



# میر انیس کا اک مرسیا



بخودا فارسے میدانے تھوڑا ثا ہر

بخاریں میدانِ تھوڑا تھا

Edited and transliterated into *Devanagri* and *Nastaliq* script  
with the addition of Hindi and Urdu glossaries and notes.

Timsal Masud



बखुदा फारसे<sup>1</sup> मैदाने तहव्वुर<sup>2</sup> था हुर<sup>3</sup>  
 एक दो लाख सवारों में बहादुर था हुर<sup>4</sup>  
 नारे<sup>5</sup> दोज़ख़<sup>6</sup> से अबूज़र<sup>7</sup> की तरह हुर<sup>8</sup> था हुर  
 गौहरे<sup>9</sup> ताजे सरे अर्श<sup>10</sup> हो वो दुर<sup>11</sup> था हुर  
 छूँछ ली राहे खुदा काम भी क्या नेक हुआ  
 पाक तीनत<sup>12</sup> थी तो अंजाम भी क्या नेक हुआ

<sup>1</sup>घुड़सवार

<sup>2</sup>हृद से बढ़ी हुई बहादुरी। ये एक बुरी सिफ़त मानी जाती है लेकिन हुर का मक्सद नेक था इसलिए ये अच्छी सिफ़त बन गई

<sup>3</sup> शाम नाम के मुल्क के बादशाह यज्जीद की फौज का एक सरदार जो एक हज़ार घुड़सवारों के साथ इमाम हुसैन को घेर कर कर्बला के मैदान में ज़बरदस्ती लाया था

<sup>4</sup> इस मिसरे को दो तरह से पढ़ा जाए तो दो मतलब निकलते हैं। दो लाख सवारों में एक बहादुर या एक दो लाख सवारों में एक बहादुर

<sup>5</sup> आग

<sup>6</sup> जहव्वुम

<sup>7</sup> हज़रत मुहम्मद के एक साथी जिन के लिए हज़रत मुहम्मद ने कहा था कि अबूज़र से ज़्यादा सच्चा कोई नहीं है

<sup>8</sup> आज़ाद

<sup>9</sup> मोती

<sup>10</sup> आसमान

<sup>11</sup> मोती

<sup>12</sup> सीरत, इंसान का मिज़ाज, किरदार

بخدا فارس<sup>1</sup> میدان<sup>2</sup> تھا خر<sup>3</sup>  
 ایک دو لاکھ سواروں میں بہادر تھا خر<sup>4</sup>  
 نار<sup>5</sup> دوزخ<sup>6</sup> سے ابوذر<sup>7</sup> کی طرح خر<sup>8</sup> تھا خر  
 گوہر<sup>9</sup> تاج سر عرش<sup>10</sup> ہو وہ در<sup>11</sup> تھا خر  
 ڈھونڈھ لی راہ خدا کام بھی کیا نیک ہوا  
 پاک طینت<sup>12</sup> تھی تو انعام بھی کیا نیک ہوا

<sup>1</sup> گھڑ سوار

<sup>2</sup> حد سے بڑھی ہوئی بہادری اور یہ ایک بڑی صفت مانی جاتی ہے، لیکن چونکہ خر کا مقصد نیک تھا اس لیے اس کی یہ صفت یہاں اچھے معنوں میں مانی جائے گی

<sup>3</sup> شام نام کے ملک کے باشاہ یزید کی فوج کا ایک سردار جو ایک ہزار گھڑ سواروں کے ساتھ امام حسین کو گھیر کر بلا کے میدان میں زبردستی لایا تھا

<sup>4</sup> اس مصريع کو دو طرح سے پڑھا جائے تو دو الگ مطلب نکلتے ہیں۔ دولاکھ سواروں میں ایک بہادر یا ایک دولاکھ سواروں میں ایک بہادر<sup>4</sup> آگ

<sup>5</sup> جہنم

<sup>7</sup> حضرت محمد کے ایک ساتھی جن کے لیے حضرت محمد نے فرمایا تھا کہ ابوذر سے زیادہ سچا کوئی نہیں ہے۔

<sup>8</sup> آزاد

<sup>9</sup> موتی

<sup>10</sup> آسمان کے سر کا تاج

<sup>11</sup> موقی

<sup>12</sup> سیرت، انسان کا مرزاں

वाह रे तालए<sup>1</sup> बेदार<sup>2</sup> ज़हे इज्जत<sup>3</sup> ओ जाह<sup>4</sup>  
 हुर पे क्या फ़ज्जे<sup>5</sup> खुदा हो गया अल्लाह अल्लाह<sup>6</sup>  
 पेशवाई<sup>7</sup> को गए आप शहे अर्श पनाह<sup>8</sup>  
 खिज्रे किस्मत<sup>9</sup> ने बता दी उसे फ़िरदौस<sup>10</sup> की राह  
 मुद्दतों<sup>11</sup> दूर रहे जो वो करीब ऐसा हो  
 बख़्त<sup>12</sup> ऐसे हों अगर हो तो नसीब ऐसा हो

<sup>1</sup> किस्मत

<sup>2</sup> जागना, खुलना

<sup>3</sup> बढ़ी हुई इज्जत

<sup>4</sup> मर्तबा

<sup>5</sup> करम, मेहरबानी

<sup>6</sup> ताज्जुब का कलमा

<sup>7</sup> किसी को लेने जाने के लिए आगे बढ़ना

<sup>8</sup> इमाम हृसैन

<sup>9</sup> हज़रत खिज्र एक पैग़म्बर थे जो रास्ता भटकने वालों को सही राह बताते थे। यहाँ खिज्र किस्मत कहने से मुराद है कि सही किस्मत का रास्ता बताने वाले

<sup>10</sup> जन्मत

<sup>11</sup> ज़मानों

<sup>12</sup> किस्मत। बख़्त और नसीब में ईहामे तनासुब है

واہ رے طاع<sup>1</sup> بیدار<sup>2</sup> زہ عزت<sup>3</sup> و جاہ<sup>4</sup>  
 حُر پہ کیا فضل<sup>5</sup> خدا ہو گیا اللہ اللہ<sup>6</sup>  
 پیشوائی<sup>7</sup> کو گئے آپ شہ عرش پناہ<sup>8</sup>  
 خضر قسمت<sup>9</sup> نے بتا دی اُسے فردوس<sup>10</sup> کی راہ  
 مدت<sup>11</sup> دور رہے جو وہ قریب ایسا ہو  
 بخت<sup>12</sup> ایسے ہوں اگر ہو تو نصیب ایسا ہو

<sup>1</sup> قسمت

<sup>2</sup> جاننا

<sup>3</sup> بڑھی ہوی عزت

<sup>4</sup> مرتبہ

<sup>5</sup> کرم، مہربانی

<sup>6</sup> تجہب کا کلمہ

<sup>7</sup> کسی کو لینے جانے کے لیے آگے بڑھنا

<sup>8</sup> امام حسین

9 حضرت خضر ایک پنیبر تھے جو بھولے اور بھٹکلے لوگوں کو راستہ بتاتے تھے اس لیے ان کو خضر راہ کہتے ہیں۔ یہاں خضر قسمت کہنے سے مراد ہے کہ اچھی قسمت کا راستہ بتانے والا

<sup>10</sup> جنت

<sup>11</sup> زمانوں

<sup>12</sup> قسمت۔ بخت اور نصیب میں ایہام تناسب

नार<sup>१</sup> से नूर<sup>२</sup> की जानिब उसे लाई तकदीर  
 अभी जर्रा था अभी हो गया खुरशिदे मुनीर<sup>३</sup>  
 शाफए<sup>४</sup> हश्र<sup>५</sup> ने खुश हो के बहल<sup>६</sup> की तकसीर<sup>७</sup>  
 तकिए ज्ञानूए<sup>८</sup> शब्दीर<sup>९</sup> मिला वक्ते अखीर  
 औज<sup>१०</sup> ओ इक्कबाल<sup>११</sup> ओ हिशम<sup>१२</sup> फौजे खुदा<sup>१३</sup> में पाया  
 जब हुआ ख़ाक<sup>१४</sup> तो घर ख़ाके शिफ़ा<sup>१५</sup> में पाया

<sup>१</sup>आग यानी जहनुम

<sup>२</sup> जन्मत

<sup>३</sup> चमकता हुआ सूरज

<sup>४</sup> गुनाह और बीमारी दूर करने वाला

<sup>५</sup> क्रयामत के बाद सारे इंसानों को एक मैदान में जमा किया जाएगा और यह बड़े हंगामे का दिन होगा। यहाँ शाफए हश्र का मतलब इमाम हुसैन हैं यानी वो हश्र की मुसीबत दूर करने वाले हैं।

<sup>६</sup> साफ़ करना

<sup>७</sup> गुनाह, बुराईयाँ

<sup>८</sup> पैर, जांघ, रान

<sup>९</sup> इमाम हुसैन

<sup>१०</sup> बलंद मर्तबा, इज़ज़त, शोहरत

<sup>११</sup> किस्मत

<sup>१२</sup> इज़ज़त

<sup>१३</sup> इमाम हुसैन की फौज

<sup>१४</sup> मरना

<sup>१५</sup> कर्बला की मिट्टी को ख़ाके शिफ़ा कहते हैं क्योंकि इस से बीमारियाँ और ख़राबियाँ दूर हो जाती हैं।

نار<sup>1</sup> سے نور<sup>2</sup> کی جانب اُسے لائی تقدیر  
 ابھی ذرہ تھا ابھی ہو گیا خورشید مسیر<sup>3</sup>  
 شافع حشر<sup>4</sup> نے خوش ہو کے بجل<sup>5</sup> کی تقصیر<sup>6</sup>  
 تکیہ زانوے<sup>7</sup> شبیر<sup>8</sup> ملا وقت اخیر  
 آوج<sup>9</sup> و اقبال<sup>10</sup> و حشم<sup>11</sup> فوج خدا<sup>12</sup> میں پایا  
 جب ہوا خاک<sup>13</sup> تو گھر خاکِ شفا<sup>14</sup> میں پایا

<sup>1</sup>اگلے یعنی جہنم

<sup>2</sup>جنت

<sup>3</sup>چمکتا ہوا سورج

<sup>4</sup>شفا کرنے وال۔ اقیامت کے بعد سارے انسانوں کو ایک میدان میں جمع کیا جائے گا اور یہ بڑے ہنگامے کا دن ہو گا۔ شافع حشر یعنی امام حسین کیونکہ وہ حشر کی مصیبت دور کرنے والے ہیں

<sup>5</sup>مٹانا، معاف کرنا

<sup>6</sup>گناہ

<sup>7</sup>پیر، جاگہ، ران

<sup>8</sup>امام حسین

<sup>9</sup>بلند مرتبہ، عزت، شہرت

<sup>10</sup>قسمت

<sup>11</sup>شہرت

<sup>12</sup>امام حسین کی فوج

<sup>13</sup>مرنا

<sup>14</sup>کربلا کی مٹی کو خاک شفا کہتے ہیں کیونکہ اس سے بیماریاں، خرابیاں دور ہو جاتی ہیں

अल्लाह अल्लाह<sup>1</sup> हर्र सफदर<sup>2</sup> ओ गाजी<sup>3</sup> का नसीब  
 जाने महबूबे इलाही<sup>4</sup> जिसे फरमाए हबीब<sup>5</sup>  
 हिज्र<sup>6</sup> में लुत्फ<sup>7</sup> मुलाकात का दूरी में करीब  
 वही काम आते हैं मुहसिन<sup>8</sup> के जो होते हैं नजीब<sup>9</sup>  
 सदक्क<sup>10</sup> हो जाए उसे इश्के बली<sup>11</sup> कहते हैं  
 उस को दुनिया में सईदे अजली<sup>12</sup> कहते हैं

<sup>1</sup> ताज्जुब का कलमा

<sup>2</sup> सिपाहियों की सफों यानी कतारों को तोड़ने वाला, बहादुर सिपाही

<sup>3</sup> बहादुर

<sup>4</sup> अल्लाह का पसंदीदा यानी हज़रत मुहम्मद और उन की जान यानी इमाम हूसैन

<sup>5</sup> दोस्त। हज़रत मुहम्मद का एक नाम

<sup>6</sup> विरह, जुदाई। जब दो लोग एक दूसरे से दूर हों

<sup>7</sup> मज़ा

<sup>8</sup> फायदा पहुँचाने वाला

<sup>9</sup> शरीफ़

<sup>10</sup> कुर्बान होना

<sup>11</sup> सच्चा इश्क

<sup>12</sup> हमेशा के लिए मुबारक

اللہ اللہ<sup>1</sup> حُر صدر<sup>2</sup> و غازی<sup>3</sup> کا نصیب  
 جانِ محبوبِ الٰی<sup>4</sup> جسے فرمائے حبیب<sup>5</sup>  
 بحر<sup>6</sup> میں لطف<sup>7</sup> ملاقات کا دوری میں قریب  
 وہی کام آتے ہیں محسن<sup>8</sup> کے جو ہوتے ہیں نجیب<sup>9</sup>  
 صدقے<sup>10</sup> ہو جائے اُسے عشق ولی<sup>11</sup> کہتے ہیں  
 اُس کو دنیا میں سعیدِ ازلی<sup>12</sup> کہتے ہیں

<sup>1</sup> تجب کا کلمہ

<sup>2</sup> سپاہیوں کی صفوں یعنی قطاروں کو توڑنے والا، بہادر سپاہی

<sup>3</sup> بہادر

<sup>4</sup> اللہ کا پندریدہ یعنی حضرت محمد اور ان کی جان یعنی امام حسین

<sup>5</sup> دوست

<sup>6</sup> جدائی۔ جب دلوگ ایک دوسرے سے دور ہوں

<sup>7</sup> مزہ

<sup>8</sup> فائدہ پہنچانے والا

<sup>9</sup> شریف النفح

<sup>10</sup> قربان ہونا

<sup>11</sup> سچا عشق

<sup>12</sup> ہمیشہ کے لیے مبارک

आया किस शान से काबे की तरफ छोड़ के दैर<sup>1</sup>  
 कोई हज़रत<sup>2</sup> का यगाना<sup>3</sup> भी न समझा उसे गैर  
 हक्क<sup>4</sup> ने लिख दी थी जो तकदीर में फिरदौस<sup>5</sup> की सैर  
 फितना<sup>6</sup> ओ शर<sup>7</sup> से बचा हो गया अंजाम बखैर  
 ज़िक्रे खैर<sup>8</sup> उस के मुवे<sup>9</sup> पर भी हुए जाते हैं  
 अमले<sup>10</sup> नेक हर इक वक्त में काम आते हैं

<sup>1</sup> बुतखाना। यहाँ दैर से मतलब गुनाह है

<sup>2</sup> इमाम हुसैन

<sup>3</sup> एक, भाई, दोस्त

<sup>4</sup> अल्लाह

<sup>5</sup> जन्मत

<sup>6</sup> बुराई

<sup>7</sup> बुराई

<sup>8</sup> तारीफ

<sup>9</sup> मौत

<sup>10</sup> काम

آیا کس شان سے کعبے کی طرف چھوڑ کے ڈیر<sup>1</sup>  
کوئی حضرت<sup>2</sup> کا یگانہ<sup>3</sup> بھی نہ سمجھا اُسے غیر  
حق<sup>4</sup> نے لکھ دی تھی جو تقدیر میں فردوس<sup>5</sup> کی سیر  
فتنہ<sup>6</sup> و شر<sup>7</sup> سے بچا ہو گیا انجام بخیر  
ذکرِ خیر<sup>8</sup> اُس کے موے<sup>9</sup> پر بھی ہوئے جاتے ہیں  
عمل<sup>10</sup> نیک ہر اک وقت میں کام آتے ہیں

<sup>1</sup> بُتْ كَدْه۔ یہاں دیر سے مطلب گناہ ہے

<sup>2</sup> امام حسین

<sup>3</sup> ایک، بھائی، دوست

<sup>4</sup> اللہ

<sup>5</sup> جنت

<sup>6</sup> برائی

<sup>7</sup> برائی

<sup>8</sup> تعریف

<sup>9</sup> موت

<sup>10</sup> کام

कुफ्र<sup>1</sup> की राह से कारेह<sup>2</sup> था जो वो नेक तरीक<sup>3</sup>  
 किस बिशाशत<sup>4</sup> से हुआ रहबरे ईमां<sup>5</sup> का रफ़ीक<sup>6</sup>  
 थे लाखों पा किसी को भी हुई ये तौफ़ीक<sup>7</sup>  
 खुल्क<sup>8</sup> तीनत<sup>9</sup> में है जिन की वही होते हैं ख़लीक<sup>10</sup>  
 औज<sup>11</sup> दींदार<sup>12</sup> को बे दीं को सज्जा पस्ती<sup>13</sup> है  
 अस्ल<sup>14</sup> जिस तेग<sup>15</sup> की अच्छी है वही कसती<sup>16</sup> है

<sup>1</sup> गैर इस्लामी काम

<sup>2</sup> कराहत करने वाला, नफरत करने वाला

<sup>3</sup> तरीके वाला

<sup>4</sup> खुशी

<sup>5</sup> ईमान की राह बताने वाला यानी इमाम हुसैन

<sup>6</sup> साथी

<sup>7</sup> अल्लाह की तरफ से होने वाली रहनुमाई

<sup>8</sup> नेकी

<sup>9</sup> सीरत, इंसान का मिजाज, किरदार

<sup>10</sup> नेक, अच्छाई करने वाला

<sup>11</sup> शोहरत

<sup>12</sup> दीन वाला

<sup>13</sup> बेइज़ती

<sup>14</sup> हकीकत

<sup>15</sup> तलवार

<sup>16</sup> तलवार की लचक। अच्छी तलवार की पहचान है कि वो लचकदार हो, झुकने में टूट न जाए

کُفر<sup>1</sup> کی راہ سے کارہ<sup>2</sup> تھا جو وہ نیک طریق<sup>3</sup>  
 کس بِشاشت<sup>4</sup> سے ہوا رہبر ایماں<sup>5</sup> کا رفیق<sup>6</sup>  
 تھے لاکھوں پہ کسی کو بھی ہوتی یہ توفیق<sup>7</sup>  
 خُلق<sup>8</sup> طینت<sup>9</sup> میں ہے جن کی وہی ہوتے ہیں خلیق<sup>10</sup>  
 آوج<sup>11</sup> دیندار<sup>12</sup> کو بے دین کو سزا پستی<sup>13</sup> ہے  
 اصل<sup>14</sup> جس تنغ<sup>15</sup> کی اچھی ہے وہی کستی<sup>16</sup> ہے

<sup>1</sup> غیر اسلامی عمل

<sup>2</sup> کراہت کرنے والا، نفرت کرنے والا

<sup>3</sup> طریقے والا

<sup>4</sup> خوشی

<sup>5</sup> ایمان کی راہ بتانے والا یعنی امام حسین

<sup>6</sup> ساتھی

<sup>7</sup> اللہ کی طرف سے ہونے والی رہنمائی

<sup>8</sup> نیکی

<sup>9</sup> سیرت، انسان کا مزاج، کردار

<sup>10</sup> اچھائی کرنے والا

<sup>11</sup> شہرت، بلندی

<sup>12</sup> دین والا

<sup>13</sup> بے عزتی

<sup>14</sup> حقیقت

<sup>15</sup> توار

<sup>16</sup> توار کی پچ کو توار کا کسنا کہتے ہیں، اچھی توار کی بیچان ہے کہ وہ چکدار ہو، جھکنے میں ٹوٹ نہ جائے

क्यों न बालीदा<sup>1</sup> हो उस का चमने<sup>2</sup> जाह<sup>3</sup> ओ जलाल<sup>4</sup>  
 जिस को सर सब्ज़<sup>5</sup> करे खुद असदउल्लाह<sup>6</sup> का लाल<sup>7</sup>  
 हो गया फातेमा<sup>8</sup> के बाग<sup>9</sup> में आते ही निहाल<sup>10</sup>  
 वो समर<sup>11</sup> पाए कि पहुँचे<sup>12</sup> न जहां दस्ते ख़्याल<sup>13</sup>  
 खिल गया गुनचए<sup>14</sup> दिल उज्ज्र<sup>15</sup> जो मंजूर हुए  
 सूरते बर्ग<sup>16</sup> खिजां<sup>17</sup> दीदाह गुनाह<sup>18</sup> दूर हुए

<sup>1</sup> खूब फलना फूलना

<sup>2</sup> बाग

<sup>3</sup> इज़ज़त

<sup>4</sup> अज़मत

<sup>5</sup> सर सब्ज़ करना मतलब तरक्की देना। हरे रंग को भी सब्ज़ कहते हैं

<sup>6</sup> अल्लाह का शेर, हज़रत अली का एक नाम

<sup>7</sup> बेटा, रंग का नाम भी लाल। सब्ज़ और लाल में ईहामे तज्जाद

<sup>8</sup> हज़रत मुहम्मद की बेटी

<sup>9</sup> खुशी से बाग़ बाग़ होना एक मुहावरा भी है

<sup>10</sup> खूश, बाग़ और निहाल में ईहाम मुनासिब

<sup>11</sup> फल, इनाम

<sup>12</sup> एक मतलब कलाई भी है

<sup>13</sup> ख़्याल का हाथ

<sup>14</sup> कली

<sup>15</sup> माफ़ी

<sup>16</sup> पेड़

<sup>17</sup> पतझड़ का मौसम

<sup>18</sup> बड़ा गुनाह

کیوں نہ بالیدہ<sup>1</sup> ہو اُس کا چمن<sup>2</sup> جاہ<sup>3</sup> و جلال<sup>4</sup>  
 جس کو سر سبز<sup>5</sup> کرے خود اسد اللہ<sup>6</sup> کا لال<sup>7</sup>  
 ہو گیا فاطمہ<sup>8</sup> کے باغ<sup>9</sup> میں آتے ہی نہال<sup>10</sup>  
 وہ شمر<sup>11</sup> پائے کہ پنچ<sup>12</sup> نہ جہاں دستِ خیال<sup>13</sup>  
 کھل گیا غنچہ<sup>14</sup> دل عذر<sup>15</sup> جو منظور ہوئے  
 صورتِ برگ<sup>16</sup> خزان<sup>17</sup> دیدہ گناہ<sup>18</sup> دور ہوئے

<sup>1</sup> خوب پھلانا پھولنا

<sup>2</sup> باغ

<sup>3</sup> عزت

<sup>4</sup> عزمت

<sup>5</sup> سر سبز کرنے یعنی ترقی دینا، ہرے رنگ کو بھی سبز کہتے ہیں

<sup>6</sup> اللہ کا شیر، حضرت علی کا ایک نام

<sup>7</sup> پٹا، رنگ کا نام بھی لال۔ سبز اور لال میں ایہا متفاہ

<sup>8</sup> حضرت محمد کی بیٹی

<sup>9</sup> خوشی سے باغ باغ ہونا ایک محاورہ بھی ہے

<sup>10</sup> خوش، باغ اور نہال میں ایہا م مناسب

<sup>11</sup> پھل

<sup>12</sup> ایک مطلب کلائی بھی ہے

<sup>13</sup> خیال کا ہاتھ

<sup>14</sup> کلی

<sup>15</sup> معانی

<sup>16</sup> پیڑی

<sup>17</sup> پتھر، خزان کا موسم

<sup>18</sup> بڑے گناہ

हुर कहाँ और कहाँ अहमदे मुरसल<sup>1</sup> का ख़लफ़<sup>2</sup>  
 बख़त<sup>3</sup> ने दैर<sup>4</sup> से पहुंचा दिया काबे<sup>5</sup> की तरफ़  
 दिल सफ़ा हो गया सीने में तो पाए ये शरफ़<sup>6</sup>  
 जबके आँखें हई हक्क बीं<sup>7</sup> तो मिला दुर्र नजफ़<sup>8</sup>  
 नेक जो अम्र<sup>9</sup> हैं दिल पर वही ठन जाते हैं  
 जब खुदा चाहे तो बिगड़े हुए बन जाते हैं

<sup>1</sup> हज़रत मुहम्मद

<sup>2</sup> नुमाईदा, हज़रत मुहम्मद का नुमाईदा यानी इमाम हुसैन

<sup>3</sup> क्रिस्मत

<sup>4</sup> बूत ख़ाना यानी गुनाह यानी जहन्नुम

<sup>5</sup> काबा यानी सवाब यानी जन्मत

<sup>6</sup> इज़ज़त, मर्तबा

<sup>7</sup> सच्चाई देखने वाली

<sup>8</sup> मोती। ईराक़ के एक शहर का नाम नजफ़ है जहाँ का सफैद मोती बहोत मशहूर है

<sup>9</sup> काम

حُر کہاں اور کہاں احمد مرسل<sup>1</sup> کا خلف<sup>2</sup>  
 بخت<sup>3</sup> نے دیر<sup>4</sup> سے پہنچا دیا کعبے<sup>5</sup> کی طرف  
 دل صفا ہو گیا سینے میں تو پائے یہ شرف<sup>6</sup>  
 جب کہ آنکھیں ہوئیں حق بیس<sup>7</sup> تو ملا ڈیر نجف<sup>8</sup>  
 نیک جو امر<sup>9</sup> ہیں دل پر وہی ٹھن جاتے ہیں  
 جب خدا چاہے تو بگڑے ہوئے بن جاتے ہیں

حضرت محمد<sup>1</sup>

<sup>2</sup> نمازندہ، حضرت محمد کا نمازندہ یعنی امام حسین

<sup>3</sup> قسمت

<sup>4</sup> بت خانہ یعنی گناہ یعنی جہنم

<sup>5</sup> کعبہ یعنی ثواب یعنی جنت

<sup>6</sup> عزت، مرتبہ

<sup>7</sup> سچائی دیکھنے والی

<sup>8</sup> موتی۔ عراق کے ایک شہر کا نام نجف ہے جہاں کاسفید موتی بہت مشہور ہے

<sup>9</sup> کام

वस्फे<sup>1</sup> हुर में है ज़बां मातिरफे<sup>2</sup> अज्जो<sup>3</sup> कुसूर<sup>4</sup>  
 आमद<sup>5</sup> आमद का बहादर की सुनो अब मज़कूर<sup>6</sup>  
 जब हुई मुस्तएदे जंग<sup>7</sup> सिपाहे मकहूर<sup>8</sup>  
 मेहरे अफलाके इमामत<sup>9</sup> ने किया रन<sup>10</sup> में जुहूर<sup>11</sup>  
 गुल<sup>12</sup> हुआ जंग को अल्लाह के प्यारे निकले  
 ए फलक<sup>13</sup> देख जर्मि पर भी सितारे निकले

<sup>1</sup> तारीफ

<sup>2</sup> एतराफ करना, कुबूल करना

<sup>3</sup> मजबूरी

<sup>4</sup> नाकिस, ग़लती करने वाली

<sup>5</sup> आना

<sup>6</sup> बस

<sup>7</sup> जंग के लिए तैयार होना

<sup>8</sup> जीतने वाली फौज, ताक़तवर फौज। यहाँ मतलब है ज़ालिम फौज

<sup>9</sup> इमामत के आसमान के सूरज यानी इमाम हुसैन

<sup>10</sup> जंग का मैदान

<sup>11</sup> ज़ाहिर होना

<sup>12</sup> शोर

<sup>13</sup> आसमान

وصف<sup>1</sup> حُر میں ہے زبان مَعْتَرِف<sup>2</sup> عَجَز<sup>3</sup> وَ قصور<sup>4</sup>  
 آمد<sup>5</sup> آمد کا بہادر کی سنو اب مذکور<sup>6</sup>  
 جب ہوئی مستعدِ جنگ<sup>7</sup> سپاہ مقهور<sup>8</sup>  
 مہرِ افلاکِ امامت<sup>9</sup> نے کیا رن<sup>10</sup> میں ظہور<sup>11</sup>  
 غل<sup>12</sup> ہوا جنگ کو اللہ کے پیارے نکلے  
 اے فلک<sup>13</sup> دیکھ زمیں پر بھی ستارے نکلے

<sup>1</sup> تعریف

<sup>2</sup> اعتراف کرنا، قبول کرنا

<sup>3</sup> مجبوری

<sup>4</sup> ناقص، غلطی کرنے والی

<sup>5</sup> آتا

<sup>6</sup> بس

<sup>7</sup> جنگ کے لیے تیار ہونا

<sup>8</sup> جیتنے والی فوج، طاقت ور فوج۔ یہاں مطلب خالم فوج

<sup>9</sup> امامت کے آسمان کے سورج یعنی امام حسین

<sup>10</sup> جنگ کامیڈان

<sup>11</sup> ظاہر ہونا

<sup>12</sup> شور

<sup>13</sup> آسمان

क्या कहूँ शाने जवानाने जुनूदे अल्लाह<sup>1</sup>  
 कोई हम तलअते खुरशीद<sup>2</sup> कोई गैरते माह<sup>3</sup>  
 बांधी शेरों ने सफे जंग<sup>4</sup> मियाने<sup>5</sup> जंगाह<sup>6</sup>  
 चमने खुल्द<sup>7</sup> से करने लग्नि हूरें भी निगाह  
 वाँ<sup>8</sup> लईनों<sup>9</sup> ने दरे<sup>10</sup> जुल्म ओ सितम खोल दिया  
 बढ़ के अब्बास<sup>11</sup> ने याँ<sup>12</sup> सञ्ज<sup>13</sup> अलम<sup>14</sup> खोल दिया

<sup>1</sup> अल्लाह कि फौजें

<sup>2</sup> सूरज की सी सूरत वाला यानी रौशन चेहरा

<sup>3</sup> जिसे देख कर चाँद को भी गैरत आ जाए, शर्मा जाए

<sup>4</sup> जंग करने के लिए फौजियों का क्रतार या लाईन बनाना

<sup>5</sup> तलवार रखने का केस। सफ़ और मयान दोनों के लिए बांधना का इस्तेमाल एक तरह की सनत है

<sup>6</sup> जंग

<sup>7</sup> जन्मत का बाग

<sup>8</sup> वहाँ

<sup>9</sup> जिन पर लानत हो यानी बुरे और ज़ालिम लोग

<sup>10</sup> दरवाज़ा

<sup>11</sup> इमाम हुसैन के छोटे भाई और फौजे हुसैनी के अलमदार। बहोत बहादुर और जंग के माहिर

<sup>12</sup> यहाँ

<sup>13</sup> हरा

<sup>14</sup> फौज का एक खास निशान, झंडा। इस्लाम का झंडा हरे रंग का होता था। कर्बला में यज़ीद की फौज के झंडे काले रंग के थे

کیا کہوں شانِ جوانانِ جنودِ اللہ<sup>1</sup>  
 کوئی ہم طاعتِ خورشید<sup>2</sup>، کوئی غیرتِ ماہ<sup>3</sup>  
 باندھی شیروں نے صفِ جنگ<sup>4</sup> میان<sup>5</sup> جنگاہ<sup>6</sup>  
 چپنِ خلد<sup>7</sup> سے کرنے لگیں حوریں بھی نگاہ  
 وال<sup>8</sup> لعینوں<sup>9</sup> نے در<sup>10</sup> ظلم و ستم کھول دیا  
 بڑھ کے عباس<sup>11</sup> نے یاں<sup>12</sup> سبز<sup>13</sup> علم<sup>14</sup> کھول دیا

<sup>1</sup> اللہ کی فوجیں

<sup>2</sup> سورج کی سی صورت والا یعنی روشن چہرہ

<sup>3</sup> جسے دیکھ کر چاند کو بھی غیرت آجائے، شرماجائے

<sup>4</sup> جنگ کرنے کے لیے فوجیوں کا قطار یا لائن بنانا، قطار باندھنا بھی کہتے ہیں

<sup>5</sup> تواریخ کھنے کا کیس۔ صف اور میان دونوں کے لیے باندھنا کا استعمال ایک طرح کی صنعت ہے

<sup>6</sup> جنگ

<sup>7</sup> جنت کا باعث

<sup>8</sup> وہاں

<sup>9</sup> جن پر لعنت ہو یعنی برے اور ظالم لوگ

<sup>10</sup> دروازہ

<sup>11</sup> امام حسین کے چھوٹے بھائی اور فوجِ حسینی کے علمدار۔ بہت بہادر اور جنگ کے ماہر

<sup>12</sup> یہاں

<sup>13</sup> ہر ا

<sup>14</sup> فوج کا ایک خاص نشان، جھنڈا۔ اسلام کا جھنڈا اہرے رنگ کا ہوتا تھا۔ کربلا میں یزید کی فوج کے جھنڈے کا لے رنگ کے تھے

हो गए सुर्ख<sup>1</sup> शजाअत<sup>2</sup> से रखें<sup>3</sup> आले नबी<sup>4</sup>  
 आई ठंडी जो हवा भूल गए तश्ना लबी<sup>5</sup>  
 रन<sup>6</sup> में कड़का<sup>7</sup> हुआ बजने लगे बाजे अराबी<sup>8</sup>  
 यक्का ताज्जों<sup>9</sup> ने किया शोरे मुबारिज़<sup>10</sup> तलाबी<sup>11</sup>  
 इक घटा<sup>12</sup> छा गई ढालों<sup>13</sup> से स्याह कारों<sup>14</sup> की  
 बर्क<sup>15</sup> हर सफ़<sup>16</sup> में चमकने लगी तलवारों की

<sup>1</sup> लाल

<sup>2</sup> बहादुरी

<sup>3</sup> चेहरा

<sup>4</sup> हज़रत मुहम्मद के ख़ानदान के लोग

<sup>5</sup> प्यास

<sup>6</sup> जंग का मैदान

<sup>7</sup> जंग शुरू करने से पहले सिपाहियों को जोश दिलाने के लिए तेज़ और कड़कदार आवाज़ में कुछ शेर या कलमात कहे जाते थे। फौज में इस काम के लिए ख़ास अफ़सर रखे जाते थे जिन को कड़कैत कहते थे

<sup>8</sup> अरब के बाजे

<sup>9</sup> अकेला दौड़ने वाला घुड़सवार, अकेला हमला करने वाला। इतनी तेज़ दौड़ने वाला घुड़सवार जिस के बराबर कोई न आ सके।

<sup>10</sup> जंग करने के लिए अपने मुकाबिल को मांगना। पुराने ज़माने में एक एक सिपाही मैदाने जंग में निकल कर लड़ने के लिए लल्कारता था जिस के जवाब में दूसरी तरफ से एक सिपाही निकल कर उस का मुकाबला करता था

<sup>11</sup> तलब करना, मांगना

<sup>12</sup> आसमान पर काले बादल छाना

<sup>13</sup> दुश्मन का वार रोकने के लिए लोहे या मोटे चमड़े की बनी हुई गोल तश्तरी

<sup>14</sup> बुरा काम करने वाले लोग यानी यज़ीद की फौज के सिपाही। घटा और स्याह में रिआयते लफ़ज़ी

<sup>15</sup> बिजली

<sup>16</sup> सिपाहियों की कतार या लाईन

ہو گئے سُرخ<sup>1</sup> شجاعت<sup>2</sup> سے رُنخ<sup>3</sup> آل نبی<sup>4</sup>  
 آئی ٹھنڈی جو ہوا بھول گئے تشنہ لبی<sup>5</sup>  
 رن<sup>6</sup> میں کڑکا<sup>7</sup> ہوا، بختے لگے باجے عربی<sup>8</sup>  
 یکہ تازوں<sup>9</sup> نے کیا شورِ مبارز<sup>10</sup> طلبی<sup>11</sup>  
 اک گھٹا<sup>12</sup> چھا گئی ڈھالوں<sup>13</sup> سے سیہ کاروں<sup>14</sup> کی  
 برق<sup>15</sup> ہر صف<sup>16</sup> میں چمکنے لگی تلواروں کی

<sup>1</sup> لال

<sup>2</sup> بہادری

<sup>3</sup> چڑھ

<sup>4</sup> حضرت محمد کے خاندان کے لوگ

<sup>5</sup> پیاس

<sup>6</sup> جنگ کامیدان

7 جنگ شروع کرنے سے پہلے سپاہیوں کو جوش دلانے کے لیے تیز اور کڑکدار آواز میں کچھ شعر یا کلمات کہتے تھے۔ فوج میں اس کام کے لیے خاص افسر رکھتے جاتے تھے جن کو کڑکیت کہتے تھے

<sup>8</sup> عرب کے باجے

9 اکیلا دوڑنے والا گھڑ سوار۔ اکیلا حملہ کرنے والا۔ اتنی تیز دوڑنے والا گھڑ سوار جس کے برابر کوئی نہ آسکے

10 جنگ کرنے کے لیے اپنے مقابل کو مانگنا۔ پرانے زمانے میں ایک ایک سپاہی میدان جنگ میں نکل کر لڑنے کے لیے لکارتا تھا جس کے جواب میں دوسری طرف سے ایک سپاہی نکل کر اس کا مقابلہ کرتا تھا

<sup>11</sup> طلب کرنا، مانگنا

<sup>12</sup> آسمان پر کالے بادل چھانا

<sup>13</sup> دشمن کاوار روکنے کے لیے لوہے یا موٹے چڑے کی بنی ہوئی گول تشری

<sup>14</sup> بر اکام کرنے والے لوگ یعنی بیزید کی فوج کے سپاہی۔ گھٹا اور سیہ میں رعایت لفظی

<sup>15</sup> بجلی

<sup>16</sup> سپاہیوں کی قطار یا لائن

बरछियां<sup>1</sup> तौल के<sup>2</sup> हर गौल<sup>3</sup> से खँखार<sup>4</sup> बढ़े  
 नैजे<sup>5</sup> हाथों में सँभाले हुए अस्वार<sup>6</sup> बढ़े  
 तीर जोड़े<sup>7</sup> हुए चिल्लों<sup>8</sup> में कमाँदार<sup>9</sup> बढ़े  
 बोले शह<sup>10</sup> याँ<sup>11</sup> से अभी कोई न ज़िन्हार<sup>12</sup> बढ़े  
 असदे हक्क<sup>13</sup> के घराने का ये दस्तूर<sup>14</sup> नहीं  
 मैं नबी जादा<sup>15</sup> हूँ सबकत<sup>16</sup> मुझे मंजूर नहीं

<sup>1</sup> एक हथियार जिस में लंबे से डंडे में तेज़ धार वाला फल लगा होता है

<sup>2</sup> लड़ने के लिए तैयार

<sup>3</sup> गिरोह

<sup>4</sup> खून के प्यासे

<sup>5</sup> एक हथियार जिस में लंबे से डंडे में तेज़ धार वाला फल लगा होता है

<sup>6</sup> घुड़सवार की जमा

<sup>7</sup> तीर को कमान के चिल्ले से मिलाने को कहते हैं

<sup>8</sup> कमान के दोनों सिरों को एक मज्जबूत डोरी या बकरी की आंत से बांधा जाता है इसे चिल्ला कहते हैं

<sup>9</sup> तीर कमान वाला

<sup>10</sup> इमाम हुसैन

<sup>11</sup> यहाँ

<sup>12</sup> बिल्कुल

<sup>13</sup> हज़रत अली का एक नाम यानी अल्लाह का शेर

<sup>14</sup> रिवाज, अंदाज

<sup>15</sup> हज़रत मुहम्मद का बेटा यानी इमाम हुसैन। हज़रत मुहम्मद प्यार से इमाम हुसैन को अपना बेटा कहते थे

<sup>16</sup> इस्लामी शरह और क्रानून के मुताबिक जंग में पहले वार नहीं कर सकते, पहले हमला नहीं कर सकते

بر جھیاں<sup>1</sup> تول کے<sup>2</sup> ہر غول<sup>3</sup> سے خونخوار<sup>4</sup> بڑھے  
 نیزے<sup>5</sup> ہاتھوں میں سنبھالے ہوئے آسوار<sup>6</sup> بڑھے  
 تیر جوڑے<sup>7</sup> ہوئے چلوں<sup>8</sup> میں کماندار<sup>9</sup> بڑھے  
 بولے شہ<sup>10</sup> یاں<sup>11</sup> سے ابھی کوئی نہ زینہار<sup>12</sup> بڑھے  
 اسدِ حق<sup>13</sup> کے گھرانے کا یہ دستور<sup>14</sup> نہیں  
 میں نبی زادہ<sup>15</sup> ہوں سبقت<sup>16</sup> مجھے منظور نہیں

<sup>1</sup> ایک ہتھیار جس میں لمبے سے ڈنڈے میں تیز دھار والا چل لگا ہوتا ہے

<sup>2</sup> لڑنے کے لیے تیار

<sup>3</sup> گروہ

<sup>4</sup> خون کے پیاسے

<sup>5</sup> ایک ہتھیار جس میں لمبے سے ڈنڈے میں تیز دھار والا چل لگا ہوتا ہے

<sup>6</sup> گھڑ سوار کی جمع

<sup>7</sup> تیر کو کمان کے چلنے سے میلانے کو کہتے ہیں

<sup>8</sup> کمان کے دونوں سرروں کو ایک مضبوط ڈوری یا بکری کی آنت سے باندھا جاتا ہے اس کو چلمہ کہتے ہیں

<sup>9</sup> تیر کمان والا

<sup>10</sup> امام حسین

<sup>11</sup> بیہاں

<sup>12</sup> بالکل

<sup>13</sup> حضرت علی کا لقب یعنی اللہ کا شیر

<sup>14</sup> روان، انداز

<sup>15</sup> حضرت محمد کا بیٹا یعنی امام حسین۔ حضرت محمد پیار سے امام حسین کو اپنایا کہتے تھے

<sup>16</sup> پہل کرنا۔ اسلامی شرح کے مطابق جگ میں پہلے وار نہیں کر سکتے، پہلے حملہ نہیں کر سکتے

ये सुख़न<sup>1</sup> कह के मुख़ातिब<sup>2</sup> हुए आदा<sup>3</sup> से इमाम<sup>4</sup>  
 अए सिपाहे<sup>5</sup> अरब ओ रुम ओ रे ओ कूफा ओ शाम<sup>6</sup>  
 तुम पा करता है हुसैन आखिरी हुज्जत को तमाम<sup>7</sup>  
 पिसरे<sup>8</sup> मुस्हफे नातिक<sup>9</sup> हूँ सुनो मेरा कलाम<sup>10</sup>  
 सुख़ने हक्क<sup>11</sup> की तरफ कानों को मसरुफ करो<sup>12</sup>  
 शोर बाजों का मुनासिब हो तो मौकूफ करो<sup>13</sup>

<sup>1</sup> बात

<sup>2</sup> किसी की तरफ तवज्जोह कर के बात कहना

<sup>3</sup> दुश्मन

<sup>4</sup> इमाम हुसैन

<sup>5</sup> फौज

<sup>6</sup> इमाम हुसैन से जंग करने के लिए शाम नाम के मुल्क के बादशाह यजीद ने कर्बला में अरब, रुम, रे, कूफा और शाम की फौजें जमा की थीं जिन की तादाद कई लाख पहुँच गई थी

<sup>7</sup> अपनी बात साफ़ साफ़ कह देना, अपना मक्सद पूरी तरह से ज़ाहिर कर देना

<sup>8</sup> बेटा

<sup>9</sup> हज़रत अली का एक नाम जिस का मतलब है बोलता हुआ कुरान, ऐसा शख्स जो कुरान के मुताबिक बोलता हो

<sup>10</sup> बात। कुरान को कलाम भी कहते हैं

<sup>11</sup> सच बात यानी अल्लाह की बात, कुरान। मुस्हफ़, कलाम, सुख़ने हक्क में रिआयते लफ़ज़ी

<sup>12</sup> ग़ौर से तवज्जोह दो

<sup>13</sup> बंद करना

یہ سخن<sup>1</sup> کہہ کے مخاطب ہوئے<sup>2</sup> اعدا<sup>3</sup> سے امام<sup>4</sup>  
 اے سپاہ<sup>5</sup> عرب و روم و رے و کوفہ و شام<sup>6</sup>  
 تم پہ کرتا ہے حسین آخری حجت کو تمام<sup>7</sup>  
 پر<sup>8</sup> مصحفِ ناطق<sup>9</sup> ہوں سنو میرا کلام<sup>10</sup>  
 سخن حق<sup>11</sup> کی طرف کانوں کو مصروف کرو<sup>12</sup>  
 شور باجوں کا مناسب ہو تو موقوف کرو<sup>13</sup>

<sup>1</sup> بات

<sup>2</sup> کسی کی طرف توجہ کر کے بات کہنا

<sup>3</sup> دشمن

<sup>4</sup> امام حسین

<sup>5</sup> فوج

6 امام حسین سے جنگ کرنے کے لیے شام نام کے ملک کے بادشاہ یزید نے کربلا میں عرب، روم، رے، کوفہ اور شام کی فوجیں جمع کی تھیں جن کی تعداد کئی لاکھ پہنچ گئی تھی

<sup>7</sup> اپنی بات صاف کہہ دینا، اپنا مقصد پوری طرح سے ظاہر کر دینا

<sup>8</sup> پیٹا

9 حضرت علی کا ایک نام جس کا مطلب ہے بولتا ہوا قرآن، ایسا شخص جو قرآن کے مطابق بولتا ہو

<sup>10</sup> بات۔ قرآن کو کلام بھی کہتے ہیں۔ مصحف، کلام، سخن حق میں رعایت لفظی

<sup>11</sup> سچی بات یعنی اللہ کی بات، قرآن

<sup>12</sup> غور سے طویل دو

<sup>13</sup> بند کرنا

ये सदा<sup>1</sup> सुनते ही खुद रुक गया करना<sup>2</sup> का ख़रोश<sup>3</sup>  
 थम गया<sup>4</sup> तब्ले वग़ा<sup>5</sup> की भी वो आवाज़ का जोश  
 हो गए जोड़ के हाथों<sup>6</sup> को जलाजल<sup>7</sup> ख़ामोश  
 क्या बजाते कि बजा<sup>8</sup> थे न किसी शख़्स के होश  
 छेड़ना<sup>9</sup> उन को सरोदों<sup>10</sup> का भी नासाज़<sup>11</sup> हुआ  
 रोबे<sup>12</sup> फ़रज़न्दे अली<sup>13</sup> सुरमै आवाज़<sup>14</sup> हुआ

<sup>1</sup> आवाज़

<sup>2</sup> फूँक कर बजाने वाला बिगुल की तरह का बाज़ा

<sup>3</sup> करना में से निकलने वाली तेज़ आवाज़

<sup>4</sup> रुक गया

<sup>5</sup> जंग में बजाने वाला झ्रम, नगाड़ा

<sup>6</sup> माफ़ि मांगने के लिए हाथ जोड़े जाते हैं

<sup>7</sup> तांबे की दो तश्तरियाँ जिन को आपस में टकरा कर बजाने से इंकार की अवाज़ निकलती है। इस को झांझ भी कहते हैं

<sup>8</sup> दुरुस्त, सही

<sup>9</sup> बजाना, परेशान करना

<sup>10</sup> एक बाज़ा जिस में कई तार होते हैं, गीत

<sup>11</sup> बुरा, बेसुरा। परेशान करना की मुनासेबत से नासाज़ बहोत अच्छा मालूम हो रहा है। किसी भी बाजे को साज़ कहते हैं। नासाज़ एक मतलब न बजने वाली चीज़

<sup>12</sup> दहशत

<sup>13</sup> हज़रत अली के बेटे यानी इमाम हुसैन

<sup>14</sup> सुरमा खाने से आवाज़ बैठ जाती है, गला ख़राब हो जाता है, आवाज़ नहीं निकलती

یہ صد <sup>1</sup> سنتے ہی خود رک گیا قرنا <sup>2</sup> کا خروش <sup>3</sup>  
 تھم گیا <sup>4</sup> طبل وغا <sup>5</sup> کی بھی وہ آواز کا جوش  
 ہو گئے جوڑ کے <sup>6</sup> ہاتھوں کو جلا جل <sup>7</sup> خاموش  
 کیا بجاتے کہ بجا <sup>8</sup> تھے نہ کسی شخص کے ہوش  
 چھپرنا <sup>9</sup> اُن کو سرودوں <sup>10</sup> کا بھی نا ساز <sup>11</sup> ہوا  
 رعِب <sup>12</sup> فرزندِ علی <sup>13</sup> سُرمه آواز <sup>14</sup> ہوا

<sup>1</sup> آواز

<sup>2</sup> پھونک کر بجانے والا بگل کی طرح کا باجا

<sup>3</sup> قرنیں سے نکلنے والی آواز

<sup>4</sup> رک گیا

<sup>5</sup> جنگ میں بجانے والا درم، نگاڑہ

<sup>6</sup> معافی مانگنے کے لیے ہاتھ جوڑے جاتے ہیں

<sup>7</sup> تانبے کی دو تشریاں جن کو آپس میں نکل کر بجانے سے جھنکار کی آواز نکلتی ہے۔ اس کو جما نجھ بھی کہتے ہیں

<sup>8</sup> درست، صحیح، ٹھیک

<sup>9</sup> بجانا، سرود کے تاروں کو چھپرتے ہیں تو ان میں سے آواز نکلتی ہے۔ چھپرنا کے ایک معنی پریشان کرنا بھی ہیں

<sup>10</sup> گیت۔ سرود ایک باجائے جس میں کئی تار ہوتے ہیں۔ باجے کو ساز بھی کہتے ہیں

<sup>11</sup> برا، بے سرا۔ پریشان کرنا کی مناسبت سے ناساز بہت اچھا معلوم ہو رہا ہے۔ کسی بھی باجے کو ساز کہتے ہیں۔ ناساز ایک مطلب نہ بخنے والی چیز

<sup>12</sup> دہشت

<sup>13</sup> حضرت علیؑ کے بیٹے یعنی امام حسین

<sup>14</sup> سرمہ کھانے سے آواز بیٹھ جاتی ہے، گلا خراب ہو جاتا ہے، آواز نہیں نکلتی

कम हुआ गुलगुलै<sup>1</sup> फौजे सितम<sup>2</sup> जब इक बार  
यूँ गुहरबार हुऐ<sup>3</sup> शह<sup>4</sup> के लबे गौहरबार<sup>5</sup>  
सफकशी<sup>6</sup> किस पा है ये अए सिपाहे नाहन्जार<sup>7</sup>  
कत्ले सादात<sup>8</sup> की लश्कर<sup>9</sup> में है ये कैसी पुकार  
वतन आवारों<sup>10</sup> पा ये कुर्कि<sup>11</sup> है क्यों पानी का  
क्या ज़माने में यही तौर<sup>12</sup> है मेहमानी का

<sup>1</sup> हंगामा

<sup>2</sup> ज़ालिम फौज

<sup>3</sup> मोती बरसना। बहोत अच्छी गुफ्तगू करना

<sup>4</sup> इमाम हुसैन

<sup>5</sup> ऐसे होंठ जिन से मोती बरसें

<sup>6</sup> फौजों में घेरना

<sup>7</sup> ज़ालिम फौज

<sup>8</sup> सैय्यद की जमा। सैय्यद के मानी सरदार हैं लेकिन आम मानी में हज़रत मुहम्मद के घरवाले

<sup>9</sup> फौज

<sup>10</sup> जो अपने घर से दूर हो

<sup>11</sup> बंद

<sup>12</sup> तरीका

کم ہوا غُلُم<sup>1</sup> فوج ستم<sup>2</sup> جب اک بار  
 یوں گھر بار ہوئے<sup>3</sup> شہ<sup>4</sup> کے لب گوہر بار<sup>5</sup>  
 صف کشی<sup>6</sup> کس پہ ہے یہ اے سپہ نا ہنجار<sup>7</sup>  
 قتل سادات<sup>8</sup> کی لشکر<sup>9</sup> میں ہے یہ کیسی پکار  
 وطن آواروں<sup>10</sup> پہ یہ قرق<sup>11</sup> ہے کیوں پانی کا  
 کیا زمانے میں یہی طور<sup>12</sup> ہے مہمانی کا

<sup>1</sup> ہنگامہ

<sup>2</sup> ظالم فوج

<sup>3</sup> موئی بر سنا۔ بہت اچھی گفتگو کرنا

<sup>4</sup> امام حسین

<sup>5</sup> ایسے ہو مٹھ جن سے موئی بر سیں

<sup>6</sup> فوجوں میں گھیرنا

<sup>7</sup> ظالم فوج

<sup>8</sup> سید کی جمع۔ سید کے معنی سردار ہیں لیکن عام معنی میں حضرت محمد کے گھروالے

<sup>9</sup> فوج

جو اپنے گھر سے دور ہو<sup>10</sup>

<sup>11</sup> بند

<sup>12</sup> طریقہ

मुझ को लड़ना नहीं मंजूर ये क्या करते हो  
 तीर जोड़े<sup>1</sup> जो हैं मुझ पर तो ख़ता<sup>2</sup> करते हो  
 क्यों नबी जादे<sup>3</sup> पा गुरबत<sup>4</sup> में जफा<sup>5</sup> करते हो  
 देखो अच्छा नहीं ये जुल्म बुरा करते हो<sup>6</sup>  
 शमए ईमां<sup>7</sup> हूँ अगर सर मिरा कट जाएगा  
 ये मुरक्का<sup>8</sup> अभी इक दम में उलट जाएगा<sup>9</sup>

<sup>1</sup> तीर का निशाना बनाना

<sup>2</sup> ग़लती करना। निशाना जब चूक जाता है तो उस को भी निशाना ख़ता होना कहते हैं। यहाँ तीर के साथ ख़ता ला कर ये मतलब निकाला है कि इमाम हुसैन को कत्ल करना ग़लत काम है। इन तीरों से इमाम हुसैन को मार कर कामयाबी नहीं होगी। ख़ता के दो मानी निकाले हैं

<sup>3</sup> हज़रत मुहम्मद के बेटे यानी इमाम हुसैन। हज़रत मुहम्मद प्यार से हुसैन को अपना बेटा कहते थे

<sup>4</sup> परेशानी

<sup>5</sup> जुल्म

<sup>6</sup> अच्छा और बुरा में ईहामे तज़ाद

<sup>7</sup> ईमान वालों में सब से अहम

<sup>8</sup> दुनिया

<sup>9</sup> बरबाद हो जाना

مجھ کو لڑنا نہیں منظور یہ کیا کرتے ہو  
 تیر جوڑے<sup>1</sup> جو بین مجھ پر تو خطا<sup>2</sup> کرتے ہو  
 کیوں نبی زادے<sup>3</sup> پہ غربت<sup>4</sup> میں جفا<sup>5</sup> کرتے ہو  
 دیکھو اچھا نہیں یہ ظلم بُرا کرتے ہو<sup>6</sup>  
 شمعِ ایماں<sup>7</sup> ہوں اگر سر مرا کٹ جائے گا  
 یہ مرقع<sup>8</sup> ابھی اک دم میں الٹ جائے گا<sup>9</sup>

<sup>1</sup> تیر کا نشانہ بنانا

<sup>2</sup> غلطی کرنا۔ نشانہ جب چوک جاتا ہے تو اس کو بھی نشانہ خطا ہونا کہتے ہیں۔ یہاں تیر کے ساتھ خطا لکر یہ مطلب نکالا ہے کہ امام حسین کو قتل کرنا

غلط کام ہے۔ ان تیروں سے امام حسین کو مار کر کامیابی نہیں ہوگی، خطا کے دو معنی نکالے ہیں

<sup>3</sup> حضرت محمد کے بیٹے یعنی امام حسین۔ حضرت محمد پیار سے حسین کو اپنایا کہتے تھے

<sup>4</sup> پریشانی

<sup>5</sup> ظلم

<sup>6</sup> اچھا اور برا میں ایہام تضاد

<sup>7</sup> ایمان والوں میں سب سے اہم

<sup>8</sup> دنیا

<sup>9</sup> بر باد ہو جانا

मैं हूँ सरदारे शबाबें<sup>1</sup> चमने खुल्दे<sup>2</sup> बरीं<sup>3</sup>  
 मैं हूँ ख़ालिक़<sup>4</sup> की क़सम दोशें<sup>5</sup> मुहम्मद का मकीं<sup>6</sup>  
 मैं हूँ अंगुश्तरे<sup>7</sup> पैग़म्बरे ख़ातम<sup>8</sup> का नगीं<sup>9</sup>  
 मुझ से रौशन है फ़लक<sup>10</sup> मुझ से मुनव्वर<sup>11</sup> है ज़र्मीं  
 अभी नज़रों से निहां<sup>12</sup> नूर जो मेरा हो जाय  
 महफिले आलमे इमकां<sup>13</sup> में अंधेरा हो जाय

<sup>1</sup> जवानी। लेकिन यहाँ जवानों के मतलब में इस्तेमाल हुआ है

<sup>2</sup> ज़न्नत

<sup>3</sup> बाग। इस मिसरे में इशारा है हज़रत मुहम्मद कि उस हडीस की तरफ़ जिस में इमाम हसन और इमाम हुसैन को ज़न्नत के जवानों का सरदार बताया गया है

<sup>4</sup> पैदा करने वाला यानी अल्लाह

<sup>5</sup> कंधा

<sup>6</sup> रहने वाला। बचपन में इमाम हुसैन हज़रत मुहम्मद के कंधों पर बैठ जाया करते थे

<sup>7</sup> अंगूठी

<sup>8</sup> आखिरी पैग़म्बर यानी हज़रत मुहम्मद

<sup>9</sup> नगीना

<sup>10</sup> आसमान

<sup>11</sup> रौशन। रौशन और मुनव्वर में ईहामे तनासुब

<sup>12</sup> छूप जाए

<sup>13</sup> कायनात

میں ہوں سردارِ شبِ<sup>1</sup> چمن خلدِ<sup>2</sup> بریں<sup>3</sup>  
 میں ہوں خلق<sup>4</sup> کی قسم دوشِ<sup>5</sup> محمد کا مکیں<sup>6</sup>  
 میں ہوں انگشتِ<sup>7</sup> پیغمبرِ خاتم<sup>8</sup> کا نگینیں<sup>9</sup>  
 مجھ سے روشن ہے فلک<sup>10</sup> مجھ سے منور<sup>11</sup> ہے زمیں  
 ابھی نظروں سے نہاں<sup>12</sup> نور جو میرا ہو جائے  
 محفلِ عالمِ امکاں<sup>13</sup> میں اندھیرا ہو جائے

<sup>1</sup> جوانی لیکن یہاں جوانوں کے مطلب میں استعمال ہوا ہے

<sup>2</sup> جنت

<sup>3</sup> باغ۔ اس مصروع میں اشارہ ہے حضرت محمد کی اس حدیث کی طرف جس میں امام حسن اور امام حسین کو جنت کے جوانوں کا سردار بتایا گیا ہے

<sup>4</sup> پیدا کرنے والا یعنی اللہ

<sup>5</sup> کندھا

<sup>6</sup> رہنے والا۔ بچپن میں امام حسین حضرت محمد کے کندھوں پر بیٹھ جایا کرتے تھے

<sup>7</sup> انگوٹھی

<sup>8</sup> آخری پیغمبر یعنی حضرت محمد

<sup>9</sup> نگینہ

<sup>10</sup> آسمان

<sup>11</sup> روشن۔ روشن اور منور میں ایہاں تناسب

<sup>12</sup> چھپ جانا

<sup>13</sup> کائنات

कुल्जुमे<sup>1</sup> इज़ज़ो<sup>2</sup> शरफ़<sup>3</sup> का दुरे शहवार<sup>4</sup> हूँ मैं  
 सब जहाँ<sup>5</sup> ज़ेरे नगीं<sup>6</sup> हो वो जहाँदार<sup>7</sup> हूँ मैं  
 आज गो मस्लेहतन<sup>8</sup> बेकस<sup>9</sup> ओ नाचार<sup>10</sup> हूँ मैं  
 विरसै<sup>11</sup> अहमदे मुख्तार<sup>12</sup> का मुख्तार<sup>13</sup> हूँ मैं  
 बखुदा<sup>14</sup> दौलते ईमां<sup>15</sup> इसी दरबार में है  
 सब बुजुर्गों का तबर्सक<sup>16</sup> मिरी सरकार<sup>17</sup> में है

<sup>1</sup> समंदर (red sea)

<sup>2</sup> इज़ज़त

<sup>3</sup> शराफ़त

<sup>4</sup> मोतियों का बादशाह

<sup>5</sup> दुनिया

<sup>6</sup> निगरानी में

<sup>7</sup> दुनिया रखने वाला यानी दुनिया का मालिक। जहाँ और जहाँदार में रिआयते लफ़ज़ी

<sup>8</sup> किसी वजह से

<sup>9</sup> मजबूर

<sup>10</sup> मजबूर

<sup>11</sup> बुजुर्गों की छोड़ी हुई चीज़ें

<sup>12</sup> हज़रत मुहम्मद

<sup>13</sup> मुनतख़्ब, नुमाईदह, जिसे चुना गया हो। मुख्तार और मुख्तार में रिआयते लफ़ज़ी

<sup>14</sup> खुदा की क़सम

<sup>15</sup> ईमान की दौलत

<sup>16</sup> निशानी। ईमाम हृसैन के पास हज़रत मुहम्मद, अमीर हम्जा, हज़रत अली, ईमाम हसन वग़ैरा की निशानियाँ थीं

<sup>17</sup> क़ब्ज़ा

قُلزِم<sup>1</sup> عز<sup>2</sup> و شرف<sup>3</sup> کا در شہوار<sup>4</sup> ہوں میں  
 سب جہاں<sup>5</sup> زیر گنگیں<sup>6</sup> ہے وہ جہاندار<sup>7</sup> ہوں میں  
 آج گو مصلحہ<sup>8</sup> پیکس<sup>9</sup> و ناچار<sup>10</sup> ہوں میں  
 ورثہ<sup>11</sup> احمد<sup>12</sup> مختار<sup>13</sup> کا مختار<sup>13</sup> ہوں میں  
 بخدا<sup>14</sup> دولت ایماں<sup>15</sup> اسی دربار میں ہے  
 سب بزرگوں کا تبرک<sup>16</sup> مری سرکار<sup>17</sup> میں ہے

<sup>1</sup> سمندر (red sea)

<sup>2</sup> عزت

<sup>3</sup> شرافت

<sup>4</sup> موتیوں کا بادشاہ

<sup>5</sup> دنیا

<sup>6</sup> گرانی میں

<sup>7</sup> دنیارکھنے والا یعنی دنیا کا مالک۔ جہاں اور جہاندار میں رعایت لفظی

<sup>8</sup> کسی وجہ سے

<sup>9</sup> مجبور

<sup>10</sup> مجبور

<sup>11</sup> بزرگوں کی چھوڑی ہوئی قیمتی چیزیں

<sup>12</sup> حضرت محمد

<sup>13</sup> منتخب، نمائندہ، جسے چنا گیا ہو۔ مختار اور مختار میں رعایت لفظی

<sup>14</sup> خدا کی قسم

<sup>15</sup> ایمان کی دولت

<sup>16</sup> نشانی۔ امام حسین کے پاس حضرت محمد، امیر حمزہ، حضرت علی، امام حسن وغیرہ کی نشانیاں تھیں

<sup>17</sup> قبضہ

ये कबा<sup>1</sup> किस की है बतलाओ ये किस की दस्तार<sup>2</sup>  
 ये जिरह<sup>3</sup> किस की है पहने हूँ जो मैं सीना फ़िगार<sup>4</sup>  
 बर<sup>5</sup> में किस का है ये चार आईनए<sup>6</sup> जौहरदार<sup>7</sup>  
 किस का रहवार<sup>8</sup> है ये आज मैं जिस पा हूँ सवार  
 किस का ये खोद<sup>9</sup> है ये तेगे दो सर<sup>10</sup> किस की है  
 किस जरी<sup>11</sup> की ये कमां<sup>12</sup> है ये सिपर<sup>13</sup> किस की है

<sup>1</sup> लबादा, गाऊन

<sup>2</sup> पगड़ी के चारों तरफ लपेटने का बहोत अच्छी किस्म का कपड़ा

<sup>3</sup> जंग में लोहे की कड़ियों के जाल से बनी हर्ड सीने पर पहनने वाली पोशाक

<sup>4</sup> ज़ख्मी

<sup>5</sup> जिस्म के ऊपर का हिस्सा

<sup>6</sup> जंग में सीने पर पहनने वाला लोहे का लिबास जिस में चारों तरफ आईने लगे होते थे और जवाहेरात भी, ये बहोत कीमती होता था। धूप में ये बहोत चमकता था।

<sup>7</sup> हीरे और जवाहेरात से सजा हुआ

<sup>8</sup> घोड़ा

<sup>9</sup> जंग में सर पर पहनने वाली लोहे की टोपी

<sup>10</sup> दो नोकों वाली वाली तलवार। यह तलवार अल आस बिन मुनाब्बिह की थी जो एक काफ़िर था। बदर की जंग में मारे जाने के बाद उस की यह तलवार हज़रत मुहम्मद के कब्जे में आई, बाद में यह तलवार यानी जुलफ़िकार हज़रत अली को तोहफ़े में मिली। फ़िकार के मतलब हैं चलती हर्ड ज़बान

<sup>11</sup> बहादुर

<sup>12</sup> कमान

<sup>13</sup> ढाल

یہ قبا<sup>1</sup> کس کی ہے بتاؤ یہ کس کی دستار<sup>2</sup>  
 یہ زرہ<sup>3</sup> کس کی ہے پہنے ہوں جو میں سینہ فگار<sup>4</sup>  
 بَر<sup>5</sup> میں کس کا ہے یہ چار آئینہ<sup>6</sup> جو ہردار<sup>7</sup>  
 کس کا رہوار<sup>8</sup> ہے یہ آج میں جس پر ہوں سوار  
 کس کا یہ خود<sup>9</sup> ہے یہ تنخ دو سر<sup>10</sup> کس کی ہے  
 کس جری<sup>11</sup> کی یہ کمال<sup>12</sup> ہے یہ سپر<sup>13</sup> کس کی ہے

<sup>1</sup>لبادہ، گاؤں

<sup>2</sup>پگڑی کے چاروں طرف لپیٹنے کا بہت اچھی قسم کا کپڑا

<sup>3</sup>جنگ میں لوہے کی کڑیوں کے جال سے بنی ہوئی سینے پر پہنے والی پوششک

<sup>4</sup>زخمی

<sup>5</sup>جسم کے اوپر کا حصہ

جنگ میں سینے پر پہنے والا لوہے کا لباس جس میں چاروں طرف آئینے لگے ہوتے تھے اور جواہرات بھی۔ یہ بہت قیمتی بھی ہوتا تھا، دھوپ میں یہ بہت چمکتا تھا

<sup>7</sup>ہیرے جواہرات سے سجا ہوا

<sup>8</sup>گھوڑا

<sup>9</sup>جنگ میں سر پر پہنے والی لوہے کی ٹوپی

<sup>10</sup>دونوں والی تلواریں۔ یہ تلوار ایسا بن منبہ کی تھی جو ایک کافر تھا۔ بدرا کی جنگ میں مارے جانے کے بعد اس کی یہ تلوار یعنی ذوالفقار حضرت علی کو تھفے میں ملی۔ نقار کے مطلب ہیں چلتی ہوئی زبان

<sup>11</sup>بہادر

<sup>12</sup>کمان

<sup>13</sup>دشمن کا وار روکنے کے لیے لوہے یا پچڑے کی گول تشری

तंग आएगा तो रुकने का नहीं फिर शब्दीर<sup>1</sup>  
 एक हमले में फ़ना<sup>2</sup> होंगे ये दो लाख शरीर<sup>3</sup>  
 चल सकेंगे न तबर<sup>4</sup> मुझ पा न तलवार न तीर  
 काट जाएगी गले सब के ये बुर्झ<sup>5</sup> शमशीर<sup>6</sup>  
 शेर हूँ लख्ते<sup>7</sup> दिले ग़ालिबे हर ग़ालिब<sup>8</sup> हूँ  
 मैं जिगर बंदे<sup>9</sup> अली इब्ने अबी तालिब<sup>10</sup> हूँ

<sup>1</sup> इमाम हुसैन

<sup>2</sup> ग़ायब

<sup>3</sup> बुरे लोग। एक और दो में रिआयते लफ़ज़ी

<sup>4</sup> कुल्हाड़ी की तरह का एक हथियार

<sup>5</sup> तेज़ धार

<sup>6</sup> तलवार

<sup>7</sup> टकड़ा

<sup>8</sup> हज़रत अली का एक नाम जिस का मतलब है हर चीज़ पर हावी हो जाने वाला

<sup>9</sup> जिगर का टकड़ा

<sup>10</sup> हज़रत अली का एक नाम

تگ آئے گا تو رکنے کا نہیں پھر شیر<sup>1</sup>  
 ایک جملے میں فنا<sup>2</sup> ہوں گے یہ دو لاکھ شریر<sup>3</sup>  
 چل سکیں گے نہ تبر<sup>4</sup> مجھ پہ نہ تلوار نہ تیر  
 کاٹ جائے گی گلے سب کے یہ بڑاں<sup>5</sup> شمشیر<sup>6</sup>  
 شیر ہوں لختِ دل<sup>7</sup> غالب ہر غالب<sup>8</sup> ہوں  
 میں جگر بند<sup>9</sup> علی ابن ابی طالب<sup>10</sup> ہوں

<sup>1</sup> امام حسین

<sup>2</sup> غائب

<sup>3</sup> بے لوگ۔ ایک اور دو میں رعایت لفظی

<sup>4</sup> کھاڑی کی طرح کا ایک ہتھیار

<sup>5</sup> تیز دھار

<sup>6</sup> تلوار

<sup>7</sup> دل کا ٹکڑا

<sup>8</sup> حضرت علی کا ایک نام جس کا مطلب ہے ہر چیز پر ہاوی ہو جانے والا

<sup>9</sup> جگر کا ٹکڑا

<sup>10</sup> حضرت علی کا ایک نام

मुझ को होता न अगर बख्शिशे<sup>1</sup> उम्मत<sup>2</sup> का ख़्याल  
 रोक लेता मुझे रस्ते में ये थी हुर<sup>3</sup> की मजाल<sup>4</sup>  
 थाम सकता था लजामे<sup>5</sup> फ़रसे<sup>6</sup> बर्क मिसाल<sup>7</sup>  
 पूछ लो देखा है उस ने मिरे शेरों का जलाल<sup>8</sup>  
 गुफ़तुगू में सिपर<sup>9</sup> उस की जो न हम हो जाते  
 हाथ इक वार<sup>10</sup> में पोहँचूँ<sup>11</sup> से कलम<sup>12</sup> हो जाते

<sup>1</sup> माफ़ि

<sup>2</sup> हज़रत मुहम्मद के मानने वाले

<sup>3</sup> इमाम हुसैन कूफे की तरफ जा रहे थे लेकिन शाम के बादशाह यज़ीद के गवर्नर उबैद उल्लाह इब्ने ज़्याद ने हुर इब्ने रिआही नाम के एक मशहूर तजुरबेकार सरदार की निगरानी में एक हज़ार घुड़सवारों का एक दस्ता इमाम हुसैन के पीछे भेजा। कूफे से दो दिन के फ़ासले पर हुर ने इमाम हुसैन को रोक लिया और ज़बरदस्ती उन को कर्बला की तरफ ले गया

<sup>4</sup> हिम्मत

<sup>5</sup> घोड़े की लगाम

<sup>6</sup> घोड़ा

<sup>7</sup> बिजली की तरह

<sup>8</sup> गुस्सा

<sup>9</sup> ढाल। सिपर होना एक मुहावरा है जिस का मतलब है दो चीज़ों के बीच में आना। हिफ़ाज़त करना

<sup>10</sup> हमला

<sup>11</sup> कलाई, हाथ और पोहँचूँ में ईहामे तनासुब

<sup>12</sup> कट जाना

مجھ کو ہوتا نہ اگر بخشش<sup>1</sup> امت<sup>2</sup> کا خیال  
 روک لیتا مجھے رستے میں یہ تھی حُر<sup>3</sup> کی مجال<sup>4</sup>  
 تمام سکتا تھا لجام<sup>5</sup> فرس<sup>6</sup> برق مثال<sup>7</sup>  
 پوچھ لو دیکھا ہے اُس نے مرے شیروں کا جلال<sup>8</sup>  
 گفتگو میں سپر<sup>9</sup> اُس کی جو نہ ہم ہو جاتے  
 ہاتھ اک وار<sup>10</sup> میں پہنچوں<sup>11</sup> سے قلم<sup>12</sup> ہو جاتے

<sup>1</sup> معانی

<sup>2</sup> حضرت محمد کے ماننے والے

امام حسین کو فے کی طرف جا رہے تھے لیکن شام کے پادشاہ یزید کے گورنر عبید اللہ ابن زیاد نے حُرا ابن رہائی نام کے ایک مشہور تجربہ کار سردار کے ساتھ ایک ہزار گھٹ سواروں کا ایک دستہ امام حسین کے پیچے بھیجا۔ کوفہ سے دو دن کے فاصلے پر حُر نے امام حسین کو روک لیا اور زبردستی ان کو کربلا کی طرف لے گیا

<sup>4</sup> ہمت

<sup>5</sup> گھوڑے کی لگام

<sup>6</sup> گھوڑا

<sup>7</sup> بجائی کی طرح

<sup>8</sup> غصہ

<sup>9</sup> ڈھال۔ سپر ہونا ایک محاورہ ہے جس کا مطلب ہے دو چیزوں کے بیچ میں آنا۔ حفاظت کرنا

<sup>10</sup> حملہ

<sup>11</sup> کلائی۔ ہاتھ اور پہنچوں میں ایہام تناسب

<sup>12</sup> کٹ جانا

गैज़<sup>1</sup> से होंठ चबाते<sup>2</sup> थे अली के दिलदार<sup>3</sup>  
 नीमचे<sup>4</sup> तौलते<sup>5</sup> थे औन ओ मुहम्मद<sup>6</sup> हर बार  
 उगली पड़ती<sup>7</sup> थी जिगर बंदे<sup>8</sup> हसन<sup>9</sup> की तलवार  
 मैं ने जब सर की क़सम<sup>10</sup> दी तो रुके वो जरार<sup>11</sup>  
 चलती तलवार<sup>12</sup> तो जंगल तहो बाला<sup>13</sup> होता  
 फिर न हुर ख़ल्क<sup>14</sup> में होता न रिसाला<sup>15</sup> होता

<sup>1</sup> गुस्सा

<sup>2</sup> होंठ चबाना एक मुहावरा है जिस का मतलब है गुस्से को ज़ब्त करना, गुस्से पर काबू पाना

<sup>3</sup> चाहने वाले

<sup>4</sup> छोटी तलवार

<sup>5</sup> हथियार तौलना एक मुहावरा है जिस का मतलब है लड़ने के लिए तैयार होना

<sup>6</sup> इमाम हुसैन की बहन जनाब ज़हरा के दो बेटे औन और मुहम्मद

<sup>7</sup> तलवार का उगलना एक मुहावरा है यानी लड़ने के लिए बेचैन होना

<sup>8</sup> जिगर का टुकड़ा

<sup>9</sup> इमाम हुसैन के बड़े भाई, जिगर बंदे हसन मतलब इमाम हुसैन के बेटे हज़रत कासिम

<sup>10</sup> सर की क़सम देना एक मुहावरा है जिस का मतलब है किसी काम के करने पर बहोत ज़ोर देना

<sup>11</sup> बहादुर, जरी की जमा

<sup>12</sup> तलवार चलना एक मुहावरा है जिस का मतलब है लड़ाई, जंग होना

<sup>13</sup> बरबाद

<sup>14</sup> दुनिया

<sup>15</sup> सिपाहियों की टुकड़ी, हुर के साथ एक हज़ार घुड़सवारों का दस्ता था

غیظ<sup>1</sup> سے ہونٹ چباتے<sup>2</sup> تھے علی کے دلدار<sup>3</sup>  
 نیمچے<sup>4</sup> تو لتے<sup>5</sup> تھے عون و محمد<sup>6</sup> ہر بار  
 اُگلی پڑتی<sup>7</sup> تھی جگر بند<sup>8</sup> حسن<sup>9</sup> کی تلوار  
 میں نے جب سر کی قسم<sup>10</sup> دی تو رکے وہ جزار<sup>11</sup>  
 چلتی تلوار<sup>12</sup> تو جنگل تھا و بالا<sup>13</sup> ہوتا  
 پھر نہ حُر خلق<sup>14</sup> میں ہوتا نہ رسالہ<sup>15</sup> ہوتا

<sup>1</sup> غصہ

<sup>2</sup> ہونٹ چانا ایک محاورہ ہے جس کا مطلب ہے غصے کو ضبط کرنا، غصے پر قابو پانا

<sup>3</sup> چاہنے والے

<sup>4</sup> چھوٹی تلوار

<sup>5</sup> ہتھیار تو لنا ایک محاورہ ہے جس کا مطلب ہے لڑنے کے لیے تیار ہونا

<sup>6</sup> امام حسین کی بہن جناب زینب کے دو بیٹے عون اور محمد

<sup>7</sup> تلوار اُگلنا ایک محاورہ ہے یعنی لڑنے کے لیے بے چین ہونا

<sup>8</sup> جگر کا نکڑا

<sup>9</sup> امام حسین کے بڑے بھائی۔ جگر بند حسن مطلب امام حسن کے بیٹے جناب قاسم

<sup>10</sup> سر کی قسم دینا ایک محاورہ ہے جس کا مطلب ہے کسی کام کے کرنے پر بہت زور دینا

<sup>11</sup> بہادر۔ جری کی جمع

<sup>12</sup> تلوار چانا ایک محاورہ ہے جس کا مطلب ہے لڑائی، جنگ ہونا

<sup>13</sup> برباد

<sup>14</sup> دنیا

<sup>15</sup> سپاہیوں کی گلزاری۔ حر کے ساتھ ایک ہزار گھر سواروں کا دستہ تھا

था ये बिफरा<sup>1</sup> हुआ अब्बास<sup>2</sup> मेरा शेरे जवां  
 सीनै हुर पा रखे देता था नैज़े<sup>3</sup> की सिनां<sup>4</sup>  
 मैं ये करता था इशार कि न अए भाई जां  
 रहम लाज़िम<sup>5</sup> है हमें हम हैं इमामे दो जहाँ<sup>6</sup>  
 कुछ तरदुद<sup>7</sup> नहीं सर तन से उतारा जाय  
 कोई बंदा न मिरे हाथ से मारा जाय

<sup>1</sup> गुस्से से बेकाबू होना

<sup>2</sup> इमाम हुसैन के छोटे भाई और हुसैनी फौज के अलमदार

<sup>3</sup> लकड़ी का लंबा डंडा जिस के एक सिरे पर नोकदार लोहे का फल लगा होता है

<sup>4</sup> किसी हथियार में लगा हुआ तेज़ धार वाला फल

<sup>5</sup> ज़ररी

<sup>6</sup> दोनों दुनियाओं का इमाम

<sup>7</sup> हिचकिचाहट

تھا یہ بھرا<sup>1</sup> ہوا عباس<sup>2</sup> مرا شیر جوں  
 سینہ حُر پہ رکھے دیتا تھا نیزے<sup>3</sup> کی سنائی<sup>4</sup>  
 میں یہ کرتا تھا اشارہ کہ نہ اے بھائی جاں  
 رحم لازم<sup>5</sup> ہے ہمیں ہم ہیں امام دو جہاں<sup>6</sup>  
 کچھ تردد<sup>7</sup> نہیں سر تن سے اتارا جائے  
 کوئی بندہ نہ مرے ہاتھ سے مارا جائے

<sup>1</sup> غصے سے بے قابو ہونا

<sup>2</sup> امام حسین کے چھوٹے بھائی اور فوج حسینی کے علمدار

<sup>3</sup> لکڑی کا لمبائیڈا جس کے ایک سرے پر نوکدار لوہے کا پھل لگا ہوتا ہے

<sup>4</sup> کسی ہتھیار میں لگا ہوا تیز دھار والا پھل

<sup>5</sup> ضروری

<sup>6</sup> دونوں دنیاؤں کا امام

<sup>7</sup> پچکچا ہٹ

गर्चि<sup>१</sup> ये अम्र<sup>२</sup> नहीं अहले सखा<sup>३</sup> के शायां<sup>४</sup>  
कि किसी शख्स को कुछ दे के करे सब पा अयां<sup>५</sup>  
पूछ लो हुर तो है मौजूद अयां रा चे बयां<sup>६</sup>  
इसी जंगल में मए<sup>७</sup> फौज था ये तश्ना दहां<sup>८</sup>  
शोर था आज चलीं जिस्म से जानें सब की  
मुँह के बाहर निकल आई थीं जबानें सब की

<sup>१</sup> हालांकि

<sup>२</sup> नुकता, बात, काम

<sup>३</sup> दिल खोल कर दूसरों की मदद करने वाला, सब को एक निगाह से देखने वाला

<sup>४</sup> शान

<sup>५</sup> ज़ाहिर करना

<sup>६</sup> फारसी कलमा जिस का मतलब है ऐसी बात कहने का क्या फायदा जो सब को मालूम हो

<sup>७</sup> साथ

<sup>८</sup> प्यासा

گرچہ<sup>1</sup> یہ امر<sup>2</sup> نہیں اہل سخا<sup>3</sup> کے شایاں<sup>4</sup>  
 کہ کسی شخص کو کچھ دے کے کرے سب پہ عیاں<sup>5</sup>  
 پوچھ لو ہر تو ہے موجود عیاں را چہ بیاں<sup>6</sup>  
 اسی جنگل میں مع<sup>7</sup> فوج تھا یہ تشنہ دہاں<sup>8</sup>  
 شور تھا آج چلیں جسم سے جانیں سب کی  
 منھ کے باہر نکل آئی تھیں زبانیں سب کی

<sup>1</sup> حالانکہ

<sup>2</sup> نکتہ، بات، کام

<sup>3</sup> دل کھول کر دوسروں کی مدد کرنے والا، سب کو ایک نگاہ سے دیکھنے والا

<sup>4</sup> شان

<sup>5</sup> ظاہر کرنا

<sup>6</sup> فارسی کلمہ جس کا مطلب ہے ایسی بات کہنے کا کیا فائدہ جو سب کو معلوم ہو

<sup>7</sup> ساتھ

<sup>8</sup> پیاسا

ज़ीस्त<sup>1</sup> हर शै<sup>2</sup> की है पानी से शजर<sup>3</sup> हो कि बशर<sup>4</sup>  
 मुझ से देखा न गया मैं तो सख्ती<sup>5</sup> का हूँ पिसर<sup>6</sup>  
 मैं ने अब्बासे दिलावर<sup>7</sup> से कहा घबरा कर  
 मश्कों<sup>8</sup> वाले हैं कहाँ ऊँट हैं पानी के किधर  
 करमे साक्तीए कौसर<sup>9</sup> को दिखा दो भाई  
 जितना पानी है वो प्यासों को पिला दो भाई

<sup>1</sup> ज़िंदगी

<sup>2</sup> चीज़

<sup>3</sup> पेड़

<sup>4</sup> आदमी

<sup>5</sup> हज़रत अली का एक नाम। एक बार हज़रत अली ने नमाज़ पढ़ने के दौरान एक फ़कीर को अपनी अंगूठी दे दी थी जिस पर खुश हो कर अल्लाह ने हज़रत अली को ये नाम दिया था

<sup>6</sup> बेटा

<sup>7</sup> दिल से प्यारा अब्बास। इमाम हुसैन के छोटे भाई और फौजे हुसैनी के अलमदार

<sup>8</sup> चमड़े का थैला जिस में पानी रखा जाता है

<sup>9</sup> हज़रत अली का एक नाम। जन्नत की एक नहर का नाम कौसर है जिस का पानी बहोत मीठा और ठंडा है। जन्नत पहुँचने वालों को हज़रत अली इस नहर से पानी पिलाएंगे। साक्ती का मतलब है पिलाने वाला।

زیست<sup>1</sup> ہر شے<sup>2</sup> کی ہے پانی سے شجر<sup>3</sup> ہو کہ بشر<sup>4</sup>  
 مجھ سے دیکھا نہ گیا میں تو سخنی<sup>5</sup> کا ہوں پسر<sup>6</sup>  
 میں نے عباس دلاور<sup>7</sup> سے کہا گھبرا کر  
 مشکوں<sup>8</sup> والے ہیں کہاں اونٹ ہیں پانی کے کدھر  
 کرم ساقی کوثر<sup>9</sup> کو دکھا دو بھائی  
 جتنا پانی ہے وہ پیاسوں کو پلا دو بھائی

<sup>1</sup> زندگی

<sup>2</sup> چیز

<sup>3</sup> پیر

<sup>4</sup> آدمی

<sup>5</sup> حضرت علی کا ایک نام۔ ایک بار حضرت علی نے نماز پڑھنے کے دوران ایک فقیر کو اپنی انگوٹھی دے دی تھی جس پر خوش ہو کر اللہ نے حضرت  
 علی کو یہ نام دیا تھا

<sup>6</sup> بیٹا

<sup>7</sup> دل سے پیارا عباس۔ امام حسین کے چھوٹے بھائی اور فوج حسینی کے علمدار

<sup>8</sup> چڑے کا تھیلا جس میں پانی رکھا جاتا ہے

<sup>9</sup> حضرت علی کا ایک نام۔ جنت کی ایک نہر کا نام کوثر ہے جس کا پانی بہت میٹھا اور ٹھنڈا ہے۔ جنت پہنچنے والوں کو حضرت علی اس نہر سے پانی پلا کیں گے۔ ساقی کا مطلب ہے پلانے والا۔

रह न जाए कोई घोड़ा कोई नाका<sup>1</sup> बे आब<sup>2</sup>  
 छागलें<sup>3</sup> जल्द मंगाओ मिरा दिल है बे ताब  
 सक्के<sup>4</sup> मश्कीज़ों<sup>5</sup> के मुहँ खोल के आ पहुँचे शिताब<sup>6</sup>  
 मुतवज्जोह हुआ<sup>7</sup> मैं खुद कि वो था कारे सवाब<sup>8</sup>  
 चैन आया न मुझे बे उन्हें आराम दिए  
 था जो इक जाम<sup>9</sup> का प्यासा उसे दो जाम दिए

<sup>1</sup> ऊँट

<sup>2</sup> प्यासा

<sup>3</sup> चमड़े का बना हुआ थैला जिस में पानी रखा जाता है

<sup>4</sup> पानी पिलाने वाले नौकर

<sup>5</sup> चमड़े का थैला जिस में पानी रखा जाता है

<sup>6</sup> जल्दी से, फौरन

<sup>7</sup> तवज्जोह करना

<sup>8</sup> सवाब का काम

<sup>9</sup> प्याला

رہ نہ جائے کوئی گھوڑا کوئی ناہ<sup>1</sup> بے آب<sup>2</sup>  
 چھاگلیں<sup>3</sup> جلد منگاؤ مرا دل ہے بے تاب  
 سقے<sup>4</sup> مشکیزوں<sup>5</sup> کے منھ کھول کے آ پھونپھے شتاب<sup>6</sup>  
 متوجہ ہوا<sup>7</sup> میں خود کہ وہ تھا کاہر ثواب<sup>8</sup>  
 چین آیا نہ مجھے بے انھیں آرام دیے  
 تھا جو اک جام<sup>9</sup> کا پیاسا اُسے دو جام دیے

<sup>1</sup> اونٹ

<sup>2</sup> پیاسا

<sup>3</sup> چڑے کا بنا ہوا تھیلا جس میں پانی رکھا جاتا ہے

<sup>4</sup> پانی پلانے والے نوکر

<sup>5</sup> چڑے کا تھیلا جس میں پانی رکھا جاتا ہے

<sup>6</sup> جلدی سے، فوراً

<sup>7</sup> توجہ کرنا

<sup>8</sup> ثواب کا کام

<sup>9</sup> پیالہ

थी यही फस्ल<sup>1</sup> यही धूप यही गर्म हवा  
 ठंडे पानी पा गिरे पड़ते थे हुर के रुफ़क़ा<sup>2</sup>  
 तश्ना कामों<sup>3</sup> का ये मजमा था कि मिलती न थी जा<sup>4</sup>  
 सक्के<sup>5</sup> भर भर के कटोरों<sup>6</sup> को ये देते थे सदा<sup>7</sup>  
 भाईयो आओ जो पानी की तलबगारी<sup>8</sup> है  
 चश्मै<sup>9</sup> फैज़े<sup>10</sup> हुसैन इब्ने अली<sup>11</sup> जारी<sup>12</sup> है

<sup>1</sup> मौसम

<sup>2</sup> साथी

<sup>3</sup> प्यासों

<sup>4</sup> जगह

<sup>5</sup> पानी पिलाने वाले नौकर

<sup>6</sup> पानी पीने का बर्टन

<sup>7</sup> आवाज़

<sup>8</sup> ख़ाहिश

<sup>9</sup> नहर

<sup>10</sup> फ़ायदा पहुँचाने वाला

<sup>11</sup> हज़रत अली का बेटा

<sup>12</sup> रवाँ है, बह रहा है। चश्मै फैज़ बहना एक मुहावरा भी है जिस का मतलब है फ़ायदा पहुँचना। इस मायनी में भी यहाँ बहुत अच्छा लग रहा है कि ऐसी गरमी में इमाम हुसैन का प्यासों को पानी पिलाना फ़ायदा पहुँचाना था, और पानी की वजह से वाकई चश्मा बह रहा था

تھی یہی فصل<sup>1</sup> یہی دھوپ یہی گرم ہوا  
 ٹھنڈے پانی پر گرے پڑتے تھے حُر کے رفقا<sup>2</sup>  
 تَشْنَه کاموں<sup>3</sup> کا یہ مجمع تھا کہ ملتی نہ تھی جا<sup>4</sup>  
 سقے<sup>5</sup> بھر بھر کے کٹوروں<sup>6</sup> کو یہ دیتے تھے صدا<sup>7</sup>  
 بھائیو آؤ جو پانی کی طلبگاری<sup>8</sup> ہے  
 چشمہ<sup>9</sup> فیض<sup>10</sup> حسین ابن علی<sup>11</sup> جاری<sup>12</sup> ہے

<sup>1</sup> موسم

<sup>2</sup> ساتھی

<sup>3</sup> پیاسوں

<sup>4</sup> جگہ

<sup>5</sup> پانی پلانے والے نوکر

<sup>6</sup> پانی پینے کا برتن

<sup>7</sup> آواز

<sup>8</sup> خواہش

<sup>9</sup> نہر

<sup>10</sup> فائدہ پہنچانے والا

<sup>11</sup> حضرت علیؓ کے بیٹے حسین

<sup>12</sup> رواں ہے، بہہ رہا ہے۔ چشمہ فیض بہنا ایک محاورہ بھی ہے جس کا مطلب ہے فائدہ پہنچنا۔ اس معنی میں بھی یہاں بہت اچھا لگ رہا ہے کہ ایسی گرمی میں امام حسین کا پیاسوں کو پانی پلانا فائدہ پہنچانا تھا، اور پانی کی وجہ سے واقعی چشمہ بہہ رہا تھا

आबे<sup>1</sup> शीरिं का जो दरिया हुआ जंगल में रवां<sup>2</sup>  
 फरस<sup>3</sup> ओ उश्तुर<sup>4</sup> ओ फ़ातिर<sup>5</sup> न रहे तश्ना दहां<sup>6</sup>  
 शुक्र करने लगी तर<sup>7</sup> हो के हर इक खुशक ज़बां<sup>8</sup>  
 पानी पी पी के दुआएं<sup>9</sup> मुझे देते थे जवां  
 शोर था इन्हे यदुल्लाह<sup>10</sup> ने जां बख्शी की  
 दीन ओ दुनिया के शहंशाह<sup>11</sup> ने जां बख्शी की

<sup>1</sup> पानी

<sup>2</sup> मीठा

<sup>3</sup> घोड़ा

<sup>4</sup> ऊँट

<sup>5</sup> ख़च्चर

<sup>6</sup> प्यासा

<sup>7</sup> नम, गीली

<sup>8</sup> सूखी ज़बान। तर और खुशक में ईहामे तज्जाद

<sup>9</sup> असली मुहावरा है पानी पी पी के कोसना यानी किसी को बहोत ज्यादा बुरा कहना लेकिन मीर अनीस ने यहाँ एक नया और बिल्कुल मुख़ालिफ़ मतलब का मुहावरा बना लिया

<sup>10</sup> हज़रत अली का एक नाम। इन मतलब बेटा यानी इमाम हुसैन

<sup>11</sup> हज़रत मुहम्मद की एक हदीस की तरफ़ इशारा जिस में उन्होंने फ़रमाया है कि हुसैन दीन और दुनिया के शहंशाह हैं

آپ<sup>1</sup> شیریں<sup>2</sup> کا جو دریا ہوا جنگل میں روائیں<sup>3</sup>  
فرس<sup>4</sup> و اشتر<sup>5</sup> و فاطر<sup>6</sup> نہ رہے تشنہ دہاں<sup>7</sup>  
شُکر کرنے لگی تر<sup>8</sup> ہو کے ہر اک خشک زبان<sup>9</sup>  
پانی پی پی کے دعائیں<sup>10</sup> مجھے دیتے تھے جو اس  
شور تھا ابن یاد اللہ<sup>11</sup> نے جاں بخشی کی  
دین و دنیا کے شہنشاہ<sup>12</sup> نے جاں بخشی کی

<sup>1</sup> پانی

<sup>2</sup> میٹھا

<sup>3</sup> بہنا

<sup>4</sup> گھوڑا

<sup>5</sup> اونٹ

<sup>6</sup> خچر

<sup>7</sup> پیاسا

<sup>8</sup> نم، گیلی

<sup>9</sup> سوکھی زبان۔ تراور خشک میں ایهام تضاد

<sup>10</sup> اصلی محاورہ ہے پانی پی کے کو سنائیعنی کسی کو بہت زیادہ برا کہنا لیکن میر انیس نے یہاں ایک نیا اور بالکل مخالف مطلب کا محاورہ بنالیا ہے

<sup>11</sup> حضرت علی کا ایک نام۔ ابن مطلب پیٹائیعنی امام حسین

<sup>12</sup> حضرت محمد کی ایک حدیث کی طرف اشارہ جس میں انھوں نے فرمایا ہے کہ حسین دین اور دنیا کے شہنشاہ ہیں

एक दिन वो था और इक दिन ये है अल्लाहु अल्लाह<sup>1</sup>  
 कि उसी तरह हमें प्यास में पानी की है चाह<sup>2</sup>  
 चश्मे<sup>3</sup> उम्मीद हो क्या सब ने फिराई है निगाह<sup>4</sup>  
 कोई इक जाम<sup>5</sup> भी भर कर हमें देता नहीं आह  
 हर मुसलमां पा नबी ज़ादे<sup>6</sup> का हक्क होता है  
 बच्चे रोते हैं तो सीना मिरा शक<sup>7</sup> होता है

<sup>1</sup> ताज्जुब का कलमा

<sup>2</sup> खूबाहिश। चाह के एक मानी पानी भी हैं। पानी और चाह में इहामे तनासुब

<sup>3</sup> आँख

<sup>4</sup> आँख। निगाह फिराना एक मुहावरा है जिस का मतलब है नज़रअंदाज करना। चश्म और निगाह में इहामे तनासुब

<sup>5</sup> प्याला

<sup>6</sup> हज़रत मुहम्मद का बेटा यानी इमाम हुसैन। हज़रत मुहम्मद प्यार से इमाम हुसैन को अपना बेटा कहते थे

<sup>7</sup> दरार पड़ना, फटना

ایک دن وہ تھا اور اک دن یہ ہے اللہ اللہ<sup>۱</sup>  
 کہ اُسی طرح ہمیں پیاس میں پانی کی ہے چاہ<sup>۲</sup>  
 چشم<sup>۳</sup> امید ہو کیا سب نے پھرائی ہے نگاہ<sup>۴</sup>  
 کوئی اک جام<sup>۵</sup> بھی بھر کر ہمیں دیتا نہیں آہ  
 ہر مسلمان پہ نبی زادے<sup>۶</sup> کا حق ہوتا ہے  
 بچے روتے ہیں تو سینہ مرا شق<sup>۷</sup> ہوتا ہے

<sup>۱</sup> تجب کا کلمہ

<sup>۲</sup> خواہش۔ چاہ کے ایک معنی پانی بھی ہیں۔ پانی اور چاہ میں ایہام تناسب

<sup>۳</sup> آنکھ

<sup>۴</sup> آنکھ۔ نگاہ پھرانا ایک محاورہ ہے جس کا مطلب ہے نظر انداز کرنا، چشم اور نگاہ میں ایہام تناسب

<sup>۵</sup> پیالہ

<sup>۶</sup> حضرت محمد کا بیٹا یعنی امام حسین۔ حضرت محمد پیر سے امام حسین کو اپنایا کہتے تھے

<sup>۷</sup> درار پڑنا، پھٹنا

कई मासूम हैं कमसिन कि मुए<sup>1</sup> जाते हैं  
 दम उखड़ता<sup>2</sup> है मिरा जब उन्हें गश<sup>3</sup> आते हैं  
 पानी पानी<sup>4</sup> जो वो कहते हैं तो शरमाते हैं  
 पास दरिया है पा इक बूंद नहीं पाते हैं  
 सच है गुरबत<sup>5</sup> की अजब शाम ओ सहर<sup>6</sup> होती है  
 तीसरा दिन है कि फ़ाकों<sup>7</sup> में बसर<sup>8</sup> होती है

<sup>1</sup> मरना

<sup>2</sup> एक मुहावरा जिस का मतलब है बहोत परेशान होना

<sup>3</sup> बेहोशी का दौरा

<sup>4</sup> पानी पानी होना एक मुहावरा है जिस का मतलब है शरमाना। यहाँ पानी पानी और शरमाना में रिआयते लफ़ज़ी

<sup>5</sup> गरीबी, परेशानी

<sup>6</sup> सुबह

<sup>7</sup> दिन भर न कुछ खाना मिले न पानी तो उसे फ़ाका कहते हैं

<sup>8</sup> गुज़रना

کئی معصوم ہیں کم سن کہ موے<sup>1</sup> جاتے ہیں  
 دم اکھڑتا<sup>2</sup> ہے مرا جب انھیں غش<sup>3</sup> آتے ہیں  
 پانی پانی<sup>4</sup> جو وہ کہتے ہیں تو شرماتے ہیں  
 پاس دریا ہے چہ اک بوند نہیں پاتے ہیں  
 سچ ہے غربت<sup>5</sup> کی عجب شام و سحر<sup>6</sup> ہوتی ہے  
 تیرا دن ہے کہ فاقوں<sup>7</sup> میں بسر<sup>8</sup> ہوتی ہے

<sup>1</sup> مرنا

<sup>2</sup> ایک محاورہ ہے جس کا مطلب ہے بہت پریشان ہونا

<sup>3</sup> یہوشی کا دورہ

پانی پانی ہونا ایک محاورہ ہے جس کا مطلب ہے شرمنا۔ یہاں پانی پانی اور شرمنا میں رعایت لفظی<sup>4</sup>

<sup>5</sup> غربتی، پریشانی

<sup>6</sup> صح

<sup>7</sup> دن بھرنہ کچھ کھانا ملے نہ پانی تو اسے فاقہ کہتے ہیں

<sup>8</sup> گذرنا

शाह<sup>1</sup> की मज़लूमी<sup>2</sup> पा गिरियां<sup>3</sup> हुई ज़ालिम की सिपाह<sup>4</sup>  
 उमरे साद<sup>5</sup> ने की मुड़ के रुखें<sup>6</sup> हुर पा निगाह  
 बोला वो<sup>7</sup> अशहदो बिल्लाह<sup>8</sup> बजा<sup>9</sup> कहते हैं शाह<sup>10</sup>  
 मुहसिन<sup>11</sup> ओ मुनइम<sup>12</sup> ओ आक़ा<sup>13</sup> है मिरा ये ज़ी जाह<sup>14</sup>  
 इन के एहसान का क्योंकर कोई मुन्किर<sup>15</sup> हो जाय  
 सुखने हक्क<sup>16</sup> में जो शक लाए वो काफ़िर<sup>17</sup> हो जाय

<sup>1</sup> इमाम हुसैन

<sup>2</sup> जुल्म सहने वाला मज़लूम और उस की हालत मज़लूमी

<sup>3</sup> रोना

<sup>4</sup> फौज

<sup>5</sup> कर्बला में जमा होने वाली यज़ीद की फौज का कमांडर और रेनाम के मुल्क का गवर्नर

<sup>6</sup> चेहरा

<sup>7</sup> यानी हुर

<sup>8</sup> अरबी कलमा जिस का मतलब है अल्लाह की कसम

<sup>9</sup> ठीक, सच

<sup>10</sup> इमाम हुसैन

<sup>11</sup> फ़ायदा पहुँचाने वाला

<sup>12</sup> फ़ायदा पहुँचाने वाला

<sup>13</sup> मालिक

<sup>14</sup> मरतबे वाला

<sup>15</sup> मुकरने वाला, न मानने वाला

<sup>16</sup> सच बात, अल्लाह की बात

<sup>17</sup> इस्लाम के बाहर

شہ<sup>۱</sup> کی مظلومی<sup>۲</sup> پر گریاں<sup>۳</sup> ہوئی ظالم کی سپاہ<sup>۴</sup>  
 عمر سعد<sup>۵</sup> نے کی مڑ کے رخ<sup>۶</sup> حُر پر نگاہ  
 بولا وہ<sup>۷</sup> اشہدُ باللہ<sup>۸</sup> بجا<sup>۹</sup> کہتے ہیں شاہ<sup>۱۰</sup>  
 محسن<sup>۱۱</sup> و مُنعم<sup>۱۲</sup> و آقا<sup>۱۳</sup> ہے مرا یہ ذی جاہ<sup>۱۴</sup>  
 ان کے احسان کا کیونکر کوئی منکر<sup>۱۵</sup> ہو جائے  
 سخنِ حق<sup>۱۶</sup> میں جو شک لائے وہ کافر<sup>۱۷</sup> ہو جائے

<sup>۱</sup> امام حسین

<sup>۲</sup> ظلم سہنے والا مظلوم اور اس کی حالت مظلومی

<sup>۳</sup> رونا

<sup>۴</sup> فوج

<sup>۵</sup> کربلا میں جمع ہونے والی یزید کی فوج کا سپہ سالار اور رے نام کے ملک کا گورنر

<sup>۶</sup> چہرہ

<sup>۷</sup> یعنی حر

<sup>۸</sup> عربی کلمہ جس کا مطلب ہے اللہ کی قسم

<sup>۹</sup> ٹھیک، سچ

<sup>۱۰</sup> امام حسین

<sup>۱۱</sup> فائدہ پہنچانے والا

<sup>۱۲</sup> فائدہ پہنچانے والا

<sup>۱۳</sup> مالک

<sup>۱۴</sup> مرتبہ والا

<sup>۱۵</sup> مکرنے والا، نہ ماننے والا

<sup>۱۶</sup> سچ بات، اللہ کی بات

<sup>۱۷</sup> اسلام کے باہر

एक मैं क्या हुँ ज़माने पा है अहसां इन का  
 अबरे<sup>1</sup> रहमत<sup>2</sup> हैं ख़ता पोश<sup>3</sup> है दामां<sup>4</sup> इन का  
 खुशक ओ तर<sup>5</sup> पर है करम<sup>6</sup> ख़ल्क<sup>7</sup> में यक्सां<sup>8</sup> इन का  
 अए खुशाहाल<sup>9</sup> जो गुरबत<sup>10</sup> में हो मेहमां इन का  
 जन्मती<sup>11</sup> है जिसे हासिल ये शरफ़<sup>12</sup> होएगा  
 जो उधर होगा खुदा उस की तरफ होएगा

<sup>1</sup> बादल

<sup>2</sup> रहम

<sup>3</sup> गुनाह छुपाने, ढांपने वाला

<sup>4</sup> दामन

<sup>5</sup> हर चीज़

<sup>6</sup> मेहरबानी

<sup>7</sup> दुनिया

<sup>8</sup> बराबर

<sup>9</sup> अच्छी हालत

<sup>10</sup> ग़रीब, परदेसी

<sup>11</sup> जन्मत में जाने वाला

<sup>12</sup> खुशकिस्मती

ایک میں کیا ہوں زمانے پہ ہے احسان ان کا  
 ابر<sup>1</sup> رحمت<sup>2</sup> ہیں خطا پوش<sup>3</sup> ہے دامن<sup>4</sup> ان کا  
 خُنک و تر<sup>5</sup> پر ہے کرم<sup>6</sup> خلق<sup>7</sup> میں یکساں<sup>8</sup> ان کا  
 اے خوش حال<sup>9</sup> جو غربت<sup>10</sup> میں ہو مہماں ان کا  
 جنتی<sup>11</sup> ہے جسے حاصل یہ شرف<sup>12</sup> ہوئے گا  
 جو اُدھر ہوگا خدا اُس کی طرف ہوئے گا

<sup>1</sup> بادل

<sup>2</sup> رحم

<sup>3</sup> گناہ کو چھپانے، ڈھانپنے والا

<sup>4</sup> دامن

<sup>5</sup> ہر چیز

<sup>6</sup> مہربانی

<sup>7</sup> دنیا

<sup>8</sup> برابر

<sup>9</sup> اچھی حالت

<sup>10</sup> غریب، پر دیکی

<sup>11</sup> جنت میں جانے والا

<sup>12</sup> نوش قسمتی

इन से कतरा कोई मांगे तो गुहर<sup>1</sup> देते हैं  
 हैं सखी<sup>2</sup> इन्हे सखी<sup>3</sup> बात पा सर देते हैं  
 पेट साएल<sup>4</sup> का ये फ़ाकों<sup>5</sup> में भी भर देते हैं  
 याँ<sup>6</sup> तो ज़र<sup>7</sup> देते हैं फिरदौस<sup>8</sup> में घर देते हैं  
 आस<sup>9</sup> मुजरिम की गुनाहगार की उम्मीद हैं ये<sup>10</sup>  
 ज़र्रा<sup>11</sup> परवर<sup>12</sup> जिन्हें कहते हैं वो खुरशीद<sup>13</sup> हैं ये

<sup>1</sup> मोती। कहते हैं समंदर में रहने वाली सीप के मुँह में जब एक बूँद पानी चला जाता है तो वो मोती बन जाता है। यहाँ कतरा और गुहर में ईहामे तनासुब

<sup>2</sup> दिल खोल कर मदद करने वाला

<sup>3</sup> हज़रत अली का एक नाम। एक बार हज़रत अली ने नमाज़ पढ़ने के दौरान एक फ़कीर को अपनी अंगूठी दे दी थी जिस पर खुश हो कर अल्लाह ने हज़रत अली को ये नाम दिया था। हज़रत अली के बेटे यानी इमाम हूसैन

<sup>4</sup> मांगने वाला, फ़कीर

<sup>5</sup> दिन भर न कुछ खाना मिले न पानी तो उसे फ़ाका कहते हैं

<sup>6</sup> यहाँ

<sup>7</sup> रूपया

<sup>8</sup> जन्मत

<sup>9</sup> उम्मीद

<sup>10</sup> आस और उम्मीद, मुजरिम और गुनाहगार में ईहामे तनासुब

<sup>11</sup> बहोत छोटा

<sup>12</sup> हिफ़ाज़त करने वाला, ज़र्रा परवर यानी छोटी से छोटी चीज़ की भी हिफ़ाज़त करने वाला

<sup>13</sup> सूरज

ان سے قطرہ کوئی مانگے تو گھر<sup>1</sup> دیتے ہیں  
 ہیں سخنی<sup>2</sup> امن سخنی<sup>3</sup> بات پہ سر دیتے ہیں  
 پیٹ سائل<sup>4</sup> کا یہ فاقوں<sup>5</sup> میں بھی بھر دیتے ہیں  
 یاں<sup>6</sup> تو زر<sup>7</sup> دیتے ہیں فردوس<sup>8</sup> میں گھر دیتے ہیں  
 آس<sup>9</sup> مجرم کی گنہگار کی امید ہیں یہ<sup>10</sup>  
 ذرہ<sup>11</sup> پرور<sup>12</sup> جنھیں کہتے ہیں وہ خورشید<sup>13</sup> ہیں یہ

موتی۔ کہتے ہیں سمندر میں رہنے والی سیپ کے منھ میں جب ایک بوند پانی چلا جاتا ہے تو وہ موتی بن جاتا ہے۔ یہاں قطرہ اور گھر یہاں رعایت لفظی<sup>1</sup>  
 دل کھول کر مدد کرنے والا<sup>2</sup>

حضرت علی کا ایک نام۔ ایک بار حضرت علی نے نماز پڑھنے کے دوران ایک نقیر کو اپنی انگوٹھی دے دی تھی جس پر خوش ہو کر اللہ نے حضرت  
 علی کو یہ نام دیا تھا۔ ابن سخنی یعنی حضرت علی کا بیٹا امام حسین  
 مانگنے والا<sup>4</sup>

5 دن بھرنہ کچھ کھانا ملے نہ پانی تو اسے فاقہ کہتے ہیں

6 یہاں

7 پیسہ

8 جنت

9 امید

10 آس اور امید، مجرم اور گنہگار میں ایہاں تناسب

11 بہت چھوٹا

12 حفاظت کرنے والا، ذرہ پر یعنی چھوٹی سے چھوٹی چیز کی بھی حفاظت کرنے والا

13 سورج

ये अभी हाथ उठा कर जो दुआ फरमाएं  
 जितने आलम<sup>1</sup> के गुनाहगार हैं बख्शो<sup>2</sup> जाएं  
 हक्क<sup>3</sup> से जिस शै<sup>4</sup> के तलबगार<sup>5</sup> हों फौरन पाएं  
 जामे<sup>6</sup> कौसर<sup>7</sup> यहीं फिरदौस<sup>8</sup> से हूरें लाएं  
 मिसले खुरशीद<sup>9</sup> है रौशन वो शरफ़<sup>10</sup> इन का है  
 ये वो बंदे हैं कि अल्लाह पा हक्क जिन का है<sup>11</sup>

<sup>1</sup> दुनिया

<sup>2</sup> माफ़ करना

<sup>3</sup> अल्लाह

<sup>4</sup> चीज़

<sup>5</sup> ख़्वाहिशमंद

<sup>6</sup> प्याला

<sup>7</sup> जन्मत की एक नहर जिस का पानी मीठा और ठंडा है

<sup>8</sup> जन्मत

<sup>9</sup> सूरज की तरह

<sup>10</sup> मरतबा

<sup>11</sup> यानी इमाम हुसैन ने अल्लाह की राह में ऐसे ऐसे काम किए हैं कि उन का फल, इनाम देना अल्लाह पर वाजिब है। हक्क के मानी अल्लाह भी होता है इसलिए अल्लाह और हक्क में इहामे तनासुब

یہ ابھی ہاتھ اٹھا کر جو دعا فرمائیں  
 جتنے عالم<sup>1</sup> کے گنگار ہیں بخشے<sup>2</sup> جائیں  
 حق<sup>3</sup> سے جس شے<sup>4</sup> کے طلبگار<sup>5</sup> ہوں فوراً پائیں  
 جام<sup>6</sup> کوثر<sup>7</sup> یہیں فردوس<sup>8</sup> سے حوریں لائیں  
 مثلِ خورشید<sup>9</sup> ہے روشن وہ شرف<sup>10</sup> ان کا ہے  
 یہ وہ بندے ہیں کہ اللہ پر حق جن کا ہے<sup>11</sup>

<sup>1</sup> دنیا

<sup>2</sup> معاف کرنا

<sup>3</sup> اللہ

<sup>4</sup> چیز

<sup>5</sup> خواہشمند

<sup>6</sup> پیالہ

<sup>7</sup> جنت کی ایک نہر جس کا پانی میٹھا اور ٹھنڈا ہے

<sup>8</sup> جنت

<sup>9</sup> سورج

<sup>10</sup> مرتبہ

<sup>11</sup> یعنی امام حسین نے اللہ کی راہ میں ایسے ایسے کام کیے ہیں کہ اُن کا صلا، پھل دینا اللہ پر واجب ہے۔ حق کے معنی اللہ بھی ہوتا ہے اس لیے اللہ اور حق میں ایہام تناسب

हुर से घबरा के ये बोला उमरे सादे<sup>1</sup> शरीर<sup>2</sup>  
 ये तो है साफ़ तरफ़दारीए<sup>3</sup> शह<sup>4</sup> की तक़रीर<sup>5</sup>  
 अपने हाकिम<sup>6</sup> का न कुछ ज़िक्र न तारीफ़े अमीर<sup>7</sup>  
 अल्लाह अल्लाह<sup>8</sup> ये औसाफ़<sup>9</sup> ये मदहे<sup>10</sup> शब्दीर  
 सुन चुका हूँ मैं कि मुज्जर<sup>11</sup> है कई रातों से  
 उल्फ़ते<sup>12</sup> शाह<sup>13</sup> टपकती है तिरी बातों से

<sup>1</sup> यज्जीद की फौज का सिपहसालार, कमांडर और रेनाम के मुल्क का गवर्नर

<sup>2</sup> बदमाश

<sup>3</sup> हिमायत

<sup>4</sup> इमाम हुसैन

<sup>5</sup> हुकूमत करने वाला यानी यज्जीद

<sup>6</sup> सरदार यानी यज्जीद

<sup>7</sup> ताज्जुब का कलमा

<sup>8</sup> तारीफ़ी कलमात, तारीफ़ की बातें

<sup>9</sup> तारीफ़

<sup>10</sup> इमाम हुसैन

<sup>11</sup> बेचैन

<sup>12</sup> मुहब्बत

<sup>13</sup> इमाम हुसैन

حُر سے گھبرا کے یہ بولا عمر سعد<sup>1</sup> شیر<sup>2</sup>  
 یہ تو ہے صاف طرفداری<sup>3</sup> شہ<sup>4</sup> کی تقریر  
 اپنے حاکم<sup>5</sup> کا نہ کچھ ذکر نہ تعریفِ امیر<sup>6</sup>  
 اللہ اللہ<sup>7</sup> یہ اوصاف<sup>8</sup> یہ مدح<sup>9</sup> شبیر<sup>10</sup>  
 سُن چکا ہوں میں کہ مُضطرب<sup>11</sup> ہے کئی راتوں سے  
 الْفَتِ<sup>12</sup> شاہ<sup>13</sup> ٹکتی ہے تری باتوں سے

<sup>1</sup> یزید کی فوج کا سپہ سالار، کمانڈر اور رے نام کے ملک کا گورنر

<sup>2</sup> بدمعاش

<sup>3</sup> حمایت

<sup>4</sup> امام حسین

<sup>5</sup> حکومت کرنے والا یعنی یزید

<sup>6</sup> سردار یعنی یزید

<sup>7</sup> تجھب کا کلمہ

<sup>8</sup> تعریفی کلمات، تعریف کی باتیں

<sup>9</sup> تعریف

<sup>10</sup> امام حسین

<sup>11</sup> بے چین

<sup>12</sup> محبت

<sup>13</sup> امام حسین

न वो आँखें न वो चितवन<sup>1</sup> न वो तेवर<sup>2</sup> न मिज्जाज  
 सीधी बातों में बिगड़ना<sup>3</sup> ये नया तौर<sup>4</sup> है आज  
 तख्त<sup>5</sup> बख्शा है मुहम्मद के नवासे<sup>6</sup> ने कि ताज  
 जिन को समझा है गनी<sup>7</sup> दिल में वो खुद हैं मुहताज<sup>8</sup>  
 कौन सा बाग<sup>9</sup> तुझे शाह<sup>10</sup> ने दिखलाया है  
 कहीं कौसर<sup>11</sup> के तो छीटों में नहीं आया है<sup>12</sup>

<sup>1</sup> देखने का अंदाज़

<sup>2</sup> माथे पर पड़ने वाले बल, मतलब अंदाज़

<sup>3</sup> सीधी बातों में बिगड़ना एक मुहावरा है जिस का मतलब है बगैर किसी वजह के गुस्सा करना

<sup>4</sup> तरीका, अंदाज़

<sup>5</sup> बादशाहत

<sup>6</sup> हज़रत मुहम्मद की बेटी हज़रत फ़ातेमा के बेटे यानी इमाम हुसैन

<sup>7</sup> जिस को किसी चीज़ की ज़रूरत न हो

<sup>8</sup> जिस को किसी चीज़ की ज़रूरत हो। गनी और मुहताज में ईहामे तज़ाद

<sup>9</sup> हरे हरे बाग़ दिखाना एक मुहावरा है जिस का मतलब है किसी को बहकाना

<sup>10</sup> इमाम हुसैन

<sup>11</sup> जन्मत की एक नहर जिस का पानी भीठा और ठंडा है

<sup>12</sup> छीटों में आना एक मुहावरा है जिस का मतलब है बहकावे में आना। ये एक आमियाना यानी घटिया मुहावरा है जिस का इस्तेमाल इमाम हुसैन के लिए नहीं किया जा सकता लेकिन चूँकि ये उमरे साद की ज़बान से कहलाया गया है इसलिए बुरा नहीं मालूम होता। इमाम हुसैन ने हुर को जन्मत देने का वादा किया था इस मुनासिबत से यहाँ कौसर के छीटों में आना इस्तेमाल किया है

نہ وہ آنکھیں نہ وہ چتوں<sup>1</sup> نہ وہ تیور<sup>2</sup> نہ مزاج  
 سیدھی باتوں میں بگڑنا<sup>3</sup> یہ نیا طور<sup>4</sup> ہے آج  
 تخت<sup>5</sup> بخشنا ہے محمد کے نواسے<sup>6</sup> نے کہ تاج  
 جن کو سمجھا ہے غنی<sup>7</sup> دل میں وہ خود ہیں محتاج<sup>8</sup>  
 کون سا باغ<sup>9</sup> تجھے شاہ<sup>10</sup> نے دکھلایا ہے  
 کہیں کوثر<sup>11</sup> کے تو چھینٹوں میں نہیں آیا ہے<sup>12</sup>

<sup>1</sup> دیکھنے کا انداز

<sup>2</sup> ماتھے پر پڑنے والے بل، مطلب انداز

<sup>3</sup> سیدھی باتوں میں بگڑنا ایک محاورہ ہے جس کا مطلب ہے بغیر کسی وجہ کے غصہ کرنا

<sup>4</sup> طریقہ، انداز

<sup>5</sup> بادشاہت

<sup>6</sup> حضرت محمد کی بیٹی حضرت فاطمہ کے بیٹے یعنی امام حسین

<sup>7</sup> جس کو کسی چیز کی ضرورت نہ ہو

<sup>8</sup> جس کو کسی چیز کی ضرورت ہو۔ غنی اور محتاج میں ایہاں تقاضا

<sup>9</sup> ہرے ہرے باغ دکھانا ایک محاورہ ہے جس کا مطلب ہے کسی کو بہکانا

<sup>10</sup> امام حسین

<sup>11</sup> جنت کی ایک نہر جس کا پانی میٹھا اور ٹھنڈا ہے

<sup>12</sup> چھینٹوں میں آنا ایک محاورہ ہے جس کا مطلب ہے بہکاوے میں آنا۔ یہ ایک عامیانہ یعنی گھٹھیا محاورہ ہے جس کا استعمال امام حسین کے لیے نہیں کیا جاسکتا لیکن چونکہ یہ عمر سعد کی زبان سے کہلایا گیا ہے اس لیے بر انہیں معلوم ہوتا۔ امام حسین نے حرکو جنت دینے کا وعدہ کیا تھا اس مناسبت سے یہاں کوثر کے چھینٹوں میں آنا استعمال کیا ہے

क्या किसी हूर का दिखला दिया हज़रत<sup>1</sup> ने जमाल<sup>2</sup>  
 मिल गया सायाए तूबा<sup>3</sup> कि जो ऐसा है निहाल<sup>4</sup>  
 कसरे<sup>5</sup> याकूत<sup>6</sup> में पहुँचा जो तिरा रंग है लाल  
 कौन से मेवए<sup>7</sup> शीरिं<sup>8</sup> पा टपकती है राल<sup>9</sup>  
 दफ़अतन<sup>10</sup> हक्के नमक<sup>11</sup> को भी फरामोश<sup>12</sup> किया  
 क्या तुझे बादै<sup>13</sup> तस्नीम<sup>14</sup> ने बेहोश किया

<sup>1</sup> इमाम हुसैन

<sup>2</sup> ख़बरूरती

<sup>3</sup> जन्मत का एक पेड़। पेड़ के साय में इंसान को सुकून मिलता है

<sup>4</sup> खुश

<sup>5</sup> महल

<sup>6</sup> लाल रंग का एक कीमती पत्थर, याकूत और लाल में ईहामे तनासुब

<sup>7</sup> फल

<sup>8</sup> मीठा

<sup>9</sup> राल टपकना एक मुहावरा है जिस का मतलब है किसी चीज़ के लिए ललचाना

<sup>10</sup> बिल्कुल ही, एकदम

<sup>11</sup> अहसान का बदला चुकाने की ज़िम्मेदारी

<sup>12</sup> भूलना

<sup>13</sup> हवा

<sup>14</sup> जन्मत का एक फव्वारा। जन्मत के इस फव्वारे की हवा में इंसान को होश आ जाएगा लेकिन चूँकि हूर अपनी फौज छोड़ कर इमाम हुसैन की तरफ जा रहा है इसलिए उमरे साद के लिए हूर को होश नहीं, बेहोश है। इमाम हुसैन को बादै तस्नीम भी समझ कर पढ़ा जा सकता है

کیا کسی حور کا دکھلا دیا حضرت<sup>1</sup> نے جمال<sup>2</sup>  
 مل گیا ساہ طوبی<sup>3</sup> کہ جو ایسا ہے نہال<sup>4</sup>  
 قصر<sup>5</sup> یاقوت<sup>6</sup> میں پہونچا جو ترا رنگ ہے لال  
 کون سے میوہ<sup>7</sup> شیریں<sup>8</sup> پہ ٹپکتی ہے رال<sup>9</sup>  
 دفتہ<sup>10</sup> حق نمک<sup>11</sup> کو بھی فراموش<sup>12</sup> کیا  
 کیا تجھے بادہ<sup>13</sup> تسنیم<sup>14</sup> نے بے ہوش کیا

<sup>1</sup> امام حسین

<sup>2</sup> خوبصورتی

<sup>3</sup> جنت کا ایک پیڑ۔ پیڑ کے سامنے میں انسان کو سکون ملتا ہے

<sup>4</sup> خوش

<sup>5</sup> محل

<sup>6</sup> لال رنگ کا ایک قیمتی پتھر۔ یاقوت اور لال میں ایهام تناسب ہے

<sup>7</sup> پھل

<sup>8</sup> میٹھا

<sup>9</sup> رال ٹپکنا ایک محاورہ ہے جس کا مطلب ہے کسی چیز کے لیے لچانا

<sup>10</sup> بالکل ہی، ایک دم

<sup>11</sup> احسان کا بدلہ چکانے کی ذمہ داری

<sup>12</sup> بھولنا

<sup>13</sup> ہوا

<sup>14</sup> جنت کا ایک قوارہ، اصل میں توجنت کے اس قوارے کی ہوا میں انسان کو ہوش آجائے گا لیکن چونکہ حرابی فوج چھوڑ کر امام حسین کی طرف جا رہا ہے اس لیے عمر سعد کے لیے حر کو ہوش نہیں ہے، بے ہوش ہے۔ امام حسین کو بادہ تسنیم سمجھ کر بھی پڑھا جا سکتا ہے

मैं जहाँदीदा<sup>1</sup> हूँ सब मुझ को खबर है तेरी  
 कुरुतुलएने मुहम्मद<sup>2</sup> पा है नज़र तेरी  
 होंठ भी खुशक<sup>3</sup> हैं और चश्म<sup>4</sup> भी तर<sup>5</sup> है तेरी  
 जिस्म ख़ाली<sup>6</sup> है इधर जान उधर है तेरी  
 राह में कुछ जो सुलूक<sup>7</sup> और नवाज़िश<sup>8</sup> की है  
 तूने फरजन्दे<sup>9</sup> यदुल्लाह<sup>10</sup> से साज़िश की है

<sup>1</sup> दुनिया देखे हुए यानी तजुर्बेकार

<sup>2</sup> हज़रत मुहम्मद की आँखों की ठंडक यानी इमाम हुसैन। ऐन के मानी आँख है। ऐन और नज़र में ईहाम तनासुब

<sup>3</sup> सूखा

<sup>4</sup> आँख

<sup>5</sup> गीला। खुशक और तर में ईहामे तज़ाद

<sup>6</sup> ख़ाली को दो मानी में इस्तेमाल किया है। ख़ाली बमानी सिर्फ और ख़ाली बमानी बगैर जान के

<sup>7</sup> मेहरबानी

<sup>8</sup> ख़ातिर

<sup>9</sup> बेटा

<sup>10</sup> हज़रत अली का नाम

میں جہاں دیدہ<sup>1</sup> ہوں سب مجھ کو خبر ہے تیری  
 قرۃ العین<sup>2</sup> محمد<sup>2</sup> پر ہے نظر تیری  
 ہونٹھ بھی خشک<sup>3</sup> ہیں اور چشم<sup>4</sup> بھی تر<sup>5</sup> ہے تیری  
 جسم خالی<sup>6</sup> ہے ادھر جان ادھر ہے تیری  
 راہ میں کچھ جو سلوک<sup>7</sup> اور نوازش<sup>8</sup> کی ہے  
 تو نے فرزند<sup>9</sup> یہاں اللہ<sup>10</sup> سے سازش کی ہے

<sup>1</sup> دنیا دیکھئے ہوئے یعنی تجربہ کار

<sup>2</sup> حضرت محمد کی آنکھوں کی ٹھنڈک یعنی امام حسین۔ عین کے معنی آنکھ۔ عین اور نظر میں ایہام تناسب

<sup>3</sup> سوکھا

<sup>4</sup> آنکھ

<sup>5</sup> گیلا۔ خشک اور ترمیں ایہام تضاد

<sup>6</sup> خالی کو دو معنی میں استعمال کیا ہے، خالی بمعنی صرف اور خالی بمعنی بغیر جان کے

<sup>7</sup> مہربانی

<sup>8</sup> خاطر

<sup>9</sup> بیٹا

<sup>10</sup> حضرت علی کا ایک نام

खैर मख्फी<sup>1</sup> न रहेगा ये कुसूर<sup>2</sup> और फुतूर<sup>3</sup>  
 लिखेंगे उहदै अख़बार<sup>4</sup> पा जो हैं मामूर<sup>5</sup>  
 हाकिमे शाम<sup>6</sup> है जाबिर<sup>7</sup> वो सज्जा देगा ज़रूर  
 गर तुझे दार पा खैंचे<sup>8</sup> तो कुछ उस से नहीं दूर  
 सब तिरी कौम<sup>9</sup> के सर तन से जुदा होएंगे  
 ज़न<sup>10</sup> ओ फरज़न्द<sup>11</sup> गिरफ्तारे बला<sup>12</sup> होएंगे

<sup>1</sup> छुपा हुआ

<sup>2</sup> ग़लती

<sup>3</sup> बेतुकापन

<sup>4</sup> फौज के साथ अख़बार यानी ख़बरें लिखने वाले भी होते थे जो रोज़ाना के हालात बादशाह को लिख कर भेजते थे

<sup>5</sup> किसी काम को करने पर नौकर

<sup>6</sup> शाम का बादशाह यानी यज़ीद

<sup>7</sup> ज़ालिम

<sup>8</sup> सूली पर चढ़ाना, सज्जा देना

<sup>9</sup> घरवाले

<sup>10</sup> बीवी

<sup>11</sup> बेटा

<sup>12</sup> मुसीबत में फ़ंसना

خیر مَنْعِنی<sup>1</sup> نہ رہے گا یہ قصور<sup>2</sup> اور فتور<sup>3</sup>  
 لکھیں گے عُمَدَہ اخبار<sup>4</sup> پہ جو ہیں مامور<sup>5</sup>  
 حاکِم شام<sup>6</sup> ہے جابر<sup>7</sup> وہ سزا دے گا ضرور  
 گر تجھے دار پہ کھنچے<sup>8</sup> تو کچھ اُس سے نہیں دور  
 سب تری قوم<sup>9</sup> کے سر تن سے جدا ہوئیں گے  
 زن<sup>10</sup> و فرزند<sup>11</sup> گرفتارِ بلا<sup>12</sup> ہوئیں گے

<sup>1</sup> چھپا ہوا

<sup>2</sup> غلطی

<sup>3</sup> بے تکاپن

<sup>4</sup> فوج کے ساتھ اخبار یعنی خبریں لکھنے والے بھی ہوتے تھے جو وزانہ کے حالات بادشاہ کو لکھ کر بھیجتے تھے

<sup>5</sup> کسی کام کو کرنے پر نوکر

<sup>6</sup> شام کا بادشاہ یعنی یزید

<sup>7</sup> ظالم

<sup>8</sup> سولی پر چڑھانا، سزا دینا

<sup>9</sup> گھروالے

<sup>10</sup> بیوی

<sup>11</sup> بیٹا

<sup>12</sup> مصیبت میں پھنسنا

नफा<sup>1</sup> उस अम्र<sup>2</sup> में क्या जिस में हो मर्दुम<sup>3</sup> का ज़रर<sup>4</sup>  
 आँखें निकलेंगी<sup>5</sup> मुहब्बत से जो देखेगा उधर  
 शजरे<sup>6</sup> कामते<sup>7</sup> सरवर<sup>8</sup> पा जो डालेगा नज़र  
 सर चढ़ेगा<sup>9</sup> तिरा बरछी<sup>10</sup> पा ये उस का है समर<sup>11</sup>  
 उल्फ़ते<sup>12</sup> ज़ुल्फ़ से भी पेंच<sup>13</sup> में तू आएगा  
 ख़ाले रुख़<sup>14</sup> देखा तो घर ख़ालसे लग जाएगा<sup>15</sup>

<sup>1</sup> फ़ायदा

<sup>2</sup> नुकता, काम

<sup>3</sup> आदमी, आँख की पुतली को भी कहते हैं

<sup>4</sup> नुक्सान

<sup>5</sup> आँखें निकलना एक मुहावरा है जिस के मानी हैं परेशान, होना। आँखें निकलना और देखना में रिआयते लफ़ज़ी आँखें और मर्दुम में ईहामे तनासुब

<sup>6</sup> पेड़

<sup>7</sup> इंसान का कद

<sup>8</sup> इमाम हुसैन

<sup>9</sup> अरब का दस्तूर था कि जंग के बाद मरने वाले दुश्मनों के सर नेज़े और बरछियों में लगा कर जीत की खुशी मनाई जाती थी

<sup>10</sup> एक हथियार जिस में लकड़ी के लंबे से डंडे पर तेज़धार वाला फल लगा होता है

<sup>11</sup> फल। शजर और समर में ईहामे तनासुब

<sup>12</sup> मुहब्बत

<sup>13</sup> परेशानी। बालों में पड़ने वाले बल को भी पेंच कहते हैं। पेंच में आना एक मुहावरा है जिस का मतलब है परेशानी में फ़ंसना। ज़ुल्फ़ और पेंच में ईहामे तनासुब। ज़ुल्फ़ों के पेंच में गिरफ़्तार होना यानी किसी से मुहब्बत होना। उल्फ़त, ज़ुल्फ़, और पेंच में रिआयते लफ़ज़ी

<sup>14</sup> चेहरे पर काले रंग का तिल, ये खूबसूरती की निशानी है

<sup>15</sup> ख़ालसे का मतलब है सरकार की तरफ से ज़मीन जायदाद का ज़ब्त हो जाना। ख़ालसे लगना एक मुहावरा है जिस का मतलब है बर्बाद हो जाना। ये भी घटिया मुहावरा है लेकिन उमरे साद के लिए ऐसी ज़बान का इस्तेमाल करना सही है। ख़ाल और ख़ालसे में रिआयते लफ़ज़ी। हुर को सरकार यानी बादशाह बर्बाद कर देगा इस मुनासिबत से ख़ालसे लगना मुहावरा ठीक है

نفع<sup>1</sup> اُس امر<sup>2</sup> میں کیا جس میں ہو مردم<sup>3</sup> کا ضرر<sup>4</sup>  
 آنکھیں نکلیں<sup>5</sup> گی محبت سے جو دیکھے گا اُدھر  
 شجر<sup>6</sup> قامت<sup>7</sup> سور<sup>8</sup> پہ جو ڈالے گا نظر  
 سر چڑھے گا<sup>9</sup> ترا برچھی<sup>10</sup> پہ یہ اُس کا ہے شر<sup>11</sup>  
 الْفَتِ<sup>12</sup> زلف سے بھی پچ<sup>13</sup> میں تو آئے گا  
 خال رُخ<sup>14</sup> دیکھا تو گھر خالصے لگ جائے گا<sup>15</sup>

<sup>1</sup> فائدہ

<sup>2</sup> نکتہ، کام

<sup>3</sup> آدمی۔ آنکھ کی پتلی کو بھی کہتے ہیں

<sup>4</sup> نقصان

آنکھیں نکنا ایک محاورہ ہے جس کے معنی ہیں پریشان، تکلیف ہونا۔ آنکھیں نکنا اور دیکھنا میں رعایت لفظی۔ آنکھیں اور مردم میں ایہام تناسب<sup>5</sup>  
<sup>6</sup> پیر

<sup>7</sup> انسان قادر

<sup>8</sup> امام حسین

<sup>9</sup> عرب کا دستور تھا کہ جنگ کے بعد مرنے والے دشمنوں کے سرنیزے اور برچھیوں میں لگا کر جیت کی خوشی منائی جاتی تھی

<sup>10</sup> ایک ہتھیار جس میں لکڑی کے لمبے سے ڈنڈے پر تیز دھار والا چھل لگا ہوتا ہے

<sup>11</sup> چھل۔ شجر اور شر میں ایہام تناسب

<sup>12</sup> محبت

<sup>13</sup> پریشانی۔ بالوں میں پڑنے والے بل کو بھی پچ کہتے ہیں۔ پچ میں آنا ایک محاورہ ہے جس کا مطلب ہے پریشانی میں پھنسنا۔ زلف اور پچ میں ایہام تناسب۔ زلفوں کے پچ میں گرفتار ہونا یعنی کسی سے محبت ہونا۔ الفت، زلف، اور پچ میں رعایت لفظی

<sup>14</sup> چہرے پر کالے رنگ کا تال، یہ خوبصورتی کی نشانی ہے

<sup>15</sup> خالصے کا مطلب ہے سر کار کی طرف سے زمین، جائیداد کا ضبط ہو جانا۔ خالصے لگنا ایک محاورہ ہے جس کا مطلب ہے بر باد ہو جاندی یہ بھی گھٹیا محاورہ ہے لیکن عمر سعد کے لیے ایسی زبان کا استعمال کرنا صحیح ہے۔ خال اور خالصے میں رعایت لفظی۔ حر کو سر کار یعنی بادشاہ بر باد کردے گا اس مناسبت سے خالصے لگنا محاورہ ٹھیک ہے

बद्रे<sup>१</sup> पेशानीए<sup>२</sup> सरवर<sup>३</sup> का जो है दिल में ख्याल  
 तो इसी माह<sup>४</sup> में नुक्सां<sup>५</sup> तेरा होवेगा कमाल<sup>६</sup>  
 सब में हो जाएगा अंगुश्तनुमा<sup>७</sup> शक्ले हिलाल<sup>८</sup>  
 तीर ओ शम्शीर<sup>९</sup> है अबरू<sup>१०</sup> की मुहब्बत का मआल<sup>११</sup>  
 इश्के रुख़सार<sup>१२</sup> में रुतबा<sup>१३</sup> तिरा घट जाएगा  
 मुँह पा कहता हूँ<sup>१४</sup> कि चेहरा अभी कट जाएगा<sup>१५</sup>

<sup>१</sup> पूरा चाँद

<sup>२</sup> माथा, चाँद सा रौशन माथा

<sup>३</sup> इमाम हुसैन

<sup>४</sup> महीना, चाँद। बदर और माह में ईहामे तनासुब

<sup>५</sup> कमी

<sup>६</sup> बहोत ज्यादा

<sup>७</sup> जिस की तरफ उंगलियाँ उठें

<sup>८</sup> चाँद की तरह। ऐसा चाँद जिस की तरफ सब लोग उंगली उठा कर इशारा करें

<sup>९</sup> तलवार

<sup>१०</sup> भवें। तलवार और भवें की शक्त एक सी होती है इस बिना पर यहाँ रियाते लफज़ी है

<sup>११</sup> नतीजा

<sup>१२</sup> गाल

<sup>१३</sup> हैसियत

<sup>१४</sup> मुँह पर कहना एक मुहावरा है जिस का मतलब है साफ़ साफ़ कहना

<sup>१५</sup> फ़ेहरिस्त में से नाम कट जाएगा। एक फ़ेहरिस्त में सिपाहियों का पूरा हुलिया लिखा जाता था इस हुलिए को चेहरा कहते थे। मुँह और चेहरा में रिआयते लफज़ी

بدر<sup>1</sup> پیشانی<sup>2</sup> سرور<sup>3</sup> کا جو ہے سر میں خیال  
 تو اسی ماہ<sup>4</sup> میں نقصان<sup>5</sup> ترا ہوئے گا کمال<sup>6</sup>  
 سب میں ہو جائے گا انگشت نما<sup>7</sup> شکلی ہلال<sup>8</sup>  
 تیر و شمشیر<sup>9</sup> ہے ابرو<sup>10</sup> کی محبت کا مال<sup>11</sup>  
 عشق رخسار<sup>12</sup> میں رتبہ<sup>13</sup> ترا گھٹ جائے گا  
 منھ پہ کہتا ہوں<sup>14</sup> کہ چہرہ ابھی کٹ جائے گا<sup>15</sup>

<sup>1</sup> پورا چاند

<sup>2</sup> ماتھا، چاند ساروشن ماتھا

<sup>3</sup> امام حسین

<sup>4</sup> مہینہ، چاند۔ بدر اور ماہ میں ایہام تناسب

<sup>5</sup> کمی

<sup>6</sup> بہت زیادہ

<sup>7</sup> جس کی طرف انگلیاں اٹھیں

<sup>8</sup> چاند کی طرح۔ ایسا چاند جس کی طرف سب لوگ انگلی اٹھا کر اشارہ کریں

<sup>9</sup> تلوار

<sup>10</sup> بھویں۔ تلوار اور بھووں کی شکل ایک سی ہوتی ہے اس بنابریہاں رعایت لفظی ہے

<sup>11</sup> نتیجہ

<sup>12</sup> گال

<sup>13</sup> حیثیت

<sup>14</sup> منھ پر کہنا ایک محاورہ ہے جس کا مطلب ہے صاف صاف کہنا

<sup>15</sup> فہرست میں سے نام کٹ جائے گا۔ ایک فہرست میں سپاہیوں کا پورا حلیہ لکھا جاتا تھا اس حلیے کو چہرہ کہتے تھے۔ منھ اور چہرہ میں رعایت لفظی

खौफ<sup>1</sup> किस बात का प्यासों से ये थर्निंग क्या  
 लब<sup>2</sup> पा हर मर्टबा बेकस<sup>3</sup> की सना<sup>4</sup> लाना क्या  
 नंग की बात<sup>5</sup> है दुश्मन की तरफ़ जाना क्या  
 हो नबी<sup>6</sup> या कि वसी<sup>7</sup> जंग में शर्मना क्या  
 अभी ले जाएं जो शब्बीर<sup>8</sup> का सर हाथ लगे<sup>9</sup>  
 खुल्द<sup>10</sup> हम इस को समझते हैं कि ज़र<sup>11</sup> हाथ लगे<sup>12</sup>

<sup>1</sup> डर

<sup>2</sup> हौंठ

<sup>3</sup> कमज़ोर

<sup>4</sup> तारीफ़

<sup>5</sup> शर्म की बात

<sup>6</sup> हज़रत मुहम्मद

<sup>7</sup> मज़रत मुहम्मद का नायब यानी इमाम हुसैन

<sup>8</sup> इमाम हुसैन

<sup>9</sup> हाथ लगना एक मुहावरा है जिस का मतलब है मिलना

<sup>10</sup> जन्मत

<sup>11</sup> ऐसा। इमाम हुसैन को कत्ल करने के लिए यज्ञीद ने उमरे साद को धमकी दी थी कि अगर उस ने ये काम न किया तो उस को रे नाम के मुल्क का गवर्नर नहीं बनाया जाएगा। उमरे साद इस बात का ज़िक्र भी करता था कि मुझे मालूम है कि इमाम हुसैन को कत्ल करना ग़लत है लेकिन मैं रे की हुकूमत नहीं छोड़ सकता

<sup>12</sup> हाथ लगना एक मुहावरा है जिस का मतलब है मिलना

خوف<sup>1</sup> کس بات کا پیاسوں سے یہ تھرّانا کیا  
 لب<sup>2</sup> پہ ہر مرتبہ بے کس<sup>3</sup> کی شنا<sup>4</sup> لانا کیا  
 ننگ کی بات<sup>5</sup> ہے دشمن کی طرف جانا کیا  
 ہو نبی<sup>6</sup> یا کہ وصی<sup>7</sup> جنگ میں شرمانا کیا  
 ابھی لے جائیں جو شبیر<sup>8</sup> کا سر ہاتھ لگے<sup>9</sup>  
 خُلد<sup>10</sup> ہم اس کو سمجھتے ہیں کہ زر<sup>11</sup> ہاتھ لگے<sup>12</sup>

<sup>1</sup> ڈر

<sup>2</sup> ہونٹ

<sup>3</sup> کمزور

<sup>4</sup> تعریف

<sup>5</sup> شرم کی بات

<sup>6</sup> حضرت محمد

<sup>7</sup> رسول کا نائب یعنی امام حسین

<sup>8</sup> امام حسین

<sup>9</sup> ہاتھ لگنا ایک محاورہ ہے جس کا مطلب ہے ملنا

<sup>10</sup> جنت

<sup>11</sup> پیسہ۔ امام حسین کو قتل کرنے کے لیے بزید نے عمر سعد کو دھمکی دی تھی کہ اگر اس نے یہ کام نہ کیا تو اس کو رے نام کے ملک کا گورنر نہیں بنایا جائے گا۔ عمر سعد اس بات کا ذکر بھی کرتا تھا کہ مجھے معلوم ہے کہ امام حسین کو قتل کرنا غلط ہے لیکن میں رے کی حکومت نہیں چھوڑ سکتا

<sup>12</sup> ہاتھ لگنا ایک محاورہ ہے جس کا مطلب ہے ملنا

हुर पुकारा कि ज़बां बंद कर ओ नाहमवार<sup>१</sup>  
 क़ाबिले लान<sup>२</sup> है तू और वो तेरा सरदार<sup>३</sup>  
 इन्हे ज़हरा<sup>४</sup> है जिगर बंदे<sup>५</sup> रसूले मुख्तार<sup>६</sup>  
 मेरा क्या मुहँ<sup>७</sup> जो करूँ मदहे<sup>८</sup> इमामे अबरार<sup>९</sup>  
 इक ज़माना सिफ्ते<sup>१०</sup> आले अबा<sup>११</sup> करता है  
 आप कुरआं में खुदा उन की सना<sup>१२</sup> करता है

<sup>१</sup> बुरा आदमी

<sup>२</sup> लानत के क़ाबिल। लानत के मानी बुरा भला कहना

<sup>३</sup> यज़ीद

<sup>४</sup> हज़रत मुहम्मद की बेटी ज़ेहरा का बेटा यानी इमाम हुसैन

<sup>५</sup> जिगर का टकड़ा

<sup>६</sup> हज़रत मुहम्मद

<sup>७</sup> ये एक कहावत है जिस का मतलब है मेरी कोई हैसियत नहीं

<sup>८</sup> तारीफ

<sup>९</sup> इमाम हुसैन

<sup>१०</sup> खूबियाँ

<sup>११</sup> आले अबा का मतलब है वो चार लोग जिन को हज़रत मुहम्मद ने आए तत्हीर के नाज़िल होने के बक्त अपने साथ एक चादर के नीचे कर लिया था और कहा था कि यही मेरे अहले बैत हैं और दुआ की थी कि ऐ खुदा तू इन को पाक कर और इन पर रहमत नाज़िल कर। ये चार लोग अली, फ़ातेमा, हसन और हुसैन हैं।

<sup>१२</sup> तारीफ

حُر پکارا کہ زبان بند کر او ناہموار<sup>1</sup>  
 قابل لعن<sup>2</sup> ہے تو اور وہ تیرا سردار<sup>3</sup>  
 ابن زہرا<sup>4</sup> ہے جگر بند<sup>5</sup> رسول مختار<sup>6</sup>  
 میرا کیا منھ<sup>7</sup> جو کروں مدح<sup>8</sup> امام ابرار<sup>9</sup>  
 اک زمانہ صفت<sup>10</sup> آل عباد<sup>11</sup> کرتا ہے  
 آپ قرآن میں خدا ان کی ثنا<sup>12</sup> کرتا ہے

<sup>1</sup> برآدمی

<sup>2</sup> لعنت کے قابل۔ لعنت کے معنی برا بھلا کہنا

<sup>3</sup> شام نام کے ملک کا بادشاہ یزید

<sup>4</sup> حضرت محمد کی بیٹی زہرا کا بیٹا عقیل امام حسین

<sup>5</sup> جگر کا ٹکڑا

<sup>6</sup> حضرت محمد

<sup>7</sup> یہ ایک کہاوت ہے جس کا مطلب ہے میری کوئی حیثیت نہیں

<sup>8</sup> تعریف

<sup>9</sup> امام حسین

<sup>10</sup> خوبی

<sup>11</sup> آل عباد کا مطلب ہے وہ چار افراد جن کو حضرت محمد نے آیہ تطہیر کے نازل ہونے کے وقت اپنے ساتھ ایک چادر کے نیچے کر لیا تھا اور کہا تھا کہ یہی میرے اہل بیت ہیں اور دعا کی تھی کہ اے خدا تو ان کو پاک کر اور ان پر رحمت نازل کر۔ یہ چار افراد علی، فاطمہ، حسن اور حسین ہیں۔

<sup>12</sup> تعریف

वस्फ<sup>१</sup> ऐसों का ज़ुबां पर कोई क्यों कर लाए  
 तीन सौ आए<sup>२</sup> हों तारीफ में जिन की आए  
 किसी इन्सां ने ये दुनिया में हैं रुतबे<sup>३</sup> पाए  
 अपना महबूब<sup>४</sup> ओ वली<sup>५</sup> जिस को खुदा फरमाए  
 उल्फते<sup>६</sup> आल<sup>७</sup> में मरिए तो खुश इक्कबाली<sup>८</sup> है  
 संग<sup>९</sup> है उन की मुहब्बत से जो दिल ख़ाली है

<sup>१</sup> खूबी

<sup>२</sup> कुरान की आयत की जमा है आया। इस मिसरे में इसी शब्द का दूसरा लफज़ भी है, ये एक सनत है

<sup>३</sup> हैसियत, मकाम

<sup>४</sup> दोस्त

<sup>५</sup> नाएब

<sup>६</sup> मुहब्बत

<sup>७</sup> यहाँ आल से मतलब है हज़रत मुहम्मद के घर वाले यानी अली, फ़ातेमा, हसन और हुसैन

<sup>८</sup> अच्छी क्रिस्मत

<sup>९</sup> पत्थर

وَصَفَ<sup>۱</sup> إِيُوسُونَ کَا زَبَانَ پَرْ کُوئیٰ کیوں کر لائے  
 تین سو آئے<sup>۲</sup> ہوں تعریف میں جن کی آئے  
 کسی انساں نے یہ دنیا میں ہیں رتبے<sup>۳</sup> پائے  
 اپنا محبوب<sup>۴</sup> و ولی<sup>۵</sup> جس کو خدا فرمائے  
 الْفَتِ<sup>۶</sup> آل<sup>۷</sup> میں مریے تو خوش اقبالی<sup>۸</sup> ہے  
 سنگ<sup>۹</sup> ہے اُن کی محبت سے جو دل خالی ہے

<sup>۱</sup> خوبی

<sup>۲</sup> قرآن کی آیت کی جمع ہے آیہ، اس مصروع میں اسی شکل کا دوسرا الفاظ بھی ہے۔ یہ ایک سمعت ہے

<sup>۳</sup> حیثیت، مقام

<sup>۴</sup> دوست

<sup>۵</sup> نائب

<sup>۶</sup> محبت

<sup>۷</sup> یہاں آل سے مطلب ہے حضرت محمد کی آل یعنی علی، فاطمہ، حسن اور حسین

<sup>۸</sup> اچھی قسم

<sup>۹</sup> پتھر

अस्लफों<sup>१</sup> से है मुहब्बत तुझे ओ सिफला मिजाज<sup>२</sup>  
 ख़ाके पा<sup>३</sup> उस की हूँ मैं है जो सरे अर्श<sup>४</sup> का ताज  
 जिस को कांधे पा मुहम्मद के मिली है मेराज<sup>५</sup>  
 मेरे आङ्का<sup>६</sup> सा सख़ी<sup>७</sup> कौन है कौनैन<sup>८</sup> में आज  
 क्यों तिरे सामने मुकरूं कि नहीं बख़शा है  
 हाँ मुझे शाह<sup>९</sup> ने फ़िरदौसे बरी<sup>१०</sup> बख़शा है

<sup>१</sup> घटिया

<sup>२</sup> घटिया मिजाज वाला

<sup>३</sup> पैरों की धूल

<sup>४</sup> आसमान का सर

<sup>५</sup> अल्लाह ने हज़रत मुहम्मद को अपने पास बुलाया था जिस को मेराज कहते हैं, इस का एक मतलब बलंदी भी है। इमाम हुसैन अपने बचपन में हज़रत मुहम्मद के कंधों पर सवार हुआ करते थे यानी उन को भी मेराज मिली थी

<sup>६</sup> मालिक

<sup>७</sup> दिल खोल कर मदद करने वाला

<sup>८</sup> दोनों दुनियाएं। कौन और कौनैन में रियाते लफ़ज़ी

<sup>९</sup> इमाम हुसैन

<sup>१०</sup> जन्मत का बाग

آسَلَفُوں<sup>1</sup> سے ہے محبت تجھے او سِغْلَه مزاج<sup>2</sup>  
 خاک پا<sup>3</sup> اُس کی ہوں میں ہے جو سرِ عرش<sup>4</sup> کا تاج  
 جس کو کاندھے پے محمد<sup>5</sup> کے لمبی ہے معراج<sup>5</sup>  
 میرے آقا<sup>6</sup> سا سخنی<sup>7</sup> کون ہے کونین<sup>8</sup> میں آج  
 کیوں ترے سامنے مکروں کہ نہیں بخشنا ہے  
 ہاں مجھے شاہ<sup>9</sup> نے فردوسِ بریں<sup>10</sup> بخشنا ہے

<sup>1</sup> گھٹیا، تیج

<sup>2</sup> گھٹیا مزاج والا

<sup>3</sup> پیروں کی دھول

<sup>4</sup> آسمان کا سر

<sup>5</sup> اللہ نے حضرت محمد کو اپنے پاس بلا یا تھا جس کو معراج کہتے ہیں۔ اس کا ایک مطلب بلندی بھی ہے۔ امام حسین اپنے بچپن میں حضرت محمد کے کندھوں پر سوار ہوا کرتے تھے یعنی ان کو بھی معراج لمبی تھی

<sup>6</sup> مالک

<sup>7</sup> دل کھول کر مدد کرنے والا

<sup>8</sup> دونوں دنیائیں۔ کون اور کونین میں رعایت لفظی

<sup>9</sup> امام حسین

<sup>10</sup> جنت کا باغ

बाग् जो मुझ को दिखाया<sup>१</sup> उसे क्या जाने तू  
 राहते रुह<sup>२</sup> है जिस बाग् के हर फूल की बू  
 मुझ को अल्लाह ने बख़्शी हैं वो हूरें खुश रु<sup>३</sup>  
 कि जिन्हें तेरे फरिश्तों ने न देखा<sup>४</sup> हो कभू<sup>५</sup>  
 नाम कौसर<sup>६</sup> का न ले तू मुझे जोश आता है  
 इन्हीं छीटों से तो बेहोश को होश आता है

<sup>१</sup>हरे बाग् दिखाना मुहावरा है जिस का मतलब है मुस्तकबिल के लिए अच्छी अच्छी बातें बताना और बहकाना लेकिन चूँकि इमाम हुसैन ने मुस्तकबिल के लिए सच बातें बताई हैं इसलिए ये मुहावरा बुरे मानी में नहीं है और इमाम हुसैन ने हर को वाकई जन्मत का बाग् देने का वादा किया था। बाग् दिखाना में रिआयते लफ़ज़ी

<sup>२</sup> सुकून

<sup>३</sup> खूबसूरत

<sup>४</sup> फरिश्तों ने नहीं देखा एक मुहावरा है जिस का मतलब है बहुत ही अनोखी और नायाब चीज़

<sup>५</sup> कभी

<sup>६</sup> जन्मत की एक नहर जिस का पानी मीठा और ठंडा है

باغ جو مجھ کو دکھایا<sup>1</sup> اُسے کیا جانے تو  
 راحتِ روح<sup>2</sup> ہے جس باغ کے ہر پھول کی بو  
 مجھ کو اللہ نے بخشی ہیں وہ حوریں خوش رو<sup>3</sup>  
 کہ جنہیں تیرے فرشتوں نے نہ دیکھا<sup>4</sup> ہو کبھو<sup>5</sup>  
 نام کوثر<sup>6</sup> کا نہ لے تو مجھے جوش آتا ہے  
 انھیں چھینٹوں سے تو بے ہوش کو ہوش آتا ہے

<sup>1</sup> باغ دکھانا محاورہ ہے جس کا مطلب ہے مستقبل کے لیے اچھی اچھی بتیں اور بہ کانا لیکن چونکہ امام حسین نے سچ بتائی ہیں اس لیے یہ محاورہ برے معنی میں نہیں ہے اور امام حسین نے حرکو واقعی جنت کا باغ دینے کا وعدہ کیا تھا۔ باغ دکھانا میں رعایت لفظی

<sup>2</sup> سکون

<sup>3</sup> خوبصورت

<sup>4</sup> فرشتوں نے نہیں دیکھایا فرشتوں کو بھی نہیں معلوم یہ محاورہ ہے جس کا مطلب ہے بہت ہی انوکھی اور نایاب چیز

<sup>5</sup> کبھی

<sup>6</sup> جنت کی ایک نہر جس کا پانی میٹھا اور ٹھنڈا ہے

इज्जते दीं<sup>1</sup> शरफे<sup>2</sup> कौनो मकां<sup>3</sup> हैं शब्दीर<sup>4</sup>  
 जाने जहरा<sup>5</sup> हैं मुहम्मद की जबां हैं शब्दीर  
 संग<sup>6</sup> पानी हो वो एजाज़ बयां<sup>7</sup> हैं शब्दीर  
 जान क्यों हो न उधर जाने जहाँ हैं शब्दीर  
 मेहरबां हों तो अभी उक्दा कुशाई<sup>8</sup> होवे  
 वो न बख्खें<sup>9</sup> तो खुदा तक न रसाई<sup>10</sup> होवे

<sup>1</sup> दीन की इज्जत

<sup>2</sup> मर्तबा

<sup>3</sup> दुनिया

<sup>4</sup> इमाम हुसैन

<sup>5</sup> हज़रत मुहम्मद की बेटी जनाबे जहरा की जान यानी इमाम हुसैन

<sup>6</sup> पत्थर

<sup>7</sup> ज़बान में इतनी ताकत है कि पत्थर पानी हो जाए

<sup>8</sup> परेशानी दूर होना

<sup>9</sup> माफ़ करना

<sup>10</sup> पहुँच

عزتِ دین<sup>1</sup> شرف<sup>2</sup> کون و مکاں<sup>3</sup> ہیں شبیر<sup>4</sup>  
 جانِ زہرا<sup>5</sup> ہیں محمد کی زبان ہیں شبیر  
 سنگ<sup>6</sup> پانی ہو وہ اعجاز بیان<sup>7</sup> ہیں شبیر  
 جان کیوں ہو نہ اُدھر جانِ جہاں ہیں شبیر  
 مہرباں ہوں تو ابھی عقدہ کشائی<sup>8</sup> ہووے  
 وہ نہ بخشیں<sup>9</sup> تو خدا تک نہ رسائی<sup>10</sup> ہووے

<sup>1</sup> دین کی عزت

<sup>2</sup> مرتبہ

<sup>3</sup> دنیا

<sup>4</sup> امام حسین

<sup>5</sup> حضرت محمد کی بیٹی زہرا کی جان یعنی امام حسین

<sup>6</sup> پتھر

<sup>7</sup> زبان میں اتنی طاقت ہے کہ پتھر پانی ہو جائے

<sup>8</sup> پریشانی دور ہونا

<sup>9</sup> معاف کرنا

<sup>10</sup> پہنچ

क्या मैं और क्या वो रियासत मिरी क्या मेरे अयाल<sup>1</sup>  
 जब कि आफत में फंसे<sup>2</sup> अहमदे मुख्तार<sup>3</sup> की आल<sup>4</sup>  
 वाँ<sup>5</sup> की इमलाक ओ ज़राअत<sup>6</sup> का हो क्या मुझ को ख़्याल  
 याँ<sup>7</sup> हुई जाती है सादात<sup>8</sup> की खेती पामाल<sup>9</sup>  
 घर का अब ध्यान न बच्चों का अलम<sup>10</sup> है मुझ को  
 ख़ाना<sup>11</sup> बर्बादीए शब्बीर<sup>12</sup> का ग़म है मुझ को

<sup>1</sup> घरवाले

<sup>2</sup> आफत में फंसना एक मुहावरा है जिस का मतलब है परेशानी में घिरना

<sup>3</sup> हज़रत मुहम्मद

<sup>4</sup> अवलाद

<sup>5</sup> वहाँ

<sup>6</sup> दुन्यावी रूपया यानी यज्ञीद की तरफ से मिलने वाला इनाम

<sup>7</sup> यहाँ

<sup>8</sup> सैय्यद की जमा। सैय्यद के मानी हैं हज़रत मुहम्मद के घर वाले

<sup>9</sup> खेती पामाल होना एक मुहावरा है जिस का मतलब है बर्बाद होना

<sup>10</sup> ग़म

<sup>11</sup> घर

<sup>12</sup> इमाम हुसैन

کیا میں اور کیا وہ ریاست مری کیا میرے عیال<sup>1</sup>  
 جب کہ آفت میں پھنسے<sup>2</sup> احمد مختار<sup>3</sup> کی آل<sup>4</sup>  
 وال<sup>5</sup> کی املاک و زراعت<sup>6</sup> کا ہو کیا مجھ کو خیال  
 یاں<sup>7</sup> ہوئی جاتی ہے سادات<sup>8</sup> کی کھیتی پامال<sup>9</sup>  
 گھر کا اب دھیان نہ بچوں کا آلم<sup>10</sup> ہے مجھ کو  
 خانہ<sup>11</sup> بربادی شبیر<sup>12</sup> کا غم ہے مجھ کو

<sup>1</sup> گھروالے

<sup>2</sup> آفت میں پھنسنا ایک محاورہ ہے جس کا مطلب ہے پریشانی میں گھرنا

<sup>3</sup> حضرت محمد

<sup>4</sup> اولاد

<sup>5</sup> وہاں

<sup>6</sup> دنیاوی روپیہ یعنی یزید کی طرف سے ملنے والا انعام

<sup>7</sup> یہاں

<sup>8</sup> سید کی جمع۔ سید کے معنی ہیں حضرت محمد کے گھروالے

<sup>9</sup> کھیتی پامال ہونا ایک محاورہ ہے جس کا مطلب ہے برباد ہونا

<sup>10</sup> غم

<sup>11</sup> گھر

<sup>12</sup> امام حسین

दौलते हाकिमे दूँ<sup>1</sup> पर है तिरा दारोमदार<sup>2</sup>  
 दारे<sup>3</sup> दुनिया से ताल्लुक़ नहीं रखते दींदार<sup>4</sup>  
 क्या मुझे दार पा खींचेगा<sup>5</sup> वो ज़ालिम ग़द्दार<sup>6</sup>  
 ख़बाबे ग़फ़लत<sup>7</sup> है उसे और मिरे तालए<sup>8</sup> बेदार<sup>9</sup>  
 किसी सरदार ने ये औज<sup>10</sup> न पाया होगा  
 दारे<sup>11</sup> तूबा<sup>12</sup> का मरे फ़र्क<sup>13</sup> पा साया होगा

<sup>1</sup> घटिया, हक्कीर। यानी घटिया और हक्कीर दौलत वाला हाकिम यानी यज्जीद

<sup>2</sup> भरोसा, सहारा, इंहेसार

<sup>3</sup> दुनिया की चीज़ें

<sup>4</sup> दीन वाले लोग

<sup>5</sup> सूली पर चढ़ाना, सज्जा देना

<sup>6</sup> धोखा देने वाला यानी यज्जीद

<sup>7</sup> बेहोशी

<sup>8</sup> क्रिस्पत

<sup>9</sup> जागी हुई

<sup>10</sup> मर्तबा, इज़ज़त

<sup>11</sup> पेड़ की शाख़

<sup>12</sup> जन्मत के एक पेड़ का नाम

<sup>13</sup> कब्र। पूरे बंद में ९ मरतबा लफ़ज़ दार आया है ये एक तरह की सनत है

دولتِ حاکم دوں<sup>1</sup> پر ہے ترا دار و مدار<sup>2</sup>  
 دار<sup>3</sup> دنیا سے تعلق نہیں رکھتے دیں دار<sup>4</sup>  
 کیا مجھے دار پہ کھینچ گا<sup>5</sup> وہ ظالم غدار<sup>6</sup>  
 خواب غفلت<sup>7</sup> ہے اُسے اور مرے طالع<sup>8</sup> بیدار<sup>9</sup>  
 کسی سردار نے یہ آوج<sup>10</sup> نہ پایا ہوگا  
 دار طوبی<sup>11</sup> کا مرے فرق<sup>12</sup> پہ سایا ہوگا

<sup>1</sup> گھٹیا، حقیر۔ گھٹیا اور حقیر دولت والا حاکم یعنی یزید

<sup>2</sup> بھروسہ، سہارا، انحصار

<sup>3</sup> دنیا کی چیزیں

<sup>4</sup> دین والے لوگ

<sup>5</sup> سزادینا

<sup>6</sup> دھوکہ دینے والا یعنی یزید

<sup>7</sup> بیہوشی

<sup>8</sup> قسمت

<sup>9</sup> جاگی ہوئی

<sup>10</sup> مرتبہ، عزت

<sup>11</sup> جنت کے ایک پیغمبر کا نام

<sup>12</sup> قبر۔ پورے بند میں <sup>9</sup> مرتبہ لفظ دار آیا ہے یہ ایک طرح کی صنعت ہے

है सरअफराज़<sup>1</sup> सदा आशिके पेशानीए<sup>2</sup> शाह<sup>3</sup>  
 सजदे कीजे कि है बैत<sup>4</sup> अबरूओं<sup>5</sup> की बैतउल्लाह<sup>6</sup>  
 इश्क आँखों का है मर्दुम<sup>7</sup> के लिए नूरे निगाह  
 है वो यूसुफ<sup>8</sup> जिसे हो मुस्हफ़े<sup>9</sup> रुख़्सार<sup>10</sup> की चाह<sup>11</sup>  
 आशिके लब<sup>12</sup> को खुदा लाल<sup>13</sup> ओ गुहर<sup>14</sup> देता है  
 वो दहन<sup>15</sup> चश्मै कौसर<sup>16</sup> की ख़बर देता है

<sup>1</sup> जिस का इन्तेखाब किया गया हो यानी ख़ास

<sup>2</sup> माथा

<sup>3</sup> इमाम हुसैन

<sup>4</sup> बैत के दोनों मिस्रे बराबर होते हैं इस लिहाज़ से भंवों को बैत कहा है कि भवें भी बराबर होती हैं

<sup>5</sup> भवें

<sup>6</sup> काबा। हर मुसलमान काबे की तरफ रुख़ कर के सजदा करता है। बैत और बैतउल्लाह में रिआयते लफ़ज़ी

<sup>7</sup> आदमी, आँख की पुतली को मर्दुम कहते हैं। आँख, मर्दुम और निगाह में ईहामे तनासुब

<sup>8</sup> हज़रत यूसुफ एक पैग़ाम्बर थे और बहोत खूबसूरत

<sup>9</sup> आईना

<sup>10</sup> गाल

<sup>11</sup> चाहत। एक मतलब कुआँ भी है। हज़रत यूसुफ को उन के भाईयों ने एक कुएँ में बंद कर दिया था। इस मुनासिबत से यहाँ यूसुफ और चाह में रिआयते लफ़ज़ी है

<sup>12</sup> होंठ

<sup>13</sup> कीमती लाल रंग का हीरा, होंठ को लाल हीरे से तश्बीह देते हैं। लाल और लब में रिआयते लफ़ज़ी है

<sup>14</sup> मोती

<sup>15</sup> दहाना, मुँह

<sup>16</sup> जन्मत की एक नहर जिस का पानी मीठा और ठंडा है

ہے سر افراز<sup>1</sup> سدا عاشق پیشانی<sup>2</sup> شاہ<sup>3</sup>  
 سجدے کیجے کہ ہے بیت<sup>4</sup> ابروؤں<sup>5</sup> کی بیت اللہ<sup>6</sup>  
 عشق آنکھوں کا ہے مردم<sup>7</sup> کے لیے نور نگاہ  
 ہے وہ یوسف<sup>8</sup> جسے ہو مصحف<sup>9</sup> رخسار<sup>10</sup> کی چاہ<sup>11</sup>  
 عاشق لب<sup>12</sup> کو خدا لعل<sup>13</sup> و گھر<sup>14</sup> دیتا ہے  
 وہ دہن<sup>15</sup> چشمہ کوثر<sup>16</sup> کی خبر دیتا ہے

جس کا انتخاب کیا گیا یہ عین خاص<sup>1</sup>

ما تھا<sup>2</sup>

ام حسین<sup>3</sup>

بیت کے دونوں مصرعے برابر ہوتے ہیں اس لحاظ سے بھووں کو بیت کہا ہے کہ بھویں بھی برابر ہوتی ہیں  
بھویں<sup>5</sup>

کعبہ۔ ہر مسلمان کعبے کی طرف رخ کر کے سجدہ کرتا ہے۔ بیت اور بیت اللہ میں رعایت لفظی

آدمی، آنکھ کی پتلی کو بھی مردم کہتے ہیں۔ آنکھ، مردم اور نگاہ میں ایہام تناسب

حضرت یوسف ایک پیغمبر تھے اور بہت خوبصورت

آئینہ<sup>9</sup>

گال<sup>10</sup>

چاہت۔ ایک مطلب کواں بھی ہے۔ حضرت یوسف کو ان کے بھائیوں نے ایک کوئی میں بند کر دیا تھا۔ اس مناسبت سے یہاں یوسف اور چاہ  
میں رعایت لفظی ہے

ہونٹ<sup>12</sup>

قیمتی لال رنگ کا ہیرا، ہونٹ کو لعل ہیرے سے تشبیہ دیتے ہیں۔ لعل اور لب میں رعایت لفظی

موتنی<sup>14</sup>

دہانہ، منٹ<sup>15</sup>

جنت کی ایک نہر جس کا پانی میٹھا اور ٹھنڈا ہے

ख़ाले<sup>1</sup> रुक्सार<sup>2</sup> नहीं रुए<sup>3</sup> साआदत<sup>4</sup> है ये  
 मुझ से मुजरिम के लिए मुहरे<sup>5</sup> शफ़ाअत<sup>6</sup> है ये  
 हूँ जो आशुक्फ़तए<sup>7</sup> गेसू<sup>8</sup> तो इबादत है ये  
 बखुदा<sup>9</sup> सिलसिले बख़्शिशे<sup>10</sup> उम्मत<sup>11</sup> है ये  
 शबे मेराजे<sup>12</sup> रसूले<sup>13</sup> दो जहाँ समझा हूँ  
 उस के हर तार<sup>14</sup> को मैं रिश्तै जाँ समझा हूँ

<sup>1</sup> काले रंग का तिल, ये खूबसूरती की निशानी है

<sup>2</sup> गाल

<sup>3</sup> चेहरा

<sup>4</sup> अच्छी किस्मत, खुशी

<sup>5</sup> निशानी

<sup>6</sup> गुनाह और तकलीफ़ का दूर होना

<sup>7</sup> गिरफ़तार

<sup>8</sup> बाल

<sup>9</sup> खुदा की कसम

<sup>10</sup> माफ़ी

<sup>11</sup> हज़रत मुहम्मद के मानने वाले यानी मुसलमान

<sup>12</sup> अल्लाह ने जिस रात को हज़रत मुहम्मद को अपने पास बुलाया था उसे मेराज की रात कहते हैं। मेराज के मानी बुलन्दी

<sup>13</sup> हज़रत मुहम्मद

<sup>14</sup> बाल

خال<sup>1</sup> رخسار<sup>2</sup> نہیں روئے<sup>3</sup> سعادت<sup>4</sup> ہے یہ  
 مجھ سے مجرم کے لیے مہر<sup>5</sup> شفاعت<sup>6</sup> ہے یہ  
 ہوں جو آشفۂ<sup>7</sup> گیسو<sup>8</sup> تو عبادت ہے یہ  
 بخدا<sup>9</sup> سلسلة بخشش<sup>10</sup> امت<sup>11</sup> ہے یہ  
 شبِ معراج<sup>12</sup> رسول<sup>13</sup> دو جہاں سمجھا ہوں  
 اُس کے ہر تار<sup>14</sup> کو میں رشتہ جاں سمجھا ہوں

<sup>1</sup> کا لے رنگ کا قتل، یہ خوبصورتی کی نشانی ہے

<sup>2</sup> گال

<sup>3</sup> چڑھا

<sup>4</sup> اچھی قسمت، خوشی

<sup>5</sup> نشانی

<sup>6</sup> گناہ اور تکلیف کا دور ہونا

<sup>7</sup> گرفتار

<sup>8</sup> بال

<sup>9</sup> خدا کی قسم

<sup>10</sup> معافی

<sup>11</sup> حضرت محمد کے مانے والے یعنی مسلمان

<sup>12</sup> اللہ نے جس رات کو حضرت محمد کو اپنے پاس بلا یا تھا اسے معراج کی رات کہتے ہیں۔ معراج کے معنی بلندی

<sup>13</sup> حضرت محمد

<sup>14</sup> بال

वस्फे<sup>१</sup> दन्दां<sup>२</sup> में ज़बां जिस की रहे गौहरबार<sup>३</sup>  
 मोतियों से दहन<sup>४</sup> उस शख्स का भर दे ग़फ़कार<sup>५</sup>  
 शौक में सेबे ज़कन<sup>६</sup> के जिसे आए न करार  
 हूरें गुरफों<sup>७</sup> से दिखाएं उसे रंगे रुख़सार<sup>८</sup>  
 दम ब दम<sup>९</sup> चाहने वालों के लहु घट्टे हैं  
 ये गला वो है गले जिस के लिए कट्टे हैं

<sup>१</sup> तारीफ़ी बयान

<sup>२</sup> दाँत

<sup>३</sup> मोती बरसाने वाली। दाँतों को मोती से तश्बीह भी देते हैं

<sup>४</sup> मुँह

<sup>५</sup> अल्लाह का एक नाम जिस के मानी हैं जो उस से माँगा जाए वो देता है। मोतियों से मुँह भरना एक मुहावरा है जिस का मतलब है खुश कर देना

<sup>६</sup> ठुड़ी में पड़ने वाला छोटा सा गढ़ा। ये खूबसूरती की निशानी है

<sup>७</sup> झरोखा

<sup>८</sup> गाल। हूरों के गाल गुलाबी हैं

<sup>९</sup> लम्हा, घड़ी। दम ब दम यानी हर घड़ी। एक मतलब लहु खून। दम और लहु में ईहामे तनासुब

وصف<sup>۱</sup> دندال<sup>۲</sup> میں زبان جس کی رہے گوہر بار<sup>۳</sup>  
 موتیوں سے دہن<sup>۴</sup> اُس شخص کا بھر دے غفار<sup>۵</sup>  
 شوق میں سیبِ ذقون<sup>۶</sup> کے جسے آئے نہ قرار  
 حوریں گُرفوں<sup>۷</sup> سے دکھائیں اُسے رنگر رخسار<sup>۸</sup>  
 دم بدم<sup>۹</sup> چاہنے والوں کے لہو گھٹتے ہیں  
 یہ گلا وہ ہے گلے جس کے لیے کلتے ہیں

<sup>۱</sup> تعریفی بیان

<sup>۲</sup> دانت

<sup>۳</sup> موتی برسانے والی۔ دانتوں کو موتی سے تشبیہ بھی دیتے ہیں

<sup>۴</sup> منجھ

<sup>۶</sup> اللہ کا ایک نام جس کے معنی ہیں جو اس سے مانگا جائے وہ دیتا ہے۔ موتیوں سے منجھ بھرنا ایک محاورہ ہے جس کا مطلب ہے خوش کر دینا  
<sup>۶</sup> ٹھڈی میں پڑنے والا چھوٹا سا گڑھا۔ یہ خوبصورتی کی نشانی ہے

<sup>7</sup> جھروکہ

<sup>8</sup> گال۔ حوروں کے گال گلانی ہیں

<sup>۹</sup> لمحہ، گھڑی۔ دم بدم یعنی ہر گھڑی۔ ایک مطلب لہو، خون۔ دم اور لہو میں ایہام تناسب

सदके<sup>१</sup> इस सीने पा हैं आशिके साफी<sup>२</sup> सीना  
 ख़ाक<sup>३</sup> उस दिल पा जो इस सीने से रखे कीना<sup>४</sup>  
 हक नुमा<sup>५</sup> है दो जहाँ में है यही आईना  
 इस का आशिक हो तो हों कोर<sup>६</sup> की आँखें बीना<sup>७</sup>  
 फैज़<sup>८</sup> पाता है वो दिल जिस में विला<sup>९</sup> होती है  
 चश्म<sup>१०</sup> को उस की जियारत<sup>११</sup> से जिला<sup>१२</sup> होती है

<sup>१</sup> कुरबान

<sup>२</sup> साफ

<sup>३</sup> ख़ाक होना एक मुहावरा है जिस के मानी हैं बर्बाद होना, तबाह होना

<sup>४</sup> दुश्मनी

<sup>५</sup> सच्चाई दिखाने वाला

<sup>६</sup> उल्लू एक परिंदा होता है जो दिन में नहीं देख सकता

<sup>७</sup> देख सकने वाली

<sup>८</sup> फायदा

<sup>९</sup> दोस्ती

<sup>१०</sup> आँख

<sup>११</sup> दीदार, दर्शन

<sup>१२</sup> रौशन

صدقے<sup>۱</sup> اس سینے پہ ہیں عاشق صافی<sup>۲</sup> سینا  
 خاک<sup>۳</sup> اُس دل پہ جو اس سینے سے رکھے کینا<sup>۴</sup>  
 حق نما<sup>۵</sup> ہے دو جہاں میں ہے یہی آئینا  
 اس کا عاشق ہو تو ہوں کور<sup>۶</sup> کی آنکھیں بینا<sup>۷</sup>  
 فیض<sup>۸</sup> پاتا ہے وہ دل جس میں والا<sup>۹</sup> ہوتی ہے  
 چشم<sup>۱۰</sup> کو اُس کی زیارت<sup>۱۱</sup> سے جلا<sup>۱۲</sup> ہوتی ہے

<sup>۱</sup> قربان

<sup>۲</sup> صاف

<sup>۳</sup> خاک ہونا ایک محاورہ ہے جس کے معنی ہیں برباد ہونا، تباہ ہونا

<sup>۴</sup> دشمنی

<sup>۵</sup> سچائی دکھانے والا

<sup>۶</sup> الو ایک پرندہ ہوتا ہے جو دن میں نہیں دیکھ سکتا

<sup>۷</sup> دیکھ سکنے والی

<sup>۸</sup> فائدہ

<sup>۹</sup> دوستی

<sup>۱۰</sup> آنکھ

<sup>۱۱</sup> دیدار، درشن

<sup>۱۲</sup> روشن

पांओं ये वो हैं कि इन पांओं को जो हाथ लगाए  
 तो सरे दस्त<sup>1</sup> सर अफ़राज़ीए<sup>2</sup> कौनैन<sup>3</sup> वो पाए  
 गर्दे नालैने<sup>4</sup> मुबारक जो असर अपना दिखाए  
 तूतिया<sup>5</sup> होए ख़जिल<sup>6</sup> कुहले<sup>7</sup> जवाहिर<sup>8</sup> शर्माए  
 सदक्के<sup>9</sup> कर देंगे सर इन पांओं पा हम ऐसे हैं  
 दोशे<sup>10</sup> अहमद<sup>11</sup> पा रहे जो ये कदम ऐसे हैं

<sup>1</sup> पूरी तरह से

<sup>2</sup> इज़ज़त

<sup>3</sup> दोनों दुनियाएं

<sup>4</sup> जूते। हुर ने इमाम हुसैन के जूतों पर अपना सर रख दिया था जिस की वजह से उस के चेहरे पर धूल लग गई थी

<sup>5</sup> ये आँखों के लिए फायदेमंद होता है

<sup>6</sup> शरमाना

<sup>7</sup> सुफूफ़ यानी पाऊडर

<sup>8</sup> जवाहिर को पीस कर आँखों में लगाना मुफीद होता है। ख़जिल और शरमाए में ईहामे तनासुब

<sup>9</sup> कुर्बान

<sup>10</sup> कंधा

<sup>11</sup> हज़रत मुहम्मद। इमाम हुसैन अपने बचपन में हज़रत मुहम्मद के कंधों पर चढ़ जाया करते थे इसीलिए इन के पैर बहोत मुकद्दस हैं। पूरे बंद में पांओं, सर और कदम में रिआयते लफ़ज़ी

پاؤں یہ وہ ہیں کہ ان پاؤں کو جو ہاتھ لگے  
 تو سر دست<sup>1</sup> سر افزایی<sup>2</sup> کو نین<sup>3</sup> وہ پاے  
 گرد نعلین<sup>4</sup> مبارک جو اثر اپنا دکھائے  
 تو تیا<sup>5</sup> ہوئے خجل<sup>6</sup> کُخل<sup>7</sup> جواہر<sup>8</sup> شرمائے  
 صدقہ<sup>9</sup> کر دیں گے سر ان پاؤں پر ہم ایسے ہیں  
 دوش<sup>10</sup> احمد<sup>11</sup> پر رہے جو یہ قدم ایسے ہیں

<sup>1</sup> پوری طرح سے

<sup>2</sup> عزت

<sup>3</sup> دونوں دنیاکیں

<sup>4</sup> جوتے، حر نے امام حسین کے جو تول پر اپنا سر رکھ دیا تھا جس کی وجہ سے اس کے چہرے پر دھول لگ گئی تھی

<sup>5</sup> یہ آنکھوں کے لیے مفید ہوتا ہے

<sup>6</sup> شرمنا

<sup>7</sup> سفوف یعنی پاؤڑوں

<sup>8</sup> جواہر کو پیس کر آنکھوں میں لگانا مفید ہوتا ہے۔ خجل اور شرمائے میں ایہام تناسب

<sup>9</sup> قربان

<sup>10</sup> کندھا

<sup>11</sup> حضرت محمد۔ امام حسین اپنے بچپن میں حضرت محمد کے کندھوں پر چڑھ جایا کرتے تھے اسی لیے ان کے پیر بہت مقدس ہیں۔ پورے بند میں پاؤں، سر اور قدم میں رعایت لفظی

अमले खैर<sup>1</sup> से बहका न मुझे ओ इब्लीस<sup>2</sup>  
 यही<sup>3</sup> कौनैन<sup>4</sup> का मालिक है यही रास<sup>5</sup> ओ रईस<sup>6</sup>  
 क्या मुझे देगा तिरा हाकिमे<sup>7</sup> मलऊन<sup>8</sup> ओ ख़सीस<sup>9</sup>  
 कुछ तरदुद<sup>10</sup> नहीं कह दे कि लिखें पर्चानीवीस<sup>11</sup>  
 हाँ सुए<sup>12</sup> इब्ने शहंशाहे अरब<sup>13</sup> जाता हूँ  
 ले सितमगर<sup>14</sup> जो न जाता था तो अब जाता हूँ

<sup>1</sup> अच्छा काम

<sup>2</sup> इब्लीस ने हज़रत आदम को बहकाया था और यहाँ हर को उमरे साद बहका रहा है इस मुनासिबत से उमरे साद को इब्लीस कहा है

<sup>3</sup> इमाम हुसैन

<sup>4</sup> दोनों दुनियाएं

<sup>5</sup> सरदार

<sup>6</sup> सरदार

<sup>7</sup> हृकूमत करने वाला

<sup>8</sup> जिस पर लानत की जाए, जिस को बुरा कहा जाए

<sup>9</sup> घटिया

<sup>10</sup> हिचकिचाहट, परेशानी

<sup>11</sup> ख़बरें लिखने वाला

<sup>12</sup> तरफ

<sup>13</sup> इमाम हुसैन

<sup>14</sup> ज़ालिम

عمل خیر<sup>1</sup> سے بہکا نہ مجھے او ابليس<sup>2</sup>  
 یہی<sup>3</sup> کونین<sup>4</sup> کا مالک ہے یہی راس<sup>5</sup> و رئیس<sup>6</sup>  
 کیا مجھے دے گا ترا حاکم<sup>7</sup> ملعون<sup>8</sup> و خسیں<sup>9</sup>  
 کچھ تردد<sup>10</sup> نہیں کہہ دے کہ لکھیں پرچہ نویں<sup>11</sup>  
 ہاں سوے<sup>12</sup> ابن شہنشاہ عرب<sup>13</sup> جاتا ہوں  
 لے ستگر<sup>14</sup> جو نہ جاتا تھا تو اب جاتا ہوں

<sup>1</sup> اچھا کام

<sup>2</sup> ابليس نے حضرت آدم کو بہکایا تھا اور یہاں عمر سعد حر کو بہکا رہا ہے اس مناسبت سے عمر سعد کو ابليس کہا ہے

<sup>3</sup> امام حسین

<sup>4</sup> دونوں دنیاکیں

<sup>5</sup> سردار

<sup>6</sup> سردار

<sup>7</sup> حکومت کرنے والا

<sup>8</sup> جس پر لعنت کی جائے، جس کو برا کہا جائے

<sup>9</sup> گھٹیا

<sup>10</sup> ہچکپاہٹ، پریشانی

<sup>11</sup> خبریں لکھنے والا

<sup>12</sup> طرف

<sup>13</sup> امام حسین

<sup>14</sup> غلام

कह कि ये डाब<sup>1</sup> से गाजी<sup>2</sup> ने निकाली तलवार  
 सुख्ख<sup>3</sup> आँखें हुईं अबरू<sup>4</sup> पा बल आए<sup>5</sup> इक बर  
 तन के देखा<sup>6</sup> तरफे फौजे इमामे अबरार<sup>7</sup>  
 पांओं रखने लगा बन बन के<sup>8</sup> जर्मी पर राहवार<sup>9</sup>  
 गुल<sup>10</sup> हुआ सय्यदे वाला<sup>11</sup> का वली<sup>12</sup> जाता है  
 लो तरफदारे<sup>13</sup> हुसैन इब्ने अली जाता है

<sup>1</sup> कमर पर बांधने की तलवार लटकाने की चमड़े की पट्टी

<sup>2</sup> बहादुर सिपाही

<sup>3</sup> लाल

<sup>4</sup> भवें

<sup>5</sup> अबरू पर बल आना एक मुहावरा है जिस का मतलब है कोई बात बुरी लगना और गुस्सा आना

<sup>6</sup> तन के देखना एक मुहावरा है जिस का मतलब है एक शान से बहादुरी के साथ देखना

<sup>7</sup> इमाम हुसैन

<sup>8</sup> एक खास अंदाज की चाल जिस में शान बहोत होती है

<sup>9</sup> घोड़ा

<sup>10</sup> शोर

<sup>11</sup> इमाम हुसैन

<sup>12</sup> दोस्त, मददगार, मुहाफ़िज़, नाए़ब

<sup>13</sup> हिमायत करने वाला

کہہ کہ یہ ڈاب<sup>1</sup> سے غازی<sup>2</sup> نے نکالی تلوار  
 سُرخ<sup>3</sup> آنکھیں ہوئیں ابرو<sup>4</sup> پہ بل آئے<sup>5</sup> اک بار  
 تن کے دیکھا<sup>6</sup> طرف فوج امام ابرار<sup>7</sup>  
 پانوں رکھنے لگا بن بن<sup>8</sup> کے زمیں پر رہوار<sup>9</sup>  
 غل<sup>10</sup> ہوا سید<sup>11</sup> والا<sup>11</sup> کا ولی<sup>12</sup> جاتا ہے  
 لو طرفدار<sup>13</sup> حسین ابن علی جاتا ہے

<sup>1</sup> کمر پر باندھنے کی تلوار لکانے کی چڑی کی پٹی

<sup>2</sup> بہادر سپاہی

<sup>3</sup> لال

<sup>4</sup> بھوپیں

<sup>5</sup> ابرو پہ بل آنا ایک محاورہ ہے جس کا مطلب ہے کوئی بات بری لگنا اور غصہ آنا

<sup>6</sup> تن کے دیکھنا ایک محاورہ ہے جس کا مطلب ہے ایک شان سے بہادری کے ساتھ دیکھنا

<sup>7</sup> امام حسین

<sup>8</sup> ایک خاص انداز کی چال جس میں شان بہت ہوتی ہے

<sup>9</sup> گھوڑا

<sup>10</sup> شور

<sup>11</sup> امام حسین

<sup>12</sup> دوست، مددگار، محافظ، نائب

<sup>13</sup> حمایت کرنے والا

हुर ने नारा<sup>1</sup> क्या या हैदरे सफ्दर<sup>2</sup> मददे  
 वक्ते इमदाद<sup>3</sup> है या फ़ातहे खैबर<sup>4</sup> मददे  
 जौजे<sup>5</sup> ज़हरा<sup>6</sup> मददे नफ्से पयम्बर<sup>7</sup> मददे  
 बंदए आल<sup>8</sup> हूँ या ख़्वाजाए<sup>9</sup> क़ंबर<sup>10</sup> मददे  
 तने तन्हा<sup>11</sup> है गुलाम और बहोत अज़लम<sup>12</sup> हैं  
 आई आवाज़<sup>13</sup> कि ऐ हुर तिरे हामी हम हैं

<sup>1</sup> ज़ोर से पुकारना

<sup>2</sup> हज़रत अली का एक नाम जिस का मतलब है सफ़ों को तोड़ने वाला, फ़ाड़ने वाला। जंग के मैदान में सिपाहियों की क्रतार को सफ़ कहते हैं

<sup>3</sup> मदद

<sup>4</sup> मदीने के करीब एक पहाड़ी पर खैबर का किला है। इस किले का हाकिम मरहब था जो जंग का माहिर और इस्लाम का सख्त दुश्मन था। जब हज़रत मुहम्मद की फौज का कोई सिपाही मरहब से लड़ने को तैयार न हुआ तो हज़रत मुहम्मद ने अली को उस से लड़ने भेजा। हज़रत अली ने मरहब को कत्ल किया और खैबर किले का भारी दरवाज़ा जिसे कई लोग मिल कर हिलाते थे उसे अकेले ही उखाड़ दिया।

<sup>5</sup> शौहर

<sup>6</sup> हज़रत मुहम्मद की बेटी

<sup>7</sup> हज़रत मुहम्मद ने अली को अपना नफ्स कहा था। नफ्स के मानी हैं जान, सांस, मिजाज, तबियत

<sup>8</sup> हज़रत मुहम्मद के घर के लोग यानी अली, फ़ातेमा, हसन और हुसैन। बंदए आल मतलब आल का गुलाम

<sup>9</sup> गुलाम, नौकर

<sup>10</sup> एक शाहज़ादा जो हज़रत अली का गुलाम हो गया था। बंदा और ख़्वाजा में ईहामे तनासुब

<sup>11</sup> बिल्कुल अकेला

<sup>12</sup> ज़ालिम की जमा

<sup>13</sup> ये हज़रत अली की आवाज़ है

حُر نے نعرہ<sup>1</sup> کیا یا حیدر صدر<sup>2</sup> مددے  
 وقتِ امداد<sup>3</sup> ہے یا فاتح خیبر<sup>4</sup> مددے  
 زوج<sup>5</sup> زہرا<sup>6</sup> مددے نفس پیغمبر<sup>7</sup> مددے  
 بندہ آل<sup>8</sup> ہوں یا خواجہ<sup>9</sup> قبر<sup>10</sup> مددے  
 تن تھنا<sup>11</sup> ہے غلام اور بہت آظلم<sup>12</sup> ہیں  
 آئی آواز<sup>13</sup> کہ اے حُر ترے حامی ہم ہیں

<sup>1</sup> زور سے پکارنا

<sup>2</sup> حضرت علی کا ایک نام جس کمز مطلب ہے صفوں کو توڑنے، پھاڑنے والا۔ جنگ کے میدان میں سپاہیوں کی قطاروں کو صاف کہتے ہیں

<sup>3</sup> مدد

<sup>5</sup> مدینے کے قریب ایک پہاڑی پر خیبر کا قلعہ ہے۔ اس قلعے کا حاکم مرحب تھا جو جنگ کا ماہر اور اسلام کا سخت دشمن تھا۔ جب حضرت محمد کی فوج کا کوئی سپاہی مرحب سے لڑنے کو تیار نہ ہوا تو حضرت محمد نے علی کو اس سے لڑنے بھیجا۔ حضرت علی نے مرحب کو قتل کیا اور خیبر قلعے کا بھاری دروازہ جسے کئی لوگ مل کر ہلاتے تھے اسے اکیلہ ہی اکھاڑ دیا۔

<sup>5</sup> شوہر

<sup>6</sup> حضرت محمد کی بیٹی

<sup>7</sup> حضرت محمد نے علی کو اپنا نفس کہا تھا۔ نفس کے معنی ہیں جان، سانس، مزاج، طبیعت

<sup>8</sup> حضرت محمد کے گھر کے لوگ یعنی علی، ناطمہ، حسن اور حسین، بندہ آل مطلب آل کاغلام

<sup>9</sup> غلام، نوکر

<sup>10</sup> ایک شاہزادہ جو حضرت علی کا غلام ہو گیا تھا۔ بندہ اور خواجہ میں ایسا ہام تناسب ہے

<sup>11</sup> باکل اکیلا

<sup>12</sup> ظالم کی جمع

<sup>13</sup> یہ حضرت علی کی آواز ہے

मिल गई राहे खुदा वाह रे इकबाल<sup>1</sup> तिरा  
 पाक इसयां<sup>2</sup> से हुआ नामै आमाल<sup>3</sup> तिरा  
 जुर्मे माज़ी<sup>4</sup> हुए सब अफो<sup>5</sup> ख़ोशाहाल<sup>6</sup> तिरा  
 जल्द जा जल्द कि शायक<sup>7</sup> है मिरा लाल<sup>8</sup> तिरा  
 मर्द<sup>9</sup> है जिस की ये हिम्मत ये इरादा होए  
 हाँ बहादुर तिरी तौफ़ीक<sup>10</sup> ज्यादा होए

<sup>1</sup> क्रिस्मत

<sup>2</sup> गुनाह

<sup>3</sup> हर इंसान के दोनों कंधों पर दो फरिश्ते बैठे हैं जो इंसान के हर अमल यानी हर हरकत को लिखते रहते हैं। दाहिने कंधे पर बैठा हुआ फरिश्ता अच्छे काम और बाएं कंधे पर बैठा हुआ फरिश्ता बुरे काम। इसी को नामाए आमाल कहते हैं यानी इंसान के अमल का रजिस्टर

<sup>4</sup> गुज़रा हुआ वक्त

<sup>5</sup> मिटना, ख़त्म होना

<sup>6</sup> अच्छा हाल

<sup>7</sup> बेचैन

<sup>8</sup> इमाम हुसैन

<sup>9</sup> मीर अनीस ये मुकालमे हज़रत अली के लिए कह रहे हैं इसलिए इन का अंदाज़ और रंग अलग है और यहाँ मर्द का लफ़ज़ बहोत खूबसूरत है क्योंकि हज़रत अली के ये नाम मर्द मोमिन, शहंशाहे मर्दा बहोत मशहूर हैं

<sup>10</sup> खुदा की तरफ से मिलने वाली सलाहियत, क्रिस्मत

مل گئی راہ خدا واہ رے اقبال<sup>1</sup> ترا  
 پاک عصیاں<sup>2</sup> سے ہوا نامہ اعمال<sup>3</sup> ترا  
 جرم ماضی<sup>4</sup> ہوئے سب عفو<sup>5</sup> خوش حال<sup>6</sup> ترا  
 جلد جا جلد کہ شاکق<sup>7</sup> ہے مرا لال<sup>8</sup> ترا  
 مرد<sup>9</sup> ہے جس کی یہ ہمت یہ ارادہ ہوئے  
 ہاں بہادر تری توفیق<sup>10</sup> زیادہ ہوئے

<sup>1</sup> قسمت

<sup>2</sup> گناہ

<sup>3</sup> ہر انسان کے دونوں کنڈھوں پر دو فرشتے بیٹھے ہیں جو انسان کے ہر عمل یعنی ہر حرکت کو لکھتے رہتے ہیں۔ دائیں کنڈھے پر بیٹھا ہوا فرشتہ اچھے کام اور  
 باکیں کنڈھے پر بیٹھا ہوا فرشتہ بے کام۔ اسی کو نامہ اعمال کہتے ہیں یعنی انسان کے عمل کا رجسٹر

<sup>4</sup> گزر اہوا وقت

<sup>5</sup> ٹھنا، ختم ہونا

<sup>6</sup> اچھا حال

<sup>7</sup> بے چین

<sup>8</sup> امام حسین

<sup>9</sup> میر انیس یہ مکالمے حضرت علی کے لیے کہہ رہے ہیں اس لیے ان اشعار کا انداز اور رنگ الگ ہے اور یہاں 'مرد مومن'، 'شاہ مرد اہل' بہت مشہور ہیں  
 کہ حضرت علی کے یہ نام 'مرد مومن'، 'شاہ مرد اہل' بہت مشہور ہیں

<sup>10</sup> خدا کی طرف سے ملنے والی صلاحیت، قسمت

मुंतज़िर<sup>१</sup> हैं तिरे सब फौजे हुसैनी के जवां  
 दरे<sup>२</sup> फिरदौस<sup>३</sup> पा मुश्ताक़<sup>४</sup> खड़ा है रिजवां<sup>५</sup>  
 राह तकती हैं तिरी देर से हूराने जिनां<sup>६</sup>  
 शोर कौसर<sup>७</sup> पा है शब्दीर<sup>८</sup> का मेहमां है कहाँ  
 फौजे कुदसी<sup>९</sup> तिरी हिम्मत की सना<sup>१०</sup> करती है  
 फातेमा<sup>११</sup> आज तिरे हक्क<sup>१२</sup> में दुआ करती है

<sup>१</sup> इंतेज़ार में

<sup>२</sup> दरवाज़ा

<sup>३</sup> जन्मत

<sup>४</sup> बेचैन

<sup>५</sup> जन्मत के दरवाज़े पर एक फरिश्ता पहरा दे रहा है जिस का नाम रिजवान है

<sup>६</sup> जन्मत की हूरें

<sup>७</sup> जन्मत की एक नहर जिस का पानी मीठा और ठंडा है

<sup>८</sup> इमाम हुसैन

<sup>९</sup> अल्लाह की फौज

<sup>१०</sup> तारीफ

<sup>११</sup> हज़रत मुहम्मद की बेटी

<sup>१२</sup> भलाई

منتظر<sup>1</sup> ہیں ترے سب فوجِ حسین کے جواں  
 در<sup>2</sup> فردوس<sup>3</sup> پہ مشتاق<sup>4</sup> کھڑا ہے رضوان<sup>5</sup>  
 راہِ نکتی ہیں تری دیر سے حورانِ جناب<sup>6</sup>  
 شورِ کوثر<sup>7</sup> پہ ہے شبیر<sup>8</sup> کا مہماں ہے کہاں  
 فوجِ قدسی<sup>9</sup> تری ہمت کی شنا<sup>10</sup> کرتی ہے  
 فاطمہ<sup>11</sup> آج ترے حق<sup>12</sup> میں دعا کرتی ہے

<sup>1</sup> انتظار میں

<sup>2</sup> دروازہ

<sup>3</sup> جنت

<sup>4</sup> بے چین

<sup>5</sup> جنت کے دروازے پر ایک فرشتہ پھر ادے رہا ہے جس کا نام رضوان ہے

<sup>6</sup> جنت کی حوریں

<sup>7</sup> جنت کی ایک نہر جس کا پانی میٹھا اور ٹھنڈا ہے

<sup>8</sup> امام حسین

<sup>9</sup> اللہ کی فوج

<sup>10</sup> تعریف

<sup>11</sup> حضرت محمد کی بیٹی

<sup>12</sup> بھلائی

तू बेहिश्ती<sup>1</sup> है ये काफिर<sup>2</sup> हैं कुनिश्ती<sup>3</sup> ऐ हुर  
 मिट गई सब तिरे आमाल<sup>4</sup> की ज़िश्ती<sup>5</sup> ऐ हुर  
 देख अब सूरते हूराने बेहिश्ती<sup>6</sup> ऐ हुर  
 किस तलातुम<sup>7</sup> में बची है तिरी किश्ती ऐ हुर  
 गज़ब अल्लाह का शब्बीर<sup>8</sup> की नाराज़ी है  
 पंजेतन<sup>9</sup> तुझ से हैं राजी तो खुदा राजी है

<sup>1</sup> जन्मत में रहने वाला

<sup>2</sup> अल्लाह को न मानने वाला

<sup>3</sup> आग की पूजा करने वाला यानी काफिर। जहाँ आग की पूजा की जाती है उस जगह को कुनिश्त कहते हैं

<sup>4</sup> इंसान जो भी करता है उसे अमल कहते हैं। अमल की जमा आमाल

<sup>5</sup> ख़राबी

<sup>6</sup> जन्मत की हूरें

<sup>7</sup> हंगामा, तूफान

<sup>8</sup> इमाम हुसैन

<sup>9</sup> हज़रत मुहम्मद, अली, फातेमा, हसन और हुसैन इन पाँच लोगों को पंजेतन कहते हैं

تو بہشتی<sup>1</sup> ہے یہ کافر<sup>2</sup> ہیں کُنیشتی<sup>3</sup> اے حُر  
 مٹ گئی سب ترے اعمال<sup>4</sup> کی زِشتی<sup>5</sup> اے حُر  
 دیکھے اب صورتِ حوراں بہشتی<sup>6</sup> اے حُر  
 کس تلاطم<sup>7</sup> میں پچی ہے تری کشتنی اے حُر  
 غضبِ اللہ کا شیر<sup>8</sup> کی ناراضی ہے  
 پنجتن<sup>9</sup> تجھ سے ہیں راضی تو خدا راضی ہے

<sup>1</sup> جنت میں رہنے والا

<sup>2</sup> اللہ کو نہ ماننے والا

<sup>3</sup> آگ کی پوچا کرنے والا یعنی کافر۔ جہاں آگ کی پوچا کی جاتی ہے اس جگہ کو کنشت کہتے ہیں

<sup>4</sup> انسان جو بھی کرتا ہے اسے عمل کہتے ہیں۔ عمل کی جمع اعمال

<sup>5</sup> خرابی

<sup>6</sup> جنت کی حوریں

<sup>7</sup> ہنگامہ، طوان

<sup>8</sup> امام حسین

<sup>9</sup> حضرت محمد، علی، فاطمہ، حسن اور حسین ان پانچ لوگوں کو پنجتن کہتے ہیں

और बालीदा<sup>1</sup> हुआ सुन के ये मिद्ददा<sup>2</sup> वो हिज्बर<sup>3</sup>  
 दिले बेताब पुकारा कि नहीं ताकते सब्र  
 अब तो इस फौज में इक दम की भी तावीक<sup>4</sup> है जब्र<sup>5</sup>  
 कारे<sup>6</sup> दोज़ख<sup>7</sup> है मुसलमां के लिए सुहबते गब्र<sup>8</sup>  
 हाँ उठा बाग<sup>9</sup> जो शैदाए<sup>10</sup> शहे आली<sup>11</sup> है  
 फौजे अल्लाह् ओ नबी<sup>12</sup> में तिरी जा<sup>13</sup> ख़ाली है

<sup>1</sup> फफक्ना, खुश होना

<sup>2</sup> बात, नुकता, मामला

<sup>3</sup> शेर

<sup>4</sup> ताख़ीर, देर

<sup>5</sup> जुल्म

<sup>6</sup> गहराई

<sup>7</sup> जहशूम

<sup>8</sup> आग को पूजने वाला यानी काफ़िर

<sup>9</sup> घोड़े कि लगाम

<sup>10</sup> चाहने वाला

<sup>11</sup> इमाम हूसैन

<sup>12</sup> हज़रत मुहम्मद

<sup>13</sup> जगह

اور بالیدہ<sup>1</sup> ہوا سن کے یہ مرشدہ<sup>2</sup> وہ ہزبر<sup>3</sup>  
 دل بے تاب پکارا کہ نہیں طاقتِ صبر  
 اب تو اس فوج میں اک دم کی بھی تَعویق<sup>4</sup> ہے جبر<sup>5</sup>  
 قعر<sup>6</sup> دوزخ<sup>7</sup> ہے مسلمان کے لیے صحبتِ گبر<sup>8</sup>  
 ہاں اٹھا باغ<sup>9</sup> جو شیدائے<sup>10</sup> شہ عالی<sup>11</sup> ہے  
 فوجِ اللہ و نبی<sup>12</sup> میں تری جا<sup>13</sup> خالی ہے

<sup>1</sup> پکھپکنا، خوش ہونا

<sup>2</sup> بات، نکتہ، معاملہ

<sup>3</sup> شیر

<sup>4</sup> تاخیر، دیر

<sup>5</sup> ظلم

<sup>6</sup> گہرائی

<sup>7</sup> جہنم

<sup>8</sup> آگ کو پوچنے والا یعنی کافر

<sup>9</sup> گھوڑے کی لگام

<sup>10</sup> چاہنے والا

<sup>11</sup> امام حسین

<sup>12</sup> حضرت محمد

<sup>13</sup> جگہ

सुन के ये बाग<sup>1</sup> जो ली अस्पे<sup>2</sup> सुबुक ताज़<sup>3</sup> उड़ा  
 डर से रंगे उमरे<sup>4</sup> शोबदा परदाज़<sup>5</sup> उड़ा  
 क्या उड़ा रख्श<sup>6</sup> कि ताऊस<sup>7</sup> बसद नाज़<sup>8</sup> उड़ा  
 दी परिन्दों ने ये आवाज़ कि शहबाज़<sup>9</sup> उड़ा  
 बागे ज़हरा<sup>10</sup> में नसीमे सहरी<sup>11</sup> जाती है  
 गुल<sup>12</sup> था दरबारे सलेमां<sup>13</sup> में परी जाती है

<sup>1</sup> घोड़े की लगाम। लगाम लेना का मतलब है घोड़े को बढ़ाना

<sup>2</sup> घोड़ा

<sup>3</sup> सुबुक ताज़ यानी तेज़ दौड़ने वाला

<sup>4</sup> यज्ञीद की फौज का कमांडर उमरे साद। रे नाम के मुल्क का गवर्नर

<sup>5</sup> धोकेबाज़। रंग उड़ना एक मुहावरा है जिस का मतलब है डर और खौफ में मुब्तला होना

<sup>6</sup> ईरान के अदब का एक मशहूर और बहादुर किरदार रुस्तम है जिस के घोड़े का नाम रख्श है। रख्श के मानी रौशनी, चमक

<sup>7</sup> मोर

<sup>8</sup> अदा के साथ

<sup>9</sup> बाज़ एक शिकारी परिंदा है और शहबाज इसी की एक किस्म है जो बाज़ से बड़ा होता है और उस की उड़ान बहोत उम्दा होती है

<sup>10</sup> हज़रत मुहम्मद की बेटी

<sup>11</sup> सुबह चलने वाली हवा जो हमवार बहती है

<sup>12</sup> झोर

<sup>13</sup> अल्लाह के एक पैग़ाम्बर हज़रत सुलेमान जिन की हुक्मत हर चीज़ पर थी, परियों पर भी। जिस तरह परियाँ उन के दरबार में अदा के साथ जाती थीं उसी तरफ इशारा है

سن کے یہ بگ<sup>1</sup> جو لی اسپ<sup>2</sup> سبک تاز<sup>3</sup> اڑا  
 ڈر سے رنگ عمر<sup>4</sup> شعبدہ پرداز<sup>5</sup> اڑا  
 کیا اڑا رخش<sup>6</sup> کہ طاؤس<sup>7</sup> بصد ناز<sup>8</sup> اڑا  
 دی پرندوں نے یہ آواز کہ شہباز<sup>9</sup> اڑا  
 باغ زہرا<sup>10</sup> میں نیم سحری<sup>11</sup> جاتی ہے  
 غل<sup>12</sup> تھا دربار سلیمان<sup>13</sup> میں پری جاتی ہے

<sup>1</sup> گھوڑے کی لگام، لگام لینا کا مطلب ہے گھوڑے کو بڑھانا

<sup>2</sup> گھوڑا

<sup>3</sup> سبک تاز یعنی تیز دوڑنے والا

<sup>4</sup> یزید کی فوج کا کمانڈر عمر سعد

<sup>5</sup> دھوکے باز۔ رنگ اڑنا ایک محاورہ ہے جس کے معنی ہیں ڈر اور خوف میں بتلا ہونا

<sup>6</sup> ایران کے ادب کا ایک مشہور اور بہادر کردار رسم ہے اور اس کے گھوڑے کا نام رخش ہے۔ رخش کے معنی روشنی، چک

<sup>7</sup> مور

<sup>8</sup> ادا کے ساتھ

<sup>9</sup> بازاں ایک شکاری پرندہ ہے اور شہبازی کی ایک قسم ہے جو باز سے بڑا ہوتا ہے اور اس کی پرواز بہت عمدہ ہوتی ہے

<sup>10</sup> حضرت محمد کی بیٹی

<sup>11</sup> صحن چلنے والی ہوا جو ہمار بہتی ہے

<sup>12</sup> شور

<sup>13</sup> اللہ کے ایک پیغمبر حضرت سلیمان جن کی حکومت ہر چیز پر تھی، پریوں پر بھی۔ جس طرح پریاں ان کے دربار میں ایک ادا کے ساتھ جاتی تھیں اس طرف اشارہ ہے

किया दो तीन रिसालों<sup>1</sup> ने तआकुब<sup>2</sup> हर चंद<sup>3</sup>  
 हुर का हाथ आना तो कैसा न मिली गर्दे<sup>4</sup> समंद<sup>5</sup>  
 कहते थे शर्म से वो ले के जो दौड़े थे कमंद<sup>6</sup>  
 ये छलावा<sup>7</sup> था कि आंधी ये फरस<sup>8</sup> था कि परंद  
 क्या सुबुक<sup>9</sup> सूए चमन बादे बहारी<sup>10</sup> पहुँची  
 हम यहीं रह गए वाँ<sup>11</sup> हुर की सवारी पहुँची

<sup>1</sup> फौजी टकड़ी

<sup>2</sup> पीछा

<sup>3</sup> हर तरह से, बहोत

<sup>4</sup> हाथ न आना और गर्द न मिलना दोनों मुहावरे हैं जिन का मतलब है नाकामी। दोनों मुहावरों में ईहामे तनासुब

<sup>5</sup> अच्छी नस्ल का घोड़ा

<sup>6</sup> रस्सी की बनी हर्इ सीढ़ी जिस का इस्तेमाल दौड़ने वाले पर फेंक कर उसे पकड़ने के लिए भी किया जाता था

<sup>7</sup> धोखा देने वाली चीज़ को छलावा कहते हैं, जिस को पुरी तरह से देखा न जा सके

<sup>8</sup> घोड़ा

<sup>9</sup> तेज़ रफ्तार

<sup>10</sup> बहार के मौसम में चलने वाली हवा जो तेज़ चलती है। सुबुक और बादे बहारी में ईहामे तनासुब

<sup>11</sup> वहाँ

کیا دو تین رسالوں<sup>1</sup> نے تعاقب<sup>2</sup> ہر چند<sup>3</sup>  
 حُر کا ہاتھ آنا تو کیسا نہ ملی گرد<sup>4</sup> سمند<sup>5</sup>  
 کہتے تھے شرم سے وہ لے کے جو دوڑے تھے کمند<sup>6</sup>  
 یہ چھلاوا<sup>7</sup> تھا کہ آندھی یہ فَرس<sup>8</sup> تھا کہ پرند  
 کیا سُبک<sup>9</sup> سوے چمن باد بہاری<sup>10</sup> پنجی<sup>11</sup>  
 ہم بیہیں رہ گئے وال<sup>11</sup> حُر کی سواری پنجی

<sup>1</sup> فوجی ٹکڑی

<sup>2</sup> پچھا

<sup>3</sup> ہر طرح سے، بہت

<sup>4</sup> ہاتھ نہ آنا اور گرد نہ ملنا دنوں محاورے ہیں جن کا مطلب ہے ناکامی۔ دونوں محاوروں میں ایہام تناسب ہے

<sup>5</sup> چھی نسل کا گھوڑا

<sup>6</sup> رسی کی بنی ہوئی سیڑھی جس کا استعمال دوڑنے والے پر چینک کر اسے کپڑنے کے لیے بھی کیا جاتا تھا

<sup>7</sup> دھوکہ دینے والی چیز کو چھلاوا کہتے ہیں، جس کو پوری طرح سے دیکھانہ جاسکے

<sup>8</sup> گھوڑا

<sup>9</sup> تیز رفتار

<sup>10</sup> بہار کے موسم میں چلنے والی ہوا جو تیز چلتی ہے۔ سُبک اور باد بہاری میں ایہام تناسب

<sup>11</sup> وہاں

याँ<sup>१</sup> हुए इल्मे इमामत<sup>२</sup> से शहेदीं<sup>३</sup> आगाह<sup>४</sup>  
 हंस के अब्बास<sup>५</sup> से फरमाया कि अए गैरते माह<sup>६</sup>  
 मेरे लश्कर की तरफ है रुख़े<sup>७</sup> हर्रे ज़ी जाह<sup>८</sup>  
 सब से कह दो कि न रोके कोई इस शख्स की राह  
 जाओ लेने को अजब रुतबा शिनास<sup>९</sup> आता है  
 मेरा मेहमां मिरा आशिक मिरे पास आता है

<sup>१</sup> यहाँ

<sup>२</sup> अल्लाह ने इमामों को ये सलाहियत दी है कि उन को सब मालूम रहता है

<sup>३</sup> दीन का बादशाह यानी इमाम हुसैन

<sup>४</sup> जानना, मालूम करना

<sup>५</sup> इमाम हुसैन के छोटे भाई और फौजे हुसैनी के अलमदार

<sup>६</sup> जिस को देख कर चाँद भी शरमाए यानी खूबसूरत

<sup>७</sup> चेहरा

<sup>८</sup> इज़ज़त वाला

<sup>९</sup> बड़े रुतबे वाला

یاں<sup>1</sup> ہوئے علم امامت<sup>2</sup> سے شہ دیں<sup>3</sup> آگاہ<sup>4</sup>  
 ہنس کے عباس<sup>5</sup> سے فرمایا کہ اے غیرت مہ<sup>6</sup>  
 میرے لشکر کی طرف ہے رُخ<sup>7</sup> حُر ذی جاہ<sup>8</sup>  
 سب سے کہہ دو کہ نہ روکے کوئی اس شخص کی راہ  
 جاؤ لینے کو عجب رتبہ شناس<sup>9</sup> آتا ہے  
 میرا مہماں مرا عاشق مرے پاس آتا ہے

یہاں<sup>1</sup>

اللہ نے اماموں کو یہ صلاحیت دی ہے کہ ان کو سب معلوم رہتا ہے

دین کا بادشاہ یعنی امام حسین

جاننا، معلوم ہونا

امام حسین کے چھوٹے بھائی اور فوج حسینی کے علمدار

جس کو دیکھ کر چاند بھی شرماۓ یعنی خوبصورت

چہرہ<sup>7</sup>

عزت والا<sup>8</sup>

بڑے رتبے والا<sup>9</sup>

ज़िक्र ये था कि सदा<sup>1</sup> दूर से आई इक बार  
 अलग्यास<sup>2</sup> ए जिगर ओ जाने रसूले मुख्तार<sup>3</sup>  
 मुजरिम ऐसा हूँ कि इसयां<sup>4</sup> का नहीं जिस के शुमार<sup>5</sup>  
 अफो कर अफो कर<sup>6</sup> ए चश्मै फैज़े<sup>7</sup> ग़फ़्कार<sup>8</sup>  
 पार दरियाए ख़ता<sup>9</sup> से मिरी किश्ती हो जाय  
 दोज़खी<sup>10</sup> भी तिरे सदकें<sup>11</sup> में बेहिश्ती<sup>12</sup> हो जाय

<sup>1</sup> आवाज़

<sup>2</sup> ग़यास के मानी मदद हैं और अलग्यास कहने का मतलब है मदद के लिए पुकारना

<sup>3</sup> हज़रत मुहम्मद की जान और जिगर यानी इमाम हुसैन

<sup>4</sup> गुनाह

<sup>5</sup> गिनती

<sup>6</sup> मिटा दो, ख़त्म कर दो यानी मेरे गुनाह माफ़ कर दीजिए

<sup>7</sup> फ़ायदा पहुँचाने वाला चश्मा

<sup>8</sup> माफ़ करने वाला यानी इमाम हुसैन

<sup>9</sup> ग़ल्ती, गुनाह

<sup>10</sup> जहन्नुम जाने वाला

<sup>11</sup> कुर्बान

<sup>12</sup> जन्मत जाने वाला

ذکر یہ تھا کہ صد<sup>۱</sup> دور سے آئی اک بار  
 الغیاث<sup>۲</sup> اے جگر و جان رسول مختار<sup>۳</sup>  
 مجرم ایسا ہوں کہ عصیاں<sup>۴</sup> کا نہیں جس کے شمار<sup>۵</sup>  
 عفو کر عفو کر<sup>۶</sup> اے چشمہ فیض<sup>۷</sup> غفار<sup>۸</sup>  
 پار دریاے خط<sup>۹</sup> سے مری کشتنی ہو جائے  
 دوزخی<sup>۱۰</sup> بھی ترے صدقت<sup>۱۱</sup> میں بہشتی<sup>۱۲</sup> ہو جائے

<sup>۱</sup>آواز

<sup>۲</sup>غیاث کے معنی مدد ہیں اور، الغیاث کہنے کا مطلب ہے مدد کے لیے پکارنا

<sup>۳</sup>حضرت محمد کی جان و جگر یعنی امام حسین

<sup>۴</sup>گناہ

<sup>۵</sup>گنتی

<sup>۶</sup>مٹادو، ختم کر دو، یعنی میرے گناہ معاف کردیجیے

<sup>۷</sup>فائدہ پہنچانے والا چشمہ

<sup>۸</sup>معاف کرنے والا یعنی امام حسین

<sup>۹</sup>غلطی، گناہ

<sup>۱۰</sup>جہنم جانے والا

<sup>۱۱</sup>قریب

<sup>۱۲</sup>جنت جانے والا

कई रोज़ों<sup>1</sup> से तलातुम<sup>2</sup> में हूँ ए शाहेशाह<sup>3</sup>  
 मदद ए नूहे<sup>4</sup> गरीबां<sup>5</sup> मिरा बेड़ा<sup>6</sup> है तबाह  
 दस्त ओ पा<sup>7</sup> गुम<sup>8</sup> हैं कुछ ऐसे कि नहीं सूझती राह  
 शोर करता हूँ कि बतलाए कोई जाए पनाह<sup>9</sup>  
 अबरे<sup>10</sup> रहमत<sup>11</sup> की तरफ जा ये सदा<sup>12</sup> देते हैं  
 सब तिरे दामने दौलत का पता देते हैं

<sup>1</sup> दिनों

<sup>2</sup> हंगामा, तूफान

<sup>3</sup> इमाम हुसैन

<sup>4</sup> अल्लाह के एक पैग़म्बर हज़रत नूह

<sup>5</sup> परेशान

<sup>6</sup> नाव, किश्ती। हज़रत नूह ने तूफान से बचने के लिए एक किश्ती बनाई थी जिस में अल्लाह के मानने वाले सवार हुए थे। तलातुम, नूह और बेड़ा में रिआयते लफ़्ज़ी

<sup>7</sup> हाथ और पैर

<sup>8</sup> हाथ पैर गुम होना एक मुहावरा है जिस का मतलब है होश में न रहना

<sup>9</sup> पनाह लेने की जगह

<sup>10</sup> बादल

<sup>11</sup> रहम

<sup>12</sup> आवाज़

کئی روزوں<sup>1</sup> سے تلاطم<sup>2</sup> میں ہوں اے شاہنشاہ<sup>3</sup>  
 مدد اے نوح<sup>4</sup> غریبائی<sup>5</sup> مرا بیڑا<sup>6</sup> ہے تباہ  
 دست و پا<sup>7</sup> گم ہیں<sup>8</sup> کچھ ایسے کہ نہیں سو جھنی راہ  
 شور کرتا ہوں کہ بتائے کوئی جائے پناہ<sup>9</sup>  
 ابر<sup>10</sup> رحمت<sup>11</sup> کی طرف جا یہ صدا<sup>12</sup> دیتے ہیں  
 سب ترے دامن دولت کا پتا دیتے ہیں

<sup>1</sup> دنوں

<sup>2</sup> ہنگامہ، طوفان

<sup>3</sup> امام حسین

<sup>4</sup> اللہ کے ایک پیغمبر حضرت نوح

<sup>5</sup> پریشان

6 ناؤ، کشتی۔ حضرت نوح نے طوفان سے بچنے کے لیے ایک کشتی بنائی تھی جس میں اللہ کے مانے والے سوار ہوئے تھے۔ تلاطم، نوح اور بیڑا میں رعایت لفظی

<sup>7</sup> ہاتھ اور پیر

<sup>8</sup> ہاتھ پیر گم ہونا ایک محاورہ ہے جس کا مطلب ہے ہوش میں نہ رہنا

<sup>9</sup> پناہ لینے کی جگہ

<sup>10</sup> بادل

<sup>11</sup> رحم

<sup>12</sup> آواز

तेरे दामन के निसार<sup>1</sup> आए मिरे आकाए जलील<sup>2</sup>  
 रहम कर रहम कि शर्मिंदा है ये अब्दे<sup>3</sup> ज़लील<sup>4</sup>  
 दिल खुनुक<sup>5</sup> होए जो निकले कोई कौसर<sup>6</sup> की सबील<sup>7</sup>  
 जान आ जाए<sup>8</sup> जो मौलाए दो आलम<sup>9</sup> हों कफील<sup>10</sup>  
 न वज़ीरों में ये हिम्मत न शहंशाह में है  
 सब मिरे दर्द का दरमां<sup>11</sup> तिरी दरगाह<sup>12</sup> में है

<sup>1</sup> कुवर्न

<sup>2</sup> इमाम हुसैन

<sup>3</sup> हमेशा से

<sup>4</sup> बे इज़ज़त

<sup>5</sup> ठंडा। दिल खुनुक होना एक मुहावरा है जिस का मतलब है चैन, सुकून मिलना

<sup>6</sup> जन्मत की एक नहर जिस का पानी मीठा और ठंडा है। खुनुक और कौसर में रिआयते लफ़ज़ी

<sup>7</sup> तरकीब

<sup>8</sup> जान आ जाना एक मुहावरा है जिस का मतलब है सुकून मिल जाना

<sup>9</sup> दोनों दुनियाओं के सरदार यानी इमाम हुसैन

<sup>10</sup> पालने वाला

<sup>11</sup> दर्द दूर करने की दवा

<sup>12</sup> दरबार

تیرے دامن کے ثار<sup>1</sup> اے مرے آقاے جلیل<sup>2</sup>  
 رحم کر رحم کہ شرمندہ ہے یہ عبد<sup>3</sup> ذلیل<sup>4</sup>  
 دل خنک<sup>5</sup> ہوئے جو نکلے کوئی کوثر<sup>6</sup> کی سبیل<sup>7</sup>  
 جان آ جائے<sup>8</sup> جو مولائے دو عالم<sup>9</sup> ہوں کفیل<sup>10</sup>  
 نہ وزیروں میں یہ ہمت نہ شہنشاہ میں ہے  
 سب مرے درد کا درماں<sup>11</sup> تری درگاہ<sup>12</sup> میں ہے

<sup>1</sup> قربان

<sup>2</sup> امام حسین

<sup>3</sup> ہمیشہ سے

<sup>4</sup> بے عزت

<sup>5</sup> خنداد۔ دل خنک ہونا ایک محاورہ ہے جس کا مطلب ہے چین، سکون مانا

<sup>6</sup> جنت کی ایک نہر جس کا پانی میٹھا اور ٹھنڈا ہے۔ خنک اور کوثر میں رعایت لفظی

<sup>7</sup> ترکیب

<sup>8</sup> جان آ جانا ایک محاورہ ہے جس کا مطلب ہے سکون مل جانا

<sup>9</sup> دونوں دنیاؤں کے سردار یعنی امام حسین

<sup>10</sup> پالنے والا

<sup>11</sup> درد دور کرنے کی دوا

<sup>12</sup> دربار

ख़्लक<sup>1</sup> में आप के वालिद<sup>2</sup> का करम<sup>3</sup> है मशहूर  
 बात में बख्श<sup>4</sup> दिए सैकड़ों बंदों के क़सूर<sup>5</sup>  
 मुझ से हैं बाग<sup>6</sup> पकड़ लेने पा आजूरदा<sup>7</sup> हुजूर<sup>8</sup>  
 बख्श दीजे तो करम से नहीं कुछ आप के दूर  
 ये तो क्योंकर कहूँ मैं लाएके ताज़ीर<sup>9</sup> नहीं  
 मगर अस्वद<sup>10</sup> से ज्यादा मिरी तकसीर<sup>11</sup> नहीं

<sup>1</sup> दुनिया

<sup>2</sup> इमाम हुसैन के वालिद यानी हज़रत अली

<sup>3</sup> मेहरबानी

<sup>4</sup> माफ़ कर दीए

<sup>5</sup> गुनाह, ग़ल्ती

<sup>6</sup> घोड़े की लगाम

<sup>7</sup> जब इमाम हुसैन का काफिला कूफ़े की तरफ जा रहा था तो हुर ने अपने एक हज़ार सवारों के लश्कर के साथ इमाम हुसैन के घोड़े की लगाम को पकड़ कर उन का रास्ता रोका लिया था जिस पर इमाम हुसैन ने गुस्से में कहा था कि हुर तुम्हारी माँ तुम्हारा ग़म मनाए। ये बात सुन कर हुर ने कहा था कि अगर कोई और ये बात कहता तो मैं इस का जवाब देता लेकिन मैं आप की माँ के मरतबे से वाकिफ़ हूँ।

<sup>8</sup> इमाम हुसैन

<sup>9</sup> माफ़ी के काबिल

<sup>10</sup> हज़रत मुहम्मद की फौज का एक सिपाही जिस ने सरकारी माल में से एक ज़िरह चुराई थी। हज़रत अली ने इस्लामी क़ानून के मुताबिक़ उस का हाथ कटवा दिया था। मगर वो हाथ कटने पर भी हज़रत अली के इंसाफ़ की तारीफ़ करता रहा। उस की ये बात अल्लाह को बहोत पसंद आई और फिर हज़रत मुहम्मद ने अल्लाह के हुक्म से उस का गुनाह माफ़ कर दिया और उस का हाथ भी जोड़ दिया।

<sup>11</sup> गुनाह

خلوق<sup>1</sup> میں آپ کے والد<sup>2</sup> کا کرم<sup>3</sup> ہے مشہور  
 بات میں بخش دیے<sup>4</sup> سیکڑوں بندوں کے قصور<sup>5</sup>  
 مجھ سے ہیں بگ<sup>6</sup> پکڑ لینے پہ آزردہ<sup>7</sup> حضور<sup>8</sup>  
 بخش دتے تو کرم سے نہیں کچھ آپ کے دور  
 یہ تو کیونکر کہوں میں لاٽق تعزیر<sup>9</sup> نہیں  
 مگر اسود<sup>10</sup> سے زیادہ مری تقصیر<sup>11</sup> نہیں

<sup>1</sup> دنیا

<sup>2</sup> امام حسین کے والد یعنی حضرت علی

<sup>3</sup> مہربانی

<sup>4</sup> معاف کر دیے

<sup>5</sup> گناہ، غلطی

<sup>6</sup> گھوڑے کی لگام

<sup>7</sup> جب امام حسین کا قافلہ کوفہ کی طرف جا رہا تھا تو حرنے اپنے ایک ہزار سواروں کے لشکر کے ساتھ امام حسین کے گھوڑے کی لگام کو پکڑ کر ان کا راستہ روک لیا تھا جس پر امام حسین نے غصے میں کہا تھا کہ حرمتہماری ماں تمہارا غم منائے۔ یہ بات سن کر حرنے کہا تھا کہ اگر کوئی اور یہ بات کہتا تو میں اس کا جواب دیتا لیکن میں آپ کی ماں کے مرتبے سے واقف ہوں۔

<sup>8</sup> امام حسین

<sup>9</sup> معافی کے قابل

<sup>10</sup> حضرت محمد کی فونج کا ایک سپاہی جس نے سرکاری ماں میں سے ایک زرد چائی تھی۔ حضرت علی نے اسلامی قانون کے مطابق اس کا ہاتھ کٹوادیا تھا۔ مگر وہ ہاتھ کٹنے پر بھی حضرت علی کی انصاف پسندی کی تعریف کرتا رہا۔ اس کی یہ بات اللہ کو بہت پسند آئی اور پھر حضرت محمد نے اللہ کے حکم سے اس کا گناہ معاف کر دیا اور اس کا ہاتھ بھی جوڑ دیا

<sup>11</sup> گناہ

अए मददगार ओ मुईन उल्जफा<sup>1</sup> अदरिकनी<sup>2</sup>  
 ऐ ख़बरगीरे<sup>3</sup> गिरोहे गुरबा<sup>4</sup> अदरिकनी  
 पांव लग्जिश<sup>5</sup> में हैं अए दस्ते खुदा<sup>6</sup> अदरिकनी  
 हाथ बांधे हूँ मैं ऐ उक्दाकुशा<sup>8</sup> अदरिकनी  
 दीजिए हुर<sup>9</sup> को सनद<sup>10</sup> नार<sup>11</sup> से आजादी की  
 आईए जल्द ख़बर लीजीए फरयादी<sup>12</sup> की

<sup>1</sup> कमज़ोरों की मदद करने वाला

<sup>2</sup> अरबी जुमला जिस का मतलब है मेरी ख़बर लीजिए

<sup>3</sup> ख़बर लेने वाला

<sup>4</sup> कमज़ोर, मुसाफ़िर। ग़रीब कि जमा गुरबा

<sup>5</sup> कांपना

<sup>6</sup> हज़रत अली का एक नाम है। पांओं और दस्त में रिआयते लफ़ज़ी

<sup>7</sup> हुर जब इमाम हुसैन के पास माफ़ी मांगने आ रहा था तो उस ने अपने बेटे से कहा था कि मेरे हाथ काट दो शायद ये देख कर इमाम हुसैन को मुझ पर रहम आ जाए और वो मुझे माफ़ कर दें लेकिन बेटे के कहने पर हुर ने अपने हाथ रस्सी से बंधवा लिए थे और मुजरिमों की तरह इमाम हुसैन के पास आया था।

<sup>8</sup> उक्दा के मतलब हैं गिरह, गांठ और कुशा खोलने को कहते हैं यानी गिरह खोलने वाला यानी मुश्किल दूर करने वाला। ये भी हज़रत अली का एक नाम है। हाथ बांधे और उक्दा कुशा में रिआयते लफ़ज़ी है

<sup>9</sup> आजादी। हुर और आजादी में रिआयते लफ़ज़ी

<sup>10</sup> सबूत

<sup>11</sup> आग यानी जहन्नुम

<sup>12</sup> फरयाद करने वाला, रो रो कर मदद मांगने वाला

اے مددگار و معین الفُعْلَة<sup>1</sup> آدِر کنی<sup>2</sup>  
 اے خبر گیر<sup>3</sup> گروہ غُربا<sup>4</sup> آدِر کنی  
 پاؤں لغزش<sup>5</sup> میں ہیں اے دستِ خدا<sup>6</sup> آدِر کنی  
 ہاتھ باندھے ہوں<sup>7</sup> میں اے عقدہ کشا<sup>8</sup> آدِر کنی  
 دیجیے حُر<sup>9</sup> کو سند<sup>10</sup> نار<sup>11</sup> سے آزادی کی  
 آئیے جلد خبر لبھیے فریادی<sup>12</sup> کی

<sup>1</sup> کمزوروں کی مدد کرنے والا

<sup>2</sup> عربی فقرہ جس کا مطلب ہے میری خبر لبھیے

<sup>3</sup> خبر لینے والا

<sup>4</sup> کمزور، مسز弗۔ غریب کی جمع غربا

<sup>5</sup> کانپنا

<sup>6</sup> حضرت علی کا ایک نام ہے۔ پاؤں اور دست میں رعایت لفظی

<sup>7</sup> حرج بامام حسین کے پاس معافی مانگنے آرہا تھا تو اس نے اپنے بیٹے سے کہا تھا کہ میرے ہاتھ کاٹ دو شاید یہ دیکھ کر امام حسین کو مجھ پر رحم آجائے اور وہ مجھے معاف کر دیں لیکن بیٹے کے کہنے پر حر نے اپنے ہاتھ رسمی سے بندھا ولیے تھے اور مجرموں کی طرح امام حسین کے پاس آیا تھا

<sup>8</sup> عقدہ کے مطلب ہیں گروہ، گانٹھ اور کشا کہتے ہیں کھولنا یعنی گردھ کھونے والا یعنی مشکل دور کرنے والا۔ یہ بھی حضرت علی کا ایک نام ہے۔ ہاتھ باندھے اور عقدہ کشا میں رعایت لفظی

<sup>9</sup> آزادی۔ حر اور آزادی میں رعایت لفظی

<sup>10</sup> ثبوت

<sup>11</sup> اگ یعنی جہنم

<sup>12</sup> فریاد کرنے والا، رورو کر مدد مانگنے والا

मेरे आमाल<sup>1</sup> में हर चंद<sup>2</sup> सरासर<sup>3</sup> है बदी<sup>4</sup>  
 हूँ गुनहगारे खुदाए अज़ली<sup>5</sup> ओ अबदी<sup>6</sup>  
 आप हैं मालिके सरकारे जनाबे अहदी<sup>7</sup>  
 अए खुदावंदे जहाँ खुज्जबेयदी खुज्जबेयदी<sup>8</sup>  
 जो तही दस्त<sup>9</sup> हैं तकते हैं शहंशाह का हाथ  
 आप का हाथ ज़माने में है अल्लाह का हाथ

<sup>1</sup>अमल की जमा। अमल मतलब इंसान के काम

<sup>2</sup>हर लेहाज़ से

<sup>3</sup>पूरी तरह, बहोत

<sup>4</sup>ख़राबी

<sup>5</sup>शुरू से

<sup>6</sup>आखिर तक

<sup>7</sup>अल्लाह की सरकार के मालिक यानी इमाम हुसैन

<sup>8</sup>अरबी जुमला जिस का मतलब है मेरा हाथ पकड़, मेरी मदद कर

<sup>9</sup>हाथ फैलाने वाले, मांगने वाले

میرے اعمال<sup>1</sup> میں ہر چند<sup>2</sup> سراسر<sup>3</sup> ہے بدی<sup>4</sup>  
 ہوں گنگار خداے ازئی<sup>5</sup> و ابدی<sup>6</sup>  
 آپ ہیں مالک سرکار جنابِ احمدی<sup>7</sup>  
 اے خدا وندِ جہاں خُذ بیدی خُذ بیدی<sup>8</sup>  
 جو تھی دست<sup>9</sup> ہیں تکتے ہیں شہنشاہ کا ہاتھ  
 آپ کا ہاتھ زمانے میں ہے اللہ کا ہاتھ

<sup>1</sup> عمل کی جمع۔ عمل مطلب انسان کے کام

<sup>2</sup> ہر لحاظ سے

<sup>3</sup> پوری طرح، بہت

<sup>4</sup> خرابی

<sup>5</sup> شروع سے

<sup>6</sup> آخر تک

<sup>7</sup> اللہ کی سرکار کے مالک یعنی امام حسین

<sup>8</sup> عربی فقرہ جس کے معنی ہیں میرا ہاتھ پکڑ، میری مدد کر

<sup>9</sup> ہاتھ پھیلانے والے، مانگنے والے

एक ये ख़स्ता<sup>1</sup> तन और दर पै जां<sup>2</sup> लाख हरीफ<sup>3</sup>  
 अए सुलेमां<sup>4</sup> कहीं पामाल<sup>5</sup> न हो मूरे<sup>6</sup> जईफ<sup>7</sup>  
 छोड़ कर आप की सरकार<sup>8</sup> कहाँ जाए नहींफ<sup>9</sup>  
 कीजिए अब नज़रे लुत्फ<sup>10</sup> कि होता हूँ ख़फीफ<sup>11</sup>  
 हूँ सरअफराज<sup>12</sup> जो इतना ही करम<sup>13</sup> हो जाय  
 नाम कंबर<sup>14</sup> के गुलामों में रकम<sup>15</sup> हो जाय

<sup>1</sup> कमज़ोर

<sup>2</sup> जान के

<sup>3</sup> दुश्मन

<sup>4</sup> एक पैगम्बर जिन की हुक्मत हर चीज़ पर थी। हज़रत सुलेमान अपने लश्कर के साथ जा रहे थे तो चूँटियों ने उन को पहचान लिया इस पर सुलेमान ने खुदा का शुक्र अदा किया कि चूँटियाँ तक उन को पहचानती हैं

<sup>5</sup> कुचलना

<sup>6</sup> चूँटी

<sup>7</sup> कमज़ोर

<sup>8</sup> दरबार

<sup>9</sup> कमज़ोर

<sup>10</sup> करम की नज़र

<sup>11</sup> शर्मिदा और बेइज्जत होना

<sup>12</sup> जिस का इंतेख़ाब किया जाए यानी ख़ास, इज्जत वाला

<sup>13</sup> मेहरबानी

<sup>14</sup> एक शहजादा जो हज़रत अली का गुलाम बन गया था

<sup>15</sup> लिख जाए

ایک یہ خستہ<sup>1</sup> تن اور در پئے جاں<sup>2</sup> لاکھ حریف<sup>3</sup>  
 اے سلیمان<sup>4</sup> کہیں پال<sup>5</sup> نہ ہو مور<sup>6</sup> ضعیف<sup>7</sup>  
 چھوڑ کر آپ کی سرکار<sup>8</sup> کہاں جائے نجیف<sup>9</sup>  
 کبھیے اب نظر لطف<sup>10</sup> کہ ہوتا ہوں خفیف<sup>11</sup>  
 ہوں سرافراز<sup>12</sup> جو اتنا ہی کرم<sup>13</sup> ہو جائے  
 نام قبر<sup>14</sup> کے غلاموں میں رقم<sup>15</sup> ہو جائے

<sup>1</sup> کمزور

<sup>2</sup> جان کے

<sup>3</sup> دشمن

ایک پیغمبر جن کی حکومت ہر چیز پر تھی۔ حضرت سلیمان اپنے شکر کے ساتھ جا رہے تھے تو چوتھیوں نے ان کو پہچان لیا۔ اس پر سلیمان نے خدا کا  
 شکر ادا کیا کہ چوتھیاں تک ان کو پہچانتی ہیں

<sup>5</sup> کچلانا

<sup>6</sup> چیونٹی

<sup>7</sup> کمزور

<sup>8</sup> دربار

<sup>9</sup> کمزور

<sup>10</sup> کرم کی نظر

<sup>11</sup> شرمندہ اور بے عزت ہونا

<sup>12</sup> جس کا انتخاب کیا جائے یعنی خاص، عزت والا

<sup>13</sup> مہربانی

<sup>14</sup> ایک شہزادہ جو حضرت علی کا غلام بن گیا تھا

<sup>15</sup> لکھ جائے

इस्तेगासा<sup>१</sup> ये क्या हुर ने जो बादीदै नम<sup>२</sup>  
 आ गया जोश में अल्लाह का दरियाए करम<sup>३</sup>  
 खुद बढ़े हाथों को फैलाए शहंशाहे उमम<sup>४</sup>  
 हुर को ये हातिफे गैबी<sup>५</sup> ने सदा<sup>६</sup> दी उस दम<sup>७</sup>  
 शुक्र कर सिक्ते रसूल उलसक्लैन<sup>८</sup> आते हैं  
 ले बहादुर तिरे लेने को हुसैन आते हैं

<sup>१</sup> मदद मांगना

<sup>२</sup> नम आँखों के साथ

<sup>३</sup> मेहरबानी

<sup>४</sup> इमाम हुसैन

<sup>५</sup> नज़र न आने वाला फरिश्ता, नज़र न आने वाली आवाज़, आसमानी आवाज़

<sup>६</sup> आवाज़

<sup>७</sup> लम्हा, घड़ी, वक्त

<sup>८</sup> हज़रत मुहम्मद का नवासा यानी इमाम हुसैन

استغاثہ<sup>1</sup> یہ کیا ہر نے جو با دیدہ نم<sup>2</sup>  
 آ گیا جوش میں اللہ کا دریائے کرم<sup>3</sup>  
 خود بڑھے ہاتھوں کو پھیلائے شہنشاہ اُمم<sup>4</sup>  
 ہر کو یہ ہاتھ غبی<sup>5</sup> نے صدا<sup>6</sup> دی اُس دم<sup>7</sup>  
 شکر کر سبیط رسول الشَّفَلَین<sup>8</sup> آتے ہیں  
 لے بہادر ترے لینے کو حسین آتے ہیں

<sup>1</sup> مدد ماننا

<sup>2</sup> نم آنکھوں کے ساتھ

<sup>3</sup> مہربانی

<sup>4</sup> امام حسین

<sup>5</sup> نظر نہ آنے والا فرشتہ، نظر نہ آنے والی آواز، آسمانی آواز

<sup>6</sup> آواز

<sup>7</sup> لمحہ، گھڑی، وقت

<sup>8</sup> حضرت محمد کا نواسی عین امام حسین

हुर ने देखा कि चले आते हैं पैदल शब्दीर<sup>1</sup>  
 दौड़ कर चूम लिए पाए<sup>2</sup> शहे<sup>3</sup> अर्श<sup>4</sup> सरीर<sup>5</sup>  
 शह<sup>6</sup> ने छाती से लगा कर कहा अए बातौकीर<sup>7</sup>  
 मैं ने बख्शी<sup>8</sup> मिरे अल्लाह ने बख्शी तक्सीर<sup>9</sup>  
 मैं रज्जामंद हूँ किस वास्ते मुज्जर<sup>10</sup> है तू  
 मुझ को अब्बासे दिलावर<sup>11</sup> के बराबर है तू

<sup>1</sup> इमाम हुसैन

<sup>2</sup> पैर

<sup>3</sup> बादशाह

<sup>4</sup> आसमान

<sup>5</sup> तख्त

<sup>6</sup> इमाम हुसैन

<sup>7</sup> इज़ज़त वाला

<sup>8</sup> माफ़ करना

<sup>9</sup> गुनाह

<sup>10</sup> बेचैन

<sup>11</sup> इमाम हुसैन के छोटे भाई और फौजे हुसैनी के अलमदार

حُر نے دیکھا کہ چلے آتے ہیں پیدل شبیر<sup>1</sup>  
 دوڑ کر چوم لیے پلے<sup>2</sup> شہ<sup>3</sup> عرش<sup>4</sup> سریر<sup>5</sup>  
 شہ<sup>6</sup> نے چھاتی سے لگا کر کہا اے با تو قیر<sup>7</sup>  
 میں نے بخشی<sup>8</sup> مرے اللہ نے بخشی تقصیر<sup>9</sup>  
 میں رضامند ہوں کس واسطے مُضطر<sup>10</sup> ہے تو  
 مجھ کو عباس دلاور<sup>11</sup> کے برابر ہے تو

<sup>1</sup> امام حسین

<sup>2</sup> پیغ

<sup>3</sup> بادشاہ

<sup>4</sup> آسمان

<sup>5</sup> تحنت

<sup>6</sup> امام حسین

<sup>7</sup> عزت والا

<sup>8</sup> معاف کرنا

<sup>9</sup> گناہ

<sup>10</sup> بے چین

<sup>11</sup> امام حسین کے چھوٹے بھائی اور فوج حسین کے علمدار

कस के क्यों बांधा है हाथों को<sup>1</sup> मैं होता हूँ ख़जिल<sup>2</sup>  
 सहल कर दें उसे गर और कोई हो मुश्किल  
 भाई आ मुझ से बगलगीर<sup>3</sup> तो हो खोल के दिल  
 ग़ाफ़िर<sup>4</sup> ओ राहिम<sup>5</sup> ओ तब्बाब<sup>6</sup> है रब्बे आदिल<sup>7</sup>  
 जुर्म सब महो<sup>8</sup> किए हक्क<sup>9</sup> ने तिरे दफ्तर<sup>10</sup> से  
 आज पैदा हुआ गोया शिकमे मादर<sup>11</sup> से

<sup>1</sup> हुर जब इमाम हुसैन के पास माफ़ी मांगने आ रहा था तो उस ने अपने बेटे से कहा था कि मेरे हाथ काट दो शायद ये देख कर इमाम हुसैन को मुझ पर रहम आ जाए और वो मुझे माफ़ कर दें लेकिन बेटे के कहने पर हुर ने अपने हाथ रस्सी से बंधवा लिए थे और मुजरिमों की तरह इमाम हुसैन के पास आया था।

<sup>2</sup> शरम आना

<sup>3</sup> गले मिलना

<sup>4</sup> गुनाह बख़्शने वाला

<sup>5</sup> रहम करने वाला

<sup>6</sup> तौबा कुबूल करने वाला

<sup>7</sup> इंसाफ़ करने वाला। ये सब अल्लाह के नाम हैं

<sup>8</sup> मिटा देना

<sup>9</sup> सच और अल्लाह सब से बड़ा सच है। अल्लाह का एक नाम

<sup>10</sup> रजिस्टर

<sup>11</sup> माँ का पेट। जब हुर ने इमाम हुसैन का रास्ता रोका था तो इमाम हुसैन ने बद दुआ दी थी कि तुम्हारी माँ तुम्हारा ग्रम मनाए। अब हुर को माफ़ कर दिया तो कहा कि आज तुम्हारा नया जन्म हुआ

کس کے کیوں باندھا ہے ہاتھوں کو<sup>1</sup> میں ہوتا ہوں خجل<sup>2</sup>  
 سہل کر دیں اُسے گر اور کوئی ہو مشکل  
 بھائی آ مجھ سے بغلگیر<sup>3</sup> تو ہو کھول کے دل  
 غافر<sup>4</sup> و راحم<sup>5</sup> و تواب<sup>6</sup> ہے رب عادل<sup>7</sup>  
 جرم سب محو<sup>8</sup> کیے حق<sup>9</sup> نے ترے دفتر<sup>10</sup> سے  
 آج پیدا ہوا گویا شکم مادر<sup>11</sup> سے

<sup>1</sup> خرجب امام حسین کے پاس معافی مانگنے آرہا تھا تو اس نے اپنے بیٹے سے کہا تھا کہ میرے ہاتھ کاٹ دو شاید یہ دیکھ کر امام حسین کو مجھ پر رحم آجائے اور وہ مجھے معاف کر دیں لیکن بیٹے کے کہنے پر حر نے اپنے ہاتھ رسمی سے بندھا لیے تھے اور مجرموں کی طرح امام حسین کے پاس آیا تھا

<sup>2</sup> شرم آنا

<sup>3</sup> گلے مانا

<sup>4</sup> گناہ بخشنے والا

<sup>5</sup> رحم کرنے والا

<sup>6</sup> توبہ قبول کرنے والا

<sup>7</sup> انصاف کرنے والا۔ یہ سب اللہ کے نام ہیں

<sup>8</sup> مثاد بینا

<sup>9</sup> سچ اور اللہ سب سے بڑا ہے۔ اللہ کا ایک نام

<sup>10</sup> رجسٹر

<sup>11</sup> ماں کا بیٹ۔ جب حر نے امام حسین کا راستہ روکا تھا تو امام حسین نے بد دعا دی تھی کہ تمہاری ماں تمہارا غم منائے۔ اب حر کو معاف کر دیا تو کہا کہ آج تمہارا نیا جنم ہوا

हुर पुकारा बेअबी अंता वा उम्मी<sup>1</sup> या शाह<sup>2</sup>  
 क़ाबिले अफ़ो<sup>3</sup> न थे बंदै आसिम<sup>4</sup> के गुनाह  
 मुझ से गुमराह को इक आन में मिल जाए ये राह<sup>5</sup>  
 सब है सदक़ा<sup>6</sup> इन्हीं क़दमों का खुदा है आगाह<sup>7</sup>  
 मेहर<sup>8</sup> ज़र्र पा जो हो नव्वरे<sup>9</sup> ताबां<sup>10</sup> हो जाय  
 आप जिस मूर<sup>11</sup> को चाहें वो सुलेमां<sup>12</sup> हो जाय

<sup>1</sup> अरबी जुमला जिस का मतलब है मेरे माँ बाप आप पर फ़िदा हों

<sup>2</sup> इमाम हुसैन

<sup>3</sup> माफ़ी के क़ाबिल

<sup>4</sup> गुनाहगार गुलाम

<sup>5</sup> गुमराह और राह में रिआयते लफ़ज़ी

<sup>6</sup> गुनाह को माफ करवाने के लिए अल्लाह की राह में कुछ कुर्बान करना जैसे ग़रीबों को खाना खिलाना

<sup>7</sup> जानने वाला

<sup>8</sup> मेहरबानी

<sup>9</sup> सूरज

<sup>10</sup> रौशन

<sup>11</sup> चूँटी

<sup>12</sup> एक पैग़म्बर जिन की हुकूमत हर चीज़ पर थी। हज़रत सुलेमान अपने लश्कर के साथ जा रहे थे तो चूँटियों ने उन को पहचान लिया इस पर सुलेमान ने खुदा का शुक्र अदा किया कि चूँटियाँ तक उन को पहचानती हैं

حُر پکارا بَلِ آنَتْ وَ أُنِي<sup>1</sup> يَا شَاه<sup>2</sup>  
 قابل عَفْوٍ<sup>3</sup> نَهْ تَحْهَ بَنَدَه آثَم<sup>4</sup> كَه گناه  
 مجھ سے گمراہ کو اک آن میں مل جائے یہ راہ<sup>5</sup>  
 سب ہے صدقہ<sup>6</sup> انھیں قدموں کا خدا ہے آگاہ<sup>7</sup>  
 مہر<sup>8</sup> ذرے پہ جو ہو نیر<sup>9</sup> تاباں<sup>10</sup> ہو جائے  
 آپ جس مور<sup>11</sup> کو چاہیں وہ سلیمان<sup>12</sup> ہو جائے

<sup>1</sup> عربی جملہ جس کا مطلب ہے میرے ماں باپ آپ پر فدا ہوں

<sup>2</sup> امام حسین

<sup>3</sup> معافی کے قابل

<sup>4</sup> گناہ گار غلام

<sup>5</sup> گمراہ اور راہ میں رعایت لفظی

<sup>6</sup> گناہ کو معاف کروانے کے لیے اللہ کی راہ میں کچھ قربان کرنا جیسے غریبوں کو کھانا کھلانا

<sup>7</sup> جانے والا

<sup>8</sup> مہربانی

<sup>9</sup> سورج

<sup>10</sup> روشن

<sup>11</sup> چیونٹی

<sup>12</sup> ایک پیغمبر حضرت سلیمان اپنے شکر کے ساتھ جا رہے تھے تو چوتھیوں نے ان کو پہچان لیا۔ اس پر سلیمان نے خدا کا شکر داکیا کہ چونٹیاں تک ان کو پہچانتی ہیں

कौन मिकदाद थे सलमान ओ अबूज़र थे कौन<sup>1</sup>  
 आप फरमाएं कि अम्मारे दिलावर<sup>2</sup> थे कौन  
 शोर आलम<sup>3</sup> में जो है मालिके अश्तर<sup>4</sup> थे कौन  
 ए खुदावंदेजहाँ हज़रते कंबर<sup>5</sup> थे कौन  
 इन्हीं कदमों का तसदुक़<sup>6</sup> था कि मुमताज़<sup>7</sup> हुए  
 इसी सरकार<sup>8</sup> के ख़लअत<sup>9</sup> से सरफराज़<sup>10</sup> हुए

<sup>1</sup> मिकदाद, सलमान, अबूज़र ये सब हज़रत मुहम्मद के ख़ास आदमी थे। ये लोग हज़रत मुहम्मद के सहाबी कहलाते हैं।

<sup>2</sup> हज़रत मुहम्मद के सहाबी

<sup>3</sup> दुनिया

<sup>4</sup> हज़रत मुहम्मद के सहाबी

<sup>5</sup> एक शाहज़ादा जो हज़रत अली का गुलाम हो गया था

<sup>6</sup> जो चीज़ खुदा की राह में कुर्बान की जाए

<sup>7</sup> चुना हुआ, ख़ास, इज़ज़त वाला

<sup>8</sup> दरबार

<sup>9</sup> बादशाह इज़ज़त देने के लिए अबा देते थे जिस को ख़लअत कहते हैं। ख़लअत बमानी इज़ज़त भी इस्तेमाल होता है।

<sup>10</sup> इज़ज़त

کون مقدار تھے سلمان و آبوزر تھے کون<sup>1</sup>  
 آپ فرمائیں کہ عمار دلاور<sup>2</sup> تھے کون  
 شور عالم<sup>3</sup> میں جو ہے مالکِ آشتہ<sup>4</sup> تھے کون  
 اے خدا وند جہاں حضرت قبر<sup>5</sup> تھے کون  
 انھیں قدموں کا تصدق<sup>6</sup> تھا کہ ممتاز<sup>7</sup> ہوئے  
 اسی سرکار<sup>8</sup> کے خلعت<sup>9</sup> سے سرفراز<sup>10</sup> ہوئے

<sup>1</sup> مقدار، سلمان، آبوزر یہ سب حضرت محمد کے خاص آدمی تھے۔ یہ لوگ حضرت محمد کے صحابی کہلاتے ہیں

<sup>2</sup> حضرت محمد کے صحابی

<sup>3</sup> دنیا

<sup>4</sup> حضرت محمد کے صحابی

<sup>5</sup> ایک شاہزادہ جو حضرت علی کا غلام ہو گیا تھا

<sup>6</sup> جو چیز خدا کی راہ میں قربان کی جائے

<sup>7</sup> چناہوا، خاص، عزت والا

<sup>8</sup> دربار

<sup>9</sup> پادشاہ عزت دینے کے لیے عبادیت تھے جسے خلعت کہتے ہیں۔ خلعت بمعنی عزت بھی استعمال ہوتا ہے

<sup>10</sup> عزت

शह<sup>1</sup> ने फरमाया कि ख़ालिक<sup>2</sup> की इनायत<sup>3</sup> है ये सब  
 दे किसी शख्स को बंदे में ये मक्तूर<sup>4</sup> है कब  
 उस मुसबिब<sup>5</sup> की इनायत के ये सारे हैं सबब<sup>6</sup>  
 वही मुनइम<sup>7</sup> वही मुहसिन<sup>8</sup> वही राजिक<sup>9</sup> वही रब<sup>10</sup>  
 अपने केसे<sup>11</sup> से न दाम<sup>12</sup> और न दिरम<sup>13</sup> देते हैं  
 जब वो ख़ालिक हमें देता है तो हम देते हैं

<sup>1</sup> इमाम हुसैन

<sup>2</sup> ख़ल्क करने वाला, पैदा करने वाला यानी अल्लाह

<sup>3</sup> मेहरबानी

<sup>4</sup> ताकत

<sup>5</sup> हर वजह की वजह। पूरी कायनात में जो कुछ भी है उन सब की कोई न कोई वजह है और उन तमाम वजूह की वजह अल्लाह है

<sup>6</sup> वजह। मुसबिब और सबब में रिआयते लफ़ज़ी

<sup>7</sup> बंजर बीहड़ इलाकों में भी जिंदगी देने वाला

<sup>8</sup> भलाई करने वाला

<sup>9</sup> खाना देने वाला

<sup>10</sup> हिफ़ाज़त करने वाला

<sup>11</sup> झोला, थैला

<sup>12</sup> क़ीमत

<sup>13</sup> चांदी का सिक्का

شہ<sup>1</sup> نے فرمایا کہ خالق<sup>2</sup> کی عنایت<sup>3</sup> ہے یہ سب  
 دے کسی شخص کو بندے میں یہ مقدور<sup>4</sup> ہے کب  
 اُس مُسِّب<sup>5</sup> کی عنایت کے یہ سارے ہیں سب<sup>6</sup>  
 وہی مُنْعِمٰ<sup>7</sup> وہی محسن<sup>8</sup> وہی رازِق<sup>9</sup> وہی رب<sup>10</sup>  
 اپنے کیسے<sup>11</sup> سے نہ دام<sup>12</sup> اور نہ درم<sup>13</sup> دیتے ہیں  
 جب وہ خالق ہمیں دیتا ہے تو ہم دیتے ہیں

<sup>1</sup> امام حسین

<sup>2</sup> خلق کرنے والا، پیدا کرنے والا یعنی اللہ

<sup>3</sup> مہربانی

<sup>4</sup> طاقت

<sup>5</sup> ہر وجہ کی وجہ۔ پوری کائنات میں جو کچھ بھی ہے ان سب کی کوئی نہ کوئی وجہ ہے اور ان تمام وجوہ کی وجہ اللہ ہے

<sup>6</sup> وجہ۔ مسبب اور سبب میں رعایت لفظی

<sup>7</sup> بخبر بیڑ علاقوں میں بھی زندگی دینے والا یعنی اللہ

<sup>8</sup> بھلائی کرنے والا

<sup>9</sup> کھانا دینے والا

<sup>10</sup> حفاظت کرنے والا یعنی خدا

<sup>11</sup> جھولنا، تھیلا

<sup>12</sup> قیمت

<sup>13</sup> چاندی کا سکہ

लाख हाथ उस के हैं देने के वो ऐसा है जब्बाद<sup>1</sup>  
 हम उसे भूलें तो भूलें वो हमें रखता है याद  
 रिज्क<sup>2</sup> वो हौसलै<sup>3</sup> हिर्स<sup>4</sup> से देता है ज्याद<sup>5</sup>  
 शुक्र करते नहीं माबूद<sup>6</sup> का इस पर भी इबाद<sup>7</sup>  
 वो ग़नी<sup>8</sup> है कि है मुहताज ज़माना उस का  
 कभी ख़ाली नहीं होता है खजाना उस का

<sup>1</sup> आज्ञाद और फ़ायदा पहुँचाने वाला

<sup>2</sup> रिज्क का मतलब खाना है और जिंदगी गुज़ारने के लिए ज़रूरत की हर चीज़ भी रिज्क कहलाती है

<sup>3</sup> कूव्वत

<sup>4</sup> ख़ाहिश

<sup>5</sup> ज्यादा

<sup>6</sup> जिस की इबादत की जाए यानी अल्लाह

<sup>7</sup> इबादत करने वाले कि जमा। माबूद और इबाद में ईहामे तज़ाद

<sup>8</sup> जिस को किसी चीज़ की चाहत या ज़रूरत न हो यानी अल्लाह। ग़नी और मुहताज में ईहामे तज़ाद

لاکھ ہاتھ اُس کے ہیں دینے کے وہ ایسا ہے جواد<sup>1</sup>  
 ہم اُسے بھولیں تو بھولیں وہ ہمیں رکھتا ہے یاد  
 رِزق<sup>2</sup> وہ حوصلہ<sup>3</sup> حرص<sup>4</sup> سے دیتا ہے زیاد<sup>5</sup>  
 شکر کرتے نہیں معبد<sup>6</sup> کا اس پر بھی عباد<sup>7</sup>  
 وہ غنی<sup>8</sup> ہے کہ ہے محتاج زمانہ اُس کا  
 کبھی خالی نہیں ہوتا ہے خزانہ اُس کا

<sup>1</sup> آزاد اور فائدہ پہنچانے والا

<sup>2</sup> رزق کا مطلب کھانا ہے اور زندگی گزارنے کے لیے ضرورت کی ہر چیز بھی رزق کہلاتی ہے

<sup>3</sup> قوت

<sup>4</sup> خواہش

<sup>5</sup> زیادہ

<sup>6</sup> جس کی عبادت کی جائے یعنی اللہ

<sup>7</sup> عبادت کرنے والے کی جمع۔ معبد اور عباد میں ایہام تضاد

<sup>8</sup> جس کو کسی چیز کی چاہت یا ضرورت نہ ہو یعنی اللہ۔ غنی اور محتاج میں ایہام تضاد

जिस कदर उस से तलब<sup>1</sup> कीजीए खुशनूद<sup>2</sup> है वो  
 साहिबे जूद<sup>3</sup> है वहाब<sup>4</sup> है महमूद<sup>5</sup> है वो  
 हाथ फैलाए जो सौ बार तो मौजूद है वो  
 बख्श देता है कि हम अब्द<sup>6</sup> हैं माबूद<sup>7</sup> है वो  
 परवरिश जुम पा भी सुबह ओ मसा<sup>8</sup> होती है  
 याँ<sup>9</sup> से होती है ख़ता<sup>10</sup> वाँ<sup>11</sup> से अता<sup>12</sup> होती है

<sup>1</sup> ख़ाहिश

<sup>2</sup> राजी रहने वाला

<sup>3</sup> सब की ज़रूरतों को पूरा करने वाला

<sup>4</sup> ज़रूरत पूरी करने वाला

<sup>5</sup> तारीफ के काबिल

<sup>6</sup> गुलाम

<sup>7</sup> जो किसी का गुलाम नहीं यानी अल्लाह

<sup>8</sup> शाम

<sup>9</sup> यहाँ

<sup>10</sup> ग़ल्ती, बुराई, गुनाह

<sup>11</sup> वहाँ

<sup>12</sup> तोहफा

جس قدر اُس سے طلب<sup>1</sup> کیجیے خوشنود<sup>2</sup> ہے وہ  
 صاحبِ جُود<sup>3</sup> ہے وہاب<sup>4</sup> ہے محمود<sup>5</sup> ہے وہ  
 ہاتھ پھیلائے جو سو بار تو موجود ہے وہ  
 بخش دیتا ہے کہ ہم عبد<sup>6</sup> ہیں معبد<sup>7</sup> ہے وہ  
 پرورش جرم پر بھی صح و مسا<sup>8</sup> ہوتی ہے  
 یاں<sup>9</sup> سے ہوتی ہے خطا<sup>10</sup> وال<sup>11</sup> سے عطا<sup>12</sup> ہوتی ہے

<sup>1</sup> خواہش

<sup>2</sup> راضی رہنے والا

<sup>3</sup> سب کی ضرورتوں کو پورا کرنے والا

<sup>4</sup> ضرورت پوری کرنے والا

<sup>5</sup> تعریف کے قابل

<sup>6</sup> غلام

<sup>7</sup> جو کسی کا غلام نہیں یعنی اللہ

<sup>8</sup> شام

<sup>9</sup> یہاں

<sup>10</sup> غلطی، برائی، گناہ

<sup>11</sup> وہاں

<sup>12</sup> تحفہ

कह के ये साथ लिए हुर को चले शाहे उमम<sup>1</sup>  
 हाथ में हाथ था मेहमान का अल्लाह रे करम<sup>2</sup>  
 रास ओ चप<sup>3</sup> कासिम<sup>4</sup>ओ अकबर<sup>5</sup> थे ज़हे शान ओ हिशम<sup>6</sup>  
 सर पा खोले हुए थे हज़रते अब्बास<sup>7</sup> अलम<sup>8</sup>  
 दूर से अहले ख़ता<sup>9</sup> तीर जो बरसाते थे  
 रुफका<sup>10</sup> साए में ढालों<sup>11</sup> के लिए आते थे

<sup>1</sup> इमाम हुसैन

<sup>2</sup> मेहरबानी

<sup>3</sup> बाएं और दाहिने

<sup>4</sup> इमाम हुसन के बेटे

<sup>5</sup> इमाम हुसैन के बेटे

<sup>6</sup> शान

<sup>7</sup> इमाम हुसैन के छोटे भाई और फौजे हुसैनी के अलमदार

<sup>8</sup> निशानी, झ़ंडा

<sup>9</sup> गुनाह। ग़ल्ती करने वाले लोग। निशाना चूकना को ख़ता करना भी कहते हैं। तीर के साथ ख़ता में रिआयते लफ़ज़ी

<sup>10</sup> साथी, दोस्त

<sup>11</sup> लोहे या मोटे चमड़े की गोल तश्तरी ऐसी जिस पर दुश्मन के वार को रोकते हैं

کہہ کے یہ ساتھ لیے ہر کو چلے شاہِ اُمم<sup>1</sup>  
 ہاتھ میں ہاتھ تھا مہمان کا اللہ رے کرم<sup>2</sup>  
 راس و چپ<sup>3</sup> قاسم<sup>4</sup> و اکبر<sup>5</sup> تھے زہے شان و حشم<sup>6</sup>  
 سر پہ کھولے ہوئے تھے حضرت عباس<sup>7</sup> علم<sup>8</sup>  
 دور سے اہل خطاب<sup>9</sup> تیر جو برساتے تھے  
 رفقا<sup>10</sup> سائے میں ڈھالوں<sup>11</sup> کے لیے آتے تھے

<sup>1</sup> امام حسین

<sup>2</sup> مہربانی

<sup>3</sup> بائیں اور دائیں

<sup>4</sup> امام حسن کے بیٹے

<sup>5</sup> امام حسین کے بیٹے

<sup>6</sup> شان

<sup>7</sup> امام حسین کے چھوٹے بھائی اور فوج حسینی کے علمدار

<sup>8</sup> نشانی، جمنڈا

<sup>9</sup> گناہ۔ غلطی کرنے والے لوگ۔ نشانہ چوکنا کو خطا کرنا بھی کہتے ہیں۔ تیر کے ساتھ خطایں رعایت لفظی

<sup>10</sup> ساتھی، دوست

<sup>11</sup> لوہے یا موٹے چڑے کی گول تشتہ ایسی جس پر دشمن کے وار کرو کتے ہیں

लाए इस इज्जत<sup>1</sup> ओ हुरमत<sup>1</sup> से जो मेहमां को इमाम<sup>2</sup>  
 बोले अब्बास<sup>3</sup> कमर खोल<sup>4</sup> अब अए नेक अंजाम  
 शह<sup>5</sup> ने फरमाया मुनासिब है कोई दम आराम  
 अर्जी की हुर ने कमर खुल्द<sup>6</sup> में खोलेगा गुलाम  
 फातेहा पढ़ के<sup>7</sup> ये शम्शीर<sup>8</sup> ओ सिपर<sup>9</sup> बांधी है  
 आज इस अज्म<sup>10</sup> पा ख़ादिम<sup>11</sup> ने कमर बांधी<sup>12</sup> है

<sup>1</sup> इज्जत

<sup>2</sup> इमाम हुसैन

<sup>3</sup> इमाम हुसैन के छोटे भाई और फौजे हुसैनी के अलमदार

<sup>4</sup> कमर खोलना एक मुहावरा है जिस का मतलब है आराम करना। यहाँ दो मतलब हैं एक तो ये कि अब कमर का पट्टा खोल कर तलवार अलग करो क्यूँकि अब हम दोस्त हैं। दूसरा मतलब ये कि अब आराम करो

<sup>5</sup> इमाम हुसैन

<sup>6</sup> जन्मत

<sup>7</sup> फातेहा पढ़ कर कोई काम करना एक मुहावरा है जिस का मतलब है आख़री फैसला कर के यानी अब इस काम को मुकम्मल करना है चाहे कुछ हो जाए।

<sup>8</sup> तलवार

<sup>9</sup> लोहे या मोटे चमड़े की गोल तश्तरी ऐसी जिस पर दुश्मन के वार को रोकते हैं

<sup>10</sup> मक्कसद

<sup>11</sup> गुलाम

<sup>12</sup> कमर बांधना एक मुहावरा है जिस का मतलब है किसी काम के लिए तैयार होना

لائے اس عزت و حرمت<sup>1</sup> سے جو مہماں کو امام<sup>2</sup>  
 بولے عباس<sup>3</sup> کمر کھوں<sup>4</sup> اب اے نیک انعام  
 شہ<sup>5</sup> نے فرمایا مناسب ہے کوئی دم آرام  
 عرض کی ہر نے کمر خُلد<sup>6</sup> میں کھولے گا غلام  
 فاطحہ پڑھ کے<sup>7</sup> یہ شمشیر<sup>8</sup> و سپر<sup>9</sup> باندھی ہے  
 آج اس عزم<sup>10</sup> پہ خادم<sup>11</sup> نے کمر باندھی<sup>12</sup> ہے

<sup>1</sup> عزت

<sup>2</sup> امام حسین

<sup>3</sup> امام حسین کے چھوٹے بھائی اور فوج حسینی کے علمدار

<sup>4</sup> کمر کھولنا محاورہ ہے جس کا مطلب ہے آرام کرنا۔ یہاں دو مطلب ہیں ایک تو یہ کہ اب کمر کا پٹا کھول کر تلوار الگ کرو کیونکہ اب ہم دوست ہیں۔ دوسرا مطلب یہ کہ اب آرام کرو

<sup>5</sup> امام حسین

<sup>6</sup> جنت

<sup>7</sup> فاطحہ پڑھ کر کوئی کام کرنا ایک محاورہ ہے جس کا مطلب ہے آخری فیصلہ کر کے یعنی اب اس کام کو مکمل کرنا ہے چاہے کچھ ہو جائے

<sup>8</sup> تلوار

<sup>9</sup> ڈھال۔ لو ہے یا موٹے چڑے کی گول تشتہ ایسی جس پر دشمن کے وار کو روکتے ہیں

<sup>10</sup> مقصد

<sup>11</sup> غلام

<sup>12</sup> کمر باندھنا ایک محاورہ ہے جس کا مطلب ہے کسی کام کے لیے تیار ہونا

है बहोत शिम्र<sup>1</sup> ओ उमर<sup>2</sup> से मुझे लड़ने की उमंग<sup>3</sup>  
 एक ही वार<sup>4</sup> में दोनों को करूँगा चौरंग<sup>5</sup>  
 लश्करे शाम<sup>6</sup> से पैहम<sup>7</sup> चले आते हैं ख़दंग<sup>8</sup>  
 शाहज़ादों की सिपर<sup>9</sup> हूँ कि इबादत है ये जंग  
 कहीं ऐसा न हो बच्चा कोई बेजां हो जाय  
 पहले ये ताजा गुलाम आप पा कुरबां हो जाय

<sup>1</sup> यज्ञीद की फौज का एक सरदार

<sup>2</sup> यज्ञीद की फौज का कमांडर। रे नाम के मुल्क का गवर्नर

<sup>3</sup> ख़ाहिश

<sup>4</sup> हमला

<sup>5</sup> चार टकड़े करना

<sup>6</sup> शाम की फौज। यानी यज्ञीद की फौज

<sup>7</sup> लगातार

<sup>8</sup> तीर। ऐसा दरख़त जिस से तीर बनाए जाते हैं

<sup>9</sup> लोहे या मोटे चमड़े की गोल तश्तरी ऐसी जिस पर दुश्मन के वार को रोकते हैं

ہے بہت شمر<sup>1</sup> و عمر<sup>2</sup> سے مجھے لڑنے کی امنگ<sup>3</sup>  
 ایک ہی وار<sup>4</sup> میں دونوں کو کروں گا پچورنگ<sup>5</sup>  
 لشکرِ شام<sup>6</sup> سے پیغم<sup>7</sup> چلے آتے ہیں خدنگ<sup>8</sup>  
 شاہزادوں کی سپر<sup>9</sup> ہوں کہ عبادت ہے یہ جنگ  
 کہیں ایسا نہ ہو بچہ کوئی بے جا ہو جائے  
 پہلے یہ تازہ غلام آپ پہ قرباں ہو جائے

<sup>1</sup> یزید کی فوج کا ایک سردار

<sup>2</sup> یزید کی فوج کا کمانڈر۔ رے نام کے ملک کا گورنر

<sup>3</sup> خواہش

<sup>4</sup> حملہ

<sup>5</sup> چار ٹکڑے کرنا

<sup>6</sup> شام کی فوج۔ یعنی یزید کی فوج۔

<sup>7</sup> لگاتار

<sup>8</sup> تیر۔ ایسا درخت جس سے تیر بنائے جاتے ہیں

<sup>9</sup> ڈھال۔ لو ہے یا موٹ چڑے کی گول تشتہ ایسی جس پر دشمن کے وار کو روکتے ہیں

शह<sup>१</sup> ने फरमाया कि दुश्वार<sup>२</sup> है फुर्कत<sup>३</sup> तेरी  
 मुझ को मर कर भी न भूलेगी मुहब्बत तेरी  
 वा दरेगा<sup>४</sup> हुई कुछ हम से न खिदमत तेरी  
 खैर फ़िरदौस<sup>५</sup> में हो जाएगी दावत तेरी  
 आज रुतबा तिरा ख़ैले<sup>६</sup> शुहदा<sup>७</sup> में होगा  
 शब को तू सुहबते<sup>८</sup> महबूबे खुदा<sup>९</sup> में होगा

<sup>१</sup> इमाम हुसैन

<sup>२</sup> मुश्किल

<sup>३</sup> जुदाई

<sup>४</sup> अफ़सोस

<sup>५</sup> जन्मत

<sup>६</sup> मजमा

<sup>७</sup> शहीद की जमा। अल्लाह की राह में मरने वाला शहीद कहलाता है

<sup>८</sup> साथ

<sup>९</sup> खुदा का दोस्त यानी हज़रत मुहम्मद

شہ<sup>۱</sup> نے فرمایا کہ دشوار<sup>۲</sup> ہے فُرقت<sup>۳</sup> تیری  
 مجھ کو مر کر بھی نہ بھولے گی محبت تیری  
 وا ڈریغا<sup>۴</sup> ہوئی کچھ ہم سے نہ خدمت تیری  
 خیر فردوس<sup>۵</sup> میں ہو جائے گی دعوت تیری  
 آج رتبہ ترا خیل<sup>۶</sup> شدما<sup>۷</sup> میں ہوگا  
 شب کو تو صحبت<sup>۸</sup> محبوب خدا<sup>۹</sup> میں ہوگا

<sup>۱</sup> امام حسین

<sup>۲</sup> مشکل

<sup>۳</sup> جدائی

<sup>۴</sup> افسوس

<sup>۵</sup> جنت

<sup>۶</sup> مجمع

<sup>۷</sup> شہید کی جمع۔ خدا کی راہ میں مرنے والا شہید کہلاتا ہے

<sup>۸</sup> ساتھ

<sup>۹</sup> خدا کا دوست یعنی حضرت محمد

तुझ पा मछकी<sup>1</sup> नहीं हफ्तुम<sup>2</sup> से जो कुछ है मिरा हाल  
 राहें हर सम्त की रोके हुए हैं अहले ज़लाल<sup>3</sup>  
 कहत<sup>4</sup> पानी का है इस दश्त<sup>5</sup> में गन्दुम<sup>6</sup> का है काल<sup>7</sup>  
 नाने जौ<sup>8</sup> का भी है मिलना किसी किरिए<sup>9</sup> में मुहाल<sup>10</sup>  
 सब को ईज़ा<sup>11</sup> अवज़े<sup>12</sup> आब ओ गिज़ा<sup>13</sup> मिलती है  
 दूध असगर<sup>14</sup> को न आबिद<sup>15</sup> को दवा मिलती है

<sup>1</sup> छुपा

<sup>2</sup> सात दिन

<sup>3</sup> ज़लील लोग, बुरे लोग

<sup>4</sup> आकाल, किसी चीज़ का न मिलना

<sup>5</sup> ज़ंगल

<sup>6</sup> एक छोटा सा फल

<sup>7</sup> किसी चीज़ का न मिलना। कहत पड़ना और काल पड़ना मुहावरे हैं जिस का मतलब है किसी चीज़ का दस्तयाब न होना। कहत और काल में ईहामे तनासुब

<sup>8</sup> जौ की रोटी। जौ एक बहोत सस्ता अनाज है

<sup>9</sup> गाँव

<sup>10</sup> मुश्किल

<sup>11</sup> तकलीफ़

<sup>12</sup> किसी चीज़ के बदले

<sup>13</sup> खाना पीना

<sup>14</sup> इमाम हुसैन का छै महीने का बेटा जो कर्बला में शहीद हुआ

<sup>15</sup> इमाम हुसैन के सब से बड़े बेटे जो सख्त बीमारी की वजह से जंग नहीं कर सके थे और कर्बला से वापस आने वाले अकेले मर्द

تجھ پر مَنْجَنِی<sup>1</sup> نہیں ہفتُم<sup>2</sup> سے جو کچھ ہے مرا حال  
 راہیں ہر سمت کی روکے ہوئے ہیں اہل ضلال<sup>3</sup>  
 قحط<sup>4</sup> پانی کا ہے اس دشت<sup>5</sup> میں گندم<sup>6</sup> کا ہے کال<sup>7</sup>  
 نانِ جو<sup>8</sup> کا بھی ہے ملنا کسی قریبے<sup>9</sup> میں محال<sup>10</sup>  
 سب کو ایذا<sup>11</sup> عوض<sup>12</sup> آب و غذا<sup>13</sup> ملتی ہے  
 دودھ اصغر<sup>14</sup> کو نہ عابد<sup>15</sup> کو دوا ملتی ہے

<sup>1</sup> چھپا

<sup>2</sup> سات دن

<sup>3</sup> ضلیل لوگ، برے لوگ

<sup>4</sup> آکال، کسی چیز کا نہ مانا

<sup>5</sup> جنگل

<sup>6</sup> ایک چھوٹا سا پھل

<sup>7</sup> کسی چیز کا نہ مانا۔ قحط پڑنا اور کال پڑنا محاورے ہیں جس کا مطلب ہے کسی چیز کا دستیاب نہ ہونا۔ قحط اور کال میں ایہام تناسب

<sup>8</sup> جو کی روئی۔ جو ایک بہت ستائناج ہے

<sup>9</sup> گاؤں

<sup>10</sup> مشکل

<sup>11</sup> تکلیف

<sup>12</sup> کسی چیز کے بدالے

<sup>13</sup> کھانا بینا

<sup>14</sup> امام حسین کا چھ مینے کا پیٹا جو کربلا میں شہید ہوا

<sup>15</sup> امام حسین کے سب سے بڑے بیٹے جو سخت بیماری کی وجہ سے جنگ نہیں کر سکتے تھے اور کربلا سے واپس آنے والے اکیلے مرد

हुर ने रो कर सरे तस्लीम<sup>1</sup> द्युकाया ब अदब  
 शह<sup>2</sup> ने रुमाल रखा आँखों पा रोने लगे सब  
 जब चढ़ा घोड़े पा वो आशिके सुल्ताने अरब<sup>3</sup>  
 शाह<sup>4</sup> बोले कि अजब दोस्त छुटा हाए ग़ज़ब  
 दम ब दम याँ<sup>5</sup> से जो आवाज़े बुकां<sup>6</sup> जाती थी  
 गिरयै<sup>7</sup> आले मुहम्मद<sup>8</sup> की सदा<sup>9</sup> आती थी

<sup>1</sup> अदब। तस्लीम करना के मानी हैं कुबूल करना

<sup>2</sup> इमाम हुसैन

<sup>3</sup> इमाम हुसैन

<sup>4</sup> इमाम हुसैन

<sup>5</sup> यहाँ

<sup>6</sup> रोने की आवाज़

<sup>7</sup> रोना

<sup>8</sup> हज़रत मुहम्मद के घर वाले

<sup>9</sup> आवाज़

خُر نے رو کر سر تسلیم<sup>1</sup> جھکایا بہ ادب  
 شہ<sup>2</sup> نے رومال رکھا آنکھوں پہ رونے لگے سب  
 جب چڑھا گھوڑے پہ وہ عاشق سلطان عرب<sup>3</sup>  
 شاہ<sup>4</sup> بولے کہ عجب دوست چھٹا ہائے غضب  
 دم بہ دم یاں<sup>5</sup> سے جو آواز بُکا<sup>6</sup> جاتی تھی  
 گریئہ<sup>7</sup> آل محمد<sup>8</sup> کی صدا<sup>9</sup> آتی تھی

<sup>1</sup> ادب۔ تسلیم کرنا کے معنی ہیں قبول کرنا

<sup>2</sup> امام حسین

<sup>3</sup> امام حسین

<sup>4</sup> امام حسین

<sup>5</sup> یہاں

<sup>6</sup> رونے کی آواز

<sup>7</sup> رونا

<sup>8</sup> حضرت محمد کے گھروالے

<sup>9</sup> آواز

हुर चला फौजे मुखालिफ<sup>1</sup> पा उड़ा कर तौसन<sup>2</sup>  
 चौकड़ी<sup>3</sup> भूल गए जिस की तगापो<sup>4</sup> से हिरन  
 वो जलाल<sup>5</sup> और वो शौकत<sup>6</sup> वो ग़ज़ब की चितवन<sup>7</sup>  
 हाथ में तेग<sup>8</sup> कमां<sup>9</sup> दोश<sup>10</sup> पा बर<sup>11</sup> में जौशन<sup>12</sup>  
 दो सिरे दोश पा शिमले<sup>13</sup> के जो बल खाते थे  
 काकुले<sup>14</sup> हूर के सब पेंच<sup>15</sup> खुले जाते थे

<sup>1</sup> दुश्मन की फौज यानी यज्ञीद की फौज

<sup>2</sup> घोड़ा

<sup>3</sup> जब घोड़ा चारों पैरों को जोड़ कर तेज़ दौड़ता है

<sup>4</sup> फुर्ती

<sup>5</sup> गुस्से में जब बहादुर आदमी का चेहरा तमतमाता है तो एक शान सी आ जाती है उसे जलाल कहते हैं

<sup>6</sup> शान

<sup>7</sup> देखने का अंदाज़

<sup>8</sup> तलवार

<sup>9</sup> कमान

<sup>10</sup> कंधा

<sup>11</sup> जिस्म के ऊपर का हिस्सा यानी सीना

<sup>12</sup> बक्तर। लोहे या चमड़े का बना हुआ सीने पर पहनने का लिबास

<sup>13</sup> एक तरह की पगड़ी

<sup>14</sup> बाल, जुल्फ़

<sup>15</sup> बाल में पड़ने वाले बल। ये बालों की खूबसूरती की निशानी है

حُر چلا فوجِ مخالف<sup>1</sup> پر اڑا کر تو سن<sup>2</sup>  
 چوکڑی<sup>3</sup> بھول گئے جس کی تگاپو<sup>4</sup> سے ہرن  
 وہ جلال<sup>5</sup> اور وہ شوکت<sup>6</sup> وہ غضب کی چتون<sup>7</sup>  
 ہاتھ میں تنخ<sup>8</sup> کمان<sup>9</sup> دوش<sup>10</sup> پر برابر<sup>11</sup> میں جوش<sup>12</sup>  
 دو سرے دوش پر شملے<sup>13</sup> کے جو بل کھاتے تھے  
 کاکل<sup>14</sup> حور کے سب پیچ<sup>15</sup> کھلے جاتے تھے

<sup>1</sup> دشمن کی فوج یعنی یزید کی فوج

<sup>2</sup> گھوڑا

<sup>3</sup> جب گھوڑا چاروں پیروں کو جوڑ کر تیز دوڑتا ہے

<sup>4</sup> پھرتی

<sup>5</sup> غصے میں جب بہادر آدمی کا چہرہ تمتمتا ہے تو ایک شان سی آجائی ہے اسے جلال کہتے ہیں

<sup>6</sup> شان

<sup>7</sup> دیکھنے کا انداز

<sup>8</sup> تکوار

<sup>9</sup> کمان

<sup>10</sup> کندھا

<sup>11</sup> جسم کے اوپر کا حصہ یعنی سینہ

<sup>12</sup> بکتر۔ لوہے یا چڑے کا بنایا ہوا سینے پر پہننے کا لباس

<sup>13</sup> ایک طرح کی پگڑی

<sup>14</sup> بال، خلف

<sup>15</sup> بال میں پٹنے والے بل۔ یہ بالوں کی خوبصورتی کی نشانی ہے۔

ज़ोर<sup>1</sup> बाजू<sup>2</sup> का नुमायां<sup>3</sup> था भरे शानों<sup>4</sup> से  
 दस्ते<sup>5</sup> फौलाद दबा जाता था दस्तानों<sup>6</sup> से  
 बरछियों<sup>7</sup> उड़ता था दब दब के फरस<sup>8</sup> रानों से  
 आँख लड़ जाती<sup>9</sup> थी दरिया के निगहबानों<sup>10</sup> से  
 खोदे रुमी<sup>11</sup> की जो ज़ौ<sup>12</sup> ता बा फ़लक<sup>13</sup> जाती थी  
 चश्मे खुरशीद<sup>14</sup> में बिजली सी चमक जाती थी

<sup>1</sup> ताक्त

<sup>2</sup> हाथ

<sup>3</sup> ज़ाहिर

<sup>4</sup> कंधा

<sup>5</sup> फौलाद लोहे को कहते हैं। ताक्त के मानी में भी इस्तेमाल होता है। यहाँ दस्ते फौलाद का मतलब मज़बूत लोहे जैसे हाथ

<sup>6</sup> सिपाही जंग करते वक्त हाथों की हिफाजत के लिए लोहे के दस्ताने पहनते थे। दस्ते फौलाद और दस्ताने में ईहामे तनासुब

<sup>7</sup> एक हथियार जिस में लंबे से डंडे में तेज़ धारवाला फल लगा होता है। जब घोड़ा जोश में बहोत ऊँचा उछलता है तो उसे बरछियों उड़ना कहते हैं

<sup>8</sup> घोड़ा

<sup>9</sup> आँख लड़ना एक मुहावरा है जिस का मतलब है देखना, खास कर जब दो दुश्मन एक दूसरे को देखते हैं

<sup>10</sup> हिफाजत करने वाला

<sup>11</sup> जंग में सर पर पहनने वाली लोहे की टोपी। खोदे रुमी बड़ी टोपी होती थी जो सर और गर्दन को ढक लेती थी

<sup>12</sup> चमक

<sup>13</sup> आसमान

<sup>14</sup> सूरज की आँख

زور<sup>1</sup> بازو<sup>2</sup> کا نمایاں<sup>3</sup> تھا بھرے شانوں<sup>4</sup> سے  
 دستِ فولاد<sup>5</sup> دبا جاتا تھا دستانوں<sup>6</sup> سے  
 برچھیوں<sup>7</sup> اڑتا تھا دب دب کے فرس<sup>8</sup> رانوں سے  
 آنکھِ اڑ جاتی<sup>9</sup> تھی دریا کے نگہبانوں<sup>10</sup> سے  
 خود<sup>11</sup> رومی کی جو ضو<sup>12</sup> تا بہ فلک<sup>13</sup> جاتی تھی  
 چشمِ خورشید<sup>14</sup> میں بجلی سی چمک جاتی تھی

<sup>1</sup> طاقت

<sup>2</sup> ہاتھ

<sup>3</sup> ظاہر

<sup>4</sup> کندھا

<sup>5</sup> فولادو ہے کو کہتے ہیں۔ طاقت کے معنی میں بھی استعمال ہوتا ہے۔ یہاں دستِ فولاد کا مطلب ہے مضبوط لو ہے جیسے ہاتھ

<sup>6</sup> سپاہی جنگ کرتے وقت ہاتھوں کی حفاظت کے لیے لو ہے کے دستانے پہنچتے تھے۔ دستِ فولاد اور دستانوں میں ایہام تناسب

<sup>7</sup> ایک تھیمار جس میں لمبے سے ڈنڈے میں تیز دھار والا پھل لگا ہوتا ہے۔ جب گھوڑا جوش میں بہت اونچا چھلتا ہے تو اسے برچھیوں اڑنا کہتے ہیں

<sup>8</sup> گھوڑا

<sup>9</sup> آنکھِ اڑنا محاورہ ہے جس کا مطلب ہے دیکھنا، خاص کر جب دو شمن ایک دوسرے کو دیکھتے ہیں

<sup>10</sup> حفاظت کرنے والا

<sup>11</sup> جنگ میں سر پر پہننے والی لو ہے کی ٹوپی۔ خود رومی بڑی ٹوپی جو سراور گردان کو ڈھک لیتی ہے

<sup>12</sup> چمک

<sup>13</sup> آسمان

<sup>14</sup> سورج کی آنکھ

नैज्जए<sup>1</sup> हुर की सिनां<sup>2</sup> पर न ठहरती थी निगाह<sup>3</sup>  
 था ये ज़ाहिर कि निकाले हैं ज़बां मारे स्याह<sup>4</sup>  
 कब्जाए तेज़<sup>5</sup> पा रखे थी सरे अज्ज<sup>6</sup> पनाह<sup>7</sup>  
 आफताबी<sup>8</sup> वो सिपर<sup>9</sup> जिस से ख़जिल<sup>10</sup> गरदए माह<sup>11</sup>  
 क़दर अंदाज़ों<sup>12</sup> को जानों के उधर लाले<sup>13</sup> थे  
 तीर तिरकश<sup>14</sup> में न थे आग के परकाले<sup>15</sup> थे

<sup>1</sup> एक हथियार जिस में लंबे से डंडे में तेज़ धारवाला फल लगा होता है

<sup>2</sup> नैज़े के आगे लगा तेज़ धार का फल। पूरे नैज़े को भी कहते हैं

<sup>3</sup> नज़र न ठहरना एक मुहावरा है जिस का मतलब है कोई चीज़ इतनी खूबसूरत है कि उसे पूरी तरह देख नहीं सकते। यहाँ ये मतलब है कि नैज़े की सिनां इतनी चमक रही थी कि उसे देखना मुश्किल था

<sup>4</sup> काला सांप

<sup>5</sup> तलवार पकड़ने का हिस्सा

<sup>6</sup> आजिज़ी यानी मजबूरी

<sup>7</sup> बचने, हिफाज़त की जगह

<sup>8</sup> ऐसी ढाल जिस के चारों तरफ नोकें निकली होती थीं ये सूरज की शक्ल की होती थी

<sup>9</sup> लोहे या मोटे चमड़े की गोल तश्तरी ऐसी जिस पर दुश्मन के बार को रोकते हैं

<sup>10</sup> शर्मना

<sup>11</sup> चाँद के चारों तरफ का फैला हुआ हाला

<sup>12</sup> तीर चलाने वाले

<sup>13</sup> जान के लाले होना एक मुहावरा है जिस का मतलब है जान का ख़तरा होना, किसी काम का बहोत मुश्किल होना

<sup>14</sup> तीर रखने का डिब्बा

<sup>15</sup> आग का शोला, बहोत तेज़

نیزہ<sup>1</sup> مر کی سناء<sup>2</sup> پر نہ ٹھرتی تھی نگاہ<sup>3</sup>  
 تھا یہ ظاہر کہ نکالے ہے زبان مار سیاہ<sup>4</sup>  
 قبضہ تنغ<sup>5</sup> پر رکھے تھی سر عجز<sup>6</sup> پناہ<sup>7</sup>  
 آفتابی<sup>8</sup> وہ سپر<sup>9</sup> جس سے خجل<sup>10</sup> گرداہ ماہ<sup>11</sup>  
 قدر اندازوں<sup>12</sup> کو جانوں کے اُدھر لائے<sup>13</sup> تھے  
 تیر ترکش<sup>14</sup> میں نہ تھے آگ کے پر کالے<sup>15</sup> تھے

<sup>1</sup> لمبے ڈنڈے کے ایک سرے پر تیز دھار والا لوہہ کا پھل لگا ہوتا ہے

<sup>2</sup> تیز دھار کا پھل، پورے نیزے کو بھی کہتے ہیں

<sup>3</sup> نظر نہ ٹھہرنا ایک محاورہ ہے جس کا مطلب ہے کوئی چیز اتنی خوبصورت ہے کہ اسے پوری طرح دیکھ نہیں سکتے۔ یہاں یہ مطلب ہے کہ نیزے کی سناء اتنی چک رہی تھی کہ اسے دیکھنا مشکل تھا

<sup>4</sup> کلاسانپ

<sup>5</sup> تلوار پکڑنے کا حصہ

<sup>6</sup> عاجزی یعنی مجبوری

<sup>7</sup> بچنے، حفاظت کی جگہ

<sup>8</sup> ایک ڈھال جس کے چاروں طرف نوکیں نکلی ہوتی تھیں یہ سورج کی شکل کی ہوتی تھی

<sup>9</sup> دشمن کا دارروکنے کے لیے لوہے یا چڑیے کی گول تشری

<sup>10</sup> شرمانا

<sup>11</sup> چاند کے چاروں طرف کا پھیلا ہوا الہ

<sup>12</sup> تیر چلانے والے

<sup>13</sup> جان کے لالے ہونا ایک محاورہ ہے جس کا مطلب ہے جان کا خطرہ ہونا، کسی کام کا بہت مشکل ہونا

<sup>14</sup> تیر کھنے کا ڈبا

<sup>15</sup> آگ کا شولہ، بہت تیز

## مطالع دوم<sup>2</sup>      مطالع دوم<sup>1</sup>

<sup>1</sup> वो शेर जिस के दोनों मिसरे हम क़ाफ़िया और हम रदीफ़ हों उसे मतला कहते हैं। मतला उमूमन पहला शेर होता है। मर्सिए में जब एक नया बाब chapter शुरू करते हैं तो उस की निशानी मतला दोम लिख कर कर दी जाती है। जैसे यहाँ मीर अनीस अब हर की जंग का बयान शुरू कर रहे हैं तो इसको उन्होंने एक नया बाब बना लिया।

<sup>2</sup> وہ شعر جس کے دونوں مصرے ہم قانیہ اور ہم ردیف ہوں اسے مطالع کہتے ہیں۔ مطالع عموماً پہلا شعر ہوتا ہے۔ مرثیے میں جب ایک نیا باب chapter شروع کرتے ہیں تو اس کی نشانی مطالع دوم لکھ کر دی جاتی ہے۔ جیسے یہاں میر انیس اب حر کی جگہ کا بیان شروع کر رہے ہیں تو اس کو انہوں نے ایک نیا باب بنالیا۔

रन<sup>१</sup> में जब शह<sup>२</sup> की तरफ से हुर्रे दीदार<sup>३</sup> आया  
 किस बशाशत<sup>४</sup> से उड़ाता हुआ<sup>५</sup> राहवार<sup>६</sup> आया  
 गुल<sup>७</sup> हुआ सैय्यदे मज्जूम<sup>८</sup> का ग़मख़ार<sup>९</sup> आया  
 जाँ निसारे<sup>१०</sup> ख़लफ़े हैदरे करर<sup>११</sup> आया  
 ततुक्के<sup>१२</sup> नूर सरे राह नज़र आता है  
 जलवए कुदरते अल्लाह नज़र आता है

<sup>१</sup> जंग का मैदान

<sup>२</sup> इमाम हुसैन

<sup>३</sup> दीन वाला

<sup>४</sup> खूशी, शान

<sup>५</sup> तेज़ दौड़ता हुआ

<sup>६</sup> घोड़ा

<sup>७</sup> शोर

<sup>८</sup> इमाम हुसैन

<sup>९</sup> ग़म करने वाला

<sup>१०</sup> जान कुर्बानि करने वाला

<sup>११</sup> हज़रत अली का एक नाम हैदरे करार है। हैदरे करार का नायब यानी इमाम हुसैन

<sup>१२</sup> पर्दा

رن<sup>1</sup> میں جب شہ<sup>2</sup> کی طرف سے حُر دیندار<sup>3</sup> آیا  
 کس بَناشت<sup>4</sup> سے اڑتا ہوا<sup>5</sup> رہوار<sup>6</sup> آیا  
 غل<sup>7</sup> ہوا سید مظلوم<sup>8</sup> کا غم خوار<sup>9</sup> آیا  
 جاں ثار<sup>10</sup> خلفِ حیدر کردار<sup>11</sup> آیا  
 شتن<sup>12</sup> نور سر راہ نظر آتا ہے  
 جلوہ قدرت اللہ نظر آتا ہے

<sup>1</sup> جنگ کامیابی

<sup>2</sup> امام حسین

<sup>3</sup> دین والا

<sup>4</sup> خوشی، شان

<sup>5</sup> تیز دوڑتا ہوا

<sup>6</sup> گھوڑا

<sup>7</sup> شور

<sup>8</sup> امام حسین

<sup>9</sup> غم کرنے والا

<sup>10</sup> جان قربان کرنے والا

<sup>11</sup> حضرت علی کا ایک نام حیدر کراہ ہے۔ حیدر کراہ کا نائب یعنی امام حسین

<sup>12</sup> پردہ

आने जाने का बहादुर के करूँ क्या मङ्कूर<sup>1</sup>  
 पहले कुछ और ही जलवा था पर अब और ज़ुहूर<sup>2</sup>  
 अए ख़ोशा<sup>3</sup> रुतबए फैज़े<sup>4</sup> कदमे पाके हुजूर<sup>5</sup>  
 गुल<sup>6</sup> था आता है मलक<sup>7</sup> पहने हुए ख़लअते<sup>8</sup> नूर  
 सुहबते अहले विला<sup>9</sup> दिल को जिला<sup>10</sup> करती है  
 मिस<sup>11</sup> को इक आन<sup>12</sup> में इकसीरे<sup>13</sup> तिला<sup>14</sup> करती है

<sup>1</sup> ज़िक्र

<sup>2</sup> ज़ाहिर, सूरत

<sup>3</sup> खुश, खुशकिस्मत

<sup>4</sup> ऊँचे रुतबे वाला

<sup>5</sup> इमाम हुसैन

<sup>6</sup> शोर

<sup>7</sup> फरिश्ता

<sup>8</sup> बादशाह की तरफ से इनाम में अबा दी जाती थी जिस का मतलब इज़ज़त देना होता था। इमाम हुसैन नूरानी बादशाह हैं इसलिए उन्होंने हर को नूर की अबा दी है

<sup>9</sup> मुहब्बत करने वाला

<sup>10</sup> रौशन

<sup>11</sup> तांबा

<sup>12</sup> लम्हा, फौरन

<sup>13</sup> तांबे के बर्तन पर चांदी या सोने की परत चढ़ाने को कलई करना कहते हैं। कलई करने में जिस पाऊडर का इस्तेमाल किया जाता है उसे इकसीर कहते हैं

<sup>14</sup> सोना

آنے جانے کا بہادر کے کروں کیا نمکور<sup>1</sup>  
پہلے کچھ اور ہی جلوہ تھا پر اب اور ظہور<sup>2</sup>  
اے خوش<sup>3</sup> رتبہ فیض<sup>4</sup> قدم پاک حضور<sup>5</sup>  
گل<sup>6</sup> تھا آتا ہے ملک<sup>7</sup> پہنے ہوئے خلعت<sup>8</sup> نور  
صحتِ اہلِ ولاء<sup>9</sup> دل کو جلا<sup>10</sup> کرتی ہے  
میں<sup>11</sup> کو اک آن<sup>12</sup> میں اکسیر<sup>13</sup> طلا<sup>14</sup> کرتی ہے

<sup>1</sup> ذکر

<sup>2</sup> ظاہر، صورت

<sup>3</sup> خوش، خوش قسمت

<sup>4</sup> اوپنے رتبے والا

<sup>5</sup> امام حسین

<sup>6</sup> شور

<sup>7</sup> فرشتہ

<sup>8</sup> بادشاہ کی طرف سے انعام میں عبادی جاتی تھی جس کا مطلب عزت ہوتا تھا۔ امام حسین نورانی بادشاہ ہیں اس لیے انہوں نے حرکونور کی عبادی ہے

<sup>9</sup> محبت کرنے والے لوگ

<sup>10</sup> روشن

<sup>11</sup> تابعہ

<sup>12</sup> لمحہ، فوراً

<sup>13</sup> تابعہ کے برتن پر چاندی یا سونے کی پرت چڑھانے کو قلعی کرنا کہتے ہیں۔ قلعی کرنے میں جس پاؤڈر کا استعمال کیا جاتا ہے اسے اکسیر کہتے ہیں

<sup>14</sup> سونا

वाह क्या फैज़ा<sup>1</sup> है सरकारे शहे आलम<sup>2</sup> में  
 ज़र्राए ख़ाक को खुरशीद<sup>3</sup> किया इक दम<sup>4</sup> में  
 नूर ये हूर में देखा न बनी आदम<sup>5</sup> में  
 ये वही हुर्र जरी<sup>6</sup> है जो अभी था हम में  
 तन है खुशबु रुख़े<sup>7</sup> गुलरंग<sup>8</sup> तरो ताज़ा है  
 ख़ाक नालैने<sup>9</sup> मुबारक की अजब गाज़ा<sup>10</sup> है

<sup>1</sup>फ़ायदा

<sup>2</sup>दुनिया का बादशाह यानी इमाम हुसैन

<sup>3</sup>सूरज

<sup>4</sup>लम्हा

<sup>5</sup>इंसान

<sup>6</sup>बहादुर

<sup>7</sup>चेहरा

<sup>8</sup>फूल का रंग

<sup>9</sup>जूता

<sup>10</sup>चेहरे को खूबसूरत बनाने के लिए औरतें गुलाबी रंग का पाऊडर लगाती हैं। हुर ने माफ़ी मांगने के लिए इमाम हुसैन के जूतों पर अपना मुँह रख दिया था जिस की वजह से उस के चेहरे पर ख़ाक लगी हुई है लेकिन ये ख़ाक गाज़ा लग रही है।

واہ کیا فیض<sup>1</sup> ہے سرکار شہ عالم<sup>2</sup> میں  
 ذرہ خاک کو خورشید<sup>3</sup> کیا اک دم<sup>4</sup> میں  
 نور یہ حور میں دیکھا نہ بنی آدم<sup>5</sup> میں  
 یہ وہی حُر جری<sup>6</sup> ہے جو ابھی تھا ہم میں  
 تن ہے خوشبو رخ<sup>7</sup> گلرنگ<sup>8</sup> تر و تازہ ہے  
 خاک نعلین<sup>9</sup> مبارک کی عجب غازہ<sup>10</sup> ہے

<sup>1</sup> فائدہ

<sup>2</sup> دنیا کا بادشاہ یعنی امام حسین

<sup>3</sup> سورج

<sup>4</sup> لمحہ

<sup>5</sup> انسان

<sup>6</sup> بہادر

<sup>7</sup> چہرہ

<sup>8</sup> پھول کارنگ

<sup>9</sup> جوتا

<sup>10</sup> چہرے کو خوبصورت بنانے کے لیے عورتیں گلابی رنگ کا پاؤڈر لگاتی ہیں۔ حرّ نے معافی مانگنے کے لیے امام حسین کے جو توں پر اپنا منہر کھدیا تھا جس کی وجہ سے اس کے چہرے پر خاک لگی ہوئی ہے لیکن یہ خاک غازہ لگ رہی ہے

मेहर<sup>१</sup> ज़र्रा<sup>२</sup> है जहाँ चेहराएं रौशन ऐसा  
 चांद भी जिस से करे कस्बे ज़ीया<sup>३</sup> तन ऐसा  
 हिर्ज़<sup>४</sup> हो बाजूए दाऊद<sup>५</sup> का जौशन<sup>६</sup> ऐसा  
 होश परियों के उड़े जाते हैं तौसन<sup>७</sup> ऐसा<sup>८</sup>  
 गुलशने दहर<sup>९</sup> में लो बादे बहारी<sup>१०</sup> आई  
 काफ़<sup>११</sup> में गुल<sup>१२</sup> है सुलेमां<sup>१३</sup> की सवारी आई

<sup>१</sup> सूरज

<sup>२</sup> बेहैसियत

<sup>३</sup> रौशनी को ज़ीया कहते हैं। कस्ब करना के मानी हैं हासिल करना मतलब रौशनी हासिल करे

<sup>४</sup> पनाह मांगना

<sup>५</sup> अल्लाह के एक पैग्मबर का नाम जिन को अल्लाह ने ये मोजिज़ा दिया था कि उन के हाथ में लोहा बिल्कुल नरम हो जाता था। वो हाथ से लोहे की कड़ियाँ मोड़ मोड़ कर ज़िरह और जौशन बना लेते थे इसीलिए उन्होंने लोहे की ज़िरह बनाने को अपना पेशा बना लिया था।

<sup>६</sup> जंग में लोहे की कड़ियों से बना हुआ सीने पर पहनने वाला लिबास

<sup>७</sup> शोख़ और फुर्तिला घोड़ा

<sup>८</sup> होश उड़ना एक मुहावरा है जिस का मतलब है ताज्जुब होना। परी भी उड़ती है। तौसन के मानी उड़ने वाला यानी बहोत तेज़ दौड़ने वाला घोड़ा। होश, परी और तौसन में रिआयते लफ़ज़ी

<sup>९</sup> दुनिया, किस्मत, वक्त, ख़तरा

<sup>१०</sup> बहार के मौसम में चलने वाली हवा जो तेज़ चलती है

<sup>११</sup> काकेशीया में काफ़ नाम का एक पहाड़ है। काकेशीया की ओरतें बहोत खूबसूरत होती हैं शायद इसी वजह से काफ़ को परियों के रहने की जगह समझा जाता है

<sup>१२</sup> झोर

<sup>१३</sup> हज़रत सुलेमान एक पैग्मबर हैं जिन की हुकूमत हर चीज़ पर थी, परियों पर भी। इस तरह काफ़ और सुलेमान में एक रिश्ता है

مہر<sup>1</sup> ذرہ<sup>2</sup> ہے جہاں چہرہ روشن ایسا  
 چاند بھی جس سے کرے کسبِ ضیا<sup>3</sup> تن ایسا  
 حرز<sup>4</sup> ہو بازوے داؤد<sup>5</sup> کا جوش<sup>6</sup> ایسا  
 ہوش پریوں کے اڑے جاتے ہیں تو سن<sup>7</sup> ایسا<sup>8</sup>  
 گلشنِ دہر<sup>9</sup> میں لو باد بہاری<sup>10</sup> آئی  
 قاف<sup>11</sup> میں غل<sup>12</sup> ہے سلیمان<sup>13</sup> کی سواری آئی

<sup>1</sup> سورج

<sup>2</sup> بے حیثیت

<sup>3</sup> روشنی کو ضیا کہتے ہیں۔ کسب کرنا کے معنی ہیں حاصل کرنا مطلب روشنی حاصل کرے

<sup>4</sup> پناہ مانگنا

<sup>5</sup> اللہ کے ایک پیغمبر کا نام جن کو اللہ نے یہ مجرہ دیا تھا کہ ان کے ہاتھ میں لوہا بالکل نرم ہو جاتا تھا۔ وہ ہاتھ سے لو ہے کی کڑیاں موڑ موڑ کر زرہ اور جوش بنالیتے تھے اسی لیے انھوں نے لو ہے کی زرہ بنانے کو اپنا پیشہ بنالیا تھا۔

<sup>6</sup> جنگ میں لو ہے کی کڑیوں سے بنا ہوا سینے پر پہننے والا لباس

<sup>7</sup> شونخ اور پھر تیلا گھوڑا

<sup>8</sup> ہوش اڑنا ایک محاورہ ہے جس کا مطلب ہے تجب ہونا۔ پری بھی اڑتی ہے۔ تو سن کے معنی اڑنے یعنی بہت تیز دوڑنے والا گھوڑا۔ ہوش، پری اور تو سن میں رعایت لفظی

<sup>9</sup> دنیا، قسم، وقت، خطرہ

<sup>10</sup> بہار کے موسم میں چلنے والی ہو جو تیز چلتی ہے

<sup>11</sup> کا کیشیا میں قاف نام کا ایک پہاڑ ہے۔ کا کیشیا کی عورتیں بہت خوبصورت ہوتی ہیں شاید اسی وجہ سے قاف کو پریوں کے رہنے کی جگہ سمجھا جاتا ہے

<sup>12</sup> شور

<sup>13</sup> حضرت سلیمان ایک پیغمبر ہیں جن کی حکومت ہر چیز پر تھی، پریوں پر بھی۔ اس طرح قاف اور سلیمان میں ایک رشته ہے

हुर पुकारा कि बजा<sup>1</sup> कहते हो बेशक लारैब<sup>2</sup>  
 दामने हज़रते शब्दीर<sup>3</sup> ने ढाँपे मिरे ऐब<sup>4</sup>  
 दौलते दीं से न दामन मिरा ख़ाली है न जैब<sup>5</sup>  
 बारक अल्लाह<sup>6</sup> की देता है सदा<sup>7</sup> हातिफ़े गैब<sup>8</sup>  
 फैज़<sup>9</sup> पाकर पए<sup>10</sup> शम्शीर ज़नी<sup>11</sup> आया हूँ  
 याँ<sup>12</sup> से मुहताज गया वाँ<sup>13</sup> से गनी<sup>14</sup> आया हूँ

<sup>1</sup> सही

<sup>2</sup> बेशक। बजा, बेशक और लारैब में रिआयते लफ़ज़ी

<sup>3</sup> इमाम हुसैन

<sup>4</sup> ख़राबी, बुराई

<sup>5</sup> गरेबान

<sup>6</sup> अरबी फिकरा जिस का मतलब है खुदा की बरकत

<sup>7</sup> आवाज़

<sup>8</sup> नज़र न आने वाला फरिश्ता, आसमानी आवाज़

<sup>9</sup> फ़ायदा

<sup>10</sup> के लिए

<sup>11</sup> तलवार चलाना

<sup>12</sup> यहाँ

<sup>13</sup> वहाँ

<sup>14</sup> जिस को किसी चीज़ की ज़रूरत न हो। मुहताज और गनी में ईहामे तज़ाद

حُر پکارا کہ بجا<sup>1</sup> کہتے ہو بے شک لاریب<sup>2</sup>  
 دامن حضرت شبیر<sup>3</sup> نے ڈھانپے مرے عیب<sup>4</sup>  
 دولت دیں سے نہ دامن مرا خالی ہے نہ جیب<sup>5</sup>  
 بارک اللہ<sup>6</sup> کی دیتا ہے صد<sup>7</sup> ہاتھ غیب<sup>8</sup>  
 فیض<sup>9</sup> پاکر پچے<sup>10</sup> شمشیر زنی<sup>11</sup> آیا ہوں  
 یاں<sup>12</sup> سے محتاج گیا واں<sup>13</sup> سے غنی<sup>14</sup> آیا ہوں

<sup>1</sup> صحیح

<sup>2</sup> بے شک۔ بجا، بے شک اور لاریب میں رعایت لفظی

<sup>3</sup> امام حسین

<sup>4</sup> خرابی، برائی

<sup>5</sup> گریبان

<sup>6</sup> عربی فقرہ جس کا مطلب ہے خدا کی برکت

<sup>7</sup> آواز

<sup>8</sup> نظر نہ آنے والا فرشتہ، آسمانی آواز

<sup>9</sup> فائدہ

<sup>10</sup> کے لیے

<sup>11</sup> تلوار چلانا

<sup>12</sup> یہاں

<sup>13</sup> وہاں

<sup>14</sup> جس کو کسی چیز کی ضرورت نہ ہو۔ محتاج اور غنی میں ایہاں تقاضا

मुझ को खुरशीद<sup>1</sup> किया नूरे खुदा की जौ<sup>2</sup> ने  
 नूर बख्शा क़मरे<sup>3</sup> फ़तेमा<sup>4</sup> के परतौ<sup>5</sup> ने  
 बख्त<sup>6</sup> पाए हैं सिकन्दर<sup>7</sup> के गुलामे नौ<sup>8</sup> ने  
 गंज<sup>9</sup> वो लाया हूँ देखा जो न था खुसरौ<sup>10</sup> ने  
 दौर दौर<sup>11</sup> आज से मेरा है ज़माना मेरा  
 कभी ख़ाली नहीं होने का ख़ज़ाना मेरा

<sup>1</sup> सूरज

<sup>2</sup> चमक

<sup>3</sup> चाँद

<sup>4</sup> हज़रत मुहम्मद की बेटी का चाँद यानी इमाम हुसैन

<sup>5</sup> चमक। नूर, क़मर और परतौ में ईहामे तनासुब

<sup>6</sup> क्रिस्मत

<sup>7</sup> अज़ीमुश्शान बादशाह् यानी इमाम हुसैन

<sup>8</sup> नया

<sup>9</sup> ख़ज़ाना

<sup>10</sup> ईरान का एक बादशाह् जिस का नाम खुसरौ परवेज़ था। उस के पास आठ ऐसे ख़ज़ाने थे जिन की मिसाल दुनिया में कहीं न थी

<sup>11</sup> दौर और ज़माना में ईहामे तनासुब

مجھ کو خورشید<sup>1</sup> کیا نورِ خدا کی ضو<sup>2</sup> نے  
 نور بخشنا قمر<sup>3</sup> فاطمہ<sup>4</sup> کے پرتو<sup>5</sup> نے  
 بخت<sup>6</sup> پائے ہیں سکندر<sup>7</sup> کے غلام نو<sup>8</sup> نے  
 گنج<sup>9</sup> وہ لایا ہوں دیکھا جو نہ تھا خُسرو<sup>10</sup> نے  
 دُور دُور آج سے میرا ہے زمانہ<sup>11</sup> میرا  
 کبھی خالی نہیں ہونے کا خزانہ میرا

<sup>1</sup> سورج

<sup>2</sup> چمک

<sup>3</sup> چاند

<sup>4</sup> حضرت محمد کی بیٹی کا چاند یعنی امام حسین

<sup>5</sup> چمک۔ نور، قمر اور پرتو میں ایہام تناسب

<sup>6</sup> قسمت

<sup>7</sup> عظیم الشان بادشاہ یعنی امام حسین

<sup>8</sup> نیا

<sup>9</sup> خزانہ

<sup>10</sup> ایران کا ایک بادشاہ جس کا نام خسر و پریز تھا۔ اس کے پاس آٹھ ایسے خزانے تھے جن کی مثال دنیا میں کہیں نہ تھی

<sup>11</sup> دور اور زمانہ میں ایہام تناسب

रुखें<sup>१</sup> रौशन को मरे तकते हो क्या हसरत से  
 मल के आया हूँ मुँह अपना क़दमे हज़रत से<sup>२</sup>  
 नूर वो है जिसे देखें नज़रे ऱाबत<sup>३</sup> से  
 वाए<sup>४</sup> वो लोग जो महरूम<sup>५</sup> हैं इस दौलत से  
 मुझ को भी देख के बेदार<sup>६</sup> नहीं होते हो  
 है गज़ब आँखें तो खोले हो मगर सोते हो

<sup>१</sup> चेहरा

<sup>२</sup> हुर ने इमाम हुसैन से माफ़ी मांगने के लिए उन के पैरों पर अपना सर रख दिया था

<sup>३</sup> ख़्वाहिश, आरजू

<sup>४</sup> अफ़सोस

<sup>५</sup> महरूम होना यानी किस्मत में न होना

<sup>६</sup> जागना, होश में आना

رُخ<sup>۱</sup> روشن کو مرے تکتے ہو کیا حضرت سے  
 مل کے آیا ہوں منھ اپنا قدم حضرت سے<sup>۲</sup>  
 نور وہ ہے جسے دیکھیں نظرِ رغبت<sup>۳</sup> سے  
 والے<sup>۴</sup> وہ لوگ جو محروم<sup>۵</sup> ہیں اس دولت سے  
 مجھ کو بھی دیکھ کے بیدار<sup>۶</sup> نہیں ہوتے ہو  
 ہے غصب آنکھیں تو کھولے ہو مگر سوتے ہو

<sup>۱</sup> چہرہ

<sup>۲</sup> حر نے امام حسین سے معافی مانگنے کے لیے ان کے پیروں پر اپنا سر کھل دیا تھا

<sup>۳</sup> خواہش، آرزو

<sup>۴</sup> افسوس

<sup>۵</sup> محروم ہونا یعنی قسمت میں نہ ہونا

<sup>۶</sup> جاگنا، ہوش میں آنا

जाने सुल्ताने रिसालत<sup>1</sup> को ग़नीमत जानो<sup>2</sup>  
 पिसरे<sup>3</sup> शाहे विलायत<sup>4</sup> को ग़नीमत जानो  
 कमअरे बुरजे इमामत<sup>5</sup> को ग़नीमत जानो  
 नूरे ख़ालिक<sup>6</sup> की ज़ीयारत<sup>7</sup> को ग़नीमत जानो  
 साथ उस के बरकत<sup>8</sup> ख़ल्क<sup>9</sup> से उठ जाएगी  
 फिर जो ढूंढ़ोगे ये दौलत तो न हाथ आएगी<sup>10</sup>

<sup>1</sup> रसूलों के बाद शाह यानी हज़रत मुहम्मद की जान यानी इमाम हृसैन

<sup>2</sup> खुश क्रिस्मती समझो

<sup>3</sup> बेटा

<sup>4</sup> हज़रत अली

<sup>5</sup> इमामों में चाँद की तरह ख़ास यानी इमाम हृसैन

<sup>6</sup> अल्लाह का नूर यानी इमाम हृसैन

<sup>7</sup> दीदार, दर्शन

<sup>8</sup> मेहरबानी

<sup>9</sup> दुनिया

<sup>10</sup> हाथ न आना एक मुहावरा है जिस का मतलब है न मिलना

جانِ سلطانِ رسالت<sup>1</sup> کو غیمتِ جانو<sup>2</sup>  
 پسر<sup>3</sup> شاہِ ولایت<sup>4</sup> کو غیمتِ جانو<sup>5</sup>  
 قمرِ برجِ امامت<sup>5</sup> کو غیمتِ جانو<sup>6</sup>  
 نورِ خالق<sup>6</sup> کی زیارت<sup>7</sup> کو غیمتِ جانو<sup>6</sup>  
 ساتھِ اُس کے برکت<sup>8</sup> خلق<sup>9</sup> سے اٹھ جائے گی  
 پھر جو ڈھونڈھوگے یہ دولت تو نہ ہاتھ آئے گی<sup>10</sup>

<sup>1</sup> رسولوں کے باشاہ یعنی حضرت محمد کی جان یعنی امام حسین

<sup>2</sup> خوش قسمتی سمجھو

<sup>3</sup> پیٹا

<sup>4</sup> حضرت علی

<sup>5</sup> اماموں میں چاند کی طرح خاص یعنی امام حسین

<sup>6</sup> اللہ کا نور یعنی امام حسین

<sup>7</sup> دیدار، درشن

<sup>8</sup> مہربانی

<sup>9</sup> دنیا

<sup>10</sup> ہاتھ نہ آنا ایک محاورہ ہے جس کا مطلب ہے نہ ملنا

एक सैय्यद<sup>1</sup> को मिटा देने में है कौन सा नाम<sup>2</sup>  
 इस हवा पर हो<sup>3</sup> कि बुझ जाय चिरागे इस्लाम<sup>4</sup>  
 गर<sup>5</sup> हो दाना<sup>6</sup> तो कहो बद<sup>7</sup> है कि है नेक ये काम  
 खुशनुमा<sup>8</sup> कब है वो तस्बीह<sup>9</sup> न हो जिस में इमाम<sup>10</sup>  
 शुक्रे अहसाने जनाबे अहादी<sup>11</sup> करते हैं  
 पेशवा<sup>12</sup> से कहीं पैरो<sup>13</sup> भी बदी करते हैं

<sup>1</sup> सरदार। हज़रत मुहम्मद की बेटी फातेमा की औलाद

<sup>2</sup> बड़ा काम

<sup>3</sup> हवा पर होना एक मुहावरा है जिस का मतलब है हक्कीकत से दूर सिर्फ ख़्याल में वो भी ग़लत ख़्याल में, ग़लत फ़हमी

<sup>4</sup> चिराग बुझना एक मुहावरा है जिस का मतलब है ख़त्म हो जाना। चिरागे इस्लाम यानी इमाम हुसैन। हवा से चिराग बुझ जाता है इस लिहाज़ से दोनों मुहावरों में रिआयते लफ़ज़ी

<sup>5</sup> अगर

<sup>6</sup> अक्लमंद

<sup>7</sup> बुरा

<sup>8</sup> खूबसूरत

<sup>9</sup> इबादत में एक माला का इस्तेमाल किया जाता है जिस में सौ दाने होते हैं

<sup>10</sup> तस्बीह में सौ दाने होते हैं। ३३ दानों के बाद एक लंबा दाना होता है फिर ३४ दानों के बाद दूसरा लंबा दाना होता है। इन दोनों लंबे दानों को मकाम कहते हैं और एक सब से बड़ा दाना होता है जिस को इमाम कहते हैं। इमाम के मानी सरदार हैं। इन की वजह से तस्बीह अच्छी मालूम होती है और दूसरे किस्म के हार से अलग भी लगती है।

<sup>11</sup> अल्लाह

<sup>12</sup> आगे रहने वाला यानी लीडर

<sup>13</sup> पीछे रहने वाला यानी मानने वाला

ایک سید<sup>1</sup> کو مٹا دینے میں ہے کون سا نام<sup>2</sup>  
 اس ہوا پر ہو<sup>3</sup> کہ بھج جائے چراغِ اسلام<sup>4</sup>  
 گر<sup>5</sup> ہو دانا<sup>6</sup> تو کہو بد<sup>7</sup> ہے کہ ہے نیک یہ کام  
 خوش نما<sup>8</sup> کب ہے وہ تسبیح<sup>9</sup> نہ ہو جس میں امام<sup>10</sup>  
 شکرِ احسانِ جنابِ احمدی<sup>11</sup> کرتے ہیں  
 پیشووا<sup>12</sup> سے کہیں پیرو<sup>13</sup> بھی بدی کرتے ہیں

<sup>1</sup> سردار۔ حضرت محمد کی بیٹی کی اولاد

<sup>2</sup> بڑا کام

<sup>3</sup> ہوا پر ہونا ایک محاورہ ہے جس کا مطلب ہے حقیقت سے دور صرف خیال میں وہ بھی غلط خیال میں، غلط فہمی  
<sup>4</sup> چراغ بجھنا ایک محاورہ ہے جس کا مطلب ہے ختم ہو جانا۔ چراغِ اسلام یعنی امام حسین۔ ہوا سے چراغ بجھ جاتا ہے اس لحاظ سے دونوں محاوروں میں رعایت لفظی

<sup>5</sup> اگر

<sup>6</sup> عقلاں

<sup>7</sup> برا

<sup>8</sup> خوبصورت

<sup>9</sup> عبادت میں ایک مالا کا استعمال کیا جاتا ہے جس میں سودانے ہوتے ہیں

<sup>10</sup> تسبیح میں سودانے ہوتے ہیں۔ ۳۳ دنوں کے بعد ایک لمبادانا ہوتا ہے پھر ۳۴ دنوں کے بعد دوسرا لمبادانا ہوتا ہے ان دونوں لمبے دنوں کو مقام کہتے ہیں اور ایک سب سے لمبادانا ہوتا ہے جس کو امام کہتے ہیں۔ امام کے معنی سردار ہیں۔ ان کی وجہ سے تسبیح اچھی معلوم ہوتی ہے اور دوسرے قسم کے ہار سے الگ بھی لگتی ہے

<sup>11</sup> اللہ

<sup>12</sup> آگے رہنے والا یعنی لیڈر

<sup>13</sup> پیچے رہنے والا یعنی ماننے والا

ये सुखन<sup>1</sup> सुन के पुकारा पिसरे सादे<sup>2</sup> शरीर<sup>3</sup>  
 हाँ तरफदारे<sup>4</sup> शहे दीं<sup>5</sup> पा चलें नैज़ा<sup>6</sup> ओ तीर  
 लिए हरबों<sup>7</sup> को बढ़ा फौज का अंबोहे<sup>8</sup> कसीर<sup>9</sup>  
 फातेहा पढ़ के<sup>10</sup> जवां मर्द ने खींची शमशीर<sup>11</sup>  
 हुर का मुँह सुख्ख हुआ फौजे सितम<sup>12</sup> ज़र्द<sup>13</sup> हुई  
 शोलए तेज़ा<sup>14</sup> से बिजली की चमक गर्द हुई<sup>15</sup>

<sup>1</sup> बात

<sup>2</sup> साद का बेटा यानी उमरे साद। यज्ञीद की फौज का कमांडर

<sup>3</sup> बदमाश

<sup>4</sup> दोस्त

<sup>5</sup> दीन का बादशाह यानी इमाम हुसैन

<sup>6</sup> एक हथियार जिस में लंबे डंडे पर तेज धार वाला फल लगा होता है

<sup>7</sup> नैज़ा

<sup>8</sup> भीड़

<sup>9</sup> ज्यादा, बहोत, बड़ी तादाद

<sup>10</sup> कुरान का पहला सूरा जिस को हम्द भी कहते हैं। बरकत और कामयाबी के लिए इस को पढ़ा जाता है। फातेहा पढ़ कर कोई काम करना एक मुहावरा है जिस का मतलब है आखिरी फैसला कर के यानी अब इस फैसले से पीछे नहीं हटा जाएगा

<sup>11</sup> तलवार

<sup>12</sup> ज्ञालिम फौज यानी यज्ञीद की फौज

<sup>13</sup> ज़र्द होना एक मुहावरा है जिस का मतलब है खौफज़दा होना। सुख्ख और ज़र्द में contrast

<sup>14</sup> तलवार

<sup>15</sup> गर्द होना एक मुहावरा है जिस का मतलब है मांद पड़ना, धुंधलाना, कमज़ोर होना। शोला और बिजली में रिआयते लफ़ज़ी

یہ سخن<sup>1</sup> سُن کے پکارا پسروں سعد<sup>2</sup> شریر<sup>3</sup>  
 ہاں طرفدار<sup>4</sup> شہ دیں<sup>5</sup> پھر چلیں نیزہ<sup>6</sup> و تیر  
 لیے حربوں<sup>7</sup> کو بڑھا فوج کا انبوہ<sup>8</sup> کشیر<sup>9</sup>  
 فاتحہ پڑھ کے<sup>10</sup> جواں مرد نے کھینچی شمشیر<sup>11</sup>  
 ہر کا منھ سرخ ہوا فوج ستم<sup>12</sup> زرد<sup>13</sup> ہوئی  
 شعلہ<sup>14</sup> سے بجلی کی چمک گرد ہوئی<sup>15</sup>

<sup>1</sup> بات

<sup>2</sup> سعد کا بیٹا یعنی عمر سعد، یزید کی فوج کا کمانڈر

<sup>3</sup> بد معاش

<sup>4</sup> دوست

<sup>5</sup> دین کا بادشاہ یعنی امام حسین

<sup>6</sup> ایک ہتھیار جس میں لمبے ڈنڈے پر تیز دھار والا پھل لگا ہوتا ہے

<sup>7</sup> نیزہ

<sup>8</sup> بھیڑ

<sup>9</sup> زیادہ، بہت، بڑی تعداد

<sup>10</sup> قرآن کا پہلا سورہ حس کو سورہ حمد بھی کہتے ہیں۔ برکت اور کامیابی کے لیے اس کو پڑھا جاتا ہے۔ فاتحہ پڑھ کر کوئی کام کرنا ایک محاورہ ہے جس کا مطلب ہے آخری فیصلہ کر کے یعنی اب اس فیصلے سے پیچھے نہیں ہٹا جائے گا

<sup>11</sup> تلوار

<sup>12</sup> ظالم فوج یعنی یزید کی فوج

<sup>13</sup> زرد ہونا ایک محاورہ ہے جس کا مطلب ہے خوف زدہ ہونا۔ سرخ اور زرد میں کنڑا است (contrast)

<sup>14</sup> تلوار

<sup>15</sup> گرد ہونا ایک محاورہ ہے جس کا مطلب ہے ماند پڑنا، دھنڈھلانا، کمزور ہونا۔ شعلہ اور بجلی میں رعایت لفظی

राद<sup>1</sup> थर्रा गया नारे जो सुने ज़ैगम<sup>2</sup> के  
 उस्तुख्वां<sup>3</sup> काँप गए ज़ेरे<sup>4</sup> ज़मीं रस्तम<sup>5</sup> के  
 तहो बाला<sup>6</sup> हुई लशकर<sup>7</sup> की सफें<sup>8</sup> जम जम के  
 बर्क<sup>9</sup> शम्शीर<sup>10</sup> से डर डर के फरस<sup>11</sup> भी चमके<sup>12</sup>  
 नौबते जंग न आई थी कि दिल टूट गए<sup>13</sup>  
 बैरकें<sup>14</sup> गिर गई हाथों से निशां<sup>15</sup> छूट गए

<sup>1</sup> वो फरिश्ता जिस की आवाज़ बादल की गरज है

<sup>2</sup> शेर

<sup>3</sup> हड्डियाँ

<sup>4</sup> नीचे

<sup>5</sup> ईरान की तारीख का एक बहोत बहादुर किरदार

<sup>6</sup> बर्बाद

<sup>7</sup> फौज

<sup>8</sup> सिपाहियों की क़तारें। सफ जमना के मानी हैं लड़ने के लिए क़तार या लाईन का बनना

<sup>9</sup> विजली

<sup>10</sup> तलवार

<sup>11</sup> घोड़ा

<sup>12</sup> घोड़े का भड़कना। बर्क और चमक में ईहामे तनासुब

<sup>13</sup> दिल टूटना एक मुहावरा है जिस का मतलब है हिम्मत पस्त हो जाना

<sup>14</sup> फौज के झंडे

<sup>15</sup> झंडा

رعد<sup>1</sup> تھرا<sup>2</sup> گیا نعرے جو سے ضیغم<sup>2</sup> کے  
 اُستخواں<sup>3</sup> کانپ گئے زیر<sup>4</sup> زمیں رُستم<sup>5</sup> کے  
 تہ و بالا<sup>6</sup> ہوئیں لشکر<sup>7</sup> کی صفیں<sup>8</sup> جم جم کے  
 برق<sup>9</sup> شمشیر<sup>10</sup> سے ڈر ڈر کے فرس<sup>11</sup> بھی چمکے<sup>12</sup>  
 نوبتِ جنگ نہ آئی تھی کہ دل ٹوٹ گئے<sup>13</sup>  
 بیرقیں<sup>14</sup> گر گئیں ہاتھوں سے نشاں<sup>15</sup> چھوٹ گئے

<sup>1</sup> وہ فرشتہ جس کی آواز بادل کی گرج ہے

<sup>2</sup> شیر

<sup>3</sup> ہڈیاں

<sup>4</sup> نیچے

<sup>5</sup> ایران کی تاریخ کا ایک بہت بہادر کردار

<sup>6</sup> برباد

<sup>7</sup> فوج

<sup>8</sup> سپاہیوں کی قطاریں۔ صفحہ جنا کے معنی بین لڑنے کے لیے قطار یا لائن کا بنانا

<sup>9</sup> بجلی

<sup>10</sup> تلوار

<sup>11</sup> گھوڑا

<sup>12</sup> گھوڑے کا بھڑکنا۔ برق اور چمک میں ایہام تناسب

<sup>13</sup> دل ٹوٹنا ایک محاورہ ہے جس کا مطلب ہے ہمت پست ہو جانا

<sup>14</sup> فوج کے جھنڈے

<sup>15</sup> جھنڈا

छेड़ कर बाग<sup>1</sup> फरस<sup>2</sup> को जो ज़रा गरमाया<sup>3</sup>  
 गैज़<sup>4</sup> में आन के घोड़ा भी ग़ज़ब<sup>5</sup> कफ़<sup>6</sup> लाया  
 शेर सा फौजे मुख़ालिफ़<sup>7</sup> पा झपट कर आया  
 रौंद डाला उसे दम<sup>8</sup> में जिसे सरकश<sup>9</sup> पाया  
 उस का क्रातिल था जो दुश्मन शहे आली<sup>10</sup> का था  
 काट हर नाल<sup>11</sup> में शम्शीरे<sup>12</sup> हिलाली<sup>13</sup> का था

<sup>1</sup> लगाम। बाग छेड़ना के मतलब हैं घोड़े की लगाम को हिलाना यानी घोड़े को बढ़ने का इशारा करना

<sup>2</sup> घोड़ा

<sup>3</sup> गर्मना के मानी हैं तैयार करना

<sup>4</sup> गुस्सा

<sup>5</sup> बहोत। गैज़ और ग़ज़ब में ईहामे तनासुब

<sup>6</sup> घोड़े के मुँह से निकलने वाला फेन

<sup>7</sup> दुश्मन फौज यानी यज्ञीद की फौज

<sup>8</sup> लम्हा

<sup>9</sup> सरकशी करने वाला यानी मुख़ालेफ़त करने वाला

<sup>10</sup> इमाम हूसैन

<sup>11</sup> घोड़े के खुर में लोहे का टुकड़ा लगाया जाता है ताकि दौड़ने में घोड़ा न फिसले

<sup>12</sup> तलवार

<sup>13</sup> चाँद की सूरत वाली। घोड़ा जब किसी दुश्मन को अपने पैर से मारता था तो लगता था जैसे हिलाली तलवार का वार हुआ है

چھیڑ کر بگ<sup>1</sup> فرس<sup>2</sup> کو جو زرا گرمایا<sup>3</sup>  
 غیظ<sup>4</sup> میں آن کے گھوڑا بھی غصب<sup>5</sup> کف لایا<sup>6</sup>  
 شیر سا فوج مخالف<sup>7</sup> پہ جھپٹ کر آیا  
 روند ڈالا اُسے دم<sup>8</sup> میں جسے سرکش<sup>9</sup> پایا  
 اُس کا قاتل تھا جو دشمن شہزادی<sup>10</sup> کا تھا  
 کاٹ ہر نعل<sup>11</sup> میں شمشیر<sup>12</sup> ہلائی<sup>13</sup> کا تھا

<sup>1</sup> لگام۔ بگ چھیڑنا کے مطلب ہیں گھوڑے کی لگام کو ہلانا یعنی گھوڑے کو بڑھنے کا اشارہ کرنا

<sup>2</sup> گھوڑا

<sup>3</sup> گرمانا کے معنی ہیں تیار کرنا

<sup>4</sup> غصب

<sup>5</sup> بہت۔ غیظ اور غصب میں ایہام تناسب

<sup>6</sup> گھوڑے کے منھ سے لکنے والا بھین

<sup>7</sup> دشمن فوج یعنی یزید کی فوج

<sup>8</sup> لمحہ

<sup>9</sup> سرکشی کرنے والا یعنی مخالفت کرنے والا

<sup>10</sup> امام حسین

گھوڑے کے کھر میں لوہے کا گلکڑا الگاتے ہیں تاکہ دوڑنے میں گھوڑا نہ پھسلے<sup>11</sup>

<sup>12</sup> تلوار

<sup>13</sup> چاند کی صورت والی۔ گھوڑا جب کسی دشمن کو اپنے پیرس سے مارتا تھا تو لگتا تھا جیسے ہلائی تلوار کا دوار ہوا ہے

हश्र<sup>१</sup> बरपा था कि तेगे<sup>२</sup> हुरे जीजाह<sup>३</sup> चली  
 आग बरसाने<sup>४</sup> को बिजली सुए<sup>५</sup> जंगाह<sup>६</sup> चली  
 किस करिश्मे से वो लैलीए ज़फर<sup>७</sup> राह चली  
 गहे<sup>८</sup> थमी गह बड़ी गह रुकी गह चली  
 ज़ख्म सीनों के गरेबां की तरह फटते थे  
 चाल क्या थी कि हज़ारों के गले कटते थे

<sup>१</sup> क्रयामत के बाद सारे इंसानों को एक मैदान में जमा किया जाएगा और यह बड़े हंगामे का दिन होगा। किसी बड़ी मुसीबत के लिए हश्र बरपा होना कहते हैं

<sup>२</sup> तलवार

<sup>३</sup> बहादुर

<sup>४</sup> आग बरसना एक मुहावरा है जिस का मतलब है मुसीबत बरप होना

<sup>५</sup> की तरफ

<sup>६</sup> जंग का मैदान

<sup>७</sup> लैला से मुराद माशूक। लीले ज़फर यानी जीत की माशूक। तलवार जीतने के लिए ऐसे बढ़ रही थी जैसे आशिक अपने माशूक से मिलने के लिए एक तड़प और बेचैनी से बढ़ता है

<sup>८</sup> कभी

حشر<sup>1</sup> برپا تھا کہ تنگ<sup>2</sup> سر ذی جاہ<sup>3</sup> چلی  
 آگ برسانے<sup>4</sup> کو بجلی سوے<sup>5</sup> جنگاہ<sup>6</sup> چلی  
 کس کرشنے سے وہ لیلی ظفر<sup>7</sup> راہ چلی  
 گہہ<sup>8</sup> تھی گاہ بڑھی گاہ رکی گاہ چلی  
 زخم سینوں کے گریاں کی طرح پھٹتے تھے  
 چال کیا تھی کہ ہزاروں کے گلے کٹتے تھے

<sup>1</sup> قیامت کے بعد سارے انسانوں کو ایک میدان میں جمع کیا جائے گا اور یہ بڑے ہنگامے کا دن ہو گا۔ کسی بڑی مصیبت کے لیے حشر برپا ہونا کہتے ہیں

<sup>2</sup> توار

<sup>3</sup> بہادر

<sup>4</sup> آگ برنا ایک محاورہ ہے جس کا مطلب ہے مصیبت برپا ہونا

<sup>5</sup> کی طرف

<sup>6</sup> جنگ کامیدان

<sup>7</sup> لیلی سے مراد معشوق۔ لیلی ظفر یعنی جیت کی معشوق۔ توار جتنے کے لیے ایسے بڑھ رہی تھی جیسے عاشق اپنے معشوق سے ملنے کے لیے ایک ترپ اور بے چینی سے بڑھتا ہے

<sup>8</sup> کبھی

कीं सफें<sup>1</sup> साफ मगर मुँह की सफाई<sup>2</sup> न गई  
 कज<sup>3</sup> अदाई को न छोड़ा वो लड़ाई न गई  
 काट छाट और वो लगावट<sup>4</sup> वो रुखाई<sup>5</sup> न गई  
 सैकड़ों खून किए और कहीं आई न गई  
 शोर था बर्क<sup>6</sup> पए जलवा गरी<sup>7</sup> निकली है  
 जान लेने को अजल<sup>8</sup> बन के परी निकली है

<sup>1</sup> सिपाहियों की कतारें या लाईन

<sup>2</sup> मुँह की सफाई यानी तलवार की धार की चमक। इस मिसरे में तीन बार सफलफज्ज आया है। ये एक तरह की सनत है

<sup>3</sup> तिरछी अदा। तलवार का तिरछा चलना मतलब खास अंदाज़

<sup>4</sup> अपनाईयत

<sup>5</sup> शैरपन

<sup>6</sup> बिजली

<sup>7</sup> अंदाज़, अदा, चमकने के लिए

<sup>8</sup> मौत

کیں صفیں<sup>1</sup> صاف مگر منھ کی صفائی<sup>2</sup> نہ گئی  
 کچ ادائی<sup>3</sup> کو نہ چھوڑا وہ لڑائی نہ گئی  
 کاٹ چھانٹ اور وہ لگاؤٹ<sup>4</sup> وہ رُکھائی<sup>5</sup> نہ گئی  
 سیکڑوں خون کیے اور کہیں آئی نہ گئی  
 شور تھا برق<sup>6</sup> پئے جلوہ گری<sup>7</sup> نکلی ہے  
 جان لینے کو اجل<sup>8</sup> بن کے پری نکلی ہے

<sup>1</sup> سپاہیوں کی قطاریں، لائن

<sup>2</sup> منھ کی صفائی یعنی تلوار کی دھار کی چک۔ اس مصروع میں تین بار صفات لفظ آیا ہے یہ ایک طرح کی صنعت ہے

<sup>3</sup> ترچھی ادا۔ تلوار کا ترچھا چلانا مطلب خاص انداز

<sup>4</sup> اپنائیت

<sup>5</sup> غیر پن

<sup>6</sup> بچل

<sup>7</sup> انداز، ادا، چمکنے کے لیے

<sup>8</sup> موت

जिस तरफ दीदए<sup>1</sup> जौहर<sup>2</sup> से नज़र करती है  
 पल न गुज़रे कि सफें<sup>3</sup> ज़ेर ओ जबर<sup>4</sup> करती है  
 चश्म<sup>5</sup> हर चंद<sup>6</sup> कि पुतली<sup>7</sup> को सिपर<sup>8</sup> करती है  
 है वो तरार<sup>9</sup> कि आँखों में ये घर<sup>10</sup> करती है  
 उस के अप्सूँ<sup>11</sup> से जो साहिर<sup>12</sup> हो तो जल जाता है  
 सिहिर<sup>13</sup> परियों का इसी तरह से चल जाता है

<sup>1</sup> आँख

<sup>2</sup> अच्छी किस्म की तलवार के लोहे में गोल गोल निशान। इन ही को आँख कहा जा रहा है

<sup>3</sup> सिपाहियों की कतार या लाईन

<sup>4</sup> बबादि होना

<sup>5</sup> आँख

<sup>6</sup> हर तरह से

<sup>7</sup> आँख के दीदे का काला हिस्सा

<sup>8</sup> सिपर करना यानी हिफाज़त करना

<sup>9</sup> तेज़, चालाक

<sup>10</sup> आँखों में घर करना एक मुहावरा है जिस का मतलब है मोह लेना, जादू कर देना

<sup>11</sup> जादू

<sup>12</sup> जादूगर

<sup>13</sup> जादू

جس طرف دیدہ<sup>1</sup> جوہر<sup>2</sup> سے نظر کرتی ہے  
پل نہ گزرے کہ صفين<sup>3</sup> زیر و زبر<sup>4</sup> کرتی ہے  
چشم<sup>5</sup> ہر چند<sup>6</sup> کہ پلی<sup>7</sup> کو سپر<sup>8</sup> کرتی ہے  
ہے وہ طرار<sup>9</sup> کہ آنکھوں میں یہ گھر<sup>10</sup> کرتی ہے  
اُس کے افسوں<sup>11</sup> سے جو ساحر<sup>12</sup> ہو تو جل جاتا ہے  
سحر<sup>13</sup> پریوں کا اسی طرح سے چل جاتا ہے

<sup>1</sup> آنکھ

<sup>2</sup> اچھی قسم کی تلوار کے لوہے میں گول گول نشان۔ ان ہی کو آنکھ کہا جا رہا ہے

<sup>3</sup> سپاہیوں کی قطار یا لائن

<sup>4</sup> بر باد کرنا

<sup>5</sup> آنکھ

<sup>6</sup> ہر طرح سے

<sup>7</sup> آنکھ کے دیدے کا کالا حصہ

<sup>8</sup> سپر کرنا یعنی حفاظت کرنا

<sup>9</sup> تیز، چالاک

<sup>10</sup> آنکھوں میں گھر کرنا ایک محاورہ ہے جس کا مطلب ہے موہ لینا، جادو کر دینا

<sup>11</sup> جادو

<sup>12</sup> جادو گر

<sup>13</sup> جادو

फूँके बिजली को ये उस आग की है परकाला<sup>1</sup>  
 काट जाए तो कभी लहर<sup>2</sup> न ले फिर काला<sup>3</sup>  
 बरछियाँ<sup>4</sup> चल गई उस पर जिसे देखा भाला<sup>5</sup>  
 आ गया दाम<sup>6</sup> में जिस शख्स पा डोरा डाला<sup>7</sup>  
 इस के पानी<sup>8</sup> में कफे<sup>9</sup> मारे स्याह<sup>10</sup> घोला है  
 बाढ़<sup>11</sup> है या मलक उलमौत<sup>12</sup> ने मुँह खोला है

<sup>1</sup> शोला

<sup>2</sup> लहर लेना यानी हिलना

<sup>3</sup> सांप। सांप एक बुरा जानवर माना जाता है यहाँ सांप कह कर बुरा आदमी बताया है। सांप लहराता है इस मुनासिबत से लहर के साथ काला लाए हैं

<sup>4</sup> एक हथियार जिस में लंबे डंडे में तेज़ धार वाला फल लगा होता है। दिल या सीने पर बरछियाँ चलना एक मुहावरा है जिस का मतलब है किसी के हुस्न को देख कर दीवाना हो जाना

<sup>5</sup> देखना भालना एक मुहावरा है जिस का मतलब है समझना। बरछी को भालाल भी कहते हैं। बरछी और भाला में ईहामे तनासुब

<sup>6</sup> कैद, जादू। दाम में आना एक मुहावरा है जिस का मतलब है काबू में आना

<sup>7</sup> डोरे डालना मुहावरा है जिस का मतलब किसी को रिझाना, फंसाना। मयान में एक डोरा होता है जिस को खोल कर तलवार निकालते हैं। डोरा डालना का मतलब वार करना। डोरा डालना में रिआयते लफज़ी

<sup>8</sup> तलवार की धार को पानी भी कहते हैं

<sup>9</sup> फेन, थूक

<sup>10</sup> काला सांप जो बहोत ज़हरीला होता है। कफे मारे स्याह का मतलब है काले सांप का ज़हर

<sup>11</sup> तलवार की धार। दरिया में जब पानी बहोत बढ़ जाता है तो उसे भी बाढ़ कहते हैं। बाढ़ में जान का नुकसान होता है। तलवार की धार से भी जान का नुकसान होता है

<sup>12</sup> वो फरिश्ता जो रुह कब्ज़ करता है यानी मौत का फरिश्ता यानी मौत। बाढ़ और मलकउलमौत में रिआयते लफज़ी

پھونکے بجلی کو یہ اُس آگ کی ہے پر کالا<sup>1</sup>  
 کاٹ جائے تو کبھی لہر<sup>2</sup> نہ لے پھر کالا<sup>3</sup>  
 برچھیاں<sup>4</sup> چل گئیں اُس پر جسے دیکھا بھالا<sup>5</sup>  
 آ گیا دام<sup>6</sup> میں جس شخص پر ڈورا ڈالا<sup>7</sup>  
 اس کے پانی<sup>8</sup> میں کف<sup>9</sup> ماریسیہ<sup>10</sup> گھولा ہے  
 باڑھ<sup>11</sup> ہے یا ملک الموت<sup>12</sup> نے منھ کھولا ہے

<sup>1</sup> شولہ

<sup>2</sup> لہر لینا یعنی ہلنا

<sup>3</sup> سانپ۔ سانپ ایک برا جانور مانا جاتا ہے یہاں سانپ کہہ کر برآدمی بتایا ہے۔ سانپ لہراتا ہے اس مناسبت سے لہر کے ساتھ کالالائے ہیں ایک تھیمار جس میں لمبے سے ڈنڈے میں تیز دھار والا پھل لگا ہوتا ہے۔ دل یا سینے پر برچھیاں چنان ایک محاورہ ہے جس کا مطلب ہے کسی کے حسن کو دیکھ کر دیوانہ ہو جانا

<sup>5</sup> دیکھنا بھالنا ایک محاورہ ہے جس کا مطلب ہے جس کو سمجھنا۔ برچھی کو بھالا بھی کہتے ہیں۔ برچھی اور بھالا میں ایسا ہم تناسب

<sup>6</sup> قید، جادو۔ دام میں آنا ایک محاورہ ہے جس کا مطلب ہے قابو میں آنا

<sup>7</sup> ڈورے ڈالنا محاورہ ہے جس کا مطلب ہے کسی کو اپنی طرف مائل کرنا، پھانستا۔ میان میں ایک ڈورا ہوتا ہے جس کو کھول کر تلوار میان سے باہر نکلتے ہیں۔ اس مناسبت سے ڈورا ڈالنا کا مطلب ہے وار کرنا۔ ڈورا ڈالنا میں رعایت لفظی

<sup>8</sup> تلوار کی دھار کو پانی بھی کہتے ہیں

<sup>9</sup> پھین، تھوک

<sup>10</sup> کالا سانپ جو بہت زہریلا ہوتا ہے۔ کف ماریسیہ کا مطلب ہے کالے سانپ کا زہر

<sup>11</sup> تلوار تلوار کی دھار۔ دریا میں جب پانی بہت بڑھ جاتا ہے تو اسے باڑھ کہتے ہیں اور باڑھ آنے سے جان کا نقصان ہوتا ہے۔ تلوار کی دھار سے بھی جان کا نقصان ہوتا ہے

<sup>12</sup> وہ فرشتہ جو روح قبض کرتا ہے یعنی موت کا فرشتہ یعنی موت۔ باڑھ اور ملک الموت میں رعایت لفظی

आई जिस ग्रोल<sup>1</sup> पा लाशों से जर्मि पाट<sup>2</sup> गई  
 दस्त ओ पा<sup>3</sup> सद्र<sup>4</sup> ओ कमर गर्दन ओ सर काट गई  
 चाट<sup>5</sup> ऐसी थी लहू<sup>6</sup> की कि सफें<sup>7</sup> चाट<sup>8</sup> गई  
 देखी तेगों<sup>9</sup> की जिधर बाढ़<sup>10</sup> उसी घाट<sup>11</sup> गई  
 जिस पा जाती थी न बे जान लिए फिरती थी  
 एक बिजली थी मगर लाख जगह गिरती थी

<sup>1</sup> जमघट, भीड़

<sup>2</sup> पाट देना एक मुहावरा है जिस का मतलब है भर देना

<sup>3</sup> हाथ और पैर

<sup>4</sup> सीना

<sup>5</sup> लालच, ख़ाहिश, लत

<sup>6</sup> खून

<sup>7</sup> सिपाहियों की कतार या लाइन

<sup>8</sup> चाटना के मानी हैं खत्म करना, साफ़ करना। चाट और चाट में रिआयते लफ़ज़ी

<sup>9</sup> तलवार

<sup>10</sup> दरिया में जब पानी बहोत बढ़ जाता है तो उसे बाढ़ कहते हैं। तलवार की धार को पानी, बाढ़, घाट कहते हैं

<sup>11</sup> दरिया का किनारा। बाढ़ और घाट में रिआयते लफ़ज़ी

آئی جس نوول<sup>1</sup> پہ لاشوں سے زمیں پاٹ<sup>2</sup> گئی  
دست و پا<sup>3</sup> صدر<sup>4</sup> و کمر گردن و سر کاٹ گئی  
چاٹ<sup>5</sup> ایسی تھی لہو<sup>6</sup> کی کہ صفیں<sup>7</sup> چاٹ<sup>8</sup> گئی  
دیکھی تیغوں<sup>9</sup> کی جدھر باڑھ<sup>10</sup> اُسی گھاٹ<sup>11</sup> گئی  
جس پہ جاتی تھی نہ بے جان لیے پھرتی تھی  
ایک بجلی تھی مگر لاکھ جگہ گرتی تھی

<sup>1</sup> جگھٹ، بھیر

<sup>2</sup> پاٹ دینا ایک محاورہ ہے جس کا مطلب ہے بھر دینا

<sup>3</sup> ہاتھ اور پیر

<sup>4</sup> سینہ

<sup>5</sup> لائچ، خواہش، لت

<sup>6</sup> خون

<sup>7</sup> سپاہیوں کی قطار یا الائنس

<sup>8</sup> چانکے کے معنی ہیں ختم کرنا، صاف کرنا۔ چاٹ اور چاٹ میں رعایت لفظی

<sup>9</sup> تلوار

<sup>10</sup> دریا میں جب پانی بہت بڑھ جاتا ہے تو اسے باڑھ یا سیلا ب کہتے ہیں۔ تلوار کی دھار کو پانی، باڑھ، دھار، گھاٹ کہتے ہیں

<sup>11</sup> دریا کا کنارہ۔ باڑھ اور گھاٹ میں رعایت لفظی

गुल<sup>1</sup> नए फूले<sup>2</sup> जो बरछी<sup>3</sup> पा लगा फल<sup>4</sup> उस का  
 ज़ोर<sup>5</sup> दिखलाता था हर ज़र्ब<sup>6</sup> में कस बल<sup>7</sup> उस का  
 ढेर था ख़ाक पा काटा हुआ जंगल उस का  
 जो बढ़ा जंग को क़िस्सा हुआ फ़ैसल<sup>8</sup> उस का  
 शोर था देखिए क्यों कर ये बला टलती<sup>9</sup> है  
 इस कदर जल्द तो सैफ़ी<sup>10</sup> भी नहीं चलती है

<sup>1</sup> फूल

<sup>2</sup> फूल का खिलना

<sup>3</sup> एक हथियार जिस में लंबे डंडे में तेज़ धार वाला फल लगा होता है

<sup>4</sup> तलवार पकड़ने के हिस्से के आगे की तलवार को फल कहते हैं। तलवार पड़ने से बरछी पर निशान बन जाता था यानी एक फूल सा बन जाता था। गुल, फूलना और फल में रिआयते लफ़ज़ी

<sup>5</sup> ताक़त

<sup>6</sup> वार

<sup>7</sup> ताक़त

<sup>8</sup> क़िस्सा फ़ैसल होना यानी आख़िरी फ़ैसला होना, ख़त्म होना

<sup>9</sup> बला टलना एक मुहावरा है जिस का मतलब है मुसीबत से निजात मिलना

<sup>10</sup> सैफ़ी एक अमल या जादू है जिस का असर बहोत जल्दी और जान लेवा होता है

گل<sup>1</sup> نئے پھولے<sup>2</sup> جو برچھی<sup>3</sup> پہ لگا پھل<sup>4</sup> اُس کا  
 زور<sup>5</sup> دکھلاتا تھا ہر ضرب<sup>6</sup> میں کس بل<sup>7</sup> اُس کا  
 ڈھیر تھا خاک پہ کاملا ہوا جنگل اُس کا  
 جو بڑھا جنگ کو قصہ ہوا فیصل<sup>8</sup> اُس کا  
 شور تھا دیکھیے کیوں کر یہ بلا ٹلتی<sup>9</sup> ہے  
 اس قدر جلد تو سیفی<sup>10</sup> بھی نہیں چلتی ہے

<sup>1</sup> پھول

<sup>2</sup> پھول کا کھانا

<sup>3</sup> ایک ہتھیار جس میں لمبے سے ڈنڈے میں تیز دھار والا پھل لگا ہوتا ہے

<sup>4</sup> توار پکڑنے کے حصے کے آگے کی توار کو پھل کہتے ہیں۔ توار پکڑنے سے برچھی پر نشان بن جاتا تھا یعنی ایک پھول سا بن جاتا تھا۔ گل، پھولنا اور پھل میں رعایت لفظی

<sup>5</sup> طاقت

<sup>6</sup> وار

<sup>7</sup> طاقت

<sup>8</sup> قصہ فیصل ہونا یعنی آخری فیصلہ ہونا، ختم ہونا

<sup>9</sup> بلا ٹلتا ایک محاورہ ہے جس کا مطلب ہے مصیبت سے نجات مانا

<sup>10</sup> سیفی ایک عمل یا جادو ہے جس کا اثر بہت جلدی اور جان لیوا ہوتا ہے

जंग में तेग़<sup>1</sup> को दावा था कि यकता<sup>2</sup> मैं हूँ  
 सर उठाया था ये घोड़े ने कि अनका<sup>3</sup> मैं हूँ  
 चर्ख<sup>4</sup> कहता था कि या रब तहो बाला<sup>5</sup> मैं हूँ  
 बर्क<sup>6</sup> कहती थी कि तलवार है ये या मैं हूँ  
 किस में है ये जो तड़प ज़ेरे फ़लक<sup>7</sup> मेरी है  
 तेग करती थी इशारा ये चमक मेरी है

<sup>1</sup> तलवार

<sup>2</sup> जिस का ऐसा दूसरा न हो, अनोखा

<sup>3</sup> एक अफ़सानवी चिड़िया जिस को पकड़ा नहीं जा सकता। अनका होना एक मुहावरा है यानी ग्रायब हो जाना

<sup>4</sup> आसमान

<sup>5</sup> बर्बाद

<sup>6</sup> बिजली

<sup>7</sup> आसमान के नीचे

جنگ میں تنغ<sup>1</sup> کو دعویٰ تھا کہ کیتا<sup>2</sup> میں ہوں  
 سر اٹھایا تھا یہ گھوڑے نے کہ عنقا<sup>3</sup> میں ہوں  
 چرخ<sup>4</sup> کہتا تھا کہ یا رب تہ و بالا<sup>5</sup> میں ہوں  
 برق<sup>6</sup> کہتی تھی کہ تلوار ہے یہ یا میں ہوں  
 کس میں ہے یہ جو تڑپ زیرِ فلک<sup>7</sup> میری ہے  
 تنغ کرتی تھی اشارہ یہ چمک میری ہے

<sup>1</sup> تلوار

<sup>2</sup> جس کے ایسا دوسرا نہ ہو، انوکھا

<sup>3</sup> ایک انسانوی چڑیا جس کو پکڑنا نہیں جاسکتا۔ عنقا ہونا ایک محاورہ ہے یعنی غائب ہو جانا

<sup>4</sup> آسمان

<sup>5</sup> برباد

<sup>6</sup> بجلی

<sup>7</sup> آسمان کے نیچے

न थमी संग<sup>1</sup> से वो और न रुकी आहन<sup>2</sup> से  
 हाथ उड़ा ले गई पहुँचूँ<sup>3</sup> से तो सर गर्दन से  
 न उठी<sup>4</sup> उस की कड़ी<sup>5</sup> ज़र्ब<sup>6</sup> किसी जौशन<sup>7</sup> से  
 चल गई बादे<sup>8</sup> मुखालिफ़ जिधर आई सन से<sup>9</sup>  
 जोश तूफां का दिखा कर वो खुश उस्लूब<sup>10</sup> गई  
 खुँ के दरिया में हर इक किश्तीए तन ढूब गई

<sup>1</sup> पत्थर

<sup>2</sup> लोहा

<sup>3</sup> कलाई

<sup>4</sup> वार को जब रोकते हैं तो उस को वार उठाना कहते हैं

<sup>5</sup> सख्त, तेज़। लोहे को घुमा कर गोल घेरा बनाते हैं जिसे कड़ी कहते हैं। इन कड़ियों को आपस में जोड़ कर ज़ंजीर और जंग में पहनने का लिबास बनाते हैं जिसे ज़िरह कहते हैं

<sup>6</sup> वार

<sup>7</sup> लोहे की कड़ियों का बना हुआ सीने पर पहनने का लिबास। कड़ी और जौशन में रिआयते लफ़ज़ी

<sup>8</sup> हवा

<sup>9</sup> बहोत तेज़ी से। हवा भी सन सन चलती है। बाद और सन में रिआयते लफ़ज़ी

<sup>10</sup> अच्छे अंदाज वाली

نہ تھی سنگ<sup>1</sup> سے وہ اور نہ رکی آہن<sup>2</sup> سے  
 ہاتھ اڑا لے گئی پہنچوں<sup>3</sup> سے تو سر گردن سے  
 نہ اٹھی<sup>4</sup> اُس کی کڑی<sup>5</sup> ضرب<sup>6</sup> کسی جوش<sup>7</sup> سے  
 چل گئی باد<sup>8</sup> مخالف جدھر آئی سن سے<sup>9</sup>  
 جوش طوفان کا دکھا کر وہ خوش اسلوب<sup>10</sup> گئی  
 خون کے دریا میں ہر اک کشتنی تن ڈوب گئی

<sup>1</sup> پتھر

<sup>2</sup> لوبا

<sup>3</sup> کلائی

<sup>4</sup> وار کو جب روکتے ہیں تو اس کو وار اٹھانا کہتے ہیں  
<sup>5</sup> سخت، تیز۔ لوہے کو گھما کر گول ہلقہ بناتے ہیں اسے کڑی کہتے ہیں۔ ان کڑیوں کو آپس میں جوڑ کر زنجیر اور جگہ میں پہنچنے کا لباس بناتے ہیں جسے زرہ اور جوش کہتے ہیں۔

<sup>6</sup> وار

<sup>7</sup> لوہے کی کڑیوں کا بنا ہوا سینے پر پہنچنے کا لباس۔ کڑی اور جوش میں رعایت لفظی

<sup>8</sup> ہوا

<sup>9</sup> بہت تیزی سے۔ ہوا بھی سن سن چلتی ہے۔ باد اور سن میں رعایت لفظی

<sup>10</sup> اچھے انداز والی

कसरते<sup>1</sup> जौहरे<sup>2</sup> ज़ाती से वो गो<sup>3</sup> जाल में थी  
 पर तड़प सूरते माही<sup>4</sup> वही हर हाल में थी  
 थी चमक जाने में बिजली तो परी चाल में थी  
 कभी मिर्फ़र<sup>5</sup> में कभी सर में कभी ढाल<sup>6</sup> में थी  
 कहीं दम<sup>7</sup> लेने की मोहलत<sup>8</sup> थी न बिस्मिल<sup>9</sup> के लिए  
 थी जिगर के लिए बरछी<sup>10</sup> तो छुरी<sup>11</sup> दिल के लिए

<sup>1</sup> ज़्यादा

<sup>2</sup> तलवार में पड़े हुए गोल गोल निशान। ये अच्छे लोहे की पहचान होती है

<sup>3</sup> अगरचे

<sup>4</sup> मछली की तरह

<sup>5</sup> लोहे की कड़ियों की बनी हुई टोपी

<sup>6</sup> लोहे या मोटे चमड़े की गोल तश्तरी ऐसी जिस पर दुश्मन के वार को रोकते हैं

<sup>7</sup> सांस, जान

<sup>8</sup> मौका

<sup>9</sup> ज़ख़्मी शिकार

<sup>10</sup> एक हथियार जिस में लंबे डंडे में तेज़ धार वाला फल लगा होता है

<sup>11</sup> छोटा चाकू

کثرت<sup>1</sup> جوہر<sup>2</sup> ذات سے وہ گو<sup>3</sup> جاں میں تھی  
 پر تڑپ صورت مائی<sup>4</sup> وہی ہر حال میں تھی  
 تھی چمک جانے میں بجلی تو پری چاں میں تھی  
 کبھی معفر<sup>5</sup> میں کبھی سر میں کبھی ڈھال<sup>6</sup> میں تھی  
 کہیں دم<sup>7</sup> لینے کی مہلت<sup>8</sup> تھی نہ بُسمل<sup>9</sup> کے لیے  
 تھی جگر کے لیے برچھی<sup>10</sup> تو چھری<sup>11</sup> دل کے لیے

<sup>1</sup> زیادہ

<sup>2</sup> تواریں پڑے ہوئے گول گول نشان۔ یہ اچھے لوہے کی پیچان ہوتی ہے

<sup>3</sup> اگرچہ

<sup>4</sup> مجھلی کی طرح

<sup>5</sup> لوہے کی کڑیوں کی بنی ہوئی ٹوپی

<sup>6</sup> دشمن کا وارروکنے کے لیے لوہے یا چڑے کی گول تشری

<sup>7</sup> سانس، جان

<sup>8</sup> موقع

<sup>9</sup> زخمی شکار

<sup>10</sup> ایک ہتھیار جس میں لمبے سے ڈنڈے میں تیز دھار والا پھل لگا ہوتا ہے

<sup>11</sup> چھوٹا چاقو

सैद<sup>1</sup> करने को जिसे सूरते शहबाज़<sup>2</sup> आई  
 लाख तड़पा पा<sup>3</sup> न बेजान लिए बाज़<sup>4</sup> आई  
 गुल<sup>5</sup> हुआ शहपरे शाहीं<sup>6</sup> के तले<sup>7</sup> काज़<sup>8</sup> आई  
 उड़ गया ताएरे जां<sup>9</sup> और न आवाज़ आई  
 गरचे कब्जे में लिए थी उसे पर छोड़ दिया  
 था ज़ेबस<sup>10</sup> सैदे जुबूं<sup>11</sup> काट के सर छोड़ दिया

<sup>1</sup> कैद

<sup>2</sup> बाज़ एक शिकारी परिंदा है। शहबाज़ इसी की एक क्रिस्म है जो बाज़ से बड़ा होता है

<sup>3</sup> लेकिन। तड़पा का पा और पा में रिआयते लफज़ी

<sup>4</sup> बाज़ आना के मानी हैं छोड़ना, न करना। बाज़ एक शिकारी परिंदा है। बाज़ में रिआयते लफज़ी

<sup>5</sup> शोर

<sup>6</sup> शाहीन एक परिंदा है जो बहोत ऊँचा उड़ता है इसलिए उसे शहपरे शाहीं कहा है यानी मज़बूत परों वाला शाहीन

<sup>7</sup> नीचे, कब्जे में

<sup>8</sup> काज़ एक बत्तख़ है जिस का शिकार किया जाता है

<sup>9</sup> ताएर के मानी परिंदा। ताएरे जां यानी रुह, जान। इन चारों मिसरों में मुख्तलिफ़ परिंदों के नाम आए हैं

<sup>10</sup> सिर्फ़

<sup>11</sup> बहोत कमज़ोर और लागर शिकार

صید<sup>1</sup> کرنے کو جسے صورتِ شہباز<sup>2</sup> آئی  
 لاکھ تڑپا پہ<sup>3</sup> نہ بے جان لیے باز<sup>4</sup> آئی  
 غل<sup>5</sup> ہوا شہپر شاہین<sup>6</sup> کے تلنے<sup>7</sup> قاز<sup>8</sup> آئی  
 اُڑ گیا طائر جاں<sup>9</sup> اور نہ آواز آئی  
 گرچہ قبضے میں لیے تھی اُسے پر چھوڑ دیا  
 تھا زبس<sup>10</sup> صیدِ زبوں<sup>11</sup> کاٹ کے سر چھوڑ دیا

<sup>1</sup> قید

<sup>2</sup> بازاکیک شکاری پرندہ ہے۔ شہباز اسی کی ایک قسم ہے جو باز سے بڑا ہوتا ہے

<sup>3</sup> لیکن۔ تڑپا کا پا اور پامیں رعایت لفظی

<sup>4</sup> بازان کے معنی ہیں چھوڑنا، نہ کرنا۔ بازاکیک شکاری پرندہ ہے۔ باز میں رعایت لفظی

<sup>5</sup> شور

<sup>6</sup> شاہین ایک ایک پرندہ ہے جو بہت اونچا اڑتا ہے اس لیے اسے شہپر شاہین کہا ہے یعنی مضبوط پروں والا شاہین

<sup>7</sup> نیچے، قبضے میں

<sup>8</sup> قاز ایک بُلٹ ہے جس کا شکار کیا جاتا ہے

<sup>9</sup> طائر کے معنی پرندہ۔ طائر جاں یعنی جان، روح۔ ان چاروں مصری عوں میں مختلف پرندوں کے نام آئے ہیں

<sup>10</sup> صرف

<sup>11</sup> بہت کمزور اور لا غیر شکار

आब<sup>1</sup> ने आतिशे सोज्जां<sup>2</sup> का असर दिखलाया  
 ताब<sup>3</sup> ने मरगे मफाजात<sup>4</sup> का घर दिखलाया  
 बाढ़<sup>5</sup> ने जादए<sup>6</sup> सहराए<sup>7</sup> सकर<sup>8</sup> दिखलाया  
 घाट<sup>9</sup> ने आईनए फतह ओ ज़फर<sup>10</sup> दिखलाया  
 तेग कहती थी दरे फतह<sup>11</sup> की मिफ्ताह<sup>12</sup> हूँ मैं  
 कौल<sup>13</sup> कब्जे<sup>14</sup> का ये था काबिजे<sup>15</sup> अरवाह<sup>16</sup> हूँ मैं

<sup>1</sup> तलवार की धार, पानी

<sup>2</sup> जलती हुई आग। आब और आतिश में ईहामे तज्जाद

<sup>3</sup> तलवार की धार, ज़ोर, तेज़

<sup>4</sup> नागहानी मौत, अटल मौत

<sup>5</sup> तलवार की धार। दरिया में जब पानी बढ़ जाता है तो उसे बाढ़ या सैलाब कहते हैं

<sup>6</sup> रास्ता

<sup>7</sup> रेगिस्तान

<sup>8</sup> जलता हुआ, जहन्नुम। बाढ़, सहरा और सकर में रिआयते लफ़ज़ी

<sup>9</sup> तलवार की धार। दरिया का किनारा

<sup>10</sup> फतह। चारों मिसरों में तलवार की धारः आब, ताब, बाढ़, घाट आया है ये एक सनत है

<sup>11</sup> जीत का दरवाज़ा

<sup>12</sup> कुंजी। दर और मिफ्तह में रिआयते लफ़ज़ी

<sup>13</sup> कही हुई बात

<sup>14</sup> तलवार पकड़ने का हिस्सा, पकड़

<sup>15</sup> कब्ज़ करने वाला, पकड़ने वाला। कब्ज़ा और काबिज़ में रिआयते लफ़ज़ी

<sup>16</sup> रह की जमा

آب<sup>1</sup> نے آتش سوزاں<sup>2</sup> کا اثر دکھلایا  
تاب<sup>3</sup> نے مرگ مفاجات<sup>4</sup> کا گھر دکھلایا  
بازہ<sup>5</sup> نے جادہ<sup>6</sup> صحرائے<sup>7</sup> سقرا<sup>8</sup> دکھلایا  
گھٹ<sup>9</sup> نے آئینہ فتح و ظفر<sup>10</sup> دکھلایا  
تنغ کہتی تھی در فتح<sup>11</sup> کی مفتاح<sup>12</sup> ہوں میں  
قول<sup>13</sup> قبضے<sup>14</sup> کا یہ تھا قابضی<sup>15</sup> آرواح<sup>16</sup> ہوں میں

<sup>1</sup> تلوار کی دھار، پانی

<sup>2</sup> جلتی ہوئی آگ۔ آب اور آتش میں ایہاں تضاد

<sup>3</sup> تلوار کی دھار۔ زور، تیز

<sup>4</sup> ناگہانی موت، اٹل موت

<sup>5</sup> تلوار کی دھار۔ دریا میں جب پانی بڑھ جاتا ہے تو اسے باڑھ یا سیلاں کہتے ہیں

<sup>6</sup> راستہ

<sup>7</sup> ریگستان

<sup>8</sup> جلتا ہوا، جہنم۔ باڑھ، صحراء اور سقرا میں رعایت لفظی

<sup>9</sup> تلوار کی دھار، دریا کا کنارہ

<sup>10</sup> فتح۔ چاروں مصروع میں تلوار کی دھار: آب، تاب، باڑھ، گھٹ آیا ہے یہ ایک صنعت ہے

<sup>11</sup> جیت کا دروازہ

<sup>12</sup> کنجی۔ در اور مفتاح میں رعایت لفظی

<sup>13</sup> کہی ہوئی بات

<sup>14</sup> تلوار کپڑنے کا حصہ، کپڑ

<sup>15</sup> قبض کرنے والا، کپڑنے والا۔ قبضہ اور قابض میں رعایت لفظی

<sup>16</sup> روح کی جمع

ख़म<sup>1</sup> वो पाया था कि शरमाए हिलाले<sup>2</sup> महे ईद<sup>3</sup>  
 हुर के हाथ आ गई थी गुलशने जन्मत<sup>4</sup> की कलीद<sup>5</sup>  
 बुर्रिश<sup>6</sup> ऐसी थी कि कट कट गई सब फौजे यज्जीद  
 जामै<sup>7</sup> कुफ़्र<sup>8</sup> के पुर्ज़<sup>9</sup> थे ज़हे<sup>10</sup> क़ता ओ बुरीद<sup>11</sup>  
 न बचा तारे नफ़स<sup>12</sup> ख़ल्क<sup>13</sup> में जीने के लिए  
 चाक<sup>14</sup> ज़ख़मों के फ़क्त<sup>15</sup> रह गए सीने के लिए<sup>16</sup>

<sup>1</sup> घूमाओ

<sup>2</sup> चाँद

<sup>3</sup> ईद का महीना। ईद के महीने का चाँद जो बहोत महीन और घूमा हुआ होता है। ईद के मानी खुशी हैं

<sup>4</sup> जन्मत का बाग़

<sup>5</sup> कुंजी

<sup>6</sup> तेज़ धार वाला

<sup>7</sup> लिबास

<sup>8</sup> इस्लाम के दायरे से बाहर

<sup>9</sup> टकड़े

<sup>10</sup> के लिए, वास्ते

<sup>11</sup> क़ता ओ बुरीद के मानी हैं कटे हुए

<sup>12</sup> सांस का आना जाना जैसे सांसों की माला

<sup>13</sup> दुनिया

<sup>14</sup> कटे हुए का निशान, काट

<sup>15</sup> सिर्फ़

<sup>16</sup> शायरी में आमतौर पर चाक गरेबान के सीने की बात होती है लेकिन मीर अनीस ने नया मुहावरा बना लिया चाक ज़ख़मों को सीना

خم<sup>1</sup> وہ پایا تھا کہ شرماۓ ہلال<sup>2</sup> میں عید<sup>3</sup>  
 حُر کے ہاتھ آگئی تھی گلشن جنت<sup>4</sup> کی کلید<sup>5</sup>  
 بُرش<sup>6</sup> ایسی تھی کہ کٹ کٹ گئی سب فوج یزید  
 جامہ<sup>7</sup> کفر<sup>8</sup> کے پرزے<sup>9</sup> تھے زہے<sup>10</sup> قطع و بُرید<sup>11</sup>  
 نہ بچا تارِ نفس<sup>12</sup> خلق<sup>13</sup> میں جینے کے لیے  
 چاک<sup>14</sup> زخموں کے فقط<sup>15</sup> رہ گئے سینے کے لیے<sup>16</sup>

<sup>1</sup> گھماو

<sup>2</sup> چاند

<sup>3</sup> عید کا مہینہ۔ عید کے مہینے کا چاند جو بہت مہین اور گھوما ہوا ہوتا ہے۔ عید کے معنی خوشی ہیں

<sup>4</sup> جنت کا باعث

<sup>5</sup> کنجی

<sup>6</sup> تیز دھار

<sup>7</sup> لباس

<sup>8</sup> اسلام کے دائرے سے باہر

<sup>9</sup> ٹکڑے

<sup>10</sup> کے لیے، واسطے

<sup>11</sup> قطع و بُرید کے معنی ہیں کٹے ہوئے

<sup>12</sup> سانس کا آنا جانا جیسے سانسوں کی مالا

<sup>13</sup> دنیا

<sup>14</sup> کٹے ہوئے کائنات، کاٹ

<sup>15</sup> صرف

<sup>16</sup> شاعری میں عام طور پر چاک گریبان کے سینے کی بات ہوتی ہے لیکن میر انیس نے نیا محاورہ بنالیا چاک زخموں کو سینا

कई हमले किए पैहम<sup>1</sup> जो कमांदारों<sup>2</sup> पर  
 चल गए तीर मलामत<sup>3</sup> के ख़ताकारों<sup>4</sup> पर  
 चुटकियां सब की धरी<sup>5</sup> रह गई सूफारों<sup>6</sup> पर  
 रुख़<sup>7</sup> फिरा था कि गिरी बर्क<sup>8</sup> सितम गारों<sup>9</sup> पर  
 जल के खिर्मन<sup>10</sup> हुआ यूँ ख़ाक कि ख़ोशा<sup>11</sup> न मिला  
 कशमकश<sup>12</sup> में कहीं छिपने को भी गोशा<sup>13</sup> न मिला

<sup>1</sup> एक के बाद एक, लगातार

<sup>2</sup> तीर कमान वाले

<sup>3</sup> बेइज़ज़ती

<sup>4</sup> ग़ल्ती करने वाला, गुनाहगार। तीर का जब निशाना चूक जाता है तो उसे निशाना ख़ता करना भी कहते हैं। तीर के साथ ख़ता में रिआयते लफ़ज़ी

<sup>5</sup> रखी

<sup>6</sup> कमान की डोरी जिसे चिल्ला कहते हैं उस पर तीर जोड़ कर चुटकी से पकड़ते हैं। तीर के इस हिस्से को सूफ़ार कहते हैं, फिर तीर और डोरी को खींच कर छोड़ते हैं। हुर की ज़ंग देख कर सब कमानदार ऐसे सकते में थे कि चुटकी से तीर पकड़े रहे चला नहीं सके

<sup>7</sup> चेहरा

<sup>8</sup> बिजली

<sup>9</sup> ज़ालिम

<sup>10</sup> बाग़

<sup>11</sup> फूलों का गुच्छा

<sup>12</sup> हंगामा

<sup>13</sup> कोना। कमान के दोनों सिरों को गोशा भी कहते हैं। पूरे बंद में तीर कमान वालों का ज़िक्र है इस मुनासिबत से गोशा बमानी कमान के कोने से रिआयते लफ़ज़ी पैदा हुई है

کئی حملے کیے پیغم<sup>1</sup> جو کمانداروں<sup>2</sup> پر  
 چل گئے تیر ملامت<sup>3</sup> کے خطاکاروں<sup>4</sup> پر  
 چنکیاں سب کی دھری<sup>5</sup> رہ گئیں سُوفاروں<sup>6</sup> پر  
 رخ<sup>7</sup> پھرا تھا کہ گری برق<sup>8</sup> ستم گاروں<sup>9</sup> پر  
 جل کے خرمن<sup>10</sup> ہوا یوں خاک کہ خوشہ<sup>11</sup> نہ ملا  
 کشمکش<sup>12</sup> میں کہیں چھپنے کو بھی گوشہ<sup>13</sup> نہ ملا

<sup>1</sup> ایک کے بعد ایک، لگتا ر

<sup>2</sup> تیر کمان والے

<sup>3</sup> بے عزتی

<sup>4</sup> غلطی کرنے والا، گناہ گار۔ تیر کا جب نشانہ چوک جاتا ہے تو اسے نشانہ خطا کرنا کہتے ہیں۔ تیر کے ساتھ خطاء میں رعایت لفظی

<sup>5</sup> رکھی

کمان کی ڈوری حصے چلا کہتا ہے اس پر تیر کو جوڑ کر چنکی سے پکڑتے ہیں۔ تیر کے اس حصے کو سوفار کہتے ہیں پھر تیر اور ڈوری کو کھینچ کر چھوڑتے ہیں۔ حر کی جنگ دیکھ کر سب کماندار ایسے سکتے میں تھے کہ چنکی سے تیر پکڑے رہے چلانہیں سکے

<sup>7</sup> چہرہ

<sup>8</sup> بچلی

<sup>9</sup> ظالم

<sup>10</sup> باغ

<sup>11</sup> پھلوں کا گچھا

<sup>12</sup> ہنگامہ

<sup>13</sup> کمان کے دونوں سروں کو گوشہ بھی کہتے ہیں۔ پورے بند میں تیر کمان والوں کا ذکر ہے اس مناسبت سے گوشہ بمعنی کمان کے کونے سے رعایت لفظی پیدا ہوئی ہے

नैज्ञए<sup>1</sup> फौजे सितमगार<sup>2</sup> थे देखे भाले<sup>3</sup>  
 दम<sup>4</sup> में उस शेरे नयस्तां<sup>5</sup> ने क़लम<sup>6</sup> कर डाले  
 गरचे थे जान लड़ाए<sup>7</sup> हुए लड़ने वाले  
 आफते मर्ग<sup>8</sup> को सर से कोई क्योंकर टाले<sup>9</sup>  
 जब सवारों<sup>10</sup> के परे<sup>11</sup> जंग पा तुल जाते<sup>12</sup> थे  
 बंद<sup>13</sup> सब नाखुने शम्शीर<sup>14</sup> से खुल जाते थे

<sup>1</sup> एक हथियार जिस में लंबे डंडे में तेज़ धार वाला फल लगा होता है

<sup>2</sup> ज़ालिम

<sup>3</sup> देखना भालना एक मुहावरा है जिस का मतलब है समझना। नैज्ञे को भाला भी कहते हैं इसलिए यहाँ नैजा और भाला में रिआयते लफ़ज़ी पैदा हुई है

<sup>4</sup> एक लम्हा

<sup>5</sup> बेद के जंगल को नयस्तां कहते हैं। शेर ज्यादातर बेद के जंगल में रहता है

<sup>6</sup> काटना। बेद से क़लम बनाए जाते हैं। नयस्तां और क़लम में रिआयते लफ़ज़ी

<sup>7</sup> जान लड़ाना एक मुहावरा है जिस का मतलब है भरपूर कोशिश करना

<sup>8</sup> मौत

<sup>9</sup> सर से टालना एक मुहावरा है जिस का मतलब है मुसीबत से नजात पाना

<sup>10</sup> घुड़सवार

<sup>11</sup> घुड़सवारों की टकड़ी या दस्ता

<sup>12</sup> तुल जाना एक मुहावरा है जिस का मतलब है पूरी तरह से तैयार हो जाना। पर तौलना भी एक मुहावरा है जिस का मतलब है तैयारी करना। परे और तुल जाना में रिआयते लफ़ज़ी

<sup>13</sup> घेरा, गिरह

<sup>14</sup> तलवार की धार। गिरह खोलने के लिए नाखून का इस्तेमाल किया जाता है

نیزہ<sup>1</sup> فوج ستمگار<sup>2</sup> تھے دیکھے بھالے<sup>3</sup>  
 دم<sup>4</sup> میں اُس شیر نیستاں<sup>5</sup> نے قلم<sup>6</sup> کر ڈالے  
 گرچہ تھے جان لڑائے<sup>7</sup> ہوئے لڑنے والے  
 آفت مرگ<sup>8</sup> کو سر سے کوئی کیونکر ٹالے<sup>9</sup>  
 جب سواروں<sup>10</sup> کے پرے<sup>11</sup> جنگ پہ تُل جاتے<sup>12</sup> تھے  
 بند<sup>13</sup> سب ناخن شمشیر<sup>14</sup> سے کھل جاتے تھے

<sup>1</sup> ایک ہتھیار جس میں لکڑی کے ڈنڈے پر تیز دھار والا چل لگا ہوتا ہے

<sup>2</sup> ظالم

<sup>3</sup> دیکھنا بھالنا ایک محاورہ ہے جس کا مطلب ہے سمجھنا۔ نیزے کو بھالا بھی کہتے ہیں اس لیے یہاں نیزہ اور بھالا میں رعایت لفظی

<sup>4</sup> ایک لمحہ

<sup>5</sup> بید کے جنگل کو نیستاں کہتے ہیں۔ شیر زیادہ تر بید کے جنگل میں رہتا ہے

<sup>6</sup> کاٹنا۔ بید سے قلم بنائے جاتے ہیں۔ نیستاں اور قلم میں رعایت لفظی

<sup>7</sup> جان لڑانا ایک محاورہ ہے جس کا مطلب ہے بھرپور کوشش کرنا

<sup>8</sup> موت

<sup>9</sup> سر سے ٹالنا ایک محاورہ ہے جس کا مطلب ہے مصیبت سے نجات پاننا

<sup>10</sup> گھڑ سوار

<sup>11</sup> گھڑ سواروں کی ٹکڑی یاد ستر

<sup>12</sup> تُل جانا ایک محاورہ ہے جس کا مطلب ہے پوری طرح تیار ہو جانا۔ پر تولنا بھی ایک محاورہ ہے جس کا مطلب ہے تیاری کرنا۔ پرے اور تُل جانا میں رعایت لفظی

<sup>13</sup> گھیر، گرہ

<sup>14</sup> تلوار کی دھار۔ گرہ کھونے کے لیے ناخون کا استعمال کیا جاتا ہے

अलिफे गुर्ज<sup>1</sup> को कर देती थी हर ज़र्ब<sup>2</sup> में दाल<sup>3</sup>  
 थी नई आमद ओ रफ्त<sup>4</sup> और नई तरह की चाल  
 कहीं बरछी<sup>5</sup> की अनी<sup>6</sup> थी तो कहीं तीर की भाल<sup>7</sup>  
 कहीं तलवार कहीं खंजरे<sup>8</sup> बुर्ज<sup>9</sup> कहीं ढाल<sup>10</sup>  
 ज़र्ब को रोक के दुश्मन को फ़ना करती थी  
 दम ब दम<sup>11</sup> फौजे सितमगर<sup>12</sup> भी सना<sup>13</sup> करती थी

<sup>1</sup> लोहे का भारी गोल हथियार। हुरुफे तहज्जी के पहले हर्फ 'अलिफ' की तरह सीधा

<sup>2</sup> वार, चोट

<sup>3</sup> हुरुफे तहज्जी 'दाल' की शक्ल यानी घूमी हुई

<sup>4</sup> आना और जाना, चाल, अंदाज़

<sup>5</sup> एक हथियार जिस में लकड़ी के लंबे से डंडे पर तेज़ धार वाला फल लगा होता है

<sup>6</sup> बरछी, नैज़ा, खंजर वगैरा के फल को अनी कहते हैं

<sup>7</sup> तीर में लगा हुआ तेज़ धार वाला फल

<sup>8</sup> ज़रा घूमा हुआ लंबा चाकू जिस का फल दोनों तरफ़ से धारदार होता है

<sup>9</sup> तेज़ धार

<sup>10</sup> लोहे या मोटे चमड़े की गोल तश्तरी ऐसी जिस पर दुश्मन के वार को रोकते हैं

<sup>11</sup> हर लम्हे

<sup>12</sup> ज़ुल्म और सितम करने वाली फौज। यज़ीद की फौज

<sup>13</sup> तारीफ

الفِ گرزا<sup>1</sup> کو کر دیتی تھی ہر ضرب<sup>2</sup> میں دال<sup>3</sup>  
 تھی نئی آمد و رفت<sup>4</sup> اور نئی طرح کی چال  
 کہیں برچھی<sup>5</sup> کی آنی<sup>6</sup> تھی تو کہیں تیر کی بھال<sup>7</sup>  
 کہیں تلوار کہیں خنجر<sup>8</sup> مُراس<sup>9</sup> کہیں ڈھال<sup>10</sup>  
 ضرب کو روک کے دشمن کو فنا کرتی تھی  
 دم بہ دم<sup>11</sup> فوج ستمگر<sup>12</sup> بھی شنا<sup>13</sup> کرتی تھی

<sup>1</sup> لوہے کا بھاری گول ہتھیار۔ حروف تجھی کے پہلے حرف، الف کی طرح سیدھا

<sup>2</sup> وار، چوت

<sup>3</sup> حروف تجھی، د کی شکل یعنی گھومی ہوئی

<sup>4</sup> آنا اور جانا، چال، انداز

<sup>5</sup> ایک ہتھیار جس میں لکڑی کے ڈنڈے پر تیز دھار والا چھل لگا ہوتا ہے

<sup>6</sup> برچھی، نیزہ، خنجر وغیرہ کے پہل کوانی کہتے ہیں

<sup>7</sup> تیر میں لگا ہوا تیز دھار والا چھل

<sup>8</sup> زر اگھما ہوالمباچا تو جس کا چھل دونوں طرف سے دھاردار ہوتا ہے

<sup>9</sup> تیز دھار

<sup>10</sup> دشمن کا اوار روکنے کے لیے لوہے یا چڑی کی گول تشری

<sup>11</sup> ہر لمحے

<sup>12</sup> ظلم و ستم کرنے والی فوج

<sup>13</sup> تعریف

शोर था आग<sup>1</sup> है तलवार में या पानी<sup>2</sup> है  
 जल बुझे<sup>3</sup> किश्तीए<sup>4</sup> तन खून में तूफानी है  
 ज़र्ब<sup>5</sup> में फर्द<sup>6</sup> है ये ज़ोर में ला सानी<sup>7</sup> है  
 कहता था हुर ये फक्रत<sup>8</sup> कुव्वते<sup>9</sup> ईमानी है  
 ज़ोर था मुझ में न ऐसा न वगा<sup>10</sup> की ताकत  
 सब है ये सिब्ले पयम्बर<sup>11</sup> की दुआ की ताकत

<sup>1</sup> तलवार की तेज़ धार को आग कहते हैं

<sup>2</sup> बहते हुए पानी को धार या धारा भी कहते हैं। इस मुनासिबत से तलवार की धार को पानी भी कहते हैं। आग और पानी में ईहामे तज़ाद

<sup>3</sup> तलवार की धार आग भी है और पानी भी इसलिए दुश्मनों के जिस्म जल भी रहे हैं और पानी की वजह से जलती हुई अग बुझ भी रही है। इस जलने और बुझने की वजह से बदन के खून में तूफान मचा हुआ है

<sup>4</sup> नाव

<sup>5</sup> चोट, वार, काट

<sup>6</sup> अकेली, तन्हा

<sup>7</sup> जिस की मिसाल न हो। फर्द और लासानी में ईहामे तनासुब

<sup>8</sup> सिफ़्र

<sup>9</sup> ताकत

<sup>10</sup> जंग

<sup>11</sup> हज़रत मुहम्मद

شور تھا آگ<sup>1</sup> ہے تلوار میں یا پانی<sup>2</sup> ہے  
 جل بجھے<sup>3</sup> کشتنی<sup>4</sup> تن خون میں طوفانی ہے  
 ضرب<sup>5</sup> میں فرد<sup>6</sup> ہے یہ زور میں لا ثانی<sup>7</sup> ہے  
 کہتا تھا حُر یہ فقط<sup>8</sup> قوت<sup>9</sup> ایمانی ہے  
 زور تھا مجھ میں نہ ایسا نہ دعا<sup>10</sup> کی طاقت  
 سب ہے یہ سب سب سب پیغمبر<sup>11</sup> کی دعا کی طاقت

<sup>1</sup> تلوار کی تیز دھار کو آگ کہتے ہیں

<sup>2</sup> بہت ہوئے پانی کو دھار یادھارا بھی کہتے ہیں۔ اس مناسبت سے تلوار کی دھار کو پانی بھی کہتے ہیں۔ آگ اور پانی میں ایہام تضاد

<sup>3</sup> تلوار کی دھار آگ بھی ہے اور پانی بھی اس لیے دشمنوں کے جسم جل بھی رہے ہیں اور پانی کی وجہ سے جلتی ہوئی آگ بجھ بھی رہی ہے۔ اس جلنے اور بجھنے کی وجہ سے بدن کے خون میں طوفان چاہوا ہے

<sup>4</sup> ناؤ

<sup>5</sup> چوٹ، وار، کاٹ

<sup>6</sup> اکیلی، تنہا

<sup>7</sup> جس کی مثال نہ ہو۔ فرد اور لا ثانی میں ایہام تناسب

<sup>8</sup> صرف

<sup>9</sup> طاقت

<sup>10</sup> جنگ

<sup>11</sup> حضرت محمد

कह के ये फौज में फिर तश्ना<sup>1</sup> जिगर झूब गया  
 वरतए<sup>2</sup> कुलजुमे<sup>3</sup> आफत में गुहर<sup>4</sup> झूब गया  
 लश्करे शाम<sup>5</sup> के बादल में कमर<sup>6</sup> झूब गया  
 कश्मकश थी कि अर्क<sup>7</sup> में गुले तर<sup>8</sup> झूब गया  
 था कभी शेर सा बिफरा<sup>9</sup> हुआ शमशीरों<sup>10</sup> में  
 कभी नैजों<sup>11</sup> के नयस्तां<sup>12</sup> में कभी तीरों में

<sup>1</sup> प्यासा

<sup>2</sup> गिरदाब, भंवर

<sup>3</sup> समंदर

<sup>4</sup> मोती

<sup>5</sup> शाम की फौज यानी यज्ञीद की फौज

<sup>6</sup> सूरज। शाम को सूरज झूब जाता है। शाम नाम के मुल्क की फौज, सूरज और बादल में रिआयते लफज़ी

<sup>7</sup> पसीना। इत्र बनाने के लिए फूलों का रस निकाला जाता है

<sup>8</sup> भीगा हुआ फूल यानी ताज़ा फूल। यहाँ हुर के पसीने को फूल कहा गया है

<sup>9</sup> गुस्से में

<sup>10</sup> तलवार

<sup>11</sup> एक हथियार जिस में लंबे डंडे में तेज़ धार वाला फल लगा होता है

<sup>12</sup> बेद का जंगल। शेर ज्यादा तर बेद के जंगल में रहता है। शेर और नयस्तां में रिआयते लफज़ी

کہہ کے یہ فوج میں پھر تَشْنَه<sup>۱</sup> جگر ڈوب گیا  
 وَرَطَة<sup>۲</sup> قُلْزِم<sup>۳</sup> آفت میں گہر<sup>۴</sup> ڈوب گیا  
 لشکرِ شام<sup>۵</sup> کے بادل میں قمر<sup>۶</sup> ڈوب گیا  
 کشمکش تھی کہ عرق<sup>۷</sup> میں گل تر<sup>۸</sup> ڈوب گیا  
 تھا کبھی شیر سا بھرا<sup>۹</sup> ہوا شمشیروں<sup>۱۰</sup> میں  
 کبھی نیزوں<sup>۱۱</sup> کے نیستاں<sup>۱۲</sup> میں کبھی تیروں میں

<sup>۱</sup> پیاسا

<sup>۲</sup> گرداب، بھنور

<sup>۳</sup> سمندر

<sup>۴</sup> موتی

<sup>۵</sup> شام کی فوج یعنی یزید کی فوج

<sup>۶</sup> سورج۔ شام کو سورج ڈوب جاتا ہے۔ شام نام کے ملک کی فوج، سورج اور بادل میں رعایت لفظی

<sup>۷</sup> پسینہ۔ عطر بنانے کے لیے پھولوں کا عرق نکلا جاتا ہے

<sup>۸</sup> بھیگا ہوا پھول یعنی تازہ پھول۔ بیہاں حر کے پسینے کو عرق کہا

<sup>۹</sup> غصے میں

<sup>۱۰</sup> تلوار

<sup>۱۱</sup> ایک ہتھیار جس میں لکڑی کے ڈنڈے پر تمیز دھار والا پھل لگا ہوتا ہے

<sup>۱۲</sup> بید کا جنگل۔ شیر زیادہ تر بید کے جنگل میں رہتا ہے۔ شیر اور نیستاں میں رعایت لفظی

गह<sup>1</sup> छुपा और कभी निकला वो महे<sup>2</sup> बुर्ज शरफ<sup>3</sup>  
 कभी इस सफ़<sup>4</sup> में दर आया<sup>5</sup> कभी रौंदी वो सफ़  
 कभी दरिया के किनारे कभी सहरा<sup>6</sup> की तरफ़  
 कभी नारा था कि सदके<sup>7</sup> तिरे या शाहे नजफ़<sup>8</sup>  
 जितने मजरुह<sup>9</sup> थे दम उन के निकल जाते<sup>10</sup> थे  
 शेर भी नामे अली सुन के दहल<sup>11</sup> जाते थे

<sup>1</sup> कभी

<sup>2</sup> चाँद

<sup>3</sup> शराफत और इज़ज़त की बलंदी

<sup>4</sup> सिपाहियों की क़तार या लाईन

<sup>5</sup> घुस आना

<sup>6</sup> रेगिस्तान

<sup>7</sup> कुर्बान

<sup>8</sup> ईराक के एक शहर का नाम नजफ़ है जहाँ हज़रत अली दफन हैं। हज़रत अली का एक नाम शाहे नजफ़ भी है

<sup>9</sup> कमज़ोर

<sup>10</sup> दम निकलना एक मुहावरा है जिस का मतलब है डर जाना, खौफ़ज़दा हो जाना

<sup>11</sup> डर

گہہ<sup>1</sup> چھپا اور کبھی نکلا وہ مہ<sup>2</sup> برج شرف<sup>3</sup>  
 کبھی اس صف<sup>4</sup> میں ڈر آیا<sup>5</sup> کبھی روندی وہ صف  
 کبھی دریا کے کنارے کبھی صحراء<sup>6</sup> کی طرف  
 کبھی نعرہ تھا کہ صدقہ<sup>7</sup> ترے یا شاہ نجف<sup>8</sup>  
 جتنے مجروح<sup>9</sup> تھے دم ان کے نکل جاتے<sup>10</sup> تھے  
 شیر بھی نام علی سُن کے دہل<sup>11</sup> جاتے تھے

<sup>1</sup> کبھی

<sup>2</sup> چاند

<sup>3</sup> شرافت اور عزت کی بلندی

<sup>4</sup> سپاہیوں کی قطار یا لائکن

<sup>5</sup> گھس آتا

<sup>6</sup> ریگستان

<sup>7</sup> قربان

<sup>8</sup> عراق میں ایک شہر کا نام نجف ہے جہاں حضرت علی دفن ہیں۔ حضرت علی کا ایک نام شاہ نجف بھی ہے

<sup>9</sup> کمزور

<sup>10</sup> دم نکنا ایک محاورہ ہے جس کا مطلب ہے ڈر جانا، خوف زدہ ہو جانا

<sup>11</sup> ڈر

नख्ल<sup>1</sup> थरति थे सब गूँज रहा था जंगल  
 सरकी<sup>2</sup> जाती थी जमीं रन<sup>3</sup> की गज़ब थी हलचल  
 कौन्द<sup>4</sup> जाती थी सरों पर जो वो शमशीरे<sup>5</sup> अजल<sup>6</sup>  
 मुँह के भल गिरता था कोई तो कोई सर के भल  
 हश्र<sup>7</sup> बरपा था सवारों पा फरस<sup>8</sup> लोट्टे<sup>9</sup> थे  
 दो पा चार एक पा दो पाँच पा दस लोट्टे थे

<sup>1</sup> खजूर का पेड़

<sup>2</sup> हटना

<sup>3</sup> जंग का मैदान

<sup>4</sup> विजली की चमक

<sup>5</sup> तलवार

<sup>6</sup> मौत

<sup>7</sup> क्रयामत के बाद सारे इंसानों को एक मैदान में जमा किया जाएगा और ये बड़े हंगामे का दिन होगा। किसी बड़े हंगामे को हश्र या हश्र का मैदान कहते हैं

<sup>8</sup> घोड़ा

<sup>9</sup> तड़पना

نخل<sup>1</sup> تھرّاتے تھے سب گونج رہا تھا جنگل  
 سر کی<sup>2</sup> جاتی تھی زمیں رن<sup>3</sup> کی غصب تھی ہلچل  
 کوند<sup>4</sup> جاتی تھی سروں پر جو وہ شمشیر<sup>5</sup> اجل<sup>6</sup>  
 منھ کے بھل گرتا تھا کوئی تو کوئی سر کے بھل  
 حشر<sup>7</sup> برپا تھا سواروں پر فرس<sup>8</sup> لوٹتے<sup>9</sup> تھے  
 دو پہ چار ایک پہ دو پانچ پہ دس لوٹتے تھے

<sup>1</sup> کھجور کا پیڑ

<sup>2</sup> ہٹنا

<sup>3</sup> جنگ کامیدان

<sup>4</sup> بچل کی چمک

<sup>5</sup> تلوار

<sup>6</sup> موت

<sup>7</sup> قیامت کے بعد سارے انسانوں کو ایک میدان میں جمع کیا جائے گا۔ یہ بہت ہنگامے کو حشر یا حشر کامیدان کہتے ہیں

<sup>8</sup> گھوڑا

<sup>9</sup> ترچپنا

बढ़ के फरमाते थे अब्बास<sup>1</sup> ज़हे हिम्मत ओ जाह<sup>2</sup>  
 बारक अल्लाह<sup>3</sup> की देता था सदा<sup>4</sup> दिलबरे शाह<sup>5</sup>  
 कहते थे इन्हे हसन<sup>6</sup> वाह हुर्रे ग़ाज़ी<sup>7</sup> वाह  
 शाह<sup>8</sup> हर ज़र्ब<sup>9</sup> पा फ़मति थे माशाअल्लाह<sup>10</sup>  
 अपनी जांबाज़ी का ग़ाज़ी जो सिला<sup>11</sup> पाता था  
 मुस्कुराता हुआ तस्लीम<sup>12</sup> को झुक जाता था

<sup>1</sup> इमाम हुसैन के छोटे भाई और फौज के अलमदार

<sup>2</sup> मर्तबा

<sup>3</sup> अरबी फिकरा जिस का मतलब है अल्लाह की बर्कत

<sup>4</sup> आवाज़

<sup>5</sup> इमाम हुसैन के बेटे हज़रत अली अकबर

<sup>6</sup> इमाम हसन के बेटे हज़रत कासिम

<sup>7</sup> बहादुर

<sup>8</sup> इमाम हुसैन

<sup>9</sup> वार, चोट

<sup>10</sup> अरबी फिकरा जिस के लफ़ज़ी मानी हैं जो कुछ अल्लाह ने चाहा लेकिन उर्दू में वाह वाह, शाबाश मानी हैं

<sup>11</sup> नतीजा, फल, इनाम

<sup>12</sup> अदब से सर झुकाना

بڑھ کے فرماتے تھے عباس<sup>1</sup> زہر ہمت و جاہ<sup>2</sup>  
 بارک اللہ<sup>3</sup> کی دیتا تھا صدرا<sup>4</sup> دلبر شاہ<sup>5</sup>  
 کہتے تھے ابن حسن<sup>6</sup> واہ حُر غازی<sup>7</sup> واہ  
 شاہ<sup>8</sup> ہر ضرب<sup>9</sup> پر فرماتے تھے ماشاء اللہ<sup>10</sup>  
 اپنی جانبازی کا غازی جو صلہ<sup>11</sup> پاتا تھا  
 مسکراتا ہوا تسليم<sup>12</sup> کو جھک جاتا تھا

<sup>1</sup> امام حسین کے چھوٹے بھائی اور فوج کے علمدار

<sup>2</sup> مرتبہ

<sup>3</sup> عربی فقرہ جس کا مطلب ہے اللہ کی برکت

<sup>4</sup> آواز

<sup>5</sup> امام حسین کے بیٹے حضرت علی اکبر

<sup>6</sup> امام حسن کے بیٹے حضرت قاسم

<sup>7</sup> بہادر

<sup>8</sup> امام حسین

<sup>9</sup> وار، چوت

<sup>10</sup> عربی فقرہ جس کے لفظی معنی ہیں جو کچھ اللہ نے چاہا لیکن اردو میں واہ واہ، شاہش کے معنی ہیں

<sup>11</sup> نتیجہ، پھل، انعام

<sup>12</sup> ادب سے سرچھکانا

हैफ़<sup>1</sup> द्युकने में लईनों<sup>2</sup> ने जो फुर्सत<sup>3</sup> पाई  
 सामना छोड़ के सब फौज उक्कब<sup>4</sup> से आई  
 लाख खूरेज<sup>5</sup> उधर और इधर तन्हाई  
 बाग<sup>6</sup> घोड़े की फिराना था कि बरछी<sup>7</sup> खाई  
 आ गया मौत के पंजे<sup>8</sup> में न कुछ देर लगी  
 फर्क<sup>9</sup> पर गुर्ज<sup>10</sup> लगा दोश<sup>11</sup> पा शम्शीर<sup>12</sup> लगी

<sup>1</sup> अफ्रसोस

<sup>2</sup> दुश्मन

<sup>3</sup> फुर्सत

<sup>4</sup> पीछा

<sup>5</sup> खून बहाने वाले

<sup>6</sup> लगाम

<sup>7</sup> एक हथियार जिस में लकड़ी के लंबे से डंडे पर तेज़धार वाला फल लगा होता है

<sup>8</sup> मौत के पंजे में आना एक मुहावरा है जिस का मतलब है जान लेवा मुसीबत में फंसना

<sup>9</sup> सर, माथा

<sup>10</sup> एक गोल हथियार जो भारी लोहे का होता है

<sup>11</sup> कंधा

<sup>12</sup> तलवार

حیف<sup>1</sup> جھکنے میں لعینوں<sup>2</sup> نے جو فرصت<sup>3</sup> پائی  
 سامنا چھوڑ کے سب فوج عقب<sup>4</sup> سے آئی  
 لاکھ خونریز<sup>5</sup> اُدھر اور اُدھر تہائی  
 باغ<sup>6</sup> گھوڑے کی پھرانا تھا کہ برچھی<sup>7</sup> کھائی  
 آگیا موت کے پنجے<sup>8</sup> میں نہ کچھ دیر لگی  
 فرق<sup>9</sup> پر گرز<sup>10</sup> لگا دوش<sup>11</sup> پر شمشیر<sup>12</sup> لگی

<sup>1</sup> افسوس

<sup>2</sup> دشمن

<sup>3</sup> فرصت

<sup>4</sup> پچھے

<sup>5</sup> خون بہانے والے

<sup>6</sup> رگام

<sup>7</sup> ایک ہتھیار جس میں لکڑی کے ڈنڈے میں ایک تیز دھار والا چل لگا ہوتا ہے

<sup>8</sup> موت کے پنجے میں آنا ایک محاورہ ہے جس کا مطلب ہے جان لیوں مصیبت میں پھنسنا

<sup>9</sup> سر، ما تھا

<sup>10</sup> ایک گول ہتھیار جو بھاری لوہے کا ہوتا ہے

<sup>11</sup> کندھا

<sup>12</sup> تلوار

सीना गिरबाल<sup>1</sup> हुआ तीर चले आदा<sup>2</sup> के  
 रख दिया शेर ने क्रक्कूस<sup>3</sup> पा सर निहोड़ा<sup>4</sup> के  
 अली अकबर<sup>5</sup> ने ये हज़रत<sup>6</sup> से कहा चिल्ला के  
 गर हो इरशाद तो मेहमां को संभालूँ जा के  
 खानै ज़ीं<sup>7</sup> से अदम<sup>8</sup> का सफ़री गिरता है  
 ख़ाक पर घोड़े से अब हुर्रे जरी<sup>9</sup> गिरता है

<sup>1</sup> छल्णी

<sup>2</sup> दुश्मन

<sup>3</sup> घोड़े की ज़ीन या काठी का अगला हिस्सा जो घूमा हुआ कौसी यानी गोल शक्ल में उभरा होता है

<sup>4</sup> इयुकाना

<sup>5</sup> इमाम हुसैन के बेटे अली अकबर

<sup>6</sup> इमाम हुसैन

<sup>7</sup> ज़ीन या काठी में बैठने की जगह

<sup>8</sup> मौत

<sup>9</sup> बहादुर

سینہ غربال<sup>1</sup> ہوا تیر چلے اعداء<sup>2</sup> کے  
 رکھ دیا شیر نے قَبُوس<sup>3</sup> پر سر نہوڑا<sup>4</sup> کے  
 علی اکبر<sup>5</sup> نے یہ حضرت<sup>6</sup> سے کہا چلا کے  
 گر ہو ارشاد تو مہماں کو سنبھالوں جا کے  
 خانہ زین<sup>7</sup> سے عدم<sup>8</sup> کا سفری گرتا ہے  
 خاک پر گھوڑے سے اب حُر جری<sup>9</sup> گرتا ہے

<sup>1</sup> چلنی

<sup>2</sup> دشمن

<sup>3</sup> گھوڑے کی زین یا کاٹھی کا اگلا حصہ جو گھوما ہوا قوسی یعنی گول شکل میں ابھرا ہوتا ہے

<sup>4</sup> جھکانا

<sup>5</sup> امام حسین کے بیٹے علی اکبر

<sup>6</sup> امام حسین

<sup>7</sup> زین یا کاٹھی میں بیٹھنے کی جگہ

<sup>8</sup> موت

<sup>9</sup> بہادر

शाह<sup>१</sup> रोने लगे ये सुनते ही मेहमां की ख़बर  
 हो गई आँसूओं से रीशे<sup>२</sup> मुबारक सब तर<sup>३</sup>  
 अली अकबर<sup>४</sup> से कहा तुम अभी ठहरो दिलबर<sup>५</sup>  
 हुर की इमदाद<sup>६</sup> को हम जाएँगे ए नूरे नज़र  
 किस से इस वक्त कहूँ मैं जो कल्क<sup>७</sup> मुझ पर है  
 लाश महमां की उठाऊँगा कि हक्क<sup>८</sup> मुझ पर है

<sup>१</sup> इमाम हुसैन

<sup>२</sup> बाल

<sup>३</sup> भीगा, गीला

<sup>४</sup> इमाम हुसैन के बेटे अली अकबर

<sup>५</sup> प्यारा

<sup>६</sup> मदद

<sup>७</sup> आँखों के नूर यहाँ मुराद अली अकबर

<sup>८</sup> बेचैनी, तक्लीफ, ग्राम

شاہ<sup>۱</sup> رونے لگے یہ سنتے ہی مہماں کی خبر  
 ہو گئی آنسوؤں سے ریش<sup>۲</sup> مبارک سب تر<sup>۳</sup>  
 علی اکبر<sup>۴</sup> سے کہا تم ابھی ٹھہرو دلبر<sup>۵</sup>  
 حُر کی امداد<sup>۶</sup> کو ہم جائیں گے اے نورِ نظر<sup>۷</sup>  
 کس سے اس وقت کہوں میں جو قلن<sup>۸</sup> مجھ پر ہے  
 لاش مہماں کی اٹھاؤں گا کہ حق<sup>۹</sup> مجھ پر ہے

<sup>۱</sup> امام حسین

<sup>۲</sup> بال

<sup>۳</sup> بھیگا، گیلا

<sup>۴</sup> امام حسین کے بیٹے علی اکبر

<sup>۵</sup> پیارا

<sup>۶</sup> مدد

<sup>۷</sup> آنکھوں کے نور یہاں مراد علی اکبر

<sup>۸</sup> بے چینی، تکلیف، غم

<sup>۹</sup> زمہداری

अर्जी<sup>१</sup> की हज़रते अब्बास<sup>२</sup> ने जाता है गुलाम<sup>३</sup>  
 जोशे रिक्कत<sup>४</sup> में कहा शह<sup>५</sup> ने नहीं ए गुलफ़ाम<sup>६</sup>  
 मेरी उल्फ़त<sup>७</sup> में हुआ कत्ल हुरे नेक अंजाम  
 दोस्त कैसे जो बुरे वक्त में हम आएँ न काम  
 उस पा जब सख्त घड़ी होगी तो काम आएँगे  
 लाश क्या कब्र में मेहमान की हम जाएँगे

<sup>१</sup> गुज़ारिश

<sup>२</sup> इमाम हुसैन के छोटे भाई और फौजे हुसैनी के अलमदार

<sup>३</sup> हज़रत अब्बास हमेशा खुद को इमाम हुसैन का गुलाम कहते हैं

<sup>४</sup> रोना

<sup>५</sup> इमाम हुसैन

<sup>६</sup> एक फूल का नाम यहाँ मुराद हज़रत अब्बास

<sup>७</sup> दोस्ती, मुहब्बत

عرض<sup>1</sup> کی حضرت عباس<sup>2</sup> نے جاتا ہے غلام<sup>3</sup>  
 جوشِ رقت<sup>4</sup> میں کہا شہ<sup>5</sup> نے نہیں اے گل فام<sup>6</sup>  
 میری الفت<sup>7</sup> میں ہوا قتل ہر نیک انجام  
 دوست کیسے جو برسے وقت میں ہم آئیں نہ کام  
 اُس پہ جب سخت گھڑی ہوگی تو کام آئیں گے  
 لاش کیا قبر میں مہمان کی ہم جائیں گے

<sup>1</sup> گذارش

امام حسین کے چھوٹے بھائی اور فوج حسینی کے علمدار<sup>2</sup>

<sup>3</sup> حضرت عباس ہمیشہ خود کو امام حسین کا غلام کہتے ہیں

<sup>4</sup> رونا

<sup>5</sup> امام حسین

<sup>6</sup> ایک پھول کا نام یہاں مراد حضرت عباس

<sup>7</sup> دوستی، محبت

उस के लाशे<sup>1</sup> पा न जाएँ ये मुरव्वत<sup>2</sup> से है दूर  
 उस से हम शाद<sup>3</sup> हुए वो भी तो हो कुछ मसरूर<sup>4</sup>  
 कसे<sup>5</sup> खुल्द<sup>6</sup> उस को दिखाएँ कि हुए अफो<sup>7</sup> कुसूर<sup>8</sup>  
 सुख्खरु<sup>9</sup> जाता है दुनिया से वो खालिक<sup>10</sup> के हुजूर<sup>11</sup>  
 ऐसा ज़ी रुबाा<sup>12</sup> कोई ख़ल्क़<sup>13</sup> में कम निकलेगा  
 मेरे मेहमां का मिरी गोद में दम निकलेगा

<sup>1</sup> लाश

<sup>2</sup> इंसानियत

<sup>3</sup> खुश

<sup>4</sup> खुश। शाद और मसरूर में ईहामे तनासुब

<sup>5</sup> महल

<sup>6</sup> जन्मत

<sup>7</sup> ख़त्म

<sup>8</sup> गुनाह। कुसूर की जमा कस है और कस के मानी महल भी हैं। कस और कुसूर में रिआयते लफ़ज़ी

<sup>9</sup> कामयाब

<sup>10</sup> पैदा करने वाला यानी अल्लाह

<sup>11</sup> दरबार

<sup>12</sup> ऊँचे मर्तबे वाला

<sup>13</sup> दुनिया

اُس کے لاشے<sup>1</sup> پہ نہ جائیں یہ مروت<sup>2</sup> سے ہے دور  
 اُس سے ہم شاد<sup>3</sup> ہوئے وہ بھی تو ہو کچھ مسرور<sup>4</sup>  
 قصر<sup>5</sup> خلد<sup>6</sup> اُس کو دکھائیں کہ ہوئے عَفْو<sup>7</sup> قصور<sup>8</sup>  
 سُرخرو<sup>9</sup> جاتا ہے دنیا سے وہ خالق<sup>10</sup> کے حضور<sup>11</sup>  
 ایسا ذی رتبہ<sup>12</sup> کوئی خلق<sup>13</sup> میں کم نکلے گا  
 میرے مہماں کا مری گود میں دم نکلے گا

<sup>1</sup> لاش

<sup>2</sup> انسانیت

<sup>3</sup> خوش

<sup>4</sup> خوش۔ شاد اور مسرور میں ایہا متناسب

<sup>5</sup> محل

<sup>6</sup> جنت

<sup>7</sup> ختم

<sup>8</sup> گناہ۔ قصور کی جمع قصر ہے اور قصر کے معنی محل بھی ہیں۔ قصر اور قصور میں رعایت لفظی

<sup>9</sup> کامیاب

<sup>10</sup> خلق کرنے والا یعنی اللہ

<sup>11</sup> دربار

<sup>12</sup> او نے مرتبے والا

<sup>13</sup> دنیا

ये सुख्खन<sup>१</sup> कह के चले रन<sup>२</sup> को जनाबे शब्दीर<sup>३</sup>  
 वाँ<sup>४</sup> गिरा ख़ाक पा घोड़े से हुरे बा तौक्कीर<sup>५</sup>  
 देख कर शाह<sup>६</sup> को आते हुए भागे बे पीर<sup>७</sup>  
 पहुँचे लाशे पा इमामे दो जहाँ<sup>८</sup> वक्ते अख़ीर  
 चमने<sup>९</sup> हस्तीए मेहमां को उजड़ते देखा  
 एड़ीयाँ ख़ाक पा जख़मी को रगड़ते देखा

<sup>१</sup> बात

<sup>२</sup> जंग का मैदान

<sup>३</sup> इमाम हुसैन

<sup>४</sup> वहाँ

<sup>५</sup> इज़ज़त वाला

<sup>६</sup> इमाम हुसैन

<sup>७</sup> यज़ीदी फौज के सिपाही

<sup>८</sup> इमाम हुसैन

<sup>९</sup> जिंदगी का बाग यानी जान

یہ سخن<sup>1</sup> کہہ کے چلے رن<sup>2</sup> کو جناب شہیر<sup>3</sup>  
 واں<sup>4</sup> گرا خاک پہ گھوڑے سے خُر با تو قیر<sup>5</sup>  
 دیکھ کر شاہ<sup>6</sup> کو آتے ہوئے بھاگے بے پیر<sup>7</sup>  
 پہنچے لاشے پہ امام دو جہاں<sup>8</sup> وقتِ اخیر  
 چن ہستی<sup>9</sup> مہماں کو اُبڑتے دیکھا  
 ایڑیاں خاک پہ زخمی کو رگڑتے دیکھا

<sup>1</sup> بات

<sup>2</sup> جنگ کامیدان

<sup>3</sup> امام حسین

<sup>4</sup> وہاں

<sup>5</sup> عزت والا

<sup>6</sup> امام حسین

<sup>7</sup> بیزیدی فوج کے سپاہی

<sup>8</sup> امام حسین

<sup>9</sup> زندگی کا باعث یعنی جان

गिर के लाशे के बराबर ये पुकारे सरवर<sup>1</sup>  
 हाए अए मेरे मददगार ओ मुईन<sup>2</sup> ओ यावर<sup>3</sup>  
 गुर्ज<sup>4</sup> क्या तुझ को लगा टूट गई मेरी कमर<sup>5</sup>  
 गिर पड़े घोड़े से और आह न की मुझ को ख़बर  
 दोस्त के हिज्र<sup>6</sup> में किस दोस्त को चैन आया है  
 खोल दे आँखों को भाई कि हुसैन आया है

<sup>1</sup> इमाम हुसैन

<sup>2</sup> मदद करने वाला

<sup>3</sup> दोस्त, साथी

<sup>4</sup> लोहे का एक गोल भारी हथियार

<sup>5</sup> कमर टूटना एक मुहावरा है जिस का मतलब है कमज़ोर हो जाना

<sup>6</sup> दूरी, जुदाई

گر کے لاش کے برابر یہ پکارے سرور<sup>۱</sup>  
 ہے اے میرے مددگار و معین<sup>۲</sup> و یاور<sup>۳</sup>  
 گرز<sup>۴</sup> کیا تجھ کو لگا ٹوٹ گئی میری کمر<sup>۵</sup>  
 گر پڑے گھوڑے سے اور آہ نہ کی مجھ کو خبر  
 دوست کے ہجر<sup>۶</sup> میں کس دوست کو چین آیا ہے  
 کھول دے آنکھوں کو بھائی کہ حسین آیا ہے

<sup>۱</sup> امام حسین

<sup>۲</sup> مدد کرنے والا

<sup>۳</sup> دوست، ساتھی

<sup>۴</sup> لوہے کا ایک گول بھاری ہتھیار

<sup>۵</sup> کمر ٹوٹنا ایک محاورہ ہے جس کا مطلب ہے کمزور ہو جانا

<sup>۶</sup> دوری، جدائی

वाह अए हुर्रे जरी<sup>1</sup> मैं तिरि हिम्मत के फिदा<sup>2</sup>  
 इस को कहते हैं मुहब्बत इसे कहते हैं वफ़ा<sup>3</sup>  
 है ये बेकस<sup>4</sup> तिरा शरमिंदए अहसां<sup>5</sup> बखुदा<sup>6</sup>  
 बस यही भाई भी करते हैं जो कुछ तूने किया  
 हक्क तआला<sup>7</sup> चमने<sup>8</sup> खुल्द<sup>9</sup> मैं घर दे भाई  
 इस रियाज्जत<sup>10</sup> का खुदा तुझ को समर<sup>11</sup> दे भाई

<sup>1</sup> बहादुर

<sup>2</sup> कुर्बान

<sup>3</sup> मुहब्बत

<sup>4</sup> मजबूर

<sup>5</sup> अहसान का बदला न चुका पाने की सूरत

<sup>6</sup> खुदा की कसम

<sup>7</sup> अल्लाह

<sup>8</sup> बाग़

<sup>9</sup> जन्मत

<sup>10</sup> मेहनत

<sup>11</sup> फल, इनाम। रियाज के मानी बाग़ हैं इस मुनासिबत से रियाज्जत और समर में रिआयते लफ़ज़ी

واہ اے حُرّ جری<sup>1</sup> میں تری ہمت کے فدا<sup>2</sup>  
 اس کو کہتے ہیں محبت اسے کہتے ہیں وفا<sup>3</sup>  
 ہے یہ بیکس<sup>4</sup> ترا شرمندہ احسان<sup>5</sup> بخدا<sup>6</sup>  
 بس یہی بھائی بھی کرتے ہیں جو کچھ تو نے کیا  
 حق تعالیٰ<sup>7</sup> چمن<sup>8</sup> خلد<sup>9</sup> میں گھر دے بھائی  
 اس ریاضت<sup>10</sup> کا خدا تجھ کو شمر<sup>11</sup> دے بھائی

<sup>1</sup> بہادر

<sup>2</sup> قربان

<sup>3</sup> محبت

<sup>4</sup> مجبور

<sup>5</sup> احسان کا بدلانہ چکا پانے کی صورت

<sup>6</sup> خدائی قسم

<sup>7</sup> اللہ

<sup>8</sup> باغ

<sup>9</sup> جنت

<sup>10</sup> محنت

<sup>11</sup> پھل، انعام۔ ریاض کے معنی باغ ہیں اس مناسبت سے ریاضت اور شمر میں رعایت لفظی

हुर को चौंका<sup>1</sup> के हबीब इन्जे मज़ाहिर<sup>2</sup> ने कहा  
 आप<sup>3</sup> बेताब<sup>4</sup> हैं अए हुर्रे जरी<sup>5</sup> होश में आ  
 देख दीदारे<sup>6</sup> जिगर बंदे जनाबे जहरा<sup>7</sup>  
 कूच<sup>8</sup> दरपेश<sup>9</sup> है ये वक्त नहीं ग़फ़्लत<sup>10</sup> का  
 दम<sup>11</sup> रुका है तो इशारे से वसीयत<sup>12</sup> कर ले  
 नज़ा<sup>13</sup> में नूरे इलाही<sup>14</sup> की ज़ियारत<sup>15</sup> कर ले

<sup>1</sup> होश में लाना

<sup>2</sup> इमाम हुसैन के बचपन के दोस्त

<sup>3</sup> इमाम हुसैन

<sup>4</sup> बेचैन

<sup>5</sup> बहादुर

<sup>6</sup> नज़ारा, दर्शन

<sup>7</sup> हज़रत मुहम्मद की बेटी जनाबे जहरा के जिगर के टकड़े यानी इमाम हुसैन

<sup>8</sup> रवानगी

<sup>9</sup> होने वाली, तैयार

<sup>10</sup> बेहोशी, बेतवोज्जही

<sup>11</sup> जान, सांस, एक लम्हा

<sup>12</sup> मरते वक्त जो बात कही जाती है

<sup>13</sup> मरते वक्त इंसान पर एक ख़ास कैफ़ियत तारी हो जाती है जो बड़ी तकलीफ़देह होती है उसे नज़ा कहते हैं

<sup>14</sup> अल्लाह का नूर यानी इमाम हुसैन

<sup>15</sup> दीदार, दर्शन

حُر کو چونکا<sup>1</sup> کے حبیب ابن مظہر<sup>2</sup> نے کہا  
 آپ<sup>3</sup> بے تاب<sup>4</sup> ہیں اے حُر جری<sup>5</sup> ہوش میں آ  
 دیکھ دیدار<sup>6</sup> جگر بندِ جناب زہرا<sup>7</sup>  
 کوچ<sup>8</sup> درپیش<sup>9</sup> ہے یہ وقت نہیں غفلت<sup>10</sup> کا  
 دم<sup>11</sup> رکا ہے تو اشارے سے وصیت<sup>12</sup> کر لے  
 نزع<sup>13</sup> میں نورِ الٰہی<sup>14</sup> کی زیارت<sup>15</sup> کر لے

<sup>1</sup> ہوش میں لانا

<sup>2</sup> امام حسین کے بچپن کے دوست

<sup>3</sup> امام حسین

<sup>4</sup> بے چین

<sup>5</sup> بہادر

<sup>6</sup> ناظر، درشن

<sup>7</sup> حضرت محمد کی بیٹی جناب زہرا کے جگر کے ٹکڑے یعنی امام حسین

<sup>8</sup> روائی

<sup>9</sup> ہونے والی، تیار

<sup>10</sup> بے ہوشی، بے توجی

<sup>11</sup> جان، سانس، ایک لمحہ

<sup>12</sup> مرتب وقت جو بات کہی جاتی ہے

<sup>13</sup> مرتب وقت انسان پر ایک خاص کیفیت طاری ہو جاتی ہے جو بڑی تکلیف دہ ہوتی ہے اسے نزع کہتے ہیں

<sup>14</sup> اللہ کا نور یعنی امام حسین

<sup>15</sup> دیدار، درشن

किसी आका<sup>1</sup> ने कभी की है ये तौकिरे<sup>2</sup> गुलाम  
 देख तो रहम तिरे वास्ते रोते हैं इमाम<sup>3</sup>  
 भाई फ़मति हैं शफ़कत<sup>4</sup> से शहे अर्श मकाम<sup>5</sup>  
 ए खोशाहाल<sup>6</sup> खुदा सब का करे नेक अंजाम  
 हश्र<sup>7</sup> तक ख़ल्क़<sup>8</sup> में ये ज़िक्रो<sup>9</sup> ग़म अंगज़<sup>10</sup> रहा  
 तू तो बचपन के गुलामों<sup>11</sup> से भी कुछ तेज़<sup>12</sup> रहा

<sup>1</sup> मालिक

<sup>2</sup> इज़ज़त

<sup>3</sup> इमाम हुसैन

<sup>4</sup> मुहब्बत

<sup>5</sup> आसमानों के बादशाह यानी इमाम हुसैन

<sup>6</sup> अच्छे हाल वाला यानी खुशकिस्मत

<sup>7</sup> क्यामत के बाद सारे इंसानों को एक मैदान में जमा किया जाएगा और यह बड़े हंगामे का दिन होगा। किसी बड़ी मुसीबत को हश्र या हश्र का मैदान कहते हैं

<sup>8</sup> दुनिया

<sup>9</sup> बयान

<sup>10</sup> ग़म वाला

<sup>11</sup> हवीब इन्हे मज़ाहिर इमाम हुसैन के बचपन के दोस्त हैं इसलिए खुद को बचपन का गुलाम कह रहे हैं

<sup>12</sup> होशियार

کسی آقا<sup>1</sup> نے کبھی کی ہے یہ تو قیر<sup>2</sup> غلام  
 دیکھ تو رحم ترے واسطے روتے ہیں امام<sup>3</sup>  
 بھائی فرماتے ہیں شفقت<sup>4</sup> سے شہ عرش مقام<sup>5</sup>  
 اے خوشحال<sup>6</sup> خدا سب کا کرے نیک انعام  
 حشر<sup>7</sup> تک خلق<sup>8</sup> میں یہ ذکر<sup>9</sup> غم انگیز<sup>10</sup> رہا  
 تو تو بچپن کے غلاموں<sup>11</sup> سے بھی کچھ تیز<sup>12</sup> رہا

<sup>1</sup> مالک

<sup>2</sup> عزت

<sup>3</sup> امام حسین

<sup>4</sup> محبت

<sup>5</sup> آسمانوں کے پادشاہ یعنی امام حسین

<sup>6</sup> اپچھے حال والا یعنی خوش قسمت

<sup>7</sup> قیامت کے بعد ایک میدان میں سب انسانوں کو جمع کیا جائے گا اس دن کو حشر کہتے ہیں۔ کسی بڑی مصیبت کو حشر یا حشر کا میدان کہتے ہیں

<sup>8</sup> دنیا

<sup>9</sup> بیان

<sup>10</sup> غم والا

<sup>11</sup> حبیب ابن مظاہر امام حسین کے بچپن کے دوست یہاں لیے خود کو بچپن کا غلام کہہ رہے ہیں

<sup>12</sup> ہوشیار

नीम वा<sup>१</sup> चश्म<sup>२</sup> से हुर ने रुखे<sup>३</sup> मौला<sup>४</sup> देखा  
 ज़ेरे<sup>५</sup> सर ज़ानूए<sup>६</sup> शब्बीर<sup>७</sup> का तकिया देखा  
 मुस्कुरा कर तरफे आलमे बाला<sup>८</sup> देखा  
 शह<sup>९</sup> ने फ़रमाया कि ए हुर्रे जरी<sup>१०</sup> क्या देखा  
 अर्ज की<sup>११</sup> हुस्ने रुखे हुर नज़र आता है  
 फर्श<sup>१२</sup> से अर्श<sup>१३</sup> तलक नूर नज़र आता है

<sup>१</sup> आधी खुली हुई

<sup>२</sup> आँख

<sup>३</sup> चेहरा

<sup>४</sup> इमाम हुसैन

<sup>५</sup> नीचे

<sup>६</sup> जांघ, रान

<sup>७</sup> इमाम हुसैन

<sup>८</sup> ऊपर की मंज़िल यानी आसमान

<sup>९</sup> इमाम हुसैन

<sup>१०</sup> बहादुर

<sup>११</sup> अदब से बात कहना

<sup>१२</sup> ज़मीन

<sup>१३</sup> आसमान

نیم وا<sup>1</sup> چشم<sup>2</sup> سے ہر نے رخ<sup>3</sup> مولا<sup>4</sup> دیکھا  
 زیر<sup>5</sup> سر زانوے<sup>6</sup> شبیر<sup>7</sup> کا تکیہ دیکھا  
 مسکرا کر طرف عالم بالا<sup>8</sup> دیکھا  
 شہ<sup>9</sup> نے فرمایا کہ اے ہر جری<sup>10</sup> کیا دیکھا  
 عرض کی<sup>11</sup> حُند رخ حور نظر آتا ہے  
 فرش<sup>12</sup> سے عرش<sup>13</sup> تک نور نظر آتا ہے

<sup>1</sup> آدمی کھلی ہوئی

<sup>2</sup> آنکھ

<sup>3</sup> چہرہ

<sup>4</sup> امام حسین

<sup>5</sup> نیچے

<sup>6</sup> جانکھ، ران

<sup>7</sup> امام حسین

<sup>8</sup> اوپر کی منزل یعنی آسمان

<sup>9</sup> امام حسین

<sup>10</sup> بہادر

<sup>11</sup> ادب سے بات کہنا

<sup>12</sup> زمین

<sup>13</sup> آسمان

बागे फिरदौस<sup>1</sup> दिखाता है मुझे अपनी बहार  
 साफ़ नहरें हैं रवां<sup>2</sup> झूम रहे हैं अश्जार<sup>3</sup>  
 शाखों<sup>4</sup> से मेरी तरफ बढ़ते हैं मेवे<sup>5</sup> हर बार  
 हूरें लाती हैं जवाहिर के तबक्क<sup>6</sup> बहरे निसार<sup>7</sup>  
 है ये रिज्वां<sup>8</sup> की सदा<sup>9</sup> ध्यान किधर तेरा है  
 देख अए शाह<sup>10</sup> के मेहमान ये घर तेरा है

<sup>1</sup> जन्मत

<sup>2</sup> बहना

<sup>3</sup> पेड़, दरख्त

<sup>4</sup> पेड़ की डाली

<sup>5</sup> फल

<sup>6</sup> बड़ी प्लेट या कश्ती

<sup>7</sup> कुर्बान करने के लिए

<sup>8</sup> जन्मत के दरवाजे पर पहरा देने वाले फरिश्ते का नाम

<sup>9</sup> आवाज़

<sup>10</sup> इमाम हुसैन

باغِ فردوس<sup>1</sup> دکھاتا ہے مجھے اپنی بہار  
 صاف نہریں ہیں روائے<sup>2</sup> جھوم رہے ہیں اشجار<sup>3</sup>  
 شاخوں<sup>4</sup> سے میری طرف بڑھتے ہیں میوے<sup>5</sup> ہر بار  
 حوریں لاتی ہیں جواہر کے طبق<sup>6</sup> بہرِ ثمار<sup>7</sup>  
 ہے یہ رضوال<sup>8</sup> کی صدا<sup>9</sup> دھیان کدھر تیرا ہے  
 دیکھ اے شاہ<sup>10</sup> کے مہمان یہ گھر تیرا ہے

<sup>1</sup> جنت

<sup>2</sup> بہنا

<sup>3</sup> پیڑ، درخت

<sup>4</sup> پیڑ کی ڈالی

<sup>5</sup> پھل

<sup>6</sup> بڑی پلیٹ یا کشتی

<sup>7</sup> قربان کرنے کے لیے

<sup>8</sup> جنت کے دروازے پر پھر ادینے والے فرشتے کا نام

<sup>9</sup> آواز

<sup>10</sup> امام حسین

मुझ को लेने चले आते हैं फरिश्ते या शाह<sup>1</sup>  
 मलक उलमौत<sup>2</sup> भी करता है मुहब्बत की निगाह  
 खुल्द<sup>3</sup> से शेरे खुदा<sup>4</sup> निकले हैं अल्लाह अल्लाह<sup>5</sup>  
 लो बरामद<sup>6</sup> हुऐ शब्बर<sup>7</sup> भी पिदर<sup>8</sup> के हमराह<sup>9</sup>  
 नंगे सर अहमदे मुख्तार<sup>10</sup> की प्यारी<sup>11</sup> आई  
 देखिए आप के नाना<sup>12</sup> की सवारी आई

<sup>1</sup> इमाम हुसैन

<sup>2</sup> रुह कब्ज़ करने वाला फरिश्ता, मौत का फरिश्ता

<sup>3</sup> जन्मत

<sup>4</sup> खुदा का शेर। हज़रत अली का एक नाम

<sup>5</sup> ताज्जुब का कलमा

<sup>6</sup> निकलना, ज़ाहिर होना

<sup>7</sup> इमाम हुसैन के बड़े भाई इमाम हसन

<sup>8</sup> बाप

<sup>9</sup> साथ

<sup>10</sup> हज़रत मुहम्मद

<sup>11</sup> हज़रत मुहम्मद की प्यारी यानी उन की बेटी जनाबे फ़तेमा

<sup>12</sup> हज़रत मुहम्मद

مجھ کو لینے چلے آتے ہیں فرشتے یا شاہ<sup>1</sup>  
 ملک الموت<sup>2</sup> بھی کرتا ہے محبت کی نگاہ  
 خُلد<sup>3</sup> سے شیر خدا<sup>4</sup> نکلے ہیں اللہ اللہ<sup>5</sup>  
 لو برآمد<sup>6</sup> ہوئے شبر<sup>7</sup> بھی پدر<sup>8</sup> کے ہمراہ<sup>9</sup>  
 نگے سر احمد مختار<sup>10</sup> کی پیاری<sup>11</sup> آئی  
 دیکھیے آپ کے نانا<sup>12</sup> کی سواری آئی

<sup>1</sup> امام حسین

<sup>2</sup> روح تپش کرنے والا فرشتہ، موت کا فرشتہ

<sup>3</sup> جنت

<sup>4</sup> خدا کا شیر۔ حضرت علی کا ایک نام

<sup>5</sup> تعجب کا کلمہ

<sup>6</sup> نکلنا، ظاہر ہونا

<sup>7</sup> امام حسین کے بڑے بھائی امام حسن

<sup>8</sup> باپ

<sup>9</sup> ساتھ

<sup>10</sup> حضرت محمد

<sup>11</sup> حضرت محمد کی پیاری یعنی ان کی بیٹی جناب فاطمہ

<sup>12</sup> حضرت محمد

किबला रु<sup>१</sup> कीजीए लाशा<sup>२</sup> मिरा अए किबलए दर्दी<sup>३</sup>  
 पढ़ीए यासीन<sup>४</sup> कि अब है दमे<sup>५</sup> बाज़पसीं<sup>६</sup>  
 कूच<sup>७</sup> नज़दीक है अए बादशहे अश नशीं<sup>८</sup>  
 लीजिए तन से निकलती है मिरी जाने हज़रीं<sup>९</sup>  
 बात भी अब तो ज़बां से नहीं की जाती है  
 कुछ ओढ़ा दीजीए मौला<sup>१०</sup> मुझे नींद आती है<sup>११</sup>

<sup>१</sup> खानए काबा की तरफ। मरने वाले का चेहरा किब्ले की तरफ कर दिया जाता है

<sup>२</sup> लाश

<sup>३</sup> दीन का किब्ला यानी इमाम हुसैन

<sup>४</sup> कुरान का एक सूरा जिस के पढ़ने से मरते वक्त होने वाली तकलीफ कम हो जाती है

<sup>५</sup> सांस, जान

<sup>६</sup> वापस जाने वाली

<sup>७</sup> रवानगी

<sup>८</sup> आसमान पर रहने वाला बादशाह यानी इमाम हुसैन

<sup>९</sup> गमज़दा

<sup>१०</sup> इमाम हुसैन

<sup>११</sup> यूँ तो मरते वक्त बहोत तकलीफ होती है लेकिन हूर पर इमाम हुसैन की नज़रे इनायत है और वो शहीद हो रहा है इसलिए मौत उस के लिए नींद बन गई है

قبلہ رو<sup>1</sup> کیجیے لاشہ<sup>2</sup> مرا اے قبلہ دیں<sup>3</sup>  
 پڑھیے یاسین<sup>4</sup> کہ اب ہے دم<sup>5</sup> باز پسین<sup>6</sup>  
 کوچ<sup>7</sup> نزدیک ہے اے بادشہ عرش نشیں<sup>8</sup>  
 لیجھے تن سے نکلتی ہے مری جان حزیں<sup>9</sup>  
 بات بھی اب تو زبان سے نہیں کی جاتی ہے  
 کچھ اڑھا دیجھے مولا<sup>10</sup> مجھے نیند آتی ہے<sup>11</sup>

<sup>1</sup> خانہ کعبہ کی طرف۔ مرنے والے کا چہرہ قبلے کی طرف کر دیا جاتا ہے

<sup>2</sup> لاش

<sup>3</sup> دین کا قبلہ یعنی امام حسین

<sup>4</sup> قرآن کا ایک سورہ جس کے پڑھنے سے مرتے وقت ہونے والی تکلیف کم ہو جاتی ہے

<sup>5</sup> سانس، جان

<sup>6</sup> واپس جانے والی

<sup>7</sup> روانگی

<sup>8</sup> آسمان پر رہنے والا پادشاہ یعنی امام حسین

<sup>9</sup> غم زدہ

<sup>10</sup> امام حسین

<sup>11</sup> یوں تو مرتب وقت بہت تکلیف ہوتی ہے لیکن حرب پر امام حسین کی نظر عنایت ہے اور وہ شہید ہو رہا ہے اس لیے موت اس کے لیے نیند بن گئی

कह के ये गोद में शब्दीर<sup>1</sup> की ली अंगड़ाई  
 आया माथे पा अर्क<sup>2</sup> चेहरे पा ज़र्दी<sup>3</sup> छाई  
 शह<sup>4</sup> ने फरमाया हमें छोड़ चले क्यों भाई  
 चल बसा<sup>5</sup> हुर्रे जरी<sup>6</sup> फिर न कुछ आवाज़ आई  
 ताएरे रुह<sup>7</sup> ने परवाज़<sup>8</sup> की तूबा<sup>9</sup> की तरफ़  
 पुतलियां<sup>10</sup> रह गई फिर कर<sup>11</sup> शहेवाला<sup>12</sup> की तरफ़

<sup>1</sup> इमाम हुसैन

<sup>2</sup> इत्र बनाने के लिए फूलों से जो रस निकाला जाता है उसे भी अर्क कहते हैं

<sup>3</sup> पीला रंग

<sup>4</sup> इमाम हुसैन

<sup>5</sup> मरना

<sup>6</sup> बहादुर

<sup>7</sup> रुह का परिंदा यानी जान

<sup>8</sup> उड़ान

<sup>9</sup> जन्मत का एक पेड़। परिंदा उड़ कर पेड़ पर बैठता है। ताएर और तूबा में रिआयते लफज़ी

<sup>10</sup> आँख के सफैद दीदे का काला हिस्सा

<sup>11</sup> घूम कर

<sup>12</sup> इमाम हुसैन

کہہ کے یہ گود میں شبیر<sup>1</sup> کی لی انگڑائی  
 آیا ماتھے پہ عرق<sup>2</sup> چہرے پہ زردی<sup>3</sup> چھائی  
 شہ<sup>4</sup> نے فرمایا ہمیں چھوڑ چلے کیوں بھائی  
 چل بسا<sup>5</sup> حُر جری<sup>6</sup> پھر نہ کچھ آواز آئی  
 طائر روح<sup>7</sup> نے پرواز<sup>8</sup> کی طوبا<sup>9</sup> کی طرف  
 پتلیاں<sup>10</sup> رہ گئیں پھر کر<sup>11</sup> شہ والا<sup>12</sup> کی طرف

<sup>1</sup> امام حسین

<sup>2</sup> عطر بنانے کے لیے پھولوں سے جور س نکالا جاتا ہے اسے بھی عرق کہتے ہیں

<sup>3</sup> پیلارنگ

<sup>4</sup> امام حسین

<sup>5</sup> مرنا

<sup>6</sup> بہادر

<sup>7</sup> روح کا پرندہ یعنی جان

<sup>8</sup> اڑان

<sup>9</sup> جنت کا ایک پیڑ۔ پرندہ اڑ کر پیڑ پر بیٹھتا ہے۔ طائر اور طوبا میں رعایت لفظی

<sup>10</sup> آنکھ کے سفید دیدے کا کالا حصہ

<sup>11</sup> گھوم کر

<sup>12</sup> امام حسین

लाश उठा कर शहेदी<sup>1</sup> खेमे<sup>2</sup> के दर<sup>3</sup> पर आए  
 पांव महमां के सँभाले अली अकबर<sup>4</sup> आए  
 गुल<sup>5</sup> हुआ खेमाए अकदस<sup>6</sup> में कि सरवर<sup>7</sup> आए  
 पीछे पर्दे के हरम<sup>8</sup> खोले हुए सर<sup>9</sup> आए  
 दुख्तरे फ़ातेमा<sup>10</sup> सामाने अज्ञा<sup>11</sup> करने लगी  
 फिज्जा<sup>12</sup> पर्दे के उधर आ के बुका<sup>13</sup> करने लगी

<sup>1</sup> इमाम हुसैन

<sup>2</sup> कपड़े और बांस का बना हुआ घर, तंबू

<sup>3</sup> दरवाज़ा

<sup>4</sup> इमाम हुसैन के बेटे

<sup>5</sup> शोर

<sup>6</sup> इज़ज़त वाला

<sup>7</sup> इमाम हुसैन

<sup>8</sup> घर की ओरतें

<sup>9</sup> मरने वाले का ग्रम मनाने का तरीका

<sup>10</sup> हज़रत मुहम्मद की बेटी हज़रत फ़ातेमा की बेटी यानी जनाबे जहरा

<sup>11</sup> ग्रम

<sup>12</sup> इमाम हुसैन की कनीज़

<sup>13</sup> रोना

لاش اٹھا کر شہ دیں<sup>1</sup> خیمے<sup>2</sup> کے در<sup>3</sup> پر آئے  
 پاؤں مہماں کے سنجھا لے علی اکبر<sup>4</sup> آئے  
 غل<sup>5</sup> ہوا خیمه اقدس<sup>6</sup> میں کہ سرور<sup>7</sup> آئے  
 پیچھے پردے کے حرم<sup>8</sup> کھولے ہوئے سر<sup>9</sup> آئے  
 دخترِ فاطمہ<sup>10</sup> سامانِ عزا<sup>11</sup> کرنے لگی  
 فضہ<sup>12</sup> پردے کے اوہر آکے بُکا<sup>13</sup> کرنے لگی

<sup>1</sup> امام حسین

<sup>2</sup> کپڑے اور بانس کا بنا ہوا گھر، تنبو

<sup>3</sup> دروازہ

<sup>4</sup> امام حسین کے بیٹے

<sup>5</sup> شور

<sup>6</sup> عزت والا

<sup>7</sup> امام حسین

<sup>8</sup> گھر کی عورتیں

<sup>9</sup> مرنے والے کاغم منانے کا طریقہ

<sup>10</sup> حضرت محمد کی بیٹی حضرت فاطمہ کی بیٹی یعنی جناب زینب

<sup>11</sup> غم

<sup>12</sup> امام حسین کی کنیز

<sup>13</sup> رونا

बस अनीस अब ये दुआ माँग कि ए रब्बे इबाद<sup>1</sup>  
 लखनऊ<sup>2</sup> के तबक्के<sup>3</sup> को तू सदा<sup>4</sup> रख आबाद  
 रोने वाले शहे वाला<sup>5</sup> के रहें ख़ल्क<sup>6</sup> में शाद<sup>7</sup>  
 उन के साए में बुरोमन्द<sup>8</sup> हो उन की औलाद  
 अश्रए माहे अज्ञा<sup>9</sup> नाला कशी<sup>10</sup> में गुज़रे  
 साल भर शाह<sup>11</sup> के गुलामों को खुशी में गुज़रे

<sup>1</sup> इबादत करने वालों का अल्लाह

<sup>2</sup> हिन्दुस्तान की रियासत उत्तर प्रदेश की राजधानी

<sup>3</sup> लोग

<sup>4</sup> हमेशा

<sup>5</sup> इमाम हुसैन

<sup>6</sup> दुनिया

<sup>7</sup> खुश

<sup>8</sup> पर्विश

<sup>9</sup> इस्लामी कलेंडर के पहले महीने मुहर्रम के शुरु के दस दिन

<sup>10</sup> रोना

<sup>11</sup> इमाम हुसैन

بس انیں اب یہ دعا مانگ کہ اے ربِ عباد<sup>1</sup>  
 لکھنؤ<sup>2</sup> کے طبقے<sup>3</sup> کو تو سدا<sup>4</sup> رکھ آباد  
 رونے والے شہ والا<sup>5</sup> کے رہیں خلق<sup>6</sup> میں شاد<sup>7</sup>  
 اُن کے سامنے میں بُرومند<sup>8</sup> ہو اُن کی اولاد  
 عشرہ ماہ عزا<sup>9</sup> نالہ کشی<sup>10</sup> میں گزرے  
 سماں بھر شہ<sup>11</sup> کے غلاموں کو خوشی میں گذرے

<sup>1</sup> عبادت کرنے والوں کا اللہ

<sup>2</sup> ہندوستان کی ریاست اتر پردیش کی راجدھانی

<sup>3</sup> لوگ

<sup>4</sup> ہمیشہ

<sup>5</sup> امام حسین

<sup>6</sup> دنیا

<sup>7</sup> خوش

<sup>8</sup> پرورش

<sup>9</sup> اسلامی گلزار کے پہلے مہینے محرم کے شروع کے دس دن

<sup>10</sup> روتا

<sup>11</sup> امام حسین